

SARASVATI-BHAVANA-GRANTHAMALA

(Vol. 109)

General Editor

DR. BHĀGĪRATHA PRASĀDA TRIPĀṬHĪ 'VĀGĪŚA ŚĀSTRĪ'

Director, Research Institute,

Sampurnanand Sanskrit Vishvavidyalaya

Varanasi



JAIMINIYA SĀMAGĀNA

Edited by

VIBHŪTIBHŪŚANA BHATṬĀCĀRYA

VARANASI

1976

Published by—
Director, Research Institute,
Sampurnanand Sanskrit Vishvavidyalaya,
Varanasi-221002.

First Edition : 500 Copies

Price Rs. 45.50

Available at—
Publication Section
Sampurnanand Sanskrit Vishvavidyalaya
Varanasi-221002.

Printed by—
Ghanashyama Upadhyaya,
Manager,
Sampurnanand Sanskrit Vishvavidyalaya Press
Varanasi-221002.

सरस्वतीभवन-ग्रन्थमाला

(१०९)

प्रधानसम्पादकः

डॉ० भागीरथप्रसादत्रिपाठी 'वागीशः शास्त्री'

अनुसन्धानसंस्थाननिदेशकः

सम्पूर्णानन्दसंस्कृतविश्वविद्यालये



जैमिनीयं सामगानम्

सम्पादकः


विभूतिभूषणभट्टाचार्यः

ग्रन्थाध्यक्षचरः

सरस्वतीभवनपुस्तकालयस्य

सम्पूर्णानन्दसंस्कृतविश्वविद्यालये

वाराणस्याम्



२०३३ तमे वैक्रमाब्दे

१९७६ तमे ख्रैस्ताब्दे

१८९८ तमे शकाब्दे

प्रकाशकः —
निदेशकः, अनुसन्धानसंस्थानस्य,
सम्पूर्णानन्द-संस्कृत-विश्वविद्यालये,
वाराणसी-२२१००२

प्राप्तिस्थानम्—
प्रकाशनविभागः
सम्पूर्णानन्द-संस्कृत-विश्वविद्यालयः,
वाराणसी-२२१००२.

प्रथमं संस्करणम् : ५०० प्रतिरूपाणि
मूल्यम् : ४५ = ५० रूप्यकाणि

मुद्रकः—
घनश्याम उपाध्यायः
व्यवस्थापकः
सम्पूर्णानन्द-संस्कृत-विश्वविद्यालयीयमुद्रणालयस्य
वाराणसी-२२१००२

प्रास्ताविकम्

समुपलब्धे विश्वजनीने वाङ्मये वेदः पुरातनतमो विशालश्च निधिरिति ध्रुवं प्रत्ययो विश्लेषां मनीषिणाम् । भारते वर्षं सर्वासां विद्यानाम्, सर्वेषां शास्त्राणां चोपजीव्यभूतो वेद एव । स च परब्रह्मणो निःश्वासभूतः । अत एव सर्वज्ञानमयत्वं धर्ममूलत्वं च प्रतिष्ठितं तदीयम् । यज्ञसन्तत्यर्थमेकोऽपि वेदश्चातुर्विध्यमानीतः परावरज्ञेन भगवता व्यासेन । वस्तुतस्तु पूर्वकल्पे सनातना ये वेदा ऋग्यजुःसामसंशक्रास्त एव सर्वज्ञस्य परमात्ममूर्तेर्ब्रह्मणः स्मृतिपथमारूढाः । इत्थं कल्पादौ ब्रह्माऽनलाद् ऋग्वेदम्, अनिलाद् यजुर्वेदम्, आदित्याच्च सामवेदं समाचकर्षेति मनुना सामान्नातम् । तन्मूलं शतपथब्राह्मणीयः 'अग्नेर्ऋग्वेदः, वायोर्यजुर्वेदः, आदित्यात् सामवेदः, आङ्गिरसोऽथर्ववेदः' इति पाठः । कालेनाऽऽगतनिद्रस्य शिशयिषीर्धातुमुखतो निस्तृतान् उपाहरद् वेदान् हयग्रीवः । हत्वा तमेवासुरं वेदान् प्रत्याहरद्भरिरीतीदं भागवतीयमुपाख्यानं वेदत्रय्याः सनातनत्वं साधयति । हयग्रीवाराधनया पञ्चालर्षिणा वेदानां क्रमपाठः समधिगत इति महाभारतीये शान्तिपर्वणि (३३५, ६९-७१) कथा ।

व्यासस्तु ब्रह्मपरम्परया प्राप्तानपि व्यस्ताध्ययनान् ऋग्यजुःसामाथर्वाख्यानं वेदान् व्यवस्थाप्य पैल-वैशम्पायन-जैमिनि-सुमन्तुभ्यः क्रमादुपदिष्टवान् । ऋग्वेदसंहितायां पद्यात्मिकानां पुरातनीनाम् ऋचां संग्रहो दृश्यते । यजुर्वेदसंहितायां वैदिकयज्ञानां कर्मकाण्डसंबन्धीनि गद्यात्मकानि यजूंषि निबद्धानि, अथर्ववेदसंहितायां प्राचीनाथर्वाणि (मन्त्रज्ञानानि) संद्वन्धानि । सामवेदसंहितायां तु पद्यात्मिकानाम् ऋचां प्राचीनानि सामानि = गीतानि संरक्षितानि ।

ऋग्वेदसंहितायां बहुत्र साम्नामुल्लेखो दृश्यते । तत्र मन्त्रेषु च वैरूपम्, बृहत्, गौरवीति, रैवतम्, अर्कम्, गायत्रम्, श्लोकः, भद्रम् इत्यादीनि सामगाननामानि समुल्लिखितानीति सामवेदसंहिताया ऋग्वेदसंहितातः परवर्तित्वं न शक्यते कल्पयितुम् । अध्वरे तेषां यौगपद्येन प्रयोगात् पूर्वापरीभावकल्पना नास्ति सध्रीचीना ।

सामापरपर्यायशब्दः शब्दः । ऋते छन्दोभ्यः पादात्मिकानाम् ऋचां प्रस्तुतिर्न शक्नोति भवितुम् । 'छन्दांसि च दधतोऽध्वरेषु' (ऋ. १०, ११४, ५) इत्यत्र गायत्र्यादीनि सप्तच्छन्दांसि तत्राभिप्रेतानि । गायन्तं त्रायते यस्माद् गायत्री तु ततः स्मृता' इति गायत्र्या व्युत्पत्तिरपि गानमहिमानमभिव्यनक्ति । 'गायत्रेण प्रति मिमीते अर्कम्, अर्केण साम त्रैष्टुभेन वाकम्' (ऋ. १, १६४, २४) इत्यत्रार्चनसाधनमन्त्ररूपेणार्केण गायत्ररथन्तर-संज्ञस्य साम्नः परिच्छेदोऽभिहितः । छन्दसो वैशिष्ट्यात् परतश्छन्दःशब्देन सम्पूर्णस्य

वेदस्य ग्रहणमुपक्रान्तम् । ऋग्वेदसंहितायां बहुत्र प्रशंसाऽऽसाद्यते साम्नाम्—‘न परः साम्नो विदुः’ (ऋ. २, २३, १६), ‘यो जागार तमु सामानि यन्ति’ (ऋ० ५, ४४, १४), ‘तस्माद् यज्ञात् सर्वहुत ऋचः सामानि जज्ञिरे छन्दांसि जज्ञिरे तस्माद्यजुस्तस्मादजायत’ (१०, ६० ६) । इत्थम् ऋचां साम्नां च सत्यामपि मिथोऽवलम्बितायां साम्नामुत्कृष्टताऽभिधीयते—‘यः श्रेष्ठतामश्नुते सामन् भवति’ (ऐत्रा० ३, २३), ‘यत् खलु साधु, तत् सामेत्याचक्षते, यदसाधु तदसामेति’ (छान्दोग्यो० २, २, १), ‘सामानि यो वेत्ति स वेद तत्त्वम्’ (बृहद्देवता) इति ।

‘अर्केण साम’ (ऋ० १, १३४, २४) इति हृष्टा शतपथब्राह्मणे मनुस्मृतौ च स्यात् सामवेदस्य समाकर्षणम् अभ्युपगतं स्यात् । गायत्रीमन्त्र आदित्यध्यानपरक इत्यादित्याज्ज्ञानावाप्तौ नास्ति संशीतिलेशोऽपि । आदित्यसकाशाद् हनूमता विभिन्नशास्त्राणां ज्ञानमुपलब्धमिति ज्ञायते पद्मपुराणात् (पाता० ११४, उ० ६६) । मन्ये, सामवेदसंहिताया अप्यध्ययनं कृतं स्यात् तेन सूर्यसनीडात् । देवकीनन्दनेन श्रीकृष्णेन घोराद् आङ्गिरसात् समर्पिता सामवेदसंहितेति छान्दोग्योपनिषदो ज्ञायते—‘तद्वैतदधोर आङ्गिरसः कृष्णाय देवकीपुत्रायोक्त्वोवाच । अपिपास एव स बभूव । सोऽन्तवेलायाम् एतत्त्रयं प्रतिपद्यते—अश्वितमसि, अच्युतमसि, प्राणसंशितमसीति । तत्रैते द्वे ऋचौ भवतः’ इति (छा० ३, १७, ६) । अत एव श्रीमद्भगवद्गीतायां ‘वेदानां सामवेदोऽस्मि’ (१०, २२) इति संकीर्तयता तेन वेदेषु सामवेदस्य श्रेष्ठत्वं प्रतिष्ठापितम् । तदुपदेशग्रन्थस्य संज्ञा च गीता जाता । ‘ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविधैः पृथक्’ (गी० १३, ४), ‘गायत्री छन्दसामिव’ (१०, ३५) इति च समुपवर्णितम् । आत्मनः सामवेदज्ञतावैशिष्ट्याद् देवकीनन्दनेन श्रीकृष्णेन बहुसंविधानं मनःश्रोत्रसुखावहं छालिक्यगानमुपज्ञातम् इति हरिवंशपुराणादवगम्यते । मालविकाग्निमित्रे प्राकृतभाषायां च सा परम्परेति तत्र ‘छालिकम्’ (छालिअं) दृश्यते । पाणिनीये नडादिगणे (४, १, ९९) ‘शलङ्कु शलङ्कं च’ इत्यन्तर्गणसूत्रम् । ‘शलङ्केर्यूनश्छात्राः शालङ्काः’ इति महाभाष्यम् (४, १, ९०) । पाणिनिरपि शालङ्किपदेनाभिधीयत इति सामवेदेन सह तदीयः संबन्धो गम्यते ।

एवं सत्यपि, सामगानस्य गर्हणापि श्रूयते । श्रूयमाणे सामध्वनावृग्यजुषोः कदाचिदप्यध्ययनं न कुर्यात्, वेदं च समाप्याऽऽरण्यकं वैदैकदेशम् अधीत्य तदहोरात्रे वेदान्तरं नाधीयीतेति मनुस्मृतौ (४, १२३) —

सामध्वनावृग्यजुषी नाधीयीत कदाचन ।

वेदस्याधीत्य वाप्यन्तमारण्यकमधीत्य च ॥ इति ।

सामवेदस्योपवेदे गान्धर्ववेदे नूनं सामगानस्य प्रभावो विद्यते । विद्याधरस्तुम्बुरु-गान्धर्वशास्त्रस्य पारदृश्या विद्वानिति विदन्त्येव पौराणिकाः । स खलु गान्धर्वशास्त्रस्योपजीव्य-भूतं सामगानमपि सम्यग् वेत्ति स्म (महाभारते ३, १५६, २६) —

(ग)

उपासीनस्य धनदं तुम्बुरोः पर्वसन्धिषु ।

गीतसामस्वनस्तात श्रूयते गन्धमादने ॥ इति ।

परतस्तु सामगायकानां गान्धर्वगायकानां चावरत्वं समजनि । पूर्वं तु 'गान्धर्वं नारदो वेत्ति' इति महाभारते गान्धर्वशस्य नारदस्य स्पष्टं श्लाघा । केनचित् कारणेन प्रवृत्तायां कुत्सायां सामगानस्य प्रायो विलोप एव संजातः । सामगानविदां दौर्लभ्य-मिदानीमप्यनुभूयत उत्तरभारते ।

याज्ञवल्क्यस्मृतौ (३, ४, ११२) सामगानस्य गान्धर्वशास्त्रस्य च भूयसी प्रशंसा वर्तते । सामध्वन्यनुस्यूतात्मा, एकाग्रचित्तवृत्तिः पठस्तदभ्यासवशात् तत्र निष्णातः शब्दाकारशून्योपासनेन परं ब्रह्माधिगच्छति—

यथाविधानेन पठन् सामगायमविच्युतम् ।

सावधानस्तदभ्यासात् परं ब्रह्माधिगच्छति ॥ इति ।

यस्य पुनर्वैदिक्यां गीतौ चित्तं नाभिरमते, तेन लौकिकगीतानुस्मृतात्मोपासनं कार्यम् । १. अपरान्तकम्, २ उल्लोप्यम्, ३. मद्रकम्, ४. प्रकरी, ५. औवेणिकम्, ६. सरोबिन्दुः, ७. उत्तरं चेत्येतानि प्रकरणाख्यानि सप्त गीतकानि । आसारित-वर्धमानकादि-महागीतान्यपि गृह्यन्ते । ऋग्गाथाद्याश्रतस्रो गीतिका इत्येतदपरान्तकादिगीतजातमध्यारो-पितात्मभावं मोक्षसाधनत्वान्मोक्षसंज्ञितं मन्तव्यम्, तदभ्यासस्यैकाग्रतापादनद्वारेणात्मैका-पत्तिकारणत्वात् । तदुक्तं तत्रैव (३, ४, ११३-११४)—

अपरान्तकमुल्लोप्यं मद्रकं प्रकरीं तथा ।

औवेणिकं सरोबिन्दुमुत्तरं गीतकानि च ॥

ऋग्गाथापणिका दक्षविहिता ब्रह्मगीतिका ।

गेयमेतत् तदभ्यासकरणान्मोक्षसंज्ञितम् ॥ इति ।

लौकिकगानज्ञो वीणावादनतत्त्वज्ञः श्रुतिजातिविशारदस्तालज्ञश्चाप्रयासेन मोक्षमार्ग-मवाप्नोतीति तत्रैव (३, ४, ११५) आख्यातम्—

वीणावादनतत्त्वज्ञः श्रुतिजातिविशारदः ।

तालज्ञश्चाप्रयासेन मोक्षमार्गं नियच्छति ॥ इति ।

भगवता श्रीकृष्णेन 'ओम्' इत्येकाक्षरस्य व्याहारानुस्मरावुक्तौ । सामवेदसंहितायाम् ओमित्येतदक्षरमुद्गीथत्वेन निरूपितम् । उद्गाता यज्ञे 'ओम्' इत्युच्चैरुद्गायतीति तस्योद्गीथ इति संज्ञा संवृत्ता—'ओमित्येतदक्षरमुद्गीथमुपासीत । ओमिति ह्युद्गायति तस्योपव्याख्यानम्' (छान्दो० १, १, १) । 'ऋचः साम रसः, साम्न उद्गीथो रसः' (छान्दो० १, १, २) । तत्रोद्गीथानुगाता देवता खल्वादित्यः—'आदित्य इति होवाच, सर्वाणि ह वा इमानि भूतान्यादित्यमुच्चैः सन्तं गायन्ति सैषा देवतोद्गीथमन्वायता तां चेदविद्भानुद्गास्थो मूर्धा

ते व्यपतिष्यत् तथोक्तस्य मयेति' (छान्दो० १, ११, ७) । देवकीनन्दनकृष्णोपदेशप्रसङ्गे घोरेण आङ्गिरसेन द्वे ऋचाबुपदिष्टे आदित्यदेवतापरे । 'गायत्री छन्दसामिव' (१०, ३५) इति गीतायामुपदिष्टवतो भगवतो गायत्र्यनुगता ह्यादित्यदेवताभिमतेति प्रणवश्छन्दसामिवेति नोक्तं तेन ।

अथ खलु य उद्गीथः स प्रणवो बह्वचानाम्, यश्च प्रणवस्तेषां स एव छान्दोग्य उद्गीथशब्दवाच्यः, उद्गीतरम्यपाठत्वात्—'ओमित्युद्रायति' (छान्दो० १, १, ६) । पृथिव्या उपरि यथाग्निरभ्यूढस्तद्बद्ध ऋच उपरि साम स्थितम् । अत एव कारणाद् ऋच्यभ्यूढमेव साम गीयत इदानीमपि च्छन्दोगैः (तु० छान्दो० १, ६, १) । अत एव कृष्णेन वेषु सामवेदस्याभ्यर्हितमाख्यातम् ।

बृहद्रथन्तरादीनि नानाविधानि भवन्ति सरहस्यानि सामानि । तत्र सामसु बृहत्साम्नोऽतिरात्रयामीयस्य मघवस्तुत्यात्मकस्य पृष्ठस्तात्रस्य ज्यायस्त्वम् । अत एव श्रीमद्भगवद्गीतायां संकीर्तितम्—'बृहत्साम तथा साम्नाम्' (१०, ३५) इति ।

सामवेदसंहितायाः सहस्रं शाखाः श्रूयन्ते । सहस्राधिकप्रकारैर्गानं संभवति साम्न इत्येतदर्थं पतञ्जलिना तथोक्लिखितमिति समासनन्ति केचन विद्वांसः । वस्तुतस्तु तत्र सामवेदस्य सहस्रवर्त्मता प्रतिपादिता, न तु तदीयस्य गेयभागस्य सामगानस्य । सुविशालस्य संस्कृतवाङ्मयस्य पर्यालोडनेन सामवेदस्य सहस्रवर्त्मता स्पष्टा भवति । तस्य चरणाः शाखाः संहिता वा तत्तत्प्रवचनकर्तृणां नामभिः प्रसिद्धिं प्रतिपन्नाः । तेषामन्यतमो जैमिनी राजते व्यासशिष्यः । तन्नाम्नापि जैमिनीयसामवेदसंहिता प्रथिता । राणायनीयशाखाया नवमभेदात्मिकेयमिति मतस्य पर्यालोचनमपेक्ष्यते । सुदीर्घा खलु जैमिनेः शिष्यपरम्परा । जैमिनिरयं महाभारते बहुत्र समुक्लिखितः । भारतमप्येतेन विरचितमासीत् । तस्याश्वमेधिकं पर्व्वे सम्प्रति समासाद्यते । कृतप्रोक्तभेदेनास्य नाम्ना प्रसिद्धिसुपगताः संहिता-ब्राह्मण-गान-सूत्र-निषण्डु-गृह्यसूत्र-भारत-भागवत-पुराण-सूत्रकारिका-स्मृति-स्तोत्रप्रभृतयो ग्रन्थाः सन्ति । जैमिनिगृह्यसूत्रीय उपाकर्माङ्गतर्पणे स्मृतेषु त्रयोदशसंख्याकेष्वार्च्यनामसु जैमिनेरपि नामधेयं विद्यते । प्रवर्तकेश्वृषिवन्व्यतमः सामवेदीयः श्रुतर्षिर्गण्यते स्म । जैमिनेः सामशिष्यपरम्पराके विद्यावंशे त्रयः शिष्याः प्रामुख्यमाताः—सुमन्तुः, सुत्वा, सुकर्मा चेति । सुकर्माणां सामवेदसंहितायाः शाखासहस्रमधीतम्—'स सहस्रमधीत्याशु सुकर्माऽप्यथ संहिताः' (वायुपु० ६१, २७) । ततस्तासु शतपञ्चकं पौष्यञ्जये, अवशिष्टं च हिरण्यनाभाय कौशलयाय दत्तवान् सुकर्मा । पौष्यञ्जिशिष्या उदीच्यसामगत्वेन, हिरण्यनाभशिष्याश्च प्राच्यसामगत्वेन सुविख्यातिमुपेताः । विष्णुपुराणे द्वयोरेतयोः शिष्याञ्जिशतसंख्याकाः प्रदर्शिताः । पौष्यञ्जिशिष्याः षड्भूवन् । तेषु लाङ्गलिना स्वकीया शाखा प्रचालिता । तस्यापि षट् शिष्याः समभूवन् ।

पौष्यञ्जिशिष्येष्वन्यतमो लौगाक्षिरभूत् । अयं सामवेदीयशतशाखाध्यायी बभूवाचार्यः । एतदीयं काठकगृह्यसूत्रं प्रसिद्धम् । आर्षाध्यायः, उपनयनतन्त्रम्, प्रवराध्यायः,

श्लोकदर्पणश्चेत्येते ग्रन्था अप्येतदीया एव । अस्य षट्सु शिष्येषु राणायनिः प्रामुख्यं भजे ।
अस्य द्वौ शिष्यावभूताम् । तयोरन्यतरस्य शृङ्गिपुत्रस्य शिष्यत्रयमभूत् । पौष्यञ्जिशिष्येषु
कुथुमिरप्येकतमो बभूव । तस्य त्रयः शिष्या जाताः ।

हिरण्यशिष्येष्वन्यतमः कृतनामा प्रधानो बभूव । कार्तिकौजपादिगणे (६, २, ३७)
यः खलु कार्तचरणः समुल्लिखितः, तस्याचार्य आसीत् पौरवः कृतो राजपुत्रः कोसलाधिपति-
हिरण्यनाभशिष्यः । आचार्येण कृतेन स्वशिष्याणां द्वारेण प्राच्यदेशेषु सामवेदस्य चतुर्विंशति-
संहिताः प्रचारिताः । यजुर्वेदस्य प्रचारादिविषये यादृशः पुरुषार्थो वैशम्पायनेन समनुष्ठितः,
सामवेदस्य प्रचारादिविषये तादृश एव पुरुषार्थ आचार्येण कृतेन प्रदर्शितः । अस्य
चतुर्विंशतिसंख्याकाः शिष्या अभूवन्निति वायुब्रह्माण्डपुराणे ।

पौष्यञ्जिः कृतश्च (कृतिर्वा) सामसंहिताविकल्पकावुक्तौ वायुपुराणे (६१, ४८) —

सामगानां तु सर्वेषां श्रेष्ठौ द्वौ तु प्रकीर्तितौ ।

पौष्यञ्जिश्च कृतिश्चैव संहितानां विकल्पकौ ॥ इति ।

इत्थं जैमिनीयशिष्यपरम्पराका बहव आचार्या यद्यपि पुराणेषु निर्दिश्यन्ते, तथापि
सामवेदसंहिताया बह्वीनां शाखानां विलोपात् तेषां तेषामाचार्याणां नामोल्लेखो नावाप्यते ।

लाट्यायनश्रौतसूत्रे (६, ९, १४) शौचिवृक्षस्यसायन्याचार्यस्य नाम दृश्यते ।
सामवेदीय उपाकर्माङ्गतर्पणे कस्याश्चित् सामवेदीयशाखायाः प्रवर्तकस्य सात्यमुग्राख्यस्या-
चार्यस्य नाम निर्दिश्यते । महामुनिना पाणिनिना ताभ्यां प्रवर्तितयोः सामशाखयोरुल्लेखो
व्यधायि 'दैवयज्ञिशौचिवृक्षिसात्यमुग्रीकाण्डेविद्विभ्योऽन्यतरस्याम्' (४, १, ८१) इति सूत्रे ।
मशकस्य श्रौतसूत्रे शौचिवृक्षेश्चरुद्रणं समुपलभ्यते । एतदीया शाखा राणायनीयसंहिताया
उपविभागरूपाऽभवत् । तत्र द्वावेवार्धमेकारमर्धमोकारं च स्वीकृतवन्तावन्यत्र दुर्लभौ—
'ननु च भोश्छन्दोगानां सात्यमुग्रीराणायनीया अर्धमेकारमर्धमोकारं चाधीयते—सुजाते
एश्वसूनुते, अध्वर्यो ओद्विभिः सुतम्, शुकं ते एन्यद्, यजतं ते एन्यद् इति । पारिवदकृतिरेषा
तत्रभवताम् । नैव हि लोके नान्यस्मिन् वेदेऽर्ध एकारोऽर्ध ओकारो वास्ति ।' ('एओड'
'ऐओच्' इति प्रत्याहारसूत्रमहाभाष्यम्) ।

ऋतूकथादिदूत्रान्ताडक (४।२।६०) इत्यस्मिन् पाणिनीये सूत्रे महाभाष्यकारो
भगवान् पतञ्जलिरुक्तशब्देन सामवेदमभिप्रैति—'उकथादीत्युच्यते । कान्युकथानि १
सामानि । यद्येवं सामगमात्रे औक्थिक इति प्राप्नोति । नैष दोषः, तादर्थ्यात् ताच्छब्धं
भविष्यति—'उकथार्थमुकथम्' इति । कैयटेनोक्तस्यार्थ इत्थं स्पष्टीकृतः—'सामलक्षणं
प्रातिशाख्यं शास्त्रमित्यर्थः ।' नागेशोऽपि तथैव प्रतिपेदे—'औक्थिकाः = प्रातिशाख्यविदः,
तेषामाम्नायः प्रातिशाख्यमेव । सम्प्रति सामवेदस्य चत्वार्यैव प्रातिशाख्यानि लभ्यन्ते—
१. सामतन्त्रम्, २. पुष्पसूत्रम्, ३. ऋक्तन्त्रम्, ४. अक्षरतन्त्रं चेति । न तान्युकथशब्दमाञ्जि ।
अद्रगीतमन्त्रसाध्यस्तोत्ररूपोऽर्थ उकथशब्दस्य (द्र० ऋ० १, १७, ५; १, १७, १४;

१, २७, १२; १, ८४, ५; ३, १४, ७, छान्दो० १, ७, ५) । उक्थशब्दश्छन्दोविशेषतामभजत् कान्तरे । ऋग्वेदसंहिताया यासामृचां समूहस्य पाठो होत्रा कस्मिंश्चिद् विशिष्टेऽवसरे क्रियते, स शस्त्रपदेनाभिधीयते । एवमेवोद्गातृगोयानां साम्नां संग्रह उक्थपदेनाभिधीयते । उक्थानां निश्चयः सामवेदीयचरणपरिषद्भिः क्रियते स्म कर्तव्यतया । तदर्थं यो ग्रन्थः क्रियते स्म, स उक्थ इति संकीर्त्यते स्म । उक्थाध्येतार औक्थिका भवन्ति स्म ।

पाणिनेरनुसारेणापि सामवेदसंहिताया भागद्वयमभूत्—आर्चिको गेयश्चेति । 'द्वयजूद्' (४।३।७९) इत्यत्र पूर्ववर्तिन आर्चिकस्योल्लेखः, 'भव्यगेय०' (४।३।६८) इत्यत्र च गेयस्य । काशिकायां 'गेयानि माणवकेन सामानि' इत्युदाहृतम् । 'छन्दोगौक्थिक०' (४, ३, १९) इत्यत्र पाणिनीये सूत्रे छान्दोग्यस्य चरणस्य समुल्लेखो वर्तते । कालान्तरे सामवेदस्यायमेव चरणः प्राधान्यमादधे । इत्थं 'सहस्रवर्त्मा सामवेदः' इति पतञ्जल्युक्तिः सहस्रसंहितापरा ।

तत्र तिस्र एव संहिता उपलभ्यन्ते सामवेदस्य साम्प्रतम्—१. कौथुमसामवेदसंहिता, २. राणायनीयसामवेदसंहिता, ३. जैमिनीयसामवेदसंहिता चेति । कौथुमशाखीयसामवेदसंहितायां सायणभाष्यं समुल्लसति । कौथुमी गुर्जरेषु, राणायनीया महाराष्ट्रेषु, जैमिनीया च कर्णाटकेषु प्राप्तप्रचाराऽभूत् । कौथुमसंहितायाः सायणभाष्याधारक आज्ञलानुवादो हिन्द्यनुवादोऽपि जातौ । राणायनीयसामवेदसंहिता १८४२ तमे ख्रीस्ताब्दे जे० स्टीवन्सनमहोदयेन सानुवादा संपादिताऽभूत् । रायल एशियाटिक सोसाइटीतः सत्यव्रतसामश्रमिमहाभागानां संपादकत्वेऽपि प्रकाशिता सा । १९३८ तमे ख्रीस्ताब्दे डॉ० रघुवीरस्य प्रयासेन सामवेदीया जैमिनीयसंहिता लवपुरीतः प्रकाशमायाता । तत्र जैमिनीयमन्त्राणां कौथुमसंहितायां क्रमस्तुलितः । पर्यन्ते सम्पादकेन जैमिनीयपाठसाधीयस्त्वेऽनिश्चयोऽपि प्रकटितः—'यावद् इतरहस्तलेखा नोपलभ्यन्ते, यावच्च जैमिनीयानां मानग्रन्था ब्राह्मणादिकं च नोपस्थितं तावन्न निश्चेतुं शक्यते—कः पाठो जैमिनीयानां साधीयान् इति' इति । किन्तु तेन महानुभावेन सामवेदीयं जैमिनीयतलवकारब्राह्मणं १९३७ तमे ख्रीस्ताब्दे एव संपाद्य प्रकाशितम् । ततोऽपि पूर्वं १८७८ तमे ख्रीस्ताब्दे बर्नेलमहोदयेन जैमिनीयब्राह्मणम् (आर्षेयब्राह्मणम्) संपादितम् । १९२१ तमे ख्रीस्ताब्दे च एच्० एर्टलमहोदयेन जैमिनीयमुपनिषद्ब्राह्मणं (छान्दोग्यब्राह्मणम्) संपादितम् । इतोऽतिरिक्ताः सामवेदीयान्यशाखाद्वयसंबद्धा दशसंख्याका ब्राह्मणग्रन्थाः प्रकाशितचराः सन्ति ।

सामवेदसंहिताया इतरसंहिताभ्यो वैशिष्ट्यं मुख्यतो गानप्रकारे जायते । अतः सामवेदसंहितान्तर्गतार्चिकभागोद्भिन्नः स्तोभाख्यो गानभागो भवति । तत्र संहिताभागीयमन्त्राणां गानानि सप्तस्वरप्रकारेण निबध्यन्ते । तदुक्तं बृहदारण्यकोपनिषदि—'सा च अमश्चेति तत्साम्नः सामत्वम्' (१, ३, १२) । 'सा' इत्यनेनर्चिक, 'अम' इत्यनेन च गन्धारादिस्वरो गृह्यते । एवं तावद् ऋचो गानस्वराश्च संभूय सामत्वेन व्यपदिश्यन्ते । ऋचः खलु पत्नीस्थानाः, स्वरश्च पतिस्थानः ।

साम्नः स्वर एव स्वं भवति । गीतौ स्वरस्य प्राधान्यं कस्याविदितम् । 'अर्थकत्वाद् विकल्पः स्यात्' इति जैमिनीयसूत्रव्याख्याने स्वरविशेषाणामभिव्यञ्जिका सामशब्दाभिलष्या गीतिर्व्याहृता, या नियतप्रमाणायाम् ऋचि गीयते । तत्संपादनार्थोऽयमृगक्षरविश्लेषः, विकर्षणम्, अभ्यासः, विरामः, स्तोभ इत्येवमादयः सर्वे सामवेदे समाम्नायन्ते । तत्र सामगाने क्रुष्टप्रथम-द्वितीय-तृतीय-चतुर्थ-मन्द्र-अतिस्वार्यभेदेन सप्त स्वरा भवन्ति । ते चोत्तरोत्तरं नीचा जायन्त इति क्रुष्टस्वरस्योच्चैस्तमत्वं स्पष्टम् । तेषां विन्यासक्रमोऽङ्गुलिषु परम्परया भवतीति नारदीया शिक्षा । प्रत्युत्क्रम-अतिक्रम-कर्षण-स्वारा विनत-प्रणत-उत्स्वरित-अभिगीताश्चावान्तरस्वराः । पूर्वेषामङ्गुलिषु योजनम् अङ्गुष्ठेन करणीयं भवति । उत्तरवर्तिनां क्रमो भिन्नः । स्वरगताः पञ्च श्रुतयोऽपि भवन्ति— १. मृदुः, २. मध्या, ३. आयता, ४. दीप्ता, ५. करुणा चेति । गान्धर्वशास्त्रेऽपि श्रुतयो वर्णिताः । गाने स्वरस्य प्राधान्यं भवत्येवेत्येतदर्थं महाभारते (३, १४२, ६) मरीचिपुलहभृग्वड्ङ्गिरसां पुण्यनिःस्वनत्व-मभिहितम् । तत्र हा३वु हा३वु हा३वु अहमन्नम् इति गीयमानं साम श्रूयते । मरीच्यादयोऽत्र सार्वार्त्स्यं स्वस्थ पश्यन्तो गायन्ति—

अत्र साम स्म गायन्ति सामगाः पुण्यनिःस्वनाः ।

मरीचिः पुलहश्चैव भृगुश्चैवाङ्गिरास्तथा ॥ इति ।

सामावयवभूतस्य स्तोभाक्षरस्य महिमेत्थं वर्णितश्छान्दोग्योपनिषदि—'अयं वाक् लोको हाउकारो वायुर्हाइकारश्चन्द्रमा अथकारः । आत्मेहकारोऽग्निरीकारः । आदित्य ऊकारो निहव एकारो विश्वेदेवा औहोयिकारः, प्रजापतिर्हिकारः' (छा० १, १३, ३) इति । प्रतिसंहितं प्रतिशाखं वा सामगानस्वः सत्ताऽवश्यमभूत् । सम्प्रति तु कौथुमशाखीयं सामगानं (भागद्वये ग्रामगानात्मकम् आरण्यगानात्मकं च) इतश्चतुस्त्रिंशद्वर्षेभ्यः प्राक् श्री रा० नारायणस्वामिदीक्षितेन संपादितम्, औधनगरस्थात् स्वाध्यायमण्डलाच्च प्रकाशितमभूत् । जैमिनीयं सामगानं नेतः पूर्वं क्वचित् प्रकाशितमभूत् । इहाग्नेयम् ऐन्द्रं चेति पर्वणी द्वादशखण्डात्मके । बृहत्यं पर्वाष्ट्रखण्डात्मकम् । षट्खण्डात्मकोऽसावि-पाठः । कौथुमीयसामवेदसंहितातः जैमिनीयसामवेदसंहितापाठे सर्वथा भेदो नास्ति । सामगानस्य प्रकारस्तु सर्वथा भिन्नः । यथात्र १७६ तमे पृष्ठे—

प्रत्यस्मै पिपीषते विश्वानि विदुषे भर ।

अरङ्गमाय जग्मये पश्चादध्वनेः नरः ॥

इत्यस्य साम्नो गाने—

पिपीषते = पिपाहावु; ओइषा ताइ; विश्वानि = वाइश्वानी; विदुषे = वाइदूषे हाइ; भर = भारा । अरङ्गमाय = आरङ्गमाया, जग्मये = जाहाग्मायाय, अपश्चादध्वनेः = पाश्चाद्वा औहोवा धोने; नरः = नराः—इति विशेषः । स्वराणां परिवर्तनाय सामतन्त्रमक्षरतन्त्रं च विलोकनीये । अस्मिन् साम्नि 'पिपीषते' इति पदस्य मध्ये 'हावु ओइ' इति, 'विदुषे' इति

(ज)

पदस्थान्ते 'हाइ' इति, अपश्वाद् इत्यस्यान्ते—'औहोवा' इति स्तोभाक्षराणि विलसन्ति । इह जैमिनीये सामगाने 'ओइहा, ईहा, औहो, यौहोवा, आइहो, ओइ, ओ वा, ओहाइ, ओहा, ओहाए' इत्यादयः स्तोभस्वरास्तुलनीयाः । १८० तमे पृष्ठे कौथुमीयसामवेदसंहिताया मन्त्रक्रमाद् भिन्नः क्रमो जैमिनीयसामगानस्य ।

प्रकाश्यमानस्यास्य जैमिनीयसामगानस्य हस्तलेखो म० म० अनन्तकृष्णशास्त्रि-महोदयाणां प्रयत्नेन सरस्वतीभवनपुस्तकालयाय क्रीतः । अयं खलु तालपत्रेषु ग्रन्थलिप्यां लिखितोऽभूद् ऊहाम्यूहेतिभागद्वयात्मकः । तत्र प्रतिवर्णं स्वरा नाङ्किताः । मन्त्रसमाप्तौ संभूय स्वरा विन्यस्ता अभूवन्नक्षररूपाः । तानिह वाराणस्यां यथास्थानं केऽपि नाशकन् योजयितुमिति शास्त्रिवर्याः प्रार्थिता यत् ते हस्तलेखस्य प्रतिलिपिं देवनागर्यां कारयेयुः, प्रतिवर्णं च स्वरां योजयेयुः । केरलानुपेत्य तैरेकस्य भागस्य सस्वरा प्रतिलिपिर्देवनागर्यां कारिता (अस्य स्वराणां विषये अ० मु० रामनाथदीक्षितमहोदयस्य भूमिकेहाग्रे द्रष्टव्या) । तस्यास्य भागस्य सम्पादनं भूतपूर्वोपग्रन्थाध्यक्षेण श्रीविभूतिभूषणभट्टाचार्येण कृतम् । द्वितीयो भागो नेदानीमपि लिप्यन्तरं प्राप्तो न च यथास्थानं स्वराङ्कित एव समजनीति तथैव वेष्टनावगुण्ठितो विधीदति पुस्तकालये ।

श्रीविभूतिभूषणभट्टाचार्यस्य महतायासेन सामगानमिदं भवतां पाणिपुटके समुपह्रियमाणं विराजते । अप्रकाशितचरस्यैतस्य कौथुमीयसामगानेन समुपलप्स्य-मानैरन्यैश्च गानैः सह तुलनात्मकमनुशीलनं महते लाभाय भविष्यतीति ध्रुवं विश्वसिति ।

गङ्गादशहरापर्याणि
२०३३ वैक्रमाब्दे
७-६-७६ खीस्ताब्दे
चन्द्रवासरे

भागीरथप्रसादत्रिपाठी 'वागीशः शास्त्री'
निदेशकः
अनुसन्धानसंस्थानस्य
सम्पूर्णानन्दसंस्कृतविश्वविद्यालये

श्रीः
भूमिका

सप्तस्वरैः समस्तं यो जगदेतच्चराचरम् ।
सञ्जीवयति विश्वात्मा स मे विष्णुः प्रसीदतु ॥

सृष्टेरारभ्य षड्भिर्द्वीपान्तरैः परिवृतं नववर्षोपशोभितं जम्बूद्वीपं नित्यसिद्धैर्मन्वाथं-
वादब्राह्मणालङ्कृतैर्नानाप्रकारैराम्नायैर्मधुरकण्ठस्वराविष्कृतैः पवित्रयांचक्रुर्महर्षयः तत्सन्तति-
जाता ऋषिकल्पा वैदिककुलवरेण्याः श्रोत्रियाश्च । इतिहास-पुराणादिभ्यो जानीमो यत् द्वीपा-
न्तरेष्वपि महर्षिभिस्तपसा लब्धं वेदज्योतिरास्तिकानां हार्दतमोभेदमकरोदिति । वाल्मीकीये
श्रीमद्रामायणे सुन्दरकाण्डे लङ्काप्रभातवेलावर्णनप्रसङ्गे प्रकीर्तितम् “शुश्राव ब्रह्मघोषांश्च
विरात्रे ब्रह्मरक्षसाम्” इति । प्रभातवेलायामध्ययनं भारतेऽप्यासीदिति कविकुलचक्रवर्तिनः
कान्व्याद्रघुवंशादपि जानीमः । एवं हि प्रभातवेलां वर्णयति “तच्छिष्याध्ययननिवेदितावसानां
संविष्टः कुशशयने निशां निनाय” इति । अस्मद्गुरवोऽप्यस्मान्बाल्यावस्थायामुषसि प्रबोध्य सम-
ग्राह्यन्वेदम्, निघण्ट्वादि च । भागवते द्वीपान्तरविवरणप्रकरणे नानाविधैर्वैदिकैर्मन्त्रैस्त-
त्रत्याः प्रजाः प्रसिद्धान्देवानर्चयामासुरिति दरीदृश्यते । परमात्मनः निःश्वासभूतस्य वेदस्य
तदुदितस्य धर्मजातस्य विनाशं चिकीर्षन्वो राक्षसा अपि व्यर्थप्रयत्ना अभवन् । विनेशुस्त
एवान्यथापाठैरनुष्ठानैश्च । वेदरक्षायै वीतरागोऽपि परमेश्वरः तत्र तत्रावतीर्य सज्जनानां
हस्तावलम्बीभूतः संपूर्णमनोरथो बभूव । द्वीपान्तरेष्ववैदिकानां क्षितीशानां धर्मविमुखानाम-
श्रद्धयावहेलनया च तत्रत्याः भृतयोऽन्तर्हिताः । भारते एव साम्प्रतं वेदस्य प्रकाशो जागर्ति ।
वेदस्य भायां रतः प्रदेशः भारतमभूदित्यपि पदनिर्वचनं नातिशयोक्तिः । इत एव प्रकाशः
साम्प्रतं देशान्तरं गत्वा भारतस्य गौरवं रक्षति ।

कालत्रयाभिज्ञो मनुरपि स्मरति “एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः । स्वं स्वं
चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः” इति । मानवानां चरितमकृत्रिमेभ्यो वाक्येभ्योऽधिगत्य
महीसुरा ब्रुवते न स्वमनीषाकल्पितेभ्य इति चरित्रेषु तत्प्रकाशनपरेषु नरेषु कृतश्रद्धा बभूवुः
सर्वे मानवाः पार्थिवाश्च । कालेनायं क्षीणो वेदोऽधुना परिगणितान् द्विजानाश्रित्यैकेन पदा
तिष्ठन्तपस्तपतीव भाति । बाह्यैरविद्याप्रकल्पितैः पदार्थैः प्रच्छन्नः परमात्मेव न प्रकाशते ।
कथंचित् श्रसिति । वैदेशिका अपि वेदार्थपरिष्करणपरा नवीनान् लेखानाम्नायमधिकृत्य
मधुरया प्रसन्नयाऽऽत्मभाषयाविष्कुर्वन्ति । भारतीयाः पुनस्तत एव वेदार्थं समधिगच्छन्ति ।
यास्कमहीधरसायणाचार्यादिभिः प्रमाणपूर्वकमुपस्थापितमर्थं न विश्वसन्ति । अस्तु, कालस्यायं
स्यभावः । समागमिष्यति च पुनः कृतयुगः । तावद्वैदिकैर्यावच्छक्ति संरक्षणीयो वेदः ।

अधुना हि वैज्ञानिको युगः । सर्वे नराः प्रज्ञाबलेन सुखसाधनभूतान्नवीनान्पदार्थाना-
विष्कुर्वन्ते । तानात्मसात् कर्तुं वाञ्छन्ति मुग्धो लोकः । पदार्थाविष्करणे चाहमहमिका
विलोक्यते । सुखसाधनत्वेनाभिमतः पदार्थः कालान्तरे दुःखसाधनं भवन्मनसो निर्वेदमा-
जनयति । निर्विण्णः पुरुषः पुनः सुखोपलब्धये मतिवैभवमेव शरणीकरोति न त्वहेतुकं
वाक्यम् । कदापि नित्यं सुखं कर्मसाध्यं न भवति । वैदिकं धर्ममनुष्ठाय जीवः स्वर्गं गतोऽपि
भोगेनापूर्वं क्षपयित्वा पुनर्यौनिमेवापद्यते जन्मने । अतो महर्षय आगमापायिषु वैषयिकेषु सुखा-
दिषु पराङ्मुखा आत्यन्तिकानन्दावाप्त्या आत्मज्ञाने प्रावर्तन्त । त एतदपि जानते प्रज्ञाबलेन
निर्मितानां पदार्थानामियत्ता वर्णनमार्गमतीता । न तत्र पूर्णता भविष्यति पारमार्थिकं
ब्रह्मैकमेव । तदात्मना स्थितं विहाय नान्यः पन्था विद्यते सुखायति । अतस्तदन्वेषणपरा-
अभूवन् । तस्य च साधनं वैदिकं वचः । प्रमाणान्तराविषयसुखदुःखप्राप्तिपरिहारसाधनप्रति-
पादनं शब्दराश्यात्मना स्थितो वेदः कर्तुं प्रभवति । अलौकिकस्य शब्दस्य महिमा सम्प्र-
दायविदा शबरस्वामिना मीमांसासूत्रभाष्ये प्रकाशीकृतः “चोदना हि भूतं भवन्तं भविष्यन्तं
सूक्ष्मं व्यवहितं विप्रकृष्टमित्येवंजातीयकमर्थं शक्नोत्यवगमयितुम्”^१ इति । ततो नात्र
सन्देहः कर्तव्यो वेदोक्तः पदार्थः पुरुषार्थसाधनं भवेन्न वेति ।

शास्त्रोक्तप्रकारेण कर्माकरणात्फलानिष्पत्तौ भवति सर्वेषामविश्वासः क्रियासु वेदप्रति-
पादितासु । अन्यथाकरणरूपं स्वकीयं दोषं प्रच्छाद्य निष्कलतां कर्मस्वारोप्य, आलस्याद्वा
वैदिकानां पदार्थानामववन्ति चिकीर्षन्ति बहवः । अन्ये च तेषां व्याख्यानचातुरीवशीकृत-
बुद्धयो वेदपराङ्मुखा जाताः । वेद एवैतेषु कर्मसु दृढावहेलना श्रुता । तथाहि दर्शपूर्णमास-
योराम्नायते “ततोऽभ्रद्धा मनुष्यान्निवेशे, ये यजन्ते पापीयांसो भवन्ति, य उ न यजन्ते श्रेयां-
सस्ते भवन्ति” इति^२ । श्रुतेरयमर्थः—पूर्वं समन्त्रकं वेदिं निर्माय बहिषास्तीर्यते वेदिः^३ ।
तदनु वेदिः स्वर्शाही भवति । आस्तरणात्प्राक्संस्पर्शं वेद्यपूर्वो नष्टसन् परानेनसा संयोजयति ।
एनसः फलं दुःखमेव । इममर्थमविद्वांसः केचन श्रौत्रियपुङ्गवा निर्माय वेदिमस्त्राशुः । तत
उत्थितं पापं लब्ध्वा पापीयांसोऽभूवन् । ये च कर्मण्यप्रवृत्ता मानवास्तेषां वेदिस्पर्शाभावाद्-
दुष्कृतं नाभूत् । ततश्च कार्यान्तरानुष्ठानेन लब्धख्यातिधनपूजाः सर्वेषां श्रौत्रियाणामनुकर-
णीया अभूवन् । तानवलोक्य गतानुगतिको लोको वैदिकेषु कर्मसु वेदाध्ययनेषु च प्रशिक्षि-
लितचित्तोऽभूत् । एवं सर्वत्र नास्तिकवादे प्रवृत्ते कर्मविमुखेऽधिकारिणि जाते देवानां
जीविकानिर्वाहो दुर्दशामवाप । “इतः प्रदानाद्भि देवा उपजीवन्ति” इति हि श्रुतिः । नराणां
मनसि श्रद्धामुत्पादयितुं पुरोधसा बृहस्पतिना संमन्थ्य तद्द्वारा पुनरास्तिकमार्गमानिन्वयु-
भुक्षिता देवाः । तदेतदपि शतपथ एव भूयते “ते ह देवा ऊचुर्वृहस्पतिमाङ्गिरसमभ्रद्धा-

१. शबरभाष्यम् ।

२. शतपथब्राह्मणम् का० १, अ० २, ब्रा० ५, क० २४ ।

३. तदत्र पदार्थक्रमः—वेदिनिर्माणम्, प्रोक्षणयासादनम्, इध्याबहिर्हरणं सादनम्, स्रुचुं संमार्गः,
पत्नी संनहनम्, आज्यग्रहणम्, इध्याबहिः प्रोक्षणम्, बहिरास्तरणमिति ।

वै मनुष्यानविदत् तेभ्यो विधेहि यज्ञमिति । स हेत्योवाच बृहस्पतिराङ्गिरसः । कथा न यजध्व इति, ते होचुः किं काम्या यजामहे ये यजन्ते पापीयांसस्ते भवन्ति” “तेनानवमर्शं यजध्वं तथा श्रेयांसो भविष्यथेत्या कियत् इत्यार्वाहृषस्तरणादिति बर्हिषा ह वै खल्वेषा शाम्यति” इति १ ।

बृहस्पतिरसदृशा भीतरागा वैदिकमार्गप्रतिष्ठापनतत्परा महान्तः पीठाधीश्वराः समग्रे भारते क्षीणं वेदज्योतिः प्रबलीकुर्वन्तस्तत्र तत्र महीं पर्यटन्ति । न हि ते ख्यातिलाभपूजा-कामाः । अस्माकमुद्धारायैव महान्तमसह्यं दुःखमनुभवन्ति । अतएव ते “जगद्गुरुः” “परम-कारुणिकः” इत्यादिपदैर्व्यपदिश्यन्ते । वेदप्रभवो ह्यैहिकामुष्मिकानन्दः । तदेतज्जानन्तः प्राचीना द्विजाः स्वतनयमष्टवर्षमुपनीतं श्रुतिं ग्राहयामासुः । शास्त्रं चोपदिशति “वेद एव द्विजातीनां निःश्रेयसकरः परः” इति ।

आर्या महर्षयो दीर्घद्रष्टारो लोकयात्रानिर्वाहार्थं कांश्चन पथः निरचिन्वन् येषां “संस्कारः” इति नामान्तरमस्ति । जीवस्य मुख्यं लक्ष्यं स्वात्मनास्थितिः दुःखात्मका-त्संसारद्विमुक्तिलक्षणा । तस्यै स्थित्यै पापानि प्रतिरोधकान्यभूवन् । तेषां पापानां निवृत्तयै संस्काराः स्मृतिभिरुपदिष्टाः । गौतमो ह्येवमाह-यस्यैतेऽष्टाचत्वारिंशत्संस्कारा अष्टावात्म-गुणाश्च स मुक्तो भविष्यतीति । तेषु संस्कारेषु मुख्यः संस्कारः “उपनयनम्” । अद्य किल सर्वत्र छात्रेषु च्छृङ्खलतानुभूयते । सा ह्यागन्तुको दोषः । नैषा प्राचीने काले भूयते । तत्र च कारणं संस्कारेण संस्कृतानां वदूनां मनः प्रसीदति । उपनयनमित्यस्य “गुरुकुलप्रवेशो विद्यावाप्त्यै” इत्यर्थः । तथा हि छान्दोग्यब्राह्मणे मन्त्रब्राह्मणापरनामके केचन मन्त्राः समाम्नाता उपनयनसंस्कारप्रकरणे “ब्रह्मचर्यमागामुप मा नयस्व, को नामासि ?, असौ नामास्मि, देवस्य ते सवितुः प्रसवेऽश्विनोर्वाहुभ्यां पूष्णो हस्ताभ्यां हस्तं गृह्णाम्यसौ” इति । एषां मन्त्राणां विनियोगक्रमः—प्रथमं मन्त्रं वटुराह यस्य चायमर्थः हे आचार्य ! अहं ब्रह्मचर्यम्, ब्रह्म वेदः तस्य चर्यं चरणमनुष्ठानम् । अत्र तदधिकारसाधनं व्रतं तेन ब्रह्मचर्य-पदेनोच्यते । तदागामाप्तवानस्मि । प्रागुपनयनात्कामचारः कामवादः कामभक्ष आसम् । तत्सर्वमिदानीमत्यजम् । अतो मा मामुपनयस्व तव समीपं प्रापयाध्यापनार्थम् ।

यत्त्वत्र “ब्रह्मचर्यं मैथुननिवृत्तिं अहमागाम्” इति गुणविष्णुना मन्त्रब्राह्मणग्रन्थे ब्रह्मचर्यपदार्थो विवृतस्तदसाधु मन्ये । अष्टमे वयसि वर्तमानस्य बालस्य कथं वा शाम्यधर्मं प्रवृत्तिः स्यात्, यतो निवृत्तोऽहमिति वदेद् बालः । ज्ञातास्वादो युवतिं को विहातुं समर्थः । अतः सायणाचार्याभिमतोऽर्थो ग्राह्यः । अकिलष्टमिमं सायणार्थं पारस्करगृह्यसूत्रव्याख्याता गदाधरो जग्राह । अस्तु ।

विनीतेन शिष्येण प्रार्थित आचार्यः पृच्छति को नामासि—किनामा भवसि, इति प्रतिब्रूते वटुः “असौ नामस्मि मावित्रो विनायकशर्मा नामास्मि” इति । यदि छात्रं

१. शतपथब्राह्मणम्, १, २, ५, २५ ।

२. मन्त्रब्राह्मणभाष्यं कलिकातामुद्रितम् (पृ० सं० ७६) ।

गुरुकुलप्रवेशार्हं मन्यते गुरुस्तदा माणवकस्य दक्षिणं पाणिं साङ्गुष्ठं दक्षिणेन पाणिना गृह्णीयात् । एतद्ग्रहणमेवोपनयनं भवति । आचार्यः प्रविष्टं छात्रमनुशास्ति “ब्रह्मचार्यसि विनायकशर्मन्, अपोशान, कर्म कुरु, मा दिवा स्वाप्सीः” इति^१ । एषा स्थितिः छन्दोगानाम् । सर्वेऽपि गृह्यसूत्रकाराः प्रकरणेऽस्मिन् माणवकाञ्जलिग्रहणं माणवकालङ्गनं वा विदधते^२ । कुत्रचिदाचार्येण पठनीये मन्त्रे उपोपसृष्टनयतेः प्रयोगः । तथाहि—एकाशिकाण्डे “देवस्य त्वा सवितुः प्रसव उपनयेऽसौ” इति^३ । पारस्करप्रभृतयो लोकमर्यादारक्षका आचार्या गुरुकुलप्रविष्टमन्त्रेवासिनमनुशासते^४ । यस्योल्लङ्घनेन न केवलं छात्राणामेव हानिः परं समाजस्यापि । बाल्ये वयसि यद्यं भावस्संजायेत मनसि स्वेच्छाप्रवृत्त्या सत्याग्रहेण वा सर्वाः प्रजा वशमानेष्यामीति स एव व्यवहारकाले रूढमूलः सर्वानन्यान्क्लेशयेत् । सर्वेऽपि स्वच्छन्दःप्रवर्तका यदि भवेयुः कथं लोकयात्रा चलेत् । अतो बाल्ये एव वयसि दान्ततां शान्ततामुपरतिं तितिक्षां च ग्राहयन्ति । तदेताभिस्सह वेदाध्ययनंशास्त्राध्ययनंभाषाग्रन्थाध्ययनं लोकव्यवहारकौशलसाधायकविद्याध्ययनं वा तपःशब्देन व्यवहरन्ति । तत्र वेदाध्ययने मुख्यः तपश्शब्दः । एवं हि श्रूयते “स्वाध्यायप्रवचने एवेति नाको मौद्गल्यः । तद्धि तपस्तद्धि तपः” इति । इतरत्र तत्सामान्यात्तपःशब्दो भाक्तः ।

ब्रह्मज्ञानार्थं ज्ञानिसमीपमागतस्यापि जनस्योपनयनं भवति । छान्दोग्योपनिषदि श्रूयते स ह हारिद्रुमतं गौतममेत्योवाच ब्रह्मचर्यं भगवति वत्स्याम्युपेयां भगवन्तमिति समिधं सोम्याहरोप त्वा नेष्ये” इति तथा चान्यत्र “अधीहि भगव इति होपससाद सनत्कुमारं नारदः । तं होवाच यद्वेत्थ तेन मोपसीद् । ततस्त ऊर्ध्वं वक्ष्यामि” इति । “ब्रह्मपरा ब्रह्मनिष्ठा परं ब्रह्मान्वेषमाणा एष ह वै तत्सर्वं वक्ष्यतीति ते ह समित्पाणयो भगवन्तं पिप्पलादमुपसन्नाः” इति । कुत्रचिदपूर्वाणां क्षत्रियज्ञातानां ब्रह्मविद्यादीनां ग्रहणाय क्षत्रियोऽपि गुरुरग्रजन्मनाभ्यर्थ्यते । यावदध्ययनं क्षत्रिये गुरुवृत्तिर्ब्राह्मणस्य । तदेतत्सर्वं विचारयतां मनसि स्वयमेव भासते समाजसेवार्थमेव नियमाः प्रावर्तन्त इति ।

उपनयनान्तरं नित्यं कर्म सन्ध्यासमिदाधानभिक्षाचरणमनुतिष्ठन्तमुत्तरायणे हरिशयनात्पूर्वं वेदव्रतमुपक्रम्य श्राध्वायां पूर्णिमायां श्रवणे हस्ते वक्षोऽध्यायानामुपाकृतिं विधाय स्वाध्यायमध्यापयति गुरुः । गुरुर्हि मन्दमतीनां बालानां बुद्धिबलमवलोक्य पदशः द्विपदशः त्रिपदशो वा स्वाध्यायमुपदिशति । प्रथमदिनवाग्व्यापारो गुरोरुपदेशपदार्थः । तदनु दुष्टास्तथीर्वर्जयित्वा यावदनुवाकं वर्गं कण्डिकां दर्शति वा शिष्योऽनुवक्तुं समर्था भवति तावत्प्रतिदिनं तमेव भागभाचार्यः सकृदुच्चरति । माणवको वारद्वयमनुवदति । एवं

१. छा. ब्रा० १-५

२. पार० गृ० सू० २-२-१९-२२

ब्रह्मचार्यस्यपोशानं कर्म कुरु मा सुषुप्त्याः । भिक्षाचर्यं चराचार्यधीनो भव इत्यन्यत्र ।

३. एकाशिकाण्डम् २-३-५

क्रमेण पच्छः, अर्धचंशः, समग्रामृचं प्राध्यापयति प्रमादादि विहाय गुरुः । नतस्मिन्काले माणवकं भीषयति, ताडयति वा । कथमियं विद्या गुरोरधिगता शिष्यं संक्रमेत् ? कथं वायं वालो वेदाग्री भूत्वा समाजे जीविकानिर्वाहं श्रेयःप्रेयसी वा समाप्नुयादिति शुभ-
चिन्तया प्रेम्णाध्यापयति । एषाहि वाक् नित्या अमृता च । एवमध्यापनं भूतिराह—य
आतृणत्यवितथेन कर्णविदुःखं कुर्वन्नमृतं संप्रयच्छन्’ इति । अदुःखं कुर्वन्नित्यस्याल्पशः
समग्रमित्यादि प्राक्प्रतिपादितः कश्चनार्थः । अपरोऽपि भवति-शिष्यस्य मनस्यध्ययने
रुचिमुत्पाद्य निगूढार्थपरिज्ञाने दीर्घवाक्यानुवदने वा मनो न चलति चेत् तदा गूढार्थ-
विवरणादिकं विहाय कालान्तरे निर्मले मनसि जाते तमर्थं बहुभिरुपायैः पाठयति । एकस्मिन्गुरौ
विद्याग्रहणं कुर्वतां छात्राणां मनांभि विद्याग्रहणे समानानि न भवन्ति । तदेतद्व्याभ्युत्तम्—

अक्षण्वन्तः कर्णवन्तः सखायो मनोजवेष्वसमा बभूवुः ।

आदध्रास उपकक्षास उत्वे ह्लादा इव स्नात्वा उ त्वे ददुशे ॥ इति ।

भवभूतिरप्याह—वितरति गुरुः प्राज्ञे विद्यां यथैव तथा जडे न तु खलु तयोज्ञाने शक्तिं
करोत्यपहन्ति वा । भवति च भूयान्भेदः फलं प्रति तद्यथा प्रभवति शुचिर्बिम्बग्राहे मणिर्न
मृदां चयः’ इति ।

स्वाध्यायस्य प्राप्तिर्दृष्टं फलम् । प्राप्तितमि स्वधीनोच्चारणक्षमत्वम् । तच्च
पुरुषस्य स्वाध्यायोच्चारणेच्छायामस्खलितयथावदुच्चारणोपयोगितालुमूर्धादिदणस्थान-
वसित्वसहिताविच्छिन्नस्मृतिस्नानजनकतदन्तर्गतयावद्वर्णपदवाक्यादलीविषयसंस्कारदार्ढ्यम् ।
एतदेव स्वाध्यायधारणपदेन व्यवह्रियते । दृष्टार्थत्वाद्धेतोर्गुरुः शिष्यस्य वारं वारमध्या-
पनम्, आवृत्तिं च कारयति । विद्याग्रहणकाले त्वरा प्रमादः, आलस्यम्, इत्येवमादीनां
दोषकारणानां सर्वथा वर्जनं भवेत् । अन्यथा प्रमादोच्चारणं भवेद्येन गुरोरपयशः निरय-
पातः शिष्यस्य च भवेताम् । यथावदान्नायपाठशीलस्य पुण्या कीर्तिस्सर्वत्र प्रसरति यथा
सर्वे मुदिता भवन्तीत्यार्षेयब्राह्मणमाह—यज्ञो वा अथ जज्ञ इत्याहुरेष वाच जात एषोऽवलुप्त-
जरायुरेष आर्त्विजीनो य एतं वेदमनुब्रूते । यदा वा एतं वेदमनुब्रूते अथ हेनं शृण्वन्त्य-
सावन्वोचतेति । तद्वै स जायते’ इति ।

एवमेकमध्यायं सम्यक्प्राहयित्वा क्रमेण समग्रां शाखां पूर्वोक्तेन प्रकारेणाध्यापयत्या-
चार्यः । तैष्यामुत्सर्गः । पुनः आध्यायमुपाकर्म । काण्डान्ते काण्डव्रतम् । एवं वेदं वेदो
वेदान्वाधीते माणवकः । पूर्वजन्मसुकृतं गुरुभक्तिः इति विना वेदाध्ययने रुचिः वेदधारणं
वेदार्थाधिगमो वा नो भविता । पदं पदार्थं जानन्तो मेधाविनः काव्यशास्त्रपारंगताः कदा-
चिद्गृहीतं विस्मरन्ति, क्रमभेदं कृत्वा वा व्याहरन्ति । परमर्थानभिज्ञाः बाला वेदं यथावद-
नुब्रुवन्ति समानं कण्ठघोषेणेति परमं विस्मयकरमेतद्भ्राति ।

यस्तु गृहीतं वेदं प्रमादालस्यादिभिर्विस्मरति स ब्रह्महा भवति । केवलं ब्राह्मण-
हननेन न ब्रह्महा, परं ब्रह्मणो वेदस्य हननं विस्मरणं च ब्रह्महा पदार्थः ।

(च)

अध्ययनकाले मेधाविनां पटूनां मनस्ययमभिमानोऽप्यनुपदिष्टः पदमादधाति—सर्वेषु सतीर्थेषु पटुरहमस्मि । मामनुकर्तुमसमर्था अन्ये छात्राः । गुरुर्मह्यं स्निह्यति । अहमेव गुरोः प्रेमपात्रम् । अन्ये मूर्खा इति । तदेतदुपनिषदि छान्दोग्ये सम्यग्वर्णितम् । तत्र ह्येषाख्यायिका । आरण्यः श्वेतकेतुरास । वाल्यादेवाविनीत इति भाति । वेदाध्ययनयोग्यं वयः प्राप्तस्य वेदस्वीकरणे तस्य मतिर्न प्रासरत् । आत्मनः पुत्रं सर्वशास्त्रपारंगतं चिकीर्षुः पिता मनस्यालोचितवान् । यद्ययं पितृकुले स्थास्यति मत्प्रेम्णा दुष्टो भविष्यति । अनोऽन्यस्माद्गुरोरस्य विद्याभ्यासो भवतु । अन्यः किल संताड्य सन्मार्गमानेष्यति । ततः पुत्रमुवाच “सौम्य ! अस्मद्वंशीयाः सर्वे द्विंशस आसन् । विदुषा भवता भवितव्यम् । योग्यमाचार्यं निर्णीय त्वस ब्रह्मचर्यम्” इति । पितुरुपदेशादन्यस्मिन्गुरौ द्वादशवर्षं ब्रह्मचर्यं चरित्वा समस्तवेदं साङ्गं सार्थं यथावदधीत्य संपूर्णप्रज्ञो जातः । मनसि चैवं कलयामास समस्तशास्त्रार्थवेत्ताहं जातः । कोऽस्त्यन्यः सदृशो मया । मामधिकृत्यैव भृतिरियं चरितार्था भूत् “नेनं हिन्वन्त्यपि वाजिनेषु” इति । तदेतत्सर्वं भृतिरप्याह “स ह द्वादशवर्षं उपेत्य चतुर्विंशतिवर्षः सर्वांस्वेदानधीत्य महामना अनुचानमानी स्तब्ध एयाय” इति^२ ।

गृहागतं पुत्रमालोक्य विचारयाभास पिता “नित्यादिकर्मणामनुष्ठानं समाजपीडाकारणां कर्मणां वर्जनं च बोधयति ज्ञानम् । अस्य तु शास्त्रज्ञानं विपरीतमेव जातम् । एनं विनीतमहं करिष्ये” इति । स्तब्धं पुत्रं पप्रच्छ श्वेतकेतो ! यन्न सौम्येदं महामना अनुधानमानी स्तब्धोऽस्युत तमादेशमप्राक्ष्यः येनाश्रुतं श्रुतं भवत्यमतं मतमविज्ञातं विज्ञातमिति । श्रुत्वैतच्चकितो मनस्याकलयत् “हन्त पितुः प्रश्नस्योत्तरं न जानामि । वृथा जातो मम गुरुकुलवासः । कथमेतद्भ्रवितुमर्हति घटस्यैकस्य ज्ञानेन पटादीनां ज्ञानम् । अतो मूढोऽस्म्यहम् । धिङ्मामनार्यपथगामिनम्” इति । तदैव विताभिमानः पितरं पप्रच्छ ज्ञानावापत्यै “कथं नु भगवः स आदेशो भवति” इति । अतः विद्याप्राप्त्या सहाशिक्षितमागतमभिमानं त्यक्त्वा विनीतो भूत्वा सुखमात्मनोऽन्येषां च संपादनीयम् ।

क्वचिन्महर्षीणामभिमानो विद्याजो महते फलाय कल्पत इत्यप्यनुशुभ्रम् । तथाहि पूर्वं वेदव्यासस्य शिष्याद्वैशम्पायनाद्बहवो यजुर्वेदमधीतवन्तः । तेषु प्रगल्भो याज्ञवल्क्योऽप्यास । गुरुपदिष्टं समस्तमर्थं सकृदेव जग्राह यत्रान्येऽसकृद्बोधनेन । गुरोरपि याज्ञवल्क्ये प्रीतिरुदभूत् । कदाचिद्वैशम्पायनं पापमाजगाम । दुरितनिवृत्त्यै कस्य चित्कर्णोऽनुष्ठानं वेदोक्तं विज्ञाय शिष्यानाज्ञापयामास तदनुष्ठानाय । मेधावी याज्ञवल्क्यः सहसा प्रोचे

१. “वाचाभिनाः ईशराः समासु प्रगल्भा वा वाजिनाः । तेषु मध्येऽपि एनं वेदार्थकुशलं चादधितुं न हिन्वन्ति न केऽपि प्राप्नुवन्ति । तेन सह विवदितुमसमर्थत्वात्” इति सायणः ।

२. महामनाः महद्गम्भीरं मनो यस्यासममात्मानमन्यैर्मन्यमानं मनो यस्य सोऽर्थं महामनाः । अनुचानमानी = अनुचानमात्मानं मन्यत इत्येवं शीलौ यः सोऽनुचानमानी । स्तब्धोऽप्रणतस्वभावः । एयाय गृहम् । इति छान्दोग्योपनिषदि भगवत्पादशंकराभाष्यम् ॥

३. पितरं भगव इति संबोधयति । तस्यायमभिप्रायः यः कश्चन विद्यादाता स भगवानेवेति ।

“तिष्ठन्त्वमे बालिशा अपटवः । अहमेव भवत्कार्यं सम्पादयिष्यामि” इति । तदेतच्छ्रुत्वा क्षुब्धो गुरुरन्याशङ्कान् धिक्करोत्यगम् । भविष्यत्काले सर्वत्र सर्वान् धिक्करिष्यन्ममै-
वापयश आर्जयिष्यति, इति विचार्यं गृहीतं वेदं प्रत्यर्पय^१ । न मम शिष्यस्त्वम् । शिष्यः
खलु विद्यया विनतः सर्वेषामनुकरणीयशीलो भवति—इति । क्रुद्धं गुरुं ज्ञात्वा भीतो
याज्ञवल्क्यः तपःप्रभावादधोतं वेदं मूर्त्तिकृत्यावमत् । गुरोरनुज्ञया तमन्ये छात्रा अभक्षयन् ।

खिन्नो गुरुकुलादेत्यात्मानं कृतविद्यं चिकीर्षुर्गुर्वन्तरालाभादादित्यमुपगम्य ततः
शुक्लं यजुरधीतवान् । यस्य च वेदस्य कालान्तरे महती विस्तृतिर्जाता । यदि नाम तदानीं
याज्ञवल्क्यस्य प्रमादाभावाऽभविष्यत् तर्हि को वेद शुक्लं यजुः । कथं वा तस्य यजुषः
प्रचारोऽभविष्यत् । ततो वयं जानीमो महतां प्रमादोऽपि शुभोदको भवति नास्मादृशाम् ।

अतः प्राचीना द्विजाः स्वत्तनयमुपनीय स्वाध्यायाध्ययने प्रेरयामासुः । तदिदं
स्वाध्यायाध्ययनं स्वविधिप्रयुक्तमिति भट्टमतानुयायिनो वर्णयन्ति । प्रस्थानान्तरे गुरुमता-
त्रलम्बनो ऽध्यापनविधिप्रयुक्तमित्याशेरते । अध्ययनं च दृष्टे सम्भवति नादृष्टपरिकल्पना”
इति न्यायेनाक्षरग्रहणान्तं भवतीति केचन । यावत्परिनिष्ठितमर्थज्ञानं गृहीतस्य शब्दराशेर्न
भवति, तावदध्ययनं भवतीति वर्णयन्त्यन्ये^२ ।

द्वितीये पक्षे केचन दोषानुद्गावयन्ति । तथाहि—बोधान्तरतां यदि स्वाध्याय-
विधिरवगमयति तदाध्ययनाकात्स्न्यमित्येको दोषः । आशयमाविर्भावयन्ति च अर्थज्ञानस्य
फलं कर्मानुष्ठानम् । अर्थज्ञानाभावे किमेतदनन्तरं किमन्यत्कर्तव्यम्, अन्यत्करणानन्तरमेतद्वेति
सन्दिग्धः कर्मलोपं करिष्यति । सति ज्ञाने यथावदनुष्ठानसिद्धिरित्यर्थज्ञानस्य फलम् । अस्या-
मवस्थायामग्रजन्मनो राजसूयेऽधिकाराभावात्तमंशं किमर्थं गृह्णीयात् ब्राह्मणः । एवं वैश्यस्तो-
ममन्त्रानन्यौ न गृह्णीयाताम् । ततश्च वेदाध्ययनस्याकृत्स्नता । प्राप्तिपक्षे नायं दोषस्समापतति
इति । तदन्ये निषेधन्ति । “अहरहः स्वाध्यायमधीयीत” इति ब्रह्मयज्ञजपस्त्रैर्वर्णिकानां
विहितः । न हि सम्पूर्णाध्ययनं विना शाखाजपः प्रसिध्यति । तत उत्तरे विधयस्सम्पूर्ण-
शाखाध्ययनमवद्योतयन्ति । अपि च “बहुयाजयित्वा प्रतिगृह्य वानश्नस्त्रिः स्वाध्यायं वेद-
मधीयीत” इति प्रायश्चित्तार्थमपि समग्रशाखाध्ययनं श्रूयते : तेनापि अध्ययनकात्स्न्यता
भवति ।

दोषान्तरं च समुद्घोषयन्ति । अर्थज्ञानं हि मन्त्रस्य ब्राह्मणभागस्य चेष्टते ।
ब्राह्मणभागे उपनिषदो भवन्ति । तासामर्थज्ञानेन जौवस्वरूपं नित्यं कूटस्थमशनायाचतीतं
अपेतब्रह्मक्षत्रादिभेदं जायते । तदेतन्मोक्षसाधनम् । न ह्येतादृशज्ञानवान् नित्यकाम्यकर्मसु प्रव-
र्तते । अनुष्ठात्रभावात्समस्तं कर्म व्याकुलं भवेत् । अक्षरप्राप्तिफलकत्वे न दोषः प्रसज्यत इति ।

१. गुरुः शिष्यमुवाचेत्थं क्रुद्धः केनापि हेतुना । प्रत्यर्पय मदीयां त्वं विद्यामित्यर्थयत्स च ॥ योग-
सामर्थ्यतो विधां मूर्तां कृत्वावमत्तदा । गृह्णीत तद्याजुर्वान्तमित्वन्यांगुरुरब्रवीत् । अन्ये तित्तिरयो
भूत्वा किञ्चित्तानप्यभक्षयन् ॥ काण्वसंहिताभाष्ये सायणः ।

२. अत्र च प्रमाणं ‘य एवं वेद’ इति वाक्यम् । अनुष्ठानजन्यो धर्मो मन्त्रार्थज्ञातुरपि भवतीति ।

(ज)

अत्रोच्यते—अर्थज्ञानपर्यन्तता स्वाध्यायविध्यर्थः । अनुष्ठानं च सर्वेषां कर्मणां भवत्येव । पूर्वोक्तं जीवस्वरूपज्ञानमौपनिषदं चित्तशुद्धिं प्राप्तवतो जीवस्यैव भवति न सर्वेषाम् । ज्ञानान्मुक्तिरिति न मीमांसका मन्यन्ते । तेषां मते जगन्नित्यम् । प्रपञ्चेन सह जीवस्य संबन्ध-विच्छेद एव मोक्षः । पूर्वजन्माजितस्य सुकृतदुष्कृतकर्मणः फलमुपभुञ्जानः काम्यप्रति-षिद्धानि कर्माणि वर्जयन्नित्यं दुरितक्षयसमर्थं कर्म करोति । एवं बहुषु जन्मसु दैवप्रसादा-त्स्वभावमधिगच्छन् धर्ममहिम्नाधर्मं संपूर्णं विलापयन्नुत्तरजन्मकारणाभावात्संसारसंबन्धोच्छेद-मनुभवति । अद्वैति गोऽपि परिशीलितात्मतत्त्वाः चित्तशुद्धिसम्पादनाय नित्यनैमित्तिककर्मणोः प्रबोधपर्यन्तं कर्तव्यतामनुमोदन्ते । ततश्चार्थज्ञानकल्पने दोषं न पश्याम इत्यास्तां तावत् ।

सर्वज्ञाज्जगद्योनेः परब्रह्माणश्चतुस्स्कन्धो वेदतरुविर्बभूव यं कल्पादौ सत्वगुणोपेताः महर्षयो महता तपसाधिजग्मुः । नायं वेदतरुनीनः । पूर्वकल्पे य एवासीद्यादृशश्चासीत् स एवायम् । तमिमं वेदं त्रैवर्णिका गुरुमुखादधीतवन्तः : एकैकोऽपि स्कन्धः बहुशाखोपकीर्ण आसीत् । सर्वे दीर्घायुषः कल्पान्तरे समग्रान् स्कन्धानधीतवन्तः^१ । द्वापरे युगेऽल्पायुषां जीवानां कल्याणाय शाखानां विभेदं चकार । अयमभिप्रायः—यथा वा याजुषीषु शाखासु मन्त्रेषु पाठभेदाः “वायवस्थोपायवः स्थ देवो वः; वायवः स्थ देवो वः, इति, यथावा सामवेदे प्रथमे गाने तोयाइ, तोयाइ, तायाइ, तायाइ; इति सूपावसाना च स्वध्यवसाना च; सूपचरणा च स्वधिचरणा चेति ते सर्वे पूर्वमेवासन् । न कालान्तरेऽध्येतृवर्गेण परिकल्पिताः । परं वयं न जानीमो कस्यां शाखायां कीदृशः पाठः संयोजनीय इति । जानात्येतन्महर्षिवेद-व्यासः । स तादृशीमेकैकां शाखां मन्त्रब्राह्मणात्मिकां व्यभजत् । ततः प्रभृति शाखाध्ययनं संप्रवृत्तम् ।

नन्वेवं त्रिभागां कुर्वतो भवत एष दोषः समापतति । पूर्वं स्वाध्यायपदं समस्तशाखा-लङ्कृतमेकं वेदमभिदधाति । साम्प्रतं शाखामेकामभिधत्ते । शास्त्रकाराः प्रत्यपादयन्नित्यः शब्दार्थयोः सम्बन्धः । कथं नित्यस्य पदादधिगतस्य पदार्थस्य भेदो भवेदिति ।

अत्रोच्यते—“आख्यातानामर्थं ब्रुवतां शक्तिः सहकारिणी” इति नियमोऽपि शास्त्र-कारैर्व्युत्पादितः । यदि कृत्स्नस्य नानाशाखोपशोभितस्याम्नायस्य यजुषः साम्नो वाध्ययनं विधीयते तर्हि कृत्स्नमागुरवत्त्वेऽध्ययनेनैव परिसमाप्तिं प्राप्नोति । कदा वा तदर्थं विचारः, कथं वा कर्तव्यपदार्थानामनुष्ठानं जीविकानिर्वाहः लोकव्यवहारश्च । अतश्च दीर्घायुषो महर्षयः पुरा कल्पे समस्तं वेदमधीतवन्तः । तदुदितमर्थं स्मृतिषु सङ्गृहीतवन्तः । न हि गुरुमुखा-ध्ययनं विनाद्यत् इव सर्वशाखापरिशीलनमकुर्वन् । ततोऽकामेनापि पदार्थस्य भेदः कल्प-नीयः । दृश्यते च प्रयोगः अवयवेऽपि ते अग्रहस्त इति ।

सामवेदे सहस्रशाखा आसन्निति प्रामाणिकानां वचनैरत्रगच्छामः । यत्तत्र श्रीपाद-सातवेलकरः सामवेदसंहितायाः प्राक्कथने^२ “सहस्रवर्त्मा सामवेदः” इति वचनं सामगानं

१. अत एवाथ त्रिवेदी, चतुर्वेदी, इत्युपाधयो बिराजन्ते ।

२. औन्धराजधान्यां प्रकाशिते सामवेदे पृष्ठसंख्या ६ ।

गानपद्धतिभेदेन सहस्रधा विभिन्यते, इत्येव दर्शयति । न तु सामवेदस्य सहस्रं शाखाः सन्तीति; तस्य समर्थनं चाकरोत् । तदेतन्न प्रमाणमूलम् । वेदानां शाखागणनावसरे वाक्यमेतद्भूगवता पतञ्जलिना प्रकाशितम् । ततश्च वयं जानीमो यत्सामवेदे सहस्रम् = इतरशाखापेक्षया अधिकाः शाखा आसन् । आपस्तम्बश्रौतसूत्रे च कासांचन शाखानां नाम दृश्यते । तदेवं कौथुमी, राणायणीया, जैमिनीया, नैगी^१, गौतमी^२, लाङ्गलीया^३, कालबवी^४, शाट्यायनी^५, शैली^६, भाल्लविकी^७ शाण्डिल्यशाखा^८ सात्यमुषीया^९ इति बह्वथः शाखाः सामवेदे आसन् । परं तिस्रः शाखाः प्रचारपदवीमारूढा आद्याः ।

मन्त्रक्रमे नास्ति भेदः कौथुमराणायनानाम् । आचिकस्य प्रपाठकात्मना अध्यायात्मना भेदम्, गानस्य प्रपाठकखण्डात्मना वा भेदं परिकल्पयन्ति । जैमिनिगानं तु प्रतिसाम प्रायः पाठभेदमावहति । तत्र सर्वेषां गानानामृद्धमण्डलं भिन्नमेव चकास्ति । कौथुमराणायनशाखयोः भूयान्प्रचारः । विन्ध्यस्योत्तरे भारते यज्ञकन्या कौथुमी दक्षिणे भारते राणायनीशाखा यज्ञधुरं विभर्तीति प्रामाणिका वर्णयन्ति । केरलप्रान्ते जैमिनिशाखायाः प्रचारः । नाद्यावधि जैमिनिगानं प्रकाशितम् । केवलं हस्तलिखितकोश एवासीत् । वाराणसेयसंस्कृतविश्वविद्यालयस्तस्य गानस्य प्रामाणिकं प्रकाशनं प्रकल्प्य समग्रे भुवनेऽवर्णनीपं यशोऽधिगच्छति ।

डा. रघुवीरमहोदयेन लवपुर्यां सम्पादिते^{१०} जैमिनीयसामवेदाचिकग्रन्थे चत्वारः प्रभागा वर्तन्ते । सर्वं क्रतुषु माध्यन्दिनतृतीयसवनयोर्विनियुक्तानां साम्नां योनिभूता ऋचो भागद्वयेन सङ्गृहीताः । द्वितीयस्य भागस्यारण्यकमिति समाख्याया विद्यमानत्वादर्ण्ये गेयानां साम्नामाधारभूता ऋचस्तत्र सङ्गृहीताः । तदितरा ऋचः प्रथमे भागे साम्नाताः । तत्र पर्वत्रयं देवताभेदाज्जागति । प्रथममग्नेयम्, द्वितीयमैन्द्रम्, तृतीयं पावसानं काण्डम् । आचिकस्य तृतीये भागे प्रातस्सवनादिषु त्रिषु सवनेषु विनियुक्तानां साम्नामाधारभूताः स्तोत्रियाः सङ्गृहीताः । इमाः स्तोत्रियाः दशरात्रे विनियुक्ता इति कश्चन भाग आद्यतः । सामवेदोऽयं प्राधान्येन गवामयनक्रतुं निरूपयितुं प्रवृत्तः । दशरात्रपदार्थज्ञानं विना गवामयनस्य ज्ञानं दुःसम्पाद्यमिति मन्यमाना महर्षयो दशरात्रं प्रथमं न्यरूपयन् । यद्यपि गवामयनस्य^{११} प्रकृतिर्द्वादशाहस्तथापि प्रथमोत्तमे अहनी तस्य ज्योतिष्टोमातिरात्रसंस्थाके भवत इति पूर्वमेव ज्योतिष्टोमातिरात्रस्य निरूपितत्वात्तदुपेक्ष्यावशिष्टानां दशानमत्ताम-

१. ऋकृतन्त्रभूमिका पृ० २, डा. सूर्यकान्तसंपादिता ।

३. संहितोपनिषद्ब्राह्मणम् । ४. पुष्पसूत्रम् । ५. आप० औ० सू० २१, १६, ४ ।

६. आप० औ० । ७. आप० औ० २१, १६, १५ ।

८. षरिमलः पृ० सं० ७३५ (निर्णयसागर प्रेस) ।

९. महाभाष्यम्, ऐओङ् सूत्रप्रसङ्गे ।

१०. इतः पूर्वं वैदेशिकेन विदुषा रोमिल्लिप्प्यां ग्रन्थो मुद्रितः । तदक्षरानभिज्ञानां स शिरोवेदनायते ।

११. जै० सू० ८ ।

नुष्ठाप्रकारस्तत्र प्रकीर्तित इति दशरात्रपदार्थाभिज्ञा आशेरते । अन्तिमे भागे संवत्सराहीनैका-
हसत्रप्रायश्चित्तक्षुद्रादिषु विहितानां साम्नामाधारभूताः स्तोत्रीयाः समाप्ताः । एवं
विषयशैलीमाश्रित्य चत्वारो भागा विलसन्ति ।

प्रथमे भागे पर्वण्याग्नेये द्वादश खण्डाः । तत्र छन्दास्याधारीकृत्य खण्डा विभक्ताः ।
प्रतिखण्डं दश ऋच अध्वयनार्थं संगृहीताः । यत्र क्वापि न्यूनमधिकं वापि भवन् दशतिः
इति रूढि भजते । तत्र गायत्रीच्छन्दसि चतुस्त्रिंशन्मन्त्रा वर्तन्ते । अतएव गानग्रन्थे तृतीय-
खण्डस्यान्तिमे साम्नि “गौराङ्गिरसस्य सामनी द्वे इति गायत्रम्” इति निर्देशः कृतः ।
एवमेव षष्ठखण्डस्यान्तिमे मन्त्रे “वैखानसस्य सामेति बार्हतम्” इति निर्देशः कृतो भवेत् ।
परं मुद्रणे नैवमुद्दिङ्कितम् । गायत्र्याः पञ्चात्त्रिषु खण्डेषु बृहत्यः । ततः षट्सु नानाच्छन्दांसि
समाप्ताः । सर्वेषां ऋक्साममन्त्राणां देवता अग्निर्भवति । ततः द्वादशखण्डसमाप्तानां
साम्नां ऋचां चान्येयं पर्वेति संज्ञा समजनि । पार्थिवमग्नि संस्तुत्य मध्यमस्थानमिन्द्रं द्वितीये
भागे स्तुवन्ति मन्त्रद्रष्टारः । तत्र द्वादशस्य खण्डस्य समाप्तौ “इत्यैन्द्रपर्वणि तद्वपाठः समाप्तः”
इति पुष्पिका जागर्ति^१ । तस्या अयमाशयः । ऐन्द्रे पर्वणि “तद्वो गाय” इत्यारभ्य द्वादशसु
खण्डेषु ये समाप्ताः ऋक्साममन्त्रास्तेषां गानं परिसमाप्तमिति । “तद्वो गाय” इत्या-
रभ्य “अयमेतम्” इति^२ यावद्गायत्रीच्छन्दस्का ऋच ऐन्द्रयः । कौथुमशाखायां तद्वपाठस्य
द्वौ भागौ बहुसामि एकसामोति । तृतीयं खण्डं विना प्रथमत आरभ्य षट्सु खण्डेष्वाम्ना-
तानामाखानामृचामाधारेण बहूनि सामानि गीतानीति छन्दस्साम्येऽप्यध्येतृज्ञानार्थं बहुसामि-
संज्ञाहता । अवशिष्टखण्डारन्भमन्त्रेष्वेकमेव सामोत्पन्नमित्येकमामिसंज्ञां भजते । तद्वोपाठा-
दनन्तरमष्टसु खण्डेषु बृहतीच्छन्दस्का ऋचो भवन्ति । ततस्सर्वासु सामशाखास्वस्य “बृहती”
इति संज्ञा । ततस्त्रिषु खण्डेषु त्रिष्टुप्संज्ञा । जैमिनीये सामगानेऽस्मिन्प्रकरणे “इति
त्रिष्टुभः” इति भवितव्यम् । तदन्वुष्टुभि मन्त्राः पठ्यन्ते त्रिषु खण्डेषु । तदाश्रितानां साम्नां
भागोऽनुष्टुप् भवति । अस्मिन्प्रकरणे “असाविपाठः समाप्तः”^३ इति वर्तते । ऐन्द्रे पर्वणि
गायत्रीबृहत्योर्द्वौ राशी भवतः । तदनु जगत्यनुष्टुभावेकं राशिमवान्तरभागापरपर्यायं भजेते ।
अथोर्ध्वमनुष्टुभि जगत्यां च समादिष्टा मन्त्रा एकस्मिन्खण्डे समागच्छन्ति । तस्य कौथुम-
शाखायां “जगती” संज्ञा । जगत्या अनन्तरं पङ्क्तिच्छन्दसि पठितव्यानामृचां स्थानमस्ति
जैमिनीयगाने । शाखान्तरे उष्णक्कुभौ जगतीतः परं भवतः । पङ्क्तिच्छन्दसि खण्डद्वयम् ।
नानाच्छन्दस्सु संगृहीता मन्त्राः खण्डमेकं मण्डयन्ति । तदन्वुष्णिकप्रभृत्यष्टिच्छन्दस्काः मन्त्राः
षट्सु खण्डेषु संगृहीताः । भागेऽस्मिन्पठितानां साममन्त्राणामिन्द्रपुच्छमिति कौथुमिराणायनी-
यानां वैदिकी समाख्या । नैवं व्यवहारो जैमिनीये गाने । अत्र द्वितीयमैन्द्रं पर्वं मंतिष्ठते ।

१. सामगानम् पृ० सं० १५ ।

२. अर्थं मन्त्रः सामवेदशाखान्तरे नस्ति ।

३. जैमिनीयगानम् पृ० १०१ ।

४. ” पृ० १८३ ।

ततः तृतीये सोमं पवमानं गायत्रीवृहतीत्रिष्टुबनुष्टुजगतीभिः क्रमेणैकादशभिः खण्डैः स्तुवन्ति । सर्वासु शाखासु पर्वण्यस्मिन्नेकादश खण्डा वर्तन्ते । कौथुमशाखायाम् इति गायत्री 'इति वृहती' इति विभागो गानग्रन्थे चकास्ति । नात्र सा शैली समाहता । ततश्च त्रिषु पर्वसु संगृहीतानां नानाच्छन्दस्कानां मन्त्राणां पट्टिकाधस्तात्संगृह्यते ।

पर्वनाम	जैमिनीयशाखा	कौथुमीशाखा		
आग्नेयं पर्व	खण्डाः	मन्त्राः	खण्डाः	मन्त्राः
गायत्री छन्दः	३	३४	३	३४
वृहती	३	२८	३	२८
१त्रिष्टुप्	२	१८	२	१८
अनुष्टुप्	२	१६	२	१६
उष्णिक्	२	१८	२	१८
अनुष्टुप्		१		न
त्रिष्टुप्		१		न
	३२	११६	३२	११४
ऐन्द्रं पर्व २गायत्री	१२	११८	१२	११८
वृहती	८	८०	८	८०
त्रिष्टुप्	३	२६	३	२६
अनुष्टुप्	३	२८	३	२८
जगती	१	११	१	११
पङ्क्तिः	२	१७ + १८	२	१८
मिश्राः	१	१०	१	१०
उष्णिक्	२	१७ + १८	२	१८
ककुप्	१	१०	१	१०
द्विपदा विराट्	२	१६	२	१६
एकपदा		१		१
अतिच्छन्दः	१	१०	१	१०
		३५२		३५२

१. अत्र जगतीत्रिपाद्विराट्गायत्री भवतः । प्राधान्येनान्ये त्रिष्टुभ इति त्रिष्टुभात्मना भेदसंगृहीतः ।
२. अत्रानुष्टुभेका तन्मध्यपतितन्यायेन संनिविष्टा ।
३. पूर्वं गायत्रीममुदायेऽप्येकानुष्टुभागता । तस्याः संकलनमत्र न कृतम् । संकलने २९ अनुष्टुभो भवन्ति ।
४. एका वृहती ।
५. एका विराट् ,
६. द्विपदाः, पदपङ्क्तयः, पिपीलिकामध्या त्रिपदा अनुष्टुप् ।

(४)

पवमानम्

गायत्री	४	४४	४	४४
बृहती	१	१२	१	१२
त्रिष्टुप्	२	२२	२	२२
अनुष्टुप्	१	६१	१	६
जगती	१	१२	१	१२
उष्णिक्ककुभौ	२	१६	२	१६
सतोबृहती		१		१
	११	११६	११	११९
तदेवं जैमिनीर्यक्संख्या—		अग्नेये ११६		११४
		ऐन्द्रे ३५२		३५२
		पवमाने ११६		११६
		५८७		५८५

ननु गायत्र्या अनन्तरमुष्णिक्ककुभनुष्टुभां निर्देशः छन्दःशास्त्रे वर्तते^१ । किमिति तं क्रममन्यथयित्वा बृहतीत्रिष्टुब्जगतीनां निर्देशः कृतः । अत्रोच्यते । सोमयागे प्रातः-सवनं गायत्रीच्छन्दो निर्वहति । तत्रैव सामान्यपि बहिष्पवमानाज्यस्तोत्रेषु भवन्ति । गायत्रीबृहतीत्रिष्टुभो माध्यन्दिनं सवनं दीपयन्ति । त्रीप्येतानि छन्दांसि माध्यन्दिनपवमानस्तोत्रम्, सगायत्रीका तिस्रो बृहत्यः चत्वारि पृष्ठस्तोत्राणि सम्पादयन्ति । तृतीये सवने गायत्री ककुबुष्णिगनुष्टुब्जगत्य आर्भवपवमाने स्तोत्रेऽपेक्षिताः । तथा चाम्नायते^३ “पञ्चछन्दः” । यज्ञायज्ञीयं बृहति सककुभायामिति स्थितिमवलम्ब्य क्रमः सम्पादितः । “य उस्त्रिया” इत्यन्तिमायां सतोबृहत्यां गानं नास्ति । ऊहगानेऽस्या गीतिवर्तते । एतावता प्रथमभागस्सम्यग्विवेचितः ।

एषां मन्त्राणां पाठभेदः, क्रमभेदः इत्यादयो विषयाः डा० रघुवीरप्रभृति श्रीपाद-सातवलेकरान्तैर्विमर्शकैः संगृहीत इति न तत्र लेखनव्यापरो वर्तते ।

गानविषये पाठभेदात्क्रमभेदाच्च कौथुमशाखाक्रमादवश्यं जैमिनीयशाखायां क्रमभेदो भवत्येव । कौथुमशाखायां प्रथमे आग्नेये पर्वण्यन्तिमौ मन्त्रौ न स्तः । ततस्तयोरुभयो-र्गानावसर एव तत्र नास्ति । जैमिनीयसंहितायामाम्नातत्वाद्बृहतीपङ्क्तित्रिष्टुब्जगत्यः भवन्ति । तदपि पट्टिकया प्रकाश्यते चित्तशुद्धेः ।

१. अष्टावनुष्टुभः एका बृहती ।

२. सप्त चतुरस्रराणि छन्दांसि गायत्र्युष्णिगनुष्टुब्जगतीपङ्क्तित्रिष्टुब्जगत्यः भवन्ति ।

३. षड्विंशब्राह्मणम् ।

जैमिनिशाखा

आग्नेये पर्वणि १८२

ऐन्द्रे पर्वणि

पवमाने पर्वणि

कौथुमीशाखा

१८०^१

यदपि द्व्यशीतितमपृष्ठे सप्तदशाष्टादशौ साममन्त्रौ सङ्गृहीतौ स्तः तल्लेखकप्रमादात्समागत इति भाति । तथाहि “ऋच्यध्यूढं साम गीयते” इति श्रुत्या या ऋक् यत्र पठिता तदुपरि तत्र गानं भवति । गानेन ऋगक्षरसंस्कारो भवति । संस्कृतो मन्त्रो देवतानां स्तोत्रसाधनं भवति । अत्र प्रकरणे “कया नः” इत्येकैव ऋक् पठिता । तत्र सामत्रयमुत्पन्नम् “द्वे वाचः सामनी तृतीयं महावामदेव्यम्” इति । तृतीयस्य कौथुमशाखायां वामदेव्यमिति व्यवहारः । कयानातः परं त्यमुवः ऋगाम्नाता संहितायाम् । तत्र कस्त्वा, अभी षु, इति मन्त्रद्वयं नाम्ना-तम् । तृतीये भागे चतुर्थे खण्डे कयानः इत्यनया सह तौ मन्त्रौ पठितौ येन त्रयाणामेषां मैत्रा-वरुणपृष्ठस्तोत्रे विनियोगः स्मृतः । अत्र लेखनं तु प्रामादिकमेव । प्रायः शिष्टाः स्मार्त-कर्मानुष्ठानकाले समुत्पन्नं वैगुण्यं परिहर्तुं शान्त्यर्थं वामदेव्यपाठं कुर्वन्ति तृचे । तदनु-सृत्य लेखकेन लिखितम् । भ्रान्त्यैतन्मुद्रितमिति सुधियो विभावयन्तु । अन्यथा तयोर्मन्त्रयोः स्तोभाधारत्वं वर्णनीयम्^२ ।

द्विनवतितमपृष्ठे इन्द्रमिद्गाथिनः इति ऋचि सामद्वयमुत्पन्नं जैमिनीयशाखायाम् । अन्यत्रत्वेकमेव साम । तत्र द्वितीयं सामोभयत्र समानम् । प्रथमं तु तलवकारशाखायामेव ।

शततमपृष्ठे ‘कदावसो’ ऋचि त्रीणि सामानि गायन्ति जैमिनीयाः । अन्ये सामद्वयम् । अन्तिमं सामातिरिच्यते ।

नवोत्तरद्विशततमपृष्ठे “तमु अभि” इत्यत्रोत्पन्नानां चतुर्णां गानानां “प्रहितोः संयोजने द्वे दैवोदासे द्वे” इति क्रमो जैमिनेः । कुथुमस्य दैवोदासे प्रहितो संयोजने इति क्रमः ।

सप्तचत्वारिंशदुत्तरशततमपृष्ठे “यस्ते मदः” इति मन्त्रे षट् सामानि । तेषां भासं सोमसाम प्रजापतेश्च महोरयिष्ठीयम्, मादिलम्, सोम प्रजापतेश्च सहोरयिष्ठीयमिति क्रमः । कौथुमराणायनीयशाखयोः तृतीयादन्तरं पञ्चमचतुर्थषष्ठानां क्रमः ।

पञ्चाशदुत्तरद्विशततमपृष्ठे “इन्द्रायेन्दो” मन्त्रः । तत्राष्टौ सामानि गीयन्ते । तत्रा-प्यस्ति क्रमभेदः । “पुनानः सोम” इति ऋचि समुत्पन्नानां^३ षोडशानां सामानां क्रमभेदः ।

१. यदौन्धनगर्यां सातवेलकरमहोदयेन संपादिते वेयगानग्रन्थे षडुत्तरत्रिंशततमपृष्ठे “अग्निपर्व १८१” इति लिखितं तद्गायत्रमन्तर्भाव्यं संकलितम् । स्वतन्त्रं तद्गानमाग्नेयात् ।
२. ये वर्णाः यानि पदानि वा ऋङ्मन्त्रे न सन्ति गानेषु परिदृश्यन्ते ते स्तोभाः । यथावा औहोवा, ईडा, इडा, हाउ, हाइ इत्येवमादि, प्रजापतेर्हृदयादीनि सामानि समग्राणि स्तोभाखानि ।
३. जै० गा० पृ० २७१ ।

(६)

“मृज्यमानः” इत्यत्र गीतीनामष्टानां क्रमभेदः, “अभिसोमासः” इत्यत्राम्नातानां साम-
मन्त्राणां क्रमभेदः, प्रतुद्रवेत्यत्र पञ्चानां साम्नाम्, तिस्रो वाचः=दशानां साम्नाम्, सुतासो
मधुमत्तमा इत्यत्र गीतानां साममन्त्राणामष्टानाम्, प्रो अयासीत्, अत्रोत्पन्नानां पञ्चानां
साम्नाम्, वृषामतीनामत्रोत्पन्नानां त्रयाणाम्, पवस्य मधुमत्तम इत्यत्र गीतानां पञ्चानां च
साममन्त्राणामस्ति क्रमभेद इति जानन्ति तच्छाखाध्यायिनः ।

सर्वासु शाखासु “अयाश्चा” इति मन्त्रे सामत्रयं निदिष्टम् । सर्वत्र समानमेतत् “अया-
श्चा हरिण्या पुनानो विश्वा द्वेषांसि तरति सयुग्वभिः सूरु न सयुग्वभिः” इत्यंशे एव ऋचो
गानद्वयम्, सम्पूर्णायामृचि समग्रं सामैकमिति ।

“तिस्रो वाचः” इत्यस्यामृचि शाखान्तरयोः प्रथमपाद एव नव सामानि पठितानि ।
तथा दशमं समग्रायामृचि । जैमिनीयशाखायामेकैकं साम समग्रायामृचि पठ्यते न त्वेकेदेशे ।
तत्र चान्तिमस्य गानस्य द्वितीयतृतीयचतुर्थपादानां या गीतिस्सैव सर्वत्र संयोजिता । यथा
वा यजुर्वेदे सानुषङ्गा मन्त्रा भवन्ति । तथा हि “चित्पतिस्त्वा पुनातु, वाक्पतिस्त्वा
पुनातु, देवोवः सवितोत्पुनातु, अच्छिद्रेण पवित्रेण वसोः सूर्यस्य रश्मिभिः”, इत्यस्मिन्मन्त्र-
ग्रामे चतुर्थस्यांशस्य अच्छिद्रेणेत्यस्य पूर्वाभ्यां मन्त्राभ्यामनुषङ्गः, यथावोपसन्मन्त्राणाम्,
या ते अग्नेऽयाशया, रजाशया, हराशया तनूर्वेषिष्ठा गह्वरेष्ठोमं वाचो अपावधी त्वेषं
वाचो अपावधी स्वाहा इत्यत्र प्रथमयोरयाशयारजाशयामन्त्रयोनिराकांक्षाकरणा-
र्थमन्तिमन्त्रांशस्य तनूर्वेषिष्ठादेरनुषङ्ग एवं प्रथमपादस्य निराकांक्षासंपादनायान्तिमसा-
मांशः तत्र तत्र योजितः । अन्ययोः शाखयोः प्रथमपाद एव सस्तोभकः पठितः पाठयन्ति
पठन्ति च । एषैव रीतिस्तरासु, “अस्य प्रेषा” । “परीतो षिञ्चता” इत्यादिषु ऋक्षु ।

साममन्त्रेषु पञ्च भक्तयो भवन्ति प्रस्तावः, उद्गीथः, प्रतिहारः, उपद्रवः, निधन-
मिति । सामवेदकोशेषु “॥” “।” एवं चिन्हं जागति । पूर्वं लक्ष्म भक्तिम्, द्वितीयं चिन्हं
पर्वं च बोधयति । कुयुमराणायनजैमिनिप्रवर्तितेषु साममन्त्रेषु प्रायः भक्तिविषये नातीव
भेदोऽवलोक्यते । प्रकृतग्रन्थे भक्तिसमाप्ती “।” एवं सामसमाप्ती “॥” इति वर्तते । सामगा
यत्र विरम्य विरम्य गायन्ति तत्र पर्वशब्दप्रयोगः । एकस्यां भक्ती बहूनि पर्वाणि स्युः । तदेत-
दस्मदीयोहगानभूमिकायां विवेचितम् । कौथुमशाखायां सर्वत्र पर्वान्ते “।” इति चिन्हम् ।
जैमिनीयशाखायां भक्त्यवान्तरपर्वं चिह्नं नोदृङ्क्षितम् । यत्र कुत्रापि प्रकृतग्रन्थे षट्, सप्त
वा “।” चिन्हं मन्त्रेष्युल्लिखितं तदधिकृत्य कालान्तरे प्रतिपादयिष्यामि ।

शाखान्तरीयाः प्रायः निधनभक्तिमुपद्रवेण सह गायन्ति । यथावा—होऽ २३४५
इषोऽ ६ “हाइ इति । अत्र हाइकारः निधनम् । ततः पूर्वं षोऽ ६ पर्यन्तमुपद्रवः । तत्र गीति-
विराममकृत्वा गायन्ति । प्रकृतग्रन्थे हाइकारो निधनगतः पृथगेव सन्निविष्टः प्रायः^२ । तथा

औऽ २३४५ इ ॥ डा ॥ इति । अत्र “डा” इत्येकमक्षरं निधनमन्येषाम् । जैमिनीयानां पुनः ओड्डा^१ एकं निधनपूर्वं । “त्वं” इतिपाठः संकर्षः “तुवम्” इति पाठो विकर्षो भवति अत्र परस्परं संकर्षविकर्षयोर्भेदो गानद्वये भवति । तदध्ययनैकवेद्यमिति प्रतिपादनकोटि

नारोहति । आग्नेयगानस्य दशमखण्डे प्रथमे साम्नि^{ख श} “स्पातिम्” इति वर्तते । यत्र पूर्वं पर्वं व्यञ्जनान्तं भवति तत्र निधनभक्तौ तस्य लोपः शाखान्तरपाठेषु । जैमिनिगाने व्यञ्जनलोपो नास्ति । सामतन्त्रे “बृणश्चरायां वाचि” इति सूत्रे पाठान्तरे टिप्पण्यां यानि लक्ष्याणि मया सङ्गृहीतानि परिभाषापाठस्थानि तानि तथैवात्र गानग्रन्थेष्वलोक्यन्ते । एतत्सर्वं स्वाभाविकं पाठभेदमवलोक्य तत्तच्छाखायां सर्वेषां भावानां प्रायो भिन्नता भवेदिति संहितोपनिषद्ब्राह्मणसाह—अनुदात्तमुदात्तमुदात्तं चानुदात्तमवृद्धं वृद्धं वृद्धं चावृद्धमकृष्टं च कृष्टं कृष्टं चाकृष्टमित्यैवं स्तोत्रीयतमं भवति । अथापि याज्ञिका यज्ञे युक्ता अनुदिशन्ति-उदात्तानुदात्तयोरुदात्तं सेवेत्, वृद्धावृद्धयोरवृद्धम्, कृष्टाकृष्टयोरकृष्टम्, एवं स्तोत्रीयतमं भवति^२ इति ।

कौथुमशाखायां परिभाषापाठस्य विवरणमकरवं समावेदोहगानसुमिकायाम् । साम्नः “स्वर एव स्वस्” भवति । तं स्वरं यो जानाति स समानानां श्रेष्ठो भवति । कृष्ट-प्रथम-द्वितीय-तृतीय-चतुर्थ-मन्द्रा-तिस्वाराः सप्त ते भवन्ति स्वराः । यदक्षरं येन स्वरेण गीयते तस्याक्षरस्योपरि स्वरसंकेतः कृतः कौथुमशाखाग्रन्थेषु । जैमिनिगानेषु सप्त स्वराविराजन्ते । परं तास्वरान् स्वाध्यायकालेऽङ्गुलिषु न प्रदर्शयन्ति जैमिनीयाः । कण्ठेनैव प्रतिपादयन्ति । वाराणसेयसंस्कृतविश्वविद्यालयः कदाचित्सर्ववेदशाखागोष्ठीं समपादयत् । तत्र जैमिनीयाः प्रत्यक्षीकृताः । यथा माध्यन्दिनशाखाध्यायिनः हस्तेन स्वाध्यायस्वरानुदात्तानुदात्तस्वरितान्प्रदर्शयन्ति तानेव स्वरान् तथैव काण्वशाखाध्यायिनो मद्रासुप्रान्तीयाः कण्ठघोषेणाभिव्यञ्जयन्ति । विशतिवर्षेभ्यः पूर्वं सामावेदे परिभाषापाठपरिचिता वैदिकवरेण्या अपि सप्तस्वराङ्कण्ठेनाभिव्यञ्जयामासुः । मुद्रितकोशप्राप्त्यनन्तरं सोऽध्वा विलयं गतः । ततश्च जैमिनीया अपि कण्ठपाठमकुर्वन् । सत्येवं परमार्थभूतेऽर्थे “The Kuthumas and Ranayanias use seven notes in music while the Jami-neyas use six only and others only five” इति वचनं नातीव शोभावहम् । इत्थं हि पुष्पसूत्रम्—

एतैर्भावैस्तु गायन्ति सर्वाः शाखाः पृथक् पृथक् ।

पञ्चस्वेव तु गायन्ति भूयिष्ठानि स्वरेषु ते ।

सामानि षट्सु चान्यानि सप्तसु द्वे तु कौथुमाः ॥ इति

एषां सूत्राणामथमभिप्रायः—बृद्धाबृद्धादिभावैः सर्वशाखागानानि निष्पन्नानि । प्रायः सप्तसु स्वरेषु पञ्चभिरेव स्वरैर्बहून्साममन्त्रान्पठन्ति । षड्भिः स्वरैरलङ्कृताः केचन मन्त्राः । सप्तभिः स्वरैः मन्त्रद्वयं सामानन्ति कौथुमाः । सर्वेषां स्वराणां सप्तानां गाने प्रयोगः । ततश्च जैमिनिगानेऽपि सप्त स्वरा भवन्ति । प्रामाणिकैरध्येतृभिश्च पुरा प्रतिपादितम् ।

प्रकृतगानग्रन्थे स्वरव्यञ्जने वर्णानामुपरि निर्दिष्टे व्यञ्जनं स्वरबोधकम् । स्वरस्तु यावतां वर्णानामुपरि चिह्नं नास्ति तदवबोधयति । यथा 'त' इति अत्र ह्रस्वेनाकारेणैकस्य वर्णस्य त् स्वरौ भवति । 'टा'^२ अत्र पूर्वस्मिन्वर्णे स्वरसङ्केतो नास्ति । ततः द्वौ वर्णौ ट् स्वरेण भवतः । ति^३ इति त्रयाणाम्, ती^४ चतुर्णाम्, टु^५ पञ्चानाम्, तू^६ षण्णाम्, 'तृ'^७ सप्तानाम्, 'तृ'^८ अष्टानाम्, 'तृ'^९ नवानाम्, 'श्ल'^{१०} दशानाम्, 'ते'^{११} एकादशानाम्, तै^{१२} द्वादशानाम्, षौ^{१३} चतुर्दशानां वर्णानां बोधकाः । दीर्घादयो अचो भवन्ति । व्यञ्जनैः ऋष्टप्रथमादयो निर्दिष्टाः । तदेतत्सर्वमारण्यकगानभूमिकायां विशदीकरिष्यते । यत्र ५६५ एवं स्वरास्त्रिदिशन्ति कौथुमाः तत्राक्षरस्योपरि "त्र" वर्तते ।

ष प्ला

प्ला इत्यस्य प्लवनमर्थः—यथा वा—ओऽ २३४५इ-डा । तस्य निर्देशः ओइडा । इति । एतत्सर्वं द्वयोः शाखयोस्तुलनायां स्वयमेव बोद्धुं शक्यते ।

प्रायो ब्राह्मणग्रन्थेषु रथन्तरं बृहत्, वामदेव्यम्, वारवन्तीयम्, यज्ञायज्ञीयम् इत्येवमादीनि पदानि पदे पदे विराजन्ते । एतत्सर्वं स्वरैर्निष्पन्नं सामाभिधत्ते । साम्नामेताः संज्ञाः । कौथुमशाखायां जैमिनिशाखायां च प्रायः संज्ञा समा वर्तते । यत्र च भिन्ना संज्ञा तां उट्टुङ्ग्यामि । भारद्वाजस्य लोम इति संज्ञा कौथुमशाखायां साम्नः । अत्र पुनः "दीर्घम्"^{१४} इति । तदेतदाह ताण्ड्यमहाब्राह्मणम्^{१५} "भरद्वाजस्य लोम भवति" दीर्घमित्याहुरायुर्वै दीर्घं दीर्घमायुषोऽवर्ष्ये इति ।

पृ.	मं. जैमिनिसंज्ञा	कौथुमसंज्ञा
१	२ बर्हिषीयम्	बर्हिष्यम्
२	५ वैश्वमनसं चादित्यसास	बृहद्भारद्वाजं बृहदाग्नेयम्
३	११ संवर्गः	सांवर्गः
६	१६ सूत्रस्य च	सुमित्रस्य
७	३ इनाभाग इनौष्टे	इनाभावनौष्टीये

१. पृ० १, १ ।	२. पृ० १, १ ।	३. पृ० १, ३ ।	४. पृ० ४, ५ ।
५. पृ० ५, १२ ।	६. पृ० ५, १५ ।	७. पृ० ७२, २ ।	८. पृ० ७८, २९ ।
९. पृ० ७३, २ ।	१०. पृ० ५६, १९ ।	११. पृ० २१, ४ ।	१२. पृ० २५, १६ ।
१३. पृ०	१४. पृ० ६७, २० ।		
१५. जै० गा० पृ० ३५१,			

९	११ अग्नेश्च वारवन्तीयम्	इन्द्रस्य वारवन्तीयम्
	१२ और्वस्य वैधारेः साय	और्वस्य वैधार यस्य
	१४ अत्रेश्चासङ्गम्	अत्रेश्चासङ्गः
१२	६ अग्नेश्च राक्षोघ्ने	अग्नेश्च राक्षोघ्ने
१४	१२ वसुरोचिष सौर्यवर्चसस्य	कावेन सह वसुरोचिषो निर्देशः सूर्य- वर्चसः सामनी
१५	१ इति गायत्रमिति पदं तृतीयखण्डान्ते भवेत् ।	
	३ श्रुष्टीगवम्	इनौष्टीगवम्
	४ अग्नेश्च यज्ञायज्ञीयम्	वैश्वानरस्य यज्ञायज्ञीयम्
१६	७ महाकार्तवेशम्	कार्तवेशम्
२१	३ गीतमस्य मनाथ्ये	गीतमस्यमनाज्ये
२२	५ दैवोराजं च	दैवराजं च
	६ गाधिनः	गाधिनः
२३	१० कार्णं श्रवसं च	कार्णश्रवसम्
२६	२ ब्राह्मणस्पत्यं च	नास्ति
	३ वसिष्ठस्य वीकम्	वसिष्ठस्य वीङ्कम्
	४ विस्पदं च	विस्पदं सश्चाङ्गिरसस्य साम
२७	५ ऐतवृद्धं च	ऐतवाध्रद्यं च
	७ इन्द्राग्न्योर्वा प्रजापतेव'	नास्ति । वसिष्ठस्येत्यधिकं पदम्
२९	२ ऋतुसामनी	ऋतुषामनी
३०	५ अग्नेश्चाग्नेयम्	अग्नेश्चार्षेयम्
३३	१५ मरायराशिनी	मरायराशिने
३५	२ वासोकम्	वासोकनम्
३६	७ धृताचेराङ्गिरसस्य सामनी	साम
३७	९ भरद्वाजस्य प्रासाहम्	राक्षोघ्नम्
३८	४ कौमुदम्	यामम्
३९	६ "	कौमुदम्
४१	१३ कश्यपस्य सयोनि	कश्यपस्य स्वयोनि
४२	२ ऐषं चारूढवद्वाङ्गिरसम्	ऐषमिति नास्ति
४३	६ मानवराक्ष्योघ्नयोः स्थानभेदः	कौयुमशाखायाम्
४७	१५ राक्षोघ्नवार्कजम्भयोः स्थानभेदः	कौयुमशाखायाम्
	१७ बृहदाग्नेयम्	बृहदाग्नेयीयम्

(द)

५०	१५ अग्नेश्च श्रेष्ठथम्	नास्ति
५१	१६ आदित्यस्य रुचि रोचनं वा	"
५४	१० वसो वार्षोः	दावसोर्वा
	१४ शाय्यातानि	शार्यातानि
५६	२० गौरिवीतम्	गौरीवितम्
	२१ गौराणि	गाराणि
५८	१.२,३ सोपर्णाणि त्रीणि	ऐडं, स्वारं, विलम्बसोपर्णम्
	५ ऐन्द्राग्नेवा	नास्ति
६०	१४-१८ क्रमभेदः	अन्यः क्रमः
६१	१६-१८ भरद्वाजस्य दारसृन्ति	भारद्वाजस्यादारसृत्
	१९ ऐधमवाहानि त्रीणि	ऐधमवाहानि त्रीण्यैधमहाराणि वा
६२	२२ अहेः पैण्वस्य साम } अहिहनो वा पैत्वस्य }	अहेः पैड्वस्य सामाहेधमो वा पैड्वस्य पैत्वस्य वा
६४	९ उषतश्च साम	औषसं च
६५	१० न	दक्षणिधनं वैनयोः पूर्वम्
	१२ भारद्वाजानि त्रीणि	भारद्वाजानि त्रीणि, आर्षभानि } वा सैन्धुक्षितानि वा }
६६	१५ शौक्तसामनी द्वे	शक्त्यसामनी द्वे
६६	१७ वार्षाहरे द्वे	वार्षधरे द्वे
"	१९ कुत्सस्य प्रतोदो द्वौ	कुत्सस्य प्रस्तोको द्वौ
६८	१ सौश्रवसे च	औपगवे द्वे सौश्रवसेवा'
६९	६ पौष्णे द्वे	पौषे द्वे
७०	१० न	सहोरयिष्ठीये वा
"	१३ न	सिन्धुषाम वा
	१४ वाजदावयं च	रेवत्यश्च वाजदावयो वा
७१	१५ सोमापौष्णं च	सोमापौषं वा गोअश्वीयं वा
७३	३ न	ओकोनिधनं वैषां तृतीयम्
"	४ शौक्तानि त्रीणि	शक्त्यसामनी द्वे
७३	७ गौरवीतानि त्रीणि	गौरीविते द्वे ^२
७४	१२ सौमित्रे द्वे दैवोदासं } तृतीयं श्रौतकक्षाणि वा }	गौरीविते द्वे श्रौतकक्षं तृतीयम्
७५	१५ वैष्णवानि त्रीणि इहवद्वा दैवो- } दासं तृतीयमीर्ष्वसघ्नानि वा }	सौमित्रे द्वे इहवद्दैवोदासं तृतीयम्

(५)

७६	१८ औदले द्वे वैणवे द्वे वैणवे औदले इति वा	रेणवे द्वे वैणवे वा ^१
७७	२२ दैवोदासानि त्रीणि आषंभानि वा यदि वा वाध्यंश्वानि	आषंभानि त्रीणि संन्धु क्षितानि
७७	२५ पाञ्चवादे वा	पाञ्चवाजे वा दशवाजे वा
७८	२७ पौर्वतीथानि वा	पौर्वतिथानि वा पौर्वतिथानि वा
७९	१ कौश्वम् सौपर्णं वा ४ प्रथमेधानि..... तृतीयम्	कौश्वम्, प्राजापत्यम् क्राम्राणि त्रीणि दमनानि वा
८१	११ धुरःशाम्ये	धुरोः सामनी
८३	२२ वयश्वम्	अश्विनोश्च साम
७४	२४ न	सोमसाम
८६	७ सोमित्रम्	पौषम्
८७	६ वैश्वामित्रे च ११ शौनश्शेषं च	इन्द्रस्य सोवर्ते द्वे संवर्तस्य वाङ्गिरसस्य शौनश्शेषं च च्यावनं वा
८६	७ अरुणस्य च वैददश्वेः	आरुणस्य च वैतहव्यस्य साम सोभरं वा
६१	२ इन्द्रस्य वा	न
६२	५ यमस्यार्कौ द्वौ ^२ ६ इन्द्रस्याभयम्	यमस्यार्कः इन्द्रस्य वा इन्द्रस्याभयंकरम्
६३	१० त्वाष्ट्री सामनी द्वे	त्वाष्ट्रीसाम च पौष्णं च
६४	१ न ३ न	तारणं वा कोत्सं वा
६५	७ ऐडम्	पौषम्
९७	१, २ कोत्सं चैषं च ३ बाहुंदुक्थं च ४ वरुणसाम	कोत्से च भारद्वाजं च कोत्सम्
६६	२ आप्सुरसं वा ५ प्रहितोर्वा संयोजने	आप्सरसं वा न
१००	७ कौत्सानि चत्वारि	कौत्सानि त्रीणि
१०१	१२ सोमसाम च	ऋक्संहितं साम नास्ति । तत्स्थाने एवाहि ऋचयामही यवं वर्तते
१०३	५ सन्नते द्वे श्यैत्यम्	सान्नते द्वे श्यैत्यम्

१. विशेष्यस्यार्कज्ञादस्य पुल्लिङ्गत्वात् द्वाविति पदं तल्लिङ्गमिति ।

२. आषे० ब्रा० २.५.५

(न)

१०६	१७ न	क्षुत्लाककालेयं वंषां चतुर्थं महाकालेय- मुत्तमम् सर्वाणि चैवकालेयानि
१०८	२५ शुल्कः	शौल्कम्
११०	३१ न	दैवातिथं च
१११	२ न	पौरुह-मनम्
११४	१२ साध्राणि त्रीणि	इन्द्रस्य यक्षसी द्वे साध्रं वैनयोस्तत्तरं साध्रं चैव
११५	१७ योक्तसृजमिन्द्रस्येन्द्रियं वा १८ न	योक्तःसृचं वा यातसृचं वा वसिष्ठानि वा
११६	२१ न	आत्राणि वा
११७	२४ वत्सस्य काण्वस्य सामनी द्वे गौतमस्य वा मनाये	गोराङ्गिरसस्य सामनी द्वे गौतमस्य वा मनाज्ये
१२६	८ शोक्तानि त्रीणि शुक्लानि वा	शाक्राणि त्रीणि ^१
१३०	१२ गौतमस्य मनाय्यानि त्रीणि	इन्द्रस्य प्रियाणि त्रीणि वसिष्ठस्य वा
१३४	११ अनूपदे द्वे	वैश्वदेवे द्वे आनूपे वाध्र्यश्वे वा
१३८	५ गौतमे द्वे	गौरीविते द्वे
१३९	९ वसिष्ठस्य वाज्राणि त्रीणि वज्रस्य वाङ्गिरसस्य	वसिष्ठस्य पञ्चाणि त्रीणि पञ्चस्यवा वासिष्ठस्य सफस्र वा पाज्यूर्य
१४०	१२ सौबध्रवे	सौभरे
१४१	१५ सहस्रायु	सहस्रायुतीये
१४२	३ गात्सुमदं च	गात्सुमदं च
१४३	६ न ८ त्वष्टाय्याः	वाशं च त्वाष्ट्याः
१४४	१० अजीर्तं च	आजीर्तं च
१५१	९ सौमित्रे द्वे	सौमर्णे द्वे
१५३	१४ वैदश्वतम्	गौरीवितम्
१५३	१५ सौपर्णम्	वैदश्वतम्
१५६	१ क्षुरपवनी	क्षुरपविणी
१५६	३ सौमरश्वे	स्यौमरश्वे
१५७	५ बृहतो मारुतस्य	धृषतो मारुतस्य
१५९	११ सौर्यवर्चसस्य	सूर्यवर्चसः
१६०	१६ वासिष्ठम्	वैश्वदेवम्

१६३	५ द्युतानस्य मारुतस्य	धृषती मारुतस्य
१६४	८ गृत्समदस्य समीधौ द्वौ कश्यपस्य वानितो द्वौ }	गृत्समदस्य मदौ द्वौ गीतमस्या वानुतोदौ
१६५	११ सावित्र्यानि षट्	सावित्राणि षट्
१६७	१७ कुतिवारस्य च वैरूपस्य साम १८ वामदेव्यम्	कुतीपादस्य वैरूपस्य साम आमहीयवम्
१७१	११ ग्रत्सुमदस्य सूत्राणि चत्वारि वसिष्ठस्य वा प्रियाणि }	इन्द्रस्य प्रियाणि चत्वारि वसिष्ठस्य व गीतमं वैषां द्वितीयम्
	१५ वसिष्ठस्य वीङ्कानि चत्वारि इन्द्र- स्य वा प्रियाणि आकूपाराणि वा }	गृत्समदस्य वीङ्कानि चत्वारि वसिष्ठस्य वाकूपारं वैषां तृतीयम्
१७२	१६ तिरश्चेराङ्गिरसस्य सामनी द्वे देवानां वा देवपुरे }	तिरश्चाङ्गिरसस्य सामनी द्वे तैरश्चे वा
१७८	६ गीतमम्	भारद्वाजम्
१७७	११ मारुतं वैश्वामित्रं वाङ्गिरसानां वा साम मैधातिथं वा }	मारुतं च माधुच्छन्दसं वा
१६३	१ गायतं यामम्	यामम्
१६४	४ आभीशवे ६ आभीके	आभीके आभीशवे
१६६	१३ वैदन्वतम्	मरुतां च संवेशीयं सिन्धुषाम वा
२००	१ सेनुदे वा वामदेव्ये ३ अङ्गिरसां निवेष्टौ द्वौ	सौते वा स्रोगमते वा द्विहिकारं वा वामदेव्यं द्वितीयम् अंगिरसां चोत्सेधनिषेधौ
२०१	६ उषसश्च साम	पौषम्
२०२	७, ८ लौशं च यामं च ६ निवेष्टः	लौशं च यामं वा निषेधः
२०७	१५ हिकनिकविकानि	हिकविकनिकानि
२१७	७, ६ रेवच्च	प्रयस्वच्च
२१८	११ यामम्	प्रजतेश्च दीर्घायुष्यम्
२२१	५ सौयवसानि चत्वारि ९ काकुभं वा	सौयवसानि त्रीणि, मरुतां च धेनु सिन्धुषाम वा
२२६	८-१० श्योकानुश्योकानि त्रीणि	श्लोकानुश्लोकानि चत्वारि
२२७	११ वाचः साम १३ मरुतां साम १४ वैश्वामित्रम्	अनुश्लोकः वाचः साम मारुतं च माधुच्छन्दसं वा

२२६	१ धुरःशम्ये ४ विश्वामित्रस्य चार्दः	धुरोः शम्ये विश्वामित्रस्य चात्यदः
२३०	७ संतनीके ६ धनधर्मो	सांतनिके धनधर्मणी
२३१	१२ वैश्वामित्रम् १३ भारद्वाजम्	भारद्वाजम् ऐषम्
२३२	१ वाजसनी	वाजजित्
२३५	७ वार्तुतुरम्	ऐषम्
२३६	८ ऐषम् ६ यामं मारुतं च	याज्ञतुरम् एवयामरुतस्य साम
१४३	१२ आवहवीर्यं च १४ आजीकम्	आमहीयवम् आजिगम्
१४४	१६, २२ सांहितम् २० शकुनः	सांहितम् शकुलः
१४८	३५ मादिलम् ३७ प्रजापतेश्च सहोरयिष्ठीयम् सोमसाम वा	भासम् प्राजपत्यं चैवाध्यर्षेडं वा सोमसाम
२५१	४८ इन्द्रसाम	वैश्वदेवम्
२५२	५२ आश्वानि चत्वारि	शैशवानि चत्वारि
२५८	६ कुम्भ्यस्य	कौम्भ्यस्य
२६४	१०-११ भारद्वाजम्, वैश्वमित्रं च	वैश्वदेवे द्वे
२६६	२ वाशानि	वाशानि
२७१	३ आपदासम्	सोमसाम
२७२	५ उद्वत्	उद्वत्प्राजापत्यम्
२७३	८ सवासिनी द्वे	स्ववासिनी द्वे
२७४	१३ आयास्यम्	तिरश्चीनिघनमायास्यम्
२७८	२३ अङ्गिरसामधीवास परीवासौ	माण्डवे द्वे
२७९	२५ माण्डवे द्वे	आधीवासपरीवासौ
२८४	४० सोमसाम	अग्नेर्वैश्वानरस्य साम
२८७	५० विष्णोररणी	विष्णोरयम्णी वैष्णवे वा
२८९	५८ औक्ष्णोनियानानी	आग्नेयानि त्रीणि
२९०	६२ द्विरभ्यासं च सौषावं वसिष्ठस्य वा पिप्पलिः	ऐडमौक्ष्णोरन्ध्रम्

॥	६४ वैश्वदेवम्	इन्द्रसाम
२६१	६५ इन्द्रसाम	वैश्वदेवम्
	६६ वैश्वदेवम्	इन्द्रसाम
२६६	४ प्रथम्यजानस्याभिवर्तौ द्वौ	वृषीशानम्
३०४	२६ आश्वम्	अगस्त्यस्य यामिकम्, वैयश्वं वा
	२७ सोमसामनी	इन्द्रस्य वारवन्तीये द्वे सोमसामनी वा
३०६	३१ सोमसामानि चत्वारि	देणीविशाले द्वे, गौतमस्य तन्त्रातन्त्रे द्वे
३०७	३५ महतां व्रतोपोहः सम्पट्टा	अङ्गिरसां व्रतोपोहः सम्पा वा वसिष्ठस्य
		अगस्त्यस्य यामिकं वा
३०८	१ कुत्सस्याधिरथ्यानि	कुत्सस्याधिरथीयानि
३१८	१० गृत्समदस्य सूत्राणि	गृत्समदस्य सूक्तानि
३२२	२३ कौञ्चे द्वे शार्मदे वा	शार्मदे नास्ति
३२४	३३ औशनं वैरूपं वा	वैरूपं नृगश्य वा साम
३२६	४ वाजजितौ द्वौ	वाजजितौ द्वे
३२७	७ सामराजानि त्रीणि	आङ्गिरसानि त्रीणि
३२८	१० आङ्गिरसानि त्रीणि	सामराजानि त्रीणि
३२९	१३ औशनम्	वासिष्ठम्
॥	१५ विरूपस्य च तन्त्रे	लौशं तन्त्रम्
३३०	१७ भार्गवम्	लौशम्
॥	१९ दाशशीर्षे	दासशिरसी
३३१	२१ सैन्धुक्षितानि त्रीणि	यामानि त्रीणि
३३४	२६ वसिष्ठस्यापामीवे वायोर्वाभिऋन्दौ	इन्द्रस्यापामीवनी द्वे वायोर्वाभिऋन्द- उत्तरम्
	३१ गार्गाणि वा	शाङ्गाणि वा
३३५	३४ आदित्यस्यार्कपुष्पे	आदित्यस्य न.
३३७	३ वसिष्ठस्यानुपते	वसिष्ठस्यानुपदे
३४०	१६ कार्णश्रवसानि त्रीणि गोलोमानि वा	कार्णश्रवसानि त्रीणि
३४१	१६ वैश्वदेवे द्वे	राचः सामनी द्वे
३४२	२४ आग्नेयम् } २५ सोमसाम च }	राजापत्ये द्वे वैश्वदेवे वा
३४३	२६ सुज्ञाने द्वे	इन्द्रस्य सुज्ञाने द्वे
३४४	३० आतीषादीये द्वे	प्रजापतेरातीषादीये द्वे
३४५	३६ सोमस्येष्वासि त्रीणि	सोमस्य येषांसि त्रीणि
३४६	३९ औशनं वासिष्ठं वा	भारद्वाजम्

जैमिनीयसाम्यशावतादिका

पर्व	खण्डः	मन्त्रसङ्ख्या	गानसङ्ख्या	पृष्ठानि	
आग्नेयपर्वणि	प्रथमः	१३	१९	१-६	
	द्वितीयः	११	१५	७-१०	
	तृतीयः	१२	२१	११-१४	
	चतुर्थः	१५	२२	१५-२०	
	पञ्चमः	११	१६	२१-२५	
	षष्ठः	८	१०	२६-२८	
	सप्तमः	१०	१६	२९-३४	
	अष्टमः	७	९	३५-३७	
	नवमः	१०	१३	३८-४१	
	दशमः	६	७	४२-४३	
	एकादशः	११	१८	४४-४७	
	द्वादशः	१०	१६	४८-५१	
	ऐन्द्रपर्वणि तद्वपाठे	प्रथमः	१४	२३	५२-५७
		द्वितीयः	११	२२	५८-६२
तृतीयः		१२	२०	६३-६७	
चतुर्थः		११	१५	६८-७१	
पञ्चमः		११	३०	७२-७८	
षष्ठः		११	२४	७९-८४	
सप्तमः		१०	१२	८५-८७	
अष्टमः		९	११	८८-९०	
नवमः		९	१२	९१-९३	
दशमः		९	१०	९४-९६	
एकादशः		९	९	९७-९८	
द्वादशः		७	१२	९९-१०१	
ऐन्द्रपर्वणि बृहतीपाठे		प्रथमः	१९	३१	१०२-१०
		द्वितीयः	११	२५	१११-१७
	तृतीयः	१२	२५	११८-२६	
	चतुर्थः	१०	१७	१२७-३१	

	पञ्चमः	११	१६	१३२-३६
	षष्ठः	९	१६	१३७-४१
	सप्तमः	११	११	१४२-४४
	अष्टमः	१०	११	१४५-४८
ऐन्द्रपर्वणि असाविपाठे	प्रथमः	१८	१६	१४९-५५
	द्वितीयः	१०	१७	१५६-६१
	तृतीयः	१०	१८	१६२-६७
	चतुर्थः	१२	२८	१६८-७५
	पञ्चमः	८	११	१७६-७९
	षष्ठः	१०	१३	१८०-८३
ऐन्द्रपर्वणि ऐन्द्रपाठे	प्रथमः	१३	२४	१८४-९२
	द्वितीयः	१२	२१	१९३-९९
	तृतीयः	९	१०	२००-३
	चतुर्थः	९	२१	२०४-८
	पञ्चमः	१०	२८	२०९-१५
	षष्ठः	१०	१५	२१६-१९
	सप्तमः	९	१८	२२०-२४
	अष्टमः	९	१६	२२५-२८
	नवमः	१४	१७	२२९-३२
	दशमः	११	१६	२३३-३९
छन्दःपवमानपर्वणि	प्रथमः	४२	६९	२४०-५६
	द्वितीयः	८	१९	२५७-६१
	तृतीयः	११	१६	२६२-६५
	चतुर्थः	१४	२०	२६६-७०
	पञ्चमः	४६	७६	२७१-९४
	षष्ठः	१५	३५	२९५-३०७
	सप्तमः	९	२१	३०८-१५
	अष्टमः	१७	३३	३१६-२४
	नवमः	१८	३५	३२५-३६
	दशमः	१७	३९	३३७-४६
	एकादशः	१२	३५	३४७-५४

एतज्जैमिनीयं सामगानं 'छन्दः' 'आर्चिकम्' 'पूर्वाञ्चिकम्' इति वा ख्यातस्य 'पूर्वोग्रन्थस्य' वर्तते । एतस्मिन्-आग्नेयम्, ऐन्द्रम्, पावमानम् (छन्दःपवमानम्) इति त्रयो भागाः । तत्र आद्यन्तयोः पर्वणोः विशेषविभागो नास्ति । परं मध्यमे ऐन्द्रे पर्वणि चत्वारो भागाः । ते च तद्व-बृहती-असावि-ऐन्द्रपाठात्मना अत्रोप-लभ्यन्ते । तथा चैवं स्पष्टबोधः—

पर्व	खण्डाः	मन्त्रसंख्या	गानसङ्ख्या	पृष्ठानि
आग्नेयम्	१२	१२४	१८२	१-५१
ऐन्द्रम्—तद्वपाठः	१२	१२३	२००	५२-१०१
ऐन्द्रम्—बृहतीपाठः	८	९३	१५२	१०२-४८
ऐन्द्रम्—असाविपाठः	६	६८	१०६	१४९-८३
ऐन्द्रम्—ऐन्द्रपाठः	१०	१०६	१८६	१८४-२३९
छन्दः पवमानम्	११	२०९	३९८	२४०-३५४
सर्वयोगः	५९	७२३	१२२४	३५४



ॐ

श्रीगुरुभ्यो नमः

हरिः ॐ

सामाखिलं सकलवेदगुरोर्मुनीन्द्राद्
व्यासादवाप्य भुवि येन सहस्रशाखम् ।
व्यक्तं समस्तमपि सुन्दरगीतरागं
तं जैमिनिं तलवकारगुरुं नमामि ॥
तलवकारगुरुभ्यो नमः ।

जैमिन्याचार्याय नमः ॥

उज्जहारागमाम्भोधेर्यो धर्मामृतमञ्जसा ।
न्यायैर्निर्मन्थ्य भगवान् स प्रसीदतु जैमिनिः ॥

हरिः ॐ

हरिः ॐ

१/१ ॐ गोतमस्य पर्कः

त त श थ्यच् चा श टा श टा श
 ओ ग्रा इ । आया हि वा इ । ता या इ । ता या इ ।
 चा श चि टा श टा श क्रि च
 गृ णा नो ह व्य दा ता या इ । ता या इ । ना इ हो ता ।
 ट ट खा शि ख श
 सा त्सा इ बा औ हो वा । ही षी ॥ १ ॥

१/२ कश्यपस्य बर्हिषीयम्

अग्र आ या हि वी । तया इ गृ णा नो ह व्य दा ता या इ ।
 चा शि टा ता टा खा शि
 नि हो ता स त्सी ब र्हा इ षी । ब र्हा इ षा औ हो वा ।
 च ड्
 ब र्ही षी ॥ २ ॥

१/३ गौतमस्य चैव पर्कः

अ ग्र आ या हि वा इ त या इ । गृ णा नो ह व्य दा ता ये ।
 खि ण श ट ता ख स्हा शा
 नि हो ता सा त् । सा इ बा र्हा इ षो । हा इ ॥ ३ ॥

१/४ सौपर्णं च

त्व म ग्ने य ज्ञा ना श्च म ग्रा इ । य ज्ञा नां हो ता विश्वेषां
 ट ता क टि ता काच् का ट ख षु
 हा इ ताः । दे वा इ भा इ र्मा । नु षे ज ना औ हो बा ।
 ग्रा श
 हो इ डा ॥ ४ ॥

१/५ वैश्वमनसञ्चादित्यसाम वा

ती पा हू त चा शा
अ ग्निं हू तां । वृ णी म हा इ हो ता रां वी श्व वे द साम् ।
टि त का त त चा टी खण् प ष्टा
अ स्य या ज्ञा ओ औ हो वा । स्या सू क्र तु मि डा भा । ओ इ डा ॥५॥

१/६ श्रौतर्षाणि त्रीणि

ती टा खा शि ख शा च श क
अग्निर्वृत्रा । णा इ जा औ हो वा । घा न त् । द्र वि ण स्यु
कि टा हू त चा टी खण् प ष्टा
वि प न्य या ओ इ स मि डा रशू । क्राया हु त इ डा भा । ओ इ डा ॥६॥

खा श्र टा त टा त श
अ ग्री रौ हो वा हा इ वृ त्रा णि । जं घा ना दौ हो वा इ ।
पि ण हू टी ट् ख शि
द्र वि णा स्युः । ओ इ वा इ प न्य या स मा इ डा रशू औ हो वा ।

टि ख
क्र या हू ताः ॥ ७ ॥

त त क्यू खि श क किच्
ओ ग्रीः । वृ त्रा णि ज ङ्ग ना दौ हो औ हो वा । द्र वि ण स्यु
कि का खि शि चि श कि
वि प न्य या औ हो औ हो वा । स मि डा रशू क्र या औ हो
खि ष्ट ष्टा शा
औ हो बा हू तो । हा इ ॥ ८ ॥

१/७ औशनश्च

ति टा ता चा हु त
प्रेष्टं वाः । अ ता इ र्थीं स्तो षे मि त्र मि व प्रा याम् । अ ग्रा इ
भी त टा खण् श प ष्टा शा
राथा न्ना वा हा इ । दा यां । हा इ ॥ ९ ॥

१/८ शैरीषे च

ती त श टा ता ता श ता टा
 प्रे ष्टं व यो हा इ । अ ता इ र्थी । स्तु षा इ मि त्रा मि वा
 ख ण या श या टा प श ख ङ्ग शा
 प्रा यं । औ हो इ । अ ग्ने रा था न्ना वे । दा यां । हा इ ॥ १० ॥
 ति त श षी टे त
 प्रे ष्टं वो हा बु । अ ति था इं स्तु षे मि त्र मि व प्रा यां ।
 टीट् ख शि टि ख
 अ ग्रा इ रा था औ हो वा । न वे दी यां ॥ ११ ॥

१/६ इन्द्रस्य संवर्गवात्रघ्ने द्वे

ति चा थ इ त चा थूच्
 त्व न्नो या । ग्ने म होभिः पा हा इ वी श्वा । स्य आ रा ते
 का य टा क थ टि खण् पा ङ्ग
 रू ता द्वा इ षाः । मा त्स्या स्य इ डा भा । ओ इ डा ॥ १२ ॥
 त्व त श क टी त
 त्वा न्द्र न्नो अ ग्ने म हो भा इः । पा हि विश्वा औ हो स्या
 टा त किच् का य टा टा ख शि
 औ हो । अ रा ते रू ता द्वा इ षाः । म र्तो या औ हो वा ।
 ख
 स्स्या ॥ १३ ॥

१/१० साकमश्वस्य शौनश्शेषे सामनी द्वे

फा खि शी टे चा
 ए ह्यु षु ब्र वा णा इ ता इ । अ ग्र इ त्थे त रा गा इ राः ।
 टा च चा टा खण् श प ङ्ग शा
 ए भा इ र्व द्वा । स या हा इ । दो भो हा इ ॥ १४ ॥
 षि तू श ट्यु प श
 ए ह्यु षु ब्र वौ हो णा इ ता इ । अ ग्र इ त्थे त रा गी राः ।
 खि ण टा खण् श प ङ्ग श
 ए भि र्वा र्धा । स या हा इ । दो भो । हा इ ॥ १५ ॥

१/११ वत्सस्य काण्वस्य सामनी द्वे

ती च श का चा थ टि त श
आ ते व त्साः । मा नो य म त् प रा मा च्चि त्स धा स्था त् ।

भी त ङ्गु झी शा
अ ग्र इ त्वां का । म यो वा गा इ रो । हा इ ॥ १६ ॥

पी तू त श कि
आ ते व त्सो म नो य म दं या हा इ । प र मा च्चि त्स ध
दू क्च च श षि द्क् क्च चा
स्था द य्या हो इ या । अ ग्ने त्वां का म या अं या हो इ या ।

का टा खण् प ङ्गु
गि रा इ डा भा । ओ इडा ॥ १७ ॥

१/१२ अग्नेश्च वैश्वानरस्यार्षेयम्

तु ति चि थ टि ख ण
त्वा म ग्ने पुष्कारा द धो । आ थ र्वा ना इ र मा न्धा ता ।
ख ङ्गु ख णा ङ्गा ङ्गि शा
मूर्ध्नी वा इ श्वा । स्य वो वा घा तो । हा इ ॥ १८ ॥

१/१३ सूत्रस्य च वार्ध्वश्वेः साम

पी तू त श चि क च
अ ग्ने वि व स्व दा भ रो वा हा इ । अ स्म भ्य मू त या
श टी त टा त श च या टा टा त
इ म हा ओ वा हा ओ वा हा इ । दा इ वो हि या ओ वा हा
टा त श ट ख शि ताच्
ओ वा हा इ । सा इ ना औ हो वा । द शे ॥ १९ ॥

इति प्रथमः खण्डः ॥ १ ॥

२/१ अग्नेश्च संवर्गः

ती त श कि टि ख णा च य
 न म स्तौ हो ग्रा इ । ओ जा सा इ गृ णा न्ता इ दे । वा का
 टा टिट् ख शि खी
 ष्टा याः । अ मा इ रा मा औ हो वा । न्न म र्द या ॥ १ ॥

२/२ वैश्वमनसश्च

णाफू ख शु य टा ख ण
 दू तां वो वि श्व वे द सां । हा व्य वा हा म मा र्त्ता यं ।
 च टा त श चक ट ख ष्ट ष्टा श
 या जि ष्ट मृ ञ्ज से हा इ । गि रा औ हो वा । हो इ डा ॥ २ ॥

२/३ श्वा भाग श्रौष्टे च

ती टा टा षा टी
 उ प त्वा जा । म यो गि राः । ओ इ य यू र्दा ई दि श ती
 की टि टा चक ट त खि श ख
 र्हा वि ष्कृ ताः । ओ इ य यू र्वा यो रा नी । क या स्था इ रा न् ।
 था टाख्
 अ श्वा गा वाः ॥ ३ ॥

तु ति च श का टी ख ण
 उ प त्वा जा मा यो गि राः । दा इ दि शा ता इ र्हा वी ष्कर्त्ताः ।
 ती ती ट खा शि
 वा यो र ना हा इ का या । स्था इ रा औ हो वा ई डा ॥ ४ ॥

२/४ वैश्वामित्रं च

पि शू टा टाच् चा शा
 ऊ प त्वा ग्ने दि वे दि वा इ । दो षा वा स्ता र्द्धिया व य म् ।
 टा टाच् क टा खण् श प ष्टा
 न मो भा रा न्ता ए मा सा इ । ओ इ डा ॥ ५ ॥

२/५ अग्नेश्च जराबोधीये

ता टा टा चा चा श का टि टा
 जा रा । बो धा बो धा त द्वि वि ड्ढा इ । वि शे वा इशे य ज्ञो
 खा शि का की च
 या या औ हो वा । स्तो मं रु द्रा य दृ शी कां ॥ ६ ॥
 ती त च चि श टी ता
 ज रा बो धो वा । ता द्वि वि ड्ढा इ । वि शा इ वा इ शे ।
 थ श कि च य प फा खा ष्ठा
 या ज्ञि या या स्तो मां रु द्रा य दृ । शी को इ डा ॥ ७ ॥

२/६ मारुतं च

पि शु थ च शा क ख ण श
 प्रा ति त्या आ रु म ध्व रां । गो पी धा या प्रा हू या सा इ ।
 चा क टिच् का टः ख ष्ट ष्ठा श
 मा रु द्नी रा ग्रा या ग हा औ हो बा । हो इ डा ॥ ८ ॥

२/७ भार्गवे च

टा खा श टा खा श षा
 आ श्वा औ हो वा । ना त्वा औ हो वा । वा र व न्तं व न्द
 तु टा खा श षा तु
 ध्यै । आ ग्रा औ हो वा । न मो भि स्स आ ज न्तां । आ ध्व
 कि पा ष्ट श ष्ठा श
 रा णा मौ हो बा । हो इ डा ॥ ९ ॥

षा तू क वृ श
 अ श्व न्न त्वा वा र व न्तां । व न्द ध्या अ ग्नि न्न मो भा इः ।
 क थ चा खा ख ण श क ट ख
 सं ग्रा ज न्ता मा ध्व रा औ हो वा इ हो हा इ । औ हो या
 शि ख
 औ हो वा । णां ॥ १० ॥

२/८ अग्नेश्च वारवन्तीयम्

तू त श खि श क पा ण श
 अ श्व न्न त्वा बु हो हा इ । वा रा वा न्तं वं दा ध्यो हा इ ।
 पु खु ण श खि ण क था
 अ ग्रा इ न्न मा औ हो वा इ हो हा इ । उ हु वा भीः । स भ्रा जं
 पा खु ण श पि श छि श
 ता म ध्वा रा औ हो वा इ हो हा इ । उ हु वा णा मे हि या हा ।
 घ्रा श
 हो इडा ॥ ११ ॥

२/६ और्वस्य वैधारेः सामनी द्वे

तू त श ख श टा क टा टा
 औ र्व भृ ग्व दो हा इ । शो चिं । आ प्र वा ना व दा हु वा
 ची श टा टि चा श चा क च श
 इ हु व यो इ । अ ग्रां इं स मू स मु ओ । द्र वा सा सा बु
 टख्
 वा ॥ १२ ॥

तू ता कि च टा ता
 औ र्व भृ ग्व ञ्छु चि मे शु चीं । आ प्र वा ना व दा हु वा इ
 टि चि त टी त टा चा त ट ख
 हु वा इ हु वा ए । अ ग्रा इं सा मू स मू सा मू ए । द्रा वा
 शि च ट ख
 औ हो वा । सा सा मे ॥ १३ ॥


२/१० अत्रेश्वासंगम्

तै त श
 अ ग्नि मि न्धा नो म न सौ हो औ हो वा हा इ । धि यं
 ची टि त टा ता टीट खा शि
 स चे त मौ हो हा हो वा र्ति याः । अ ग्रा इ मा इ न्धा औ हो वा ।
 टि ख
 वि वा स्वा भीः ॥ १४ ॥

२/११ प्रजापतेश्च निधनकामं

फी शा का दृ च
 आदि त्प्र द्वा स्य रे त साः । ज्यो तिः प श्य न्ति वा सा रां ।
 ढि नि श कृ का पा ष्ट
 प रो या दि ध्य ता इ । दि वि हो इ हो औ हो औ हो वा हा
 श श
 बु वा ॥ १५ ॥

इति द्वितीयः खण्डः ॥ २ ॥



३/१ सैन्धुक्षितानि त्रीणि

उ त चा या च् का य ट ता त श
अग्निं वो वृ धा न्तां । आ ध्वा रा णां पु रू ता मौ हो वा हा इ ।
टा टा क प ष्ट ष्टा शा
आ च्छा ना प्त्रे । सा हो वा स्वा तो हा इ ॥ १ ॥

ति त षा ष्टेच्
अग्निं वा ए । वृ ध न्ता मध्व रा णां पु रू त म म च्छा
य टा त पि त्र ख श
हो इ ना प्त्रे । स ह स्वा ता इ । ई ति ॥ २ ॥

ति त श टा त पी य् प श
अग्निं वो हा इ । वृ धा न्तां । अ ध्व रा णां पुं रू ता मां ।
खी ण श क प च श का ट ख ष्ट
अ च्छा न प्त्रो हा इ । सा हो हा इ । स्व ता औ हो वा ।
ष्टा श
हो इ डा ॥ ३ ॥

३/२ अग्नेर्हरसी द्वे । इहवद्दामदेव्यं तृतीयम्

टा खा श था च क टि खा श
आग्ना उ वो वा । ति ग्मे न शो चा इ षा उ वो वा ।
टा खा श षा दू खा श टि
यां सा उ वो वा । वा इ श्वा नि या त्रा इ णा उ वो वा । अग्नि नो
कि चा
वं स ते र र्यीं ॥ ४ ॥

ती ख शा खि णा टा ख
ओ हा या ग्रीः । ता इ ग्मे ना शो चा इ षा । यं सा द्वा इ
शा खि णा टि टा ख शि ख श
श्वानी या त्रा इ णं । अग्नि नो वं सा ता औ हो वा । रा र्यीं ॥ ५ ॥

पी तू
अग्नि स्ति ग्मे न शो चि षा इ षा । यं स द्वि श्व न्य त्रि णां
ता दू ता प ष्टा शा
इ हा । अग्नि नो वं स ता इ हा । रा या इं हा इ ॥ ६ ॥

३/३ यामे द्वे

ह खि ण टी खी ण
 अ ग्रा इ डा म हं या सी । अ या आ दा इ व यु ज्ञा नं ।
 टी खि त्र
 इ ये थ वा हिं रा सा दां ॥ ७ ॥
 णा फी फि खा ख श णा फि
 आ ग्ने मृ डा मा हं या सी ओ हा ओं हा । आ या आ दे वा
 फि खा ख श टी खी त्र
 यु ज्ञे न मो हा ओ हा । इ या इ था ब हिं रा सा दां ॥ ८ ॥

३/४ अग्ने राक्षोऽग्ने द्वे

खी श ङ्गि की टि त
 अ ग्ने रा क्षा णो अं ह सः । प्र ति स्म दे व रि वा ताः ।
 टी ता टा खण् प ष्टा
 ता पा इ ष्टा इ रा । ज रो दा हा । ओ इ डा ॥ ९ ॥
 खी श ङ्गि ची ट त
 अ ग्ने यू क्ष्वा ही ये ता वा । अ श्वा सो दे वा सा धा वाः ।
 टि त क टा खण् प ष्टा
 आ रं वा हा न्ति आ शा वाः । ओ इ डा ॥ १० ॥

३/५ वैश्वमनसं च

खि शि च श चा श क य च शा
 नि त्वा हो इ न क्ष्या । वा इ श्वा ता इ । शु मं तं धा इ मा
 क ख ण ता त श चि प ष्टा ष्टा शा
 हे वा यं । सु वो हा इ । रा म ग्रा ओ वा हू तो । हा इ ॥ ११ ॥

३/६ अग्नेश्चार्षेयम्

तु ति टा टा च शा
 अ ग्नि र्मूर् धा दी वः क कू त् । पा तिः पा र्थि न्या अ यां ।
 टा टिच् क टा खण् श प ष्टा
 आ पां रा इ तां सी जि न्वा ता इ । ओ इ डा ॥ १२ ॥

३/७ सोमसाम च

ती टि त टा टी क थ
 इ मा मू षू । त्वा मा स्मा कां । सा नीं हो इ गा या हो त्रं न
 टा त टा टी कथ् टि ख्ण प ष्ठा
 व्यां सां । आ ग्ने हो इ दे वा होषु प्रा वो चाः । ओ इ डा ॥ १३ ॥

३/८ गौपवनं च

ती टा ख ण चा श
 त न्त्वा गो पा । वा नो गा इ राः । ज ना इ ष्ठा द ग्र
 टी ख णा प खी श खी णा
 यां गा इ राः । स पौ वा उ वो वा कौ वा उ वो वा । श्रुधी
 ष्ठी ष्ठा श
 ह वां । हो इ डा ॥ १४ ॥

३/९ सूर्यसामनी च

तू चा या ट चा था
 प यौं हो इ वा जा । प ता इः का वीः । आ ग्रि ह् व्या
 ट टी टिट् ख शि ता टाख्
 ना य क्र मी त् द धा द्रा त्ना औ हो वा । नि दा शु षे ॥ १५ ॥

ती त श टी ख ण क श
 उ दु त्य मो हा इ । जा त वे दा सं । दे वं व हन्ति
 की ख ण प णा श कि क पि ष्ठ
 के ता वाः । दा र्शो हा इ । वा इ श्वा या सू र्या मौ हो वा ।
 ष्ठा श
 ओ इ डा ॥ १६ ॥

३/१० कावं च

तीं टिट् ख शि की
 क वि म र्शी । उ पा स्तू हा औ हो वा । स त्य ध र्मा ण

चा चा ती टि खण् प ष्टा
मा ध्व रे । दे वा म मी । वा चा ता नां । ओ इ डा ॥ १७ ॥

३/११ वसुरोचिषसौर्यवर्चसस्य सामनी द्वे

शी ती टि ख शु
श न्नो दे वीः । आ भी ष्टा या इ श न्नो भु व । तू पी
ट ख शु टिट् ख शि ख प
ता या इ श य्यो र भि । स्त्रा वा न्तू ना औ हो वा । ऊ पा ॥ १८ ॥

ता प शी ष्ट न्दी श ता प
हु वा हो इ श न्नो दे वी र भिष्ट या इ । हु वा हो इ श न्नो
शी ष्ट न्दि श ता प शी ष्ट न्दि श
भु वा न्तु पी त या इ । हु वा हो इ श य्यो र भी स्त्र व न्तु नाः ।

ता ट ख शि ख श
हु वा हो या औ हो वा । ऊ पा ॥ १९ ॥

३/१२ गौराङ्गिरसस्य सामनी द्वे

खि ण टी खी
क स्या नू नां प रो णा सी । धि यो जि न्वा सि सा त्पा
ण श च थ टट् ख शि खा ष्ट
ता इ । गो षा ता या स्या ता औ हो वा । उ ब् गो राः ॥ २० ॥

क था टि चि त खी का फा
ओ हो वा इ हु वा इ हू वा ए । कस्य नू नां पा रो णा सी ।
क था टि चि त खी का
ओ हो वा इ हु वा इ हू वा ए । धि यो जि न्वा सी सा त्पा
फा श क था टि चि त
ता इ ओ हो वा इ हु वा इ हू वा ए । गो षा ता य स्य ता
खृ श त्र
गा इ राः ॥ २१ ॥

इति तृतीयः खण्डः ॥ ३ ॥

४/१ इति गायत्रं भरद्वाजस्यौपह्वौ द्वौ

ती त ता टि ख ळ त श च
य ज्ञा य ज्ञा । वो ग्रा या इ गि रा गि रा हा हा इ चा द
खा ण श टाच् का यू टा चा शा
क्षा सा इ । प्र प्रा व य म मृ तं जा त वे दा सां । प्रि यं मि त्रा
क की खू ष्ठा
न्ना शं सि षा मे हि या औ हो औ हो इ डा ॥ १ ॥

ती त ता का ख णा काच् क टा
य ज्ञा य ज्ञा । हो इ वो ग्रा या ए हि या । गि रा गीरा चा
च चा श थाच् चा क टा ख ण च
दा क्ष सा इ । प्र प्रा व य म मृ तं जा त वे दा सं । प्रि यं मि त्रा
की की खी ष्ठा
न्ना शं सो षा मे हि या औ हो इ डा ॥ २ ॥

४/२ श्रुष्टीगवं च

टी टी श ड
या ज्ञा या ज्ञा वो अ ग्रा या इ । गा इ रा गा इ रा चा
टी श टी च् क्र कि टा ख ण च य
द क्षा सा इ । प्र प्रा वा या म मृ तं जा त वे दा सं । प्रा यां
टि च य ट खाण् प ष्ठा
मा इ त्रा न्ना शां सा इ षां । ओ इ डा ॥ ३ ॥

४/३ अग्नेश्च यज्ञायजीयम्

णा णा फ ख ण श टा पा शा
य ज्ञा य ज्ञा वो ग्रा या इ । गा इ रा गिरा चा दा क्षा सा इ ।
टा चक् पू श चा श त त ष
प्र प्रा व यम मृ तं जा ता वा हं मा इ । दा सां । प्राय मित्र न्ना
कं का श ख
शां सि षा बु । वा ॥ ४ ॥

४/४ कार्तवेशं च

खी श झी च ची या ट
 पा हि नो आग्रा ए क या । पा ह्यु त द्वि ता इ या या ।
 टी चु क य ट श का टा त त
 पा ही गी र्भि स्ति सृ भि रू र्जा पा ता इ । पा ही चा तौ हो वा ।
 टि खण् श प झा
 सृ भि र्वा सा बु । ओ इडा ॥ ५ ॥

४/५ नार्मेधं च

षा तू त क टि पी श
 पा हि नो अग्र ए क या ए । पा हा उ ता द्वि ता इ या या ।
 टा खा णा कं टि खी ण
 पा हा इ गा इ र्भिः । ता इ सृ भि रू र्जा पा ता औ हो औ हो वा ।
 प चा श क टि खी ण प चा श
 पा हि हा इ । चा ता सृ भा औ हो औ हो वा । पा हि हा इ ।
 क टि खी ण प झी श
 चा ता सृ भा ओ हो औ हो वा । वा सा वे हि या हा ।
 झा श
 हो इ डा ॥ ६ ॥

४/६ महाकार्तवेशं च

कू ता प झी न्द श
 पा हि नो अग्र ए क या । पा ह्यु त द्वि ती या या । पा हि-
 बु खं ण श चा श ख शी
 गी र्भि स्ति सृ भि रू र्जा पा ता इ । पा हा इ । चा ता हा ओ वा ।
 ती टाख्
 सृ भि व सो ऊ पा ॥ ७ ॥

४/७ भरद्वाजस्य पृथ्वी द्वे

पि श्च कु चि कच्
 वृ ह झी र ग्ने र चिं भि र्हा बु । शु क्रा इ ण दे व शो चिषा

का य ट टा त श चा था च य टा टा त श
भ रा द्राजे हो वा हा इ । स मी धा नो या वी छि या हो वा हा इ ।

चा य ट टा त श का शा टा खण् प ष्टा
रे वा त्पा वा हो वा हा इ । का दी दि हि इ डा भा । ओ इ डा ॥ ८ ॥

षा वृ त कं चि कच् का य
वृ ह र ग्ने र चि भी रे । शु क्रा इ ण दे व शो ची षा भ रा द्वा
ट का चा था च य टा का च य ट
जे ओ वा । स मी धा नो या वी छि या ओ वा । रे वा त्पा वा

का का शा टा खण् प ष्टा
ओ वा । का दी दि हि इ डा भा । ओ इ डा ॥ ९ ॥

४/८ उरोराङ्गिरसस्य साम

पा श चि क चि खच्
त्व य्या ग्ने स्वा हु त हा वु । प्रि या सा स्स न्तु सू र यो
का य प णफ् फी ता त च य टा तच् क
य न्ता रो या ई म घ वा नो ज ना नां । ऊ र्वा न्द या हा न्ता
का टा खण् प ष्टा
गो ना मि डा भा । ओ इ डा ॥ १० ॥

४/९ गौतमस्य पौरुमुद्रे द्वे, पुरुमुद्वस्य वाङ्गिरसस्य देवानां वा

पि ते त श का
अ ग्ने ज रि त चि इ प ति रौ हो वा ए हि या हा वु । त पा नो
दा च चि का य टा टी श का ख ण
दे वा र क्ष सा अ प्रो षा इ वा न् । गा र्ह प ता इ र्मा हं या सी ।
चि क खि ष्ट त त श ष्टा शा ष्टा श
दि वा स्पा यौ वा उ वो वा हा हा इ । दु रो ण युः । हो इ डा ॥ ११ ॥

फू ता पा श्व
अ ग्ने ज रि ता र्वा इ प ती स्ता पा नो दे व र क्ष सः ।

टे त चा ची क
ता पा नो दे व र क्ष स अ प्रो षी वा न । ग हा प ता इ र्मा हं

ख ण ख ष्ट ता श च टा त
या सी । ओ हा ह हा इ । दी व स्पा यूः । ओ हा ह हा इ ।
का क ट
दु रो णा यूः । ओ हा ह हा इ । ओ इ डा ॥ १२ ॥

४/१० मण्डोर्जामदन्यस्य सामनी द्वे

ती त श क टा त टि त टि
अ ग्ने वि वा हा बु । स्वा दु षा सा आ इ त्रां हा इ रा धो
त टा ख ण च य टा चा थाच् का य ट
हा अ मा र्ता यं । आ दा शु षे जा ता वे दो व हा तू वां । अ
दु ता चक् टट् ख शि ता टाख्
द्या हो इ दा इ वं । उ षा बू धा औ हो वा । हु वे वा सूः ॥ १३ ॥
तू त कु
अ ग्ने वि व स्व दु षा साः । चि त्रं रा धो अ मा र्ति य
कि य टा चा थाच् का य ट टि ता
मा दा शु षे । जा ता वे दो व हा तू वां । अ द्या दा इ वं ।
चक् ट्ट ख शि ता टाख्
उ षा बू धा औ हो वा । वि दा वा सू ॥ १४ ॥

४/११ भरद्वाजस्य गाथम्

पा शी चि क्च् का य ट का
त्व न्ना श्चि त्र ऊ त्या । व सो रा धां सि चो दा या आ स्या
ख ण श चा क्च् का या ट का ख ण ता
रा या इ । त्वा मा ग्ने र था इ रा सी वी दा गा धं । तु चो
त श च्क् ट ख ष्ट ष्टा श
हा इ । तु ना औ हो वा । हो इ डा ॥ १५ ॥

४/१२ गौतमे द्वे

धी तु श चि क
हा बु त्व मि त्स प्र था य सि हा बु । आ ग्ने त्रा ता रू रू

कि पा ष्टा न्द श चि का का पी
ताः क वा इ र्हा हा इ । त्वां वि प्रा स स्सा मि धा ना दी दि वा
ष्ठ न्द श पी इष्ट् तूच् क प प्ला प्ला शा
हा हा इ । आ वि वा सा हा हा न्ती वो बा धा सो हा इ ॥१६॥

ति चा चि क ख ण चि क
त न्त्वा मे । ई त्सा प्र था या सो या सी । आ ग्ने त्रा ता
क चा क खा ण चि का का चि
रृ ताः का वा इः का वीः । त्वां वि प्रा स स्सा मि धा न दी दी
क ख णा का टा तूच् टा खण् प
वो दा इ वाः । आ वि वा सा हा न्ती वे धा साः । ओ इ
प्ला
डा ॥ १७ ॥

४/१३ अग्नेरायुः

षा तृ खा श तूच् का य ट त
आ नो अ ग्ने व यो वृ ध मे र या इं । पा व का शां सा यां ।
चा चा चा था या टा द्व त श
रा स्वा च ना उ पा मा ते पू रू स्पृ हां । सु ना इ ता इ सू हा इ ।
चा क पा ष्टा श ष्टा श
य शा स्ता रा मौ हो बा । हो इ डा ॥ १८ ॥

४/१४ अग्नेर्हरसी द्वे

खी श ङि टा टाच् चा श
यो वि श्वा दा या ते वा सू । हां ता मा न्द्रो ज ना नां ।
टा टा च शू टा टाच् क प
मा धो र्ना पा त्रा प्र थ मा न्य स्मै । प्रा स्तो मा या न्तू वो बा
ष्ठा श शा
ग्ना यो । हा इ ॥ १९ ॥

वि तू श टा टाच्
यो वि श्वा द य ते व सु हा बु । हो ता म न्द्रो ज ना ना

कच् का टाच् कृ का
 मो वा ओ वा । मा धो र्ना पा त्रा प्र थ मा न्य स्मा ओ वा ओ वा
 टा ट्च् क प ष्टु ष्टा शा
 प्रा स्तो मा या न्तू वो बा ग्रा यो । हा इ ॥ २० ॥

४/१५ दैर्घश्रवसे द्वे

ते त टाच् क
 यो वि श्वा द य ते व स्वो हा ओ हा ए । हो ता म न्द्रो
 कि टा त ट खा खा ता का का
 ज ना ना मो हा ओ हा ए म धो र्ना पा । त्रा प्रा था मा न्ना
 चा क ट त ट खा खा ताच् क प ष्टु ष्टा
 या स्मा ओ हा ओ हा ए । प्रा स्तो मा या न्तू वो बा ग्रा यो ।
 शा
 हा इ ॥ २१ ॥

तू त
 यो वि श्वा द य ते व सू ए । हो ता म न्द्रो ज ना ना
 चृ कच् का तत् चृ कच् का तत्
 मा धो र्ना पौ वा । त्रा प्र थ मा न्य स्मै प्रा स्तो मा यौ वा ।
 चा टि खण् प ष्टु
 त्व ग्रा य इ डा भा । ओ इ डा ॥ २२ ॥

इति चतुर्थः खण्डः ॥ ४ ॥

५/१ अग्नेराग्नेये द्वे

ए ना वो अ ग्नि न्ना ओ म सा । ऊ र्जो न पा ता मा हु वे ।
चा शि च चा ट मि चा य ट च
प्रा य श्चे ति ष्टा मा र तिं सू अ ध्वा रां । वि श्वा स्या दू । ता मा
चा टि खण् प ष्ठा
मृ त मि डा भा । ओ इ डा ॥ १ ॥

ए ना वो अ ग्नि न्न म न सा हा बु । ऊ र्जो न पा ता मा
टा त श चू चा ट मि त श
हु वे हा बु । प्रा य श्चे ति ष्टा मा र तिं सू अ ध्वा रां हा बु ।
चा य ट त श च चा टा खण् प ष्ठा
वि श्वा स्या दू हा बु । ता मा मृ त मो डा भा । ओ इ डा ॥ २ ॥

५/२ गौतमस्य मनाथ्ये द्वे

ए ना वो अ ग्नि मे न म सा । ऊ र्जो न पा ता मा हु वे
ट त चि चा काच् का य ट चा य ट
प्रा यां चा इ ती ष्ट मा र तीं सू आ ध्वा रां । वि श्वा स्या दू ।
च चा टि खण् प ष्ठा
ता मा मृ त मि डा भा । ओ इ डा ॥ ३ ॥

ए ना वो अ ग्नि न्न म सो र्जो न पो वा । ता मा हु वे प्रा यां ।
चि का ट त थ श टी त च चा
चा इ ती ष्ट मा रा तीं । स्वा ध्वा रं वि श्व स्या दू । ता मा मृ त
टि खण् प ष्ठा
मि डा भा । ओ इ डा ॥ ४ ॥

५/३ दैवो राजञ्च

फी शि का का काच् क टा त श
 शे षे व ना इ षु मा तृ षु । सा न्त्वा मा र्ता सा इ न्धा ता इ ।
 किच् चा का टी ख ण कि च श
 अ त न्द्रो ह व्यं व हा सा इ ह वी ष्का र्ताः । आ दि हे वा इ षू
 टि खण् श प ष्ठा
 रा जा सा इ । ओ इ डा ॥ ५ ॥

५/४ गाधिनश्च कौशिकस्य साम

तृ न कि टाच्
 अ द शि गा तु वि त्त मा ण । य स्मि न्ना ता न्या द धु
 कि य टा त त श चा ष्ठा चा च क
 रू पो षू जा हा हा इ । ता मा र्था स्या वा र्धा ना म ग्ना इ न्न
 इ त त्रि टी खण् प ष्ठा
 क्षा हा हा न्तु नो गि र इ डा भा । ओ इ डा ॥ ६ ॥

५/५ बार्हदुकथे द्वे

ती श खि णा क काच्
 अ ग्नि रु कथा इ । पु रो हा इ ताः । आ वा णो बा हिं रा
 खी ण श षी यू टा श टि
 ध्वा रा इ ऋ चा या मि म रु तो ब्र ह्मा णा स्पा ता इ । दा इ वं
 टाच् क प छि शा
 आ वो वा रो बा णा यां । हा इ ॥ ७ ॥

तृ त त श खु शि
 अ ग्नि रु कथा बु हो हो हा इ । पु रौ वा उ वो वा हि ताः ।
 क का कि खि शी टा त
 आ वा णो ब हिं रौ वा उ वो वा ध्व रा इ । ऋ चौ हो या मि
 यू टा श टि टाच् क प छि
 म रु तो ब्र ह्मा णा स्पा ता इ । दा इ वं आ वो वा रो बा णा यां ।
 शा
 हा इ ॥ ८ ॥

५/६ पौरुमीहं च

कि खा ण फ ष्ट कि चा था
 अ ग्नि मी डी ह्वा औ हो वा । अ व से गा था भि इशी रा
 का ट ता पा ङ ता
 शो चा इ षां । अ ग्नि रा या इ पु रु मा इ ष । श्रु त न्न रो ग्नि
 हू त पी त्र ता ट्खू
 स्सू दी । त या इ च्छा दाः । द क्षा या ॥ ९ ॥

५/७ काष्णश्रवसञ्च

ता प शृ क कु
 श्रु धी श्रु धी श्रुत् क णं व हि भा इः । दे वै र ग्ने सा या
 टा ता क पी हू त क टा त
 वा भीः । आ सो द तु व हिं षि मि त्तो अ र्या मा । प्रा त र्या वा ।
 ट खा शि त ता ख
 भा इ रा औ हो वा । ग ध्व रा या ॥ १० ॥

५/८ दैवोदासञ्च

ष तू क कि
 प्र दै वो दा सो अ ग्नीः । दे व इ न्द्रो न म ज्म ना अ नु
 हू कच् चि चा शि मि त का
 मा ता रं पृ थि वीं वि वा वृ ता इ । त स्थौ ना का । स्या श
 टी खण् प ष्टा
 र्म णि इ डा भा । ओ इ डा ॥ ११ ॥

५/९ सौक्रतवञ्च

तु च का य टा चा यी
 अ ध ज्मा ओ वा । आ ध वा दा इ वाः । वृ हा तो रो चा ना
 टा कि ता त चि था च या
 दा धी । आ यौ हो औ हो वा । वा र्ध स्वा त न्वा गा इ रा

टा की ति त फ ति
म मा । आ जा ता सौ हो औ हो वा । हा हा उ वा । क्र तो
खी
पृ णा ॥ १२ ॥

५/१० काण्वे द्वे

फी शा का क टा कि ख ण
का य मा नो व ना तु वा । य न्मा तु रा जा ग न्ना पाः ।
ती त श टि त श टा ख ण टि
न त त्त या ग्ना इ । प्र मृ षे हा इ नि वा र्त्त नं । य दू रा इ
ता का चक् ट ख ष्ट श श
सा न् । इ हा भु वा औ हो वा । हो इ डा ॥ १३ ॥

ति की ख ना खि शु
ए का या मा नो व ना तू वा मो इ तू वा । मु हु वा हा इ ।
ट तच् का टा कि ख शङ् ख शु ट त
औ हो इ य न्मा तु रा जा ग न्ना पा पा उ हु वा हा इ । औ हो
श का टा टी टी ख शङ्
इ न त त्त या ग्ना ई प्र मृ षा इ नि वा र्त्त ना न्ता ना मु हु वा
शू ट त रा का ट कि ख शङ् ख शू
हा इ । औ हो इ य दू रे सा नी हा भू वा भु वा उ हु वा हा इ ।
ट तट् ख शि ख श
औ हो या औ हो वा । ऊ पा ॥ १४ ॥

५/११ मानवे द्वे

ती श खि ण श कु य
नि त्वा म ग्ना इ । म लु दा धा इ । ज्यो ति र्ज ना या शा
टा श क श की कि टा ख णा च
श्वा ता इ । दी दा इ थ क णा ऋ त जा त ऊ क्षा इ ताः । य न्न
का टाट् खा शि ख ष्टा
मा स्या न्ता इ कू औ हो वा । ष्टा याः ॥ १५ ॥

हो वा इ नि त्वा मग्ने म नु र्द धे हौ वा इ । ज्यो ति र्ज ना
 तै त श षि
 य श श्व ते दा इ दे थ क ण्वा ऋ त जा ओ त ऊ क्षा इ ताः ।
 चृ कि टि क टा ख णा
 क टा त ट खा शि ख ष्ट
 य न्ना मा स्या न्ता इ कृ औ हो वा । ष्टा याः ॥ १६ ॥

इति पञ्चमः खण्डः ॥ ५ ॥

६/१ अग्नेश्च द्रविणम्

णाक् ख शी क टी च क य टा
दे वो वो द्र वि णो दाः । पू र्णा वि व श्वा सि च मु द्रा सि च्चा ।

टी चा का य टा च श टी खण्
ध्व मु पा वा पृ णा ध्व मा दी द्रो दे । वा ओ ह त इ डा भा ।

प ष्ट
ओ इ डा ॥ १ ॥

६/२ बार्हस्पत्यं च ब्राह्मणस्पत्यं च

खि श ष्टि द्रु चका का टा
प्रै तू ब्रा ह्मा ण स्या तोः । प्र दा इ वि ये तु सू नृ ता अ च्छा

ख णा तिच् का य ट टा ख ण ट ख
वा इ रं । न र्यं प ड्क्ति रा धा सां । दे वा या ज्ञं । ना या

शि ख ष्ट
औ हो वा । तू नाः ॥ २ ॥

६/३ वसिष्ठस्य च वीकं

तु पा ण श
ऊ ध्वं ऊ ष्टु णा ऊ ता या इ । ति ष्ठा दे वो न स वि ता

टे त च क का च य टा क टा
ऊ ध्वो वा जा । स्या सा नि ता या दा ज्जि भीः । वा घ द्जी वी

टाच् क टा खण् श प ष्टा
वि हा या मा हा इ । ओ इ डा ॥ ३ ॥

६/४ विस्पर्धञ्च

फी शि फा श कि
प्र यो रा या इ नि नी ष ता इ । म र्तो य स्ते व सो द शा

कु टा त कु ट कथू टि त
 त्सा वी रा न्धा । ता य ग्न उ कथा शं सि न न् कम ना सा हा ।
 टि खण् प ष्ठा
 स्रा पो षा इ णां । ओ इ डा ॥४॥

६/५ ऐतवृद्धञ्च

ता टा त को टा ता
 प्र वाः । य हं पु रू णां । वि शा न्दे वा य ता इ नां । अ ग्निं
 षी कु टा त श टा टि का
 सू क्ते भि र्व चो भि वृ णी मा हा इ । यां सा मा इ दा न्या इ न्ध
 टी खण् प ष्ठा
 त इ डा भा । ओ इ डा ॥ ५ ॥

६/६ मनसश्च दोहः

षी तु श कि चा
 अ य म ग्रि स्मु वी र्य स्य हा बु । आ इ शे हि सौ भ ग स्या
 इ त श क की की य ट टा त श
 हो वा हा इ । रा य ई शे स्वा प त्य स्या गो मा ता हो वा हा इ ।
 का ट ता टा त श चा था टा खण्
 ई शे हा इ वृ हो वा हा इ । त्रा हा था ना मि डा भा ।
 फ ष्ठा
 ओ इ डा ॥ ६ ॥

६/७ समन्तानि त्रीण्यग्नेरेकमिन्द्राग्न्योर्वा प्रजापतेर्वा, वरुणस्य द्वे

वृ श क कि
 त्व म ग्ने गृ ह प ता इः । त्वं हो ता नो अ ध्व रा इ त्वां
 इ त कु भी क फ ष्ठा ण श
 पो ता । वा इ श्व वा रा प्र चा इ ता औ हो वा हा इ । य क्षा
 टी त टा त श टि खण् प ष्ठा
 इ या सी हो वा हा इ । चा वा रा यां । ओ इ डा ॥ ७ ॥

खा शु क का की प फा
 त्व मा ग्ने गृ ह प ता इः । त्वं हो ता नो अ ध्व रे त्वां पो ता
 फा फा त त श कु पी फा
 औ हो औ हो वा हा इ । वा इ श्व वा रा प्र चा इ ता औ हो
 फा त त श पु फा फा त त श
 औ हो वा हा इ । य क्षा इ या सा औ हो औ हो वा हा इ ।
 टि खण् प प्ला
 वा वा रा यां । ओ इ डा ॥ ८ ॥

तु ता खा श खि ण श
 त्व म ग्ने गृ हा प तोः । त्वं हो ता नो अ ध्वा रा इ ।
 ट ख श खि ण क था टीट् ख शि
 त्वां पो ता वि श्वा वा रा । प्रा चे ता य क्षा इ या सा औ हो वा ।
 टि ख
 च वा री यां ॥ ९ ॥

६/८ वम्रस्य वैखानसस्य साम

तू त त श खि ण श क टि
 स खा य स्त्वा बु हो हो हा इ । व वृ मा हा इ । दे व म्मा र्ता
 त टा ख ण श चा खा श ती त चा क
 हा स ऊ ता या इ । अ पा न्न पा तां सु भ गौ वा हा इ सू र्द
 ख ण टि त टि खण् प प्ला
 सा सं । सु प्र तू र्ता । आ ने हा सां । ओ इ डा ॥ १० ॥

इति षष्ठः खण्डः ॥ ६ ॥

७/१ श्यावाश्वत्र

ती दृच् य ट
आ जु हो ता । ह वि षा म र्ज या ध्वां वा । नि हो ता
षी दृ च य प खा ता श चि
रं गृ ह प तिं द धा ई ध्वां वा इ डा स्प ता इ । न म सा रा ता
टि टा की कि प श्ला षु
हा ओ व्यां । सा प री या ता या ज तं पा स्तयो वा । ओ नां
शा
हा इ ॥ १ ॥

७/२ ऋतुसामनी च

षी यी पि का फा
ओ इ चि त्र इ च्छा इ शो स्त रु णा स्या वा क्षा थाः ।
षा यु पि श का फा षि
ओ इ न यो मा ता रा व नु वा इ ती धा ता वे । ओ नू धा या
पू का फा ष यू टि
द जी ज ना द धा चि दा । ओ इ व व क्ष त्सा द्यो म हि दू ति
खि ख क टी ख
या श्वा र न् । दू त्य श्च र न्मा ही ॥ २ ॥

ता त त प षु
चि त्रा ए । ए ए इ च्छि शो स्त रु ण स्य व क्ष थ क्ष थो ही
ते त श त प षु
ही ही या हा बु । ए ए न यो मा त रा व न्वे ति धा त वे त वे
ते त श त प षु
ही ही ही या हा बु । ए ए अ नु धा य द जी ज न द धा चि दा
ते त श त प षु
चि दा ही ही ही या हा बु । ए ए व व क्ष त्स द्यो म हि दू त्य श्च
ते ति त टाख्
रं श्च रं ही ही ही या हा उ वा ए ऋ तू ॥ ३ ॥

७/३ यामञ्च

ख शष् ता श द्र कि खा श
 ओ हा ह हा इ । इ द न्त आ इ कां पा रा ऊ त ए कं ।
 द्र का खि श क टी
 तु ती ये न ज्यो ती षा सं वि शा स्वा । सं वे श ना स्ता न्वै
 का खा श ख शष् ता श द्र पि श
 चारुरे धि । ओ हा ह हा इ । प्रि यो दे वा नां प र मा इ
 ख श ख श
 जा ना इ । त्रा इ ॥ ४ ॥

७/४ अग्नेश्राग्नेयम्

खि श खि ण का चा टा खि श
 इ मं स्तो मा म र्हा ते जा । ता वे द से हो ये र था मी वा
 खि ण चा चा टा खि श खि ण
 सं मा हे मा मा नी ष या हो ये भ द्रा हो नाः प्र मा ती रा ।
 का चा टा खि शा खि ण का
 स्या सं स दी हो ये अ ग्ना इ सा ख्या इ मा रा इ षा मा । वा य
 चा प ष्टा
 न्त वा हो इ डा ॥ ५ ॥

७/५ अग्नेर्वैश्वानरस्य सामनी द्वे

ति त श खा णा द्र क
 मूर्धा हो हा इ । न न्दा इ वाः । अ र ता इं पृ थी व्या
 थ कृ ट त
 वै श्वा न र मृ त आ जा ता मा र्गी क विं स आ ज म ति था
 क्लृ टा त क टी पि खा श ख
 इं ज ना नां । आ स न्ना पा त्रा अ न या न्ता दा इ । वाः ॥ ६ ॥

तू त श क टि कि खा ष्टा
 हो वा इ मूर्धा हो हा इ । न न्दा इ वो अ रा तिं पृ थी व्याः ।
 का का टक थ की कि खा श का का
 इ हो इ हा ई या वै श्वा न रा मृ त आ जा त माग्निं । इ हो इ हा

टि क थ की कि खा श का का ट क
 ई या का विं स आ जा मा ती थिं ज ना नां । इ हो इ हा ई या
 थ की कि खा ष्ट का का ट ख
 आ स न्ना पा त्रा आ ना य न्त दे वाः । इ हो इहा ई या औ
 शि ख
 हो वा । ई ॥ ७ ॥

७/६ ऐटते द्वे

ति त श कू टा त
 वि त्व दो हा इ । आ पो न प र्व ता स्या पा ष्टा त् । उ क्थे
 पी कु टा ता षि
 भि र ग्ने ज न य न्ता दा इ वाः । त न्त्वा गि र स्सु ष्टु त यो
 कू टा त क इ त टि ख शि
 वा ज या न्ती । आ जि न्न गा इ र्व वा हो जा इ ग्यू रा औ हो वा ।
 टाख्
 अ श्वाः ॥ ८ ॥

फ खु शी कि का
 हा य या ई दि वो हा इ वि त्व त् । आ पो ना पा र्वा त स्य
 खि श फ खु शी टि कि
 पा ष्टा त् । हा य या ई दि वो हा उ क्था इ । भि रा ग्ने जा ना यं
 खा ष्ट फ ख शी की
 त दे वाः । हा य या ई दि वो हा इ त न्त्वा । गि रा स्सु ष्टु त
 कि खा श फ खु शि
 यो वा ज या न्ति । हा य या ई दि वो हा या जिं । ना गा इ
 इ त टि ख शि टाख्
 र्व वा हो । जा इ ग्यू रा औ हो वा । अ श्वाः ॥ ९ ॥

७/७ वामदेव्यञ्च

ती खु श का चा
 आ वो रा जा । न म ध्व र स्य रू द्रं । हो ता रां । स त्य य जं

खृ ष्ट चा चा खू श चा
 रो द सी योः । अ ग्नि पू रा त न इ त्नो र ची त्ता । हि र ण्य
 टि पि श खा त्र
 रू पा म व सा इ । का र्ण ध्वां ॥ १० ॥

७/८ वैश्वज्योतिषे च

ता प णा शु
 इ न्धा ओ इ हा बु हा बु हा बु रा जा स म र्यो न मो भी
 तै ता प ण शु
 ओ भी ओ भीः । य स्या ओ हा बु हा बु हा बु प्र ती क मा हु तं
 तै ता प ण शु
 घृ ता इ ना इ ना इ ना । न रा ओ हा बु हा बु हा बु ह व्ये भि
 तै ता प णा
 रो ड ते सा बाधा बधा बा धाः । अ ग्रा ओ इ हा बु हा बु हा
 तू चा टा का ता ख
 उ वा । अ ग्रा मू ष सा म शो उ वा ची ॥ ११ ॥

की की चू
 हा बु हो वा हा बु हो वा हा बु हो वा । इ न्धे रा जा सा म
 कच् क टा टा टा चृ कच् क
 र्यो ना मो भी ओ भी ओ भीः । य स्य प्र ती क मा हु तं घृ
 टि टि टि चृ कच् क
 ता इ ना आ इ ना आ इ ना । न रो ह व्ये भि री ड ते सा बा
 टा टा टा की की की
 धा बा धा बा धाः । हा बु हो वा हा बु हो वा हा बु हो वा । अ
 ची टि का ता खख
 ग्नि र ग्रा मू ष सा म शो उ वा ची ॥ १२ ॥

७/९ यामे द्वे

का का शा कि कृ च श
 प्र के तु ना वृ ह ता या ती अ ग्रा इ हो इ हो वा हो इ ।
 या चा श कु कृ च श
 आ रो द सा इ वृ ष भो रो रा वी ता इ हो इ हो वा हो इ ।

क की कि कृ च श
 दी व श्चि दा न्ता दु पा मा मु दा ना ड्ढो इ हो वा हो इ ।
 का कि कि कृच् य दा-
 अ पा मु पा स्थे म हि षो व व र्धा हो इ हो वा हा उ वा ।
 त टाख्
 दे दि वां ॥ १३ ॥

खृ ण कि खृ ङ्
 हा हा यौ हो वा इ प्रा के तु ना वृ ह ता या ति आ ग्रीः ।
 खृ ण की खृ श
 हा हा यौ हो व आ रो द सा इ वृ ष भो रो र वी ति । हा हा
 खृ ण मि कि खा श
 यौ हो वा इ दी वा श्चि द न्ता दु पा मा मु दा ना ट् । हा हा
 खृ ण मि कि खा श
 यौ हो व आ पा मु प स्थे म हि षो व वा र्धा । हा हा यौ हो
 खृ शि त टाख्
 व हा औ हो वा । ए दि वां ॥ १४ ॥

७/१० प्रजापते राशिमराये द्वे मरायराशिनी वा

ष तू कृ कि
 हा बु हा बु हा वा ग्रीः । न रो न रो न रो दी धी ति भी र
 ता च तु त कृ
 रा ण्योः । हा बु हा बु हा बु हा स्ता त् । च्यु ता ञ्चु ता ञ्चु ता ञ्
 कि ता च वृ त श
 न य त प्र शा स्तं । हा बु हा बु हा बु दू रा इ । दृ शां दृ शां दृ शां
 कृ की त च षा तू ख
 गृ हा प ति मा था व्यूं । हा बु हा बु हा उ वा ई ॥ १५ ॥
 वृ कि कि ता ट
 हा बु हा बु हा वा ग्रीं । न रो दी धी ति भी र रा ण्यो

ट च वृ न चा क
 ण्यो ण्योः । हा बु हा बु हा बु हा स्ता त् । च्यु ता अ न य
 कि ता ट ट च वृ त श चा क
 त प्र शा स्तं स्तं स्तं । हा बु हा बु हा बु दू रा इ । दृ शां गृ
 की त ट ट च ष वृ ख
 ह पति मा था व्यूं व्यूं व्यूं । हा बु हा बु हा ड वा । इ ॥ १६ ॥

इति सप्तमः खण्डः ॥ ७ ॥

८/१ श्येनञ्च

अ बो धि या । ग्रा इ स्स मि धा ज ना नां । प्र ता इ
भी त का चा च था भी त चु
ये नूं । इ वा य ती मू षा सं य हा ई वा । प्र वा या सु औ
था मि त कि कि च टा
हा नाः । प्र भा ना वाः । स सृ ते ना का मा च्छ इ डा
खण् प प्ला
भा । ओ इ डा ॥ १ ॥

८/२ वासोकं च

प्र भूर्ज य न्तां । म हां वि पो था । मूर् रै र मूर् रं पु रा
इ त णाफ् खा श णाफ् खा ष्ट पा
न्द र्मा णां । न या न्तं गी मि र्व ना धि या न्याः । ह रि श्म
ह शा ता ट्स्
श्रु न्न व र्म णा हा उ वा । ध ना चीं ॥ २ ॥

८/३ पौष्णञ्च

श क्र न्ते अ न्य द्यज न्ते अ न्या त् । वि षु रू पे अ ह
की टा त टे त
नी यौ री वा सी । वि श्वा हि मा या अ व सा इ स्व धा वा
टि टा कि खा श श्री श
न् । भ द्रा ते पू षा नि हा रा ति रा स्तु । ति रा स्तु हा बु ।
श
वा ॥ ३ ॥

८/४ कौत्सञ्च

ती श खू प्ल
इ डा म ग्रा इ । पुरु दं स स नो गोः । श श्व त्त मं ह
खू ष क्ल ख
व मा ना य सा धाः । स्या न्न स्सू नु स्त न यो वो जा वा ग्रा
खु णाफ् खा शी ख श
इ । सा ता इ । सु मा ति भू तु हा उ वा । स्मा इ ॥ ४ ॥

८/५ काश्यपे द्वे

तु द्ल त थ
प्र हो ता जा ताः । म हो न्न भो वा इ नृ ष द्वा सी । दा
द्ल त पी कु
द पां वि व र्ता इ द ध यो धा । या इ सू ते व यां सि य न्ता
ता कि च टा ख शि ता ट्ख्
उ वा । वा सू नी वो धा तो या औ हो वा । त नू पाः ॥ ५ ॥

तृ त श टा टा
प्र हो ता जा त उ हु वा हा इ । मा हा न्ना भो वा इ नृ
पी कु टा त श का त ता टा
ष द्वा सि द द पां वि वा र्ता इ । ओ औ हो इ हा । दा धा
टा पी कु इ ति का त
द्यो धा या इ सू ते व यां सि य न्ता वा सू नी । ओ औ हो इ
ता का टिट् ख शि टिख्
हा । वो धा ता इ त नू पा औ हो वा । ह वो ष्मा ते ॥ ६ ॥

८/६ घृताचेराङ्गिरसस्य सामनी द्वे

ती खु श क
प्र सं रा जां । अ सु र स्य प्र शा स्तं । पुं सः कृ ष्टा इ
दु कि खा श खी खु
ना मा नू मा दि या स्या । इ न्द्र स्ये वाः प्र त व सः कृ ता

श चा था चा थ टा ख शि ख
नी । व न्दू द्वी रा व न्दू मा ना वि वा ष्टू औ हो वा । वी
ष्ठ
शाः ॥ ७ ॥

ति खि खा ष्ट
अ र ण्योः । नि हि तो जा त वे दाः । ग र्भ इ वे त्सु
ह खा ष्टा कृ टा त
भृ तो ग भि णा इ भीः । दि वे दि व ई ङ्यो जा गृ वा ङ्गीः ।
ख शङ्ख ख ण पि ष्ट ष्टा
हा वी ष्मा ङ्गीः । म नु ष्ये भि र ग्रि रे हि या हा । हो
श
इ डा ॥ ८ ॥

८/७ भारद्वाजस्य प्रासाहं

ष तृ कु की
अ हा वो अ हा वो अ हा । स ना द शा इ मृ णा सी या
खा श कु कि खा ष्ट
तु धा ना त् । न त्वा र क्षां सी पा र्त्ता ना सु जी ग्युः । अ तु
कृ खा ष्ट पि तु
द हा स ह मू रा न् क या दाः । अ हा वो अ हा वा अ हा ।
क कि का पि खि त्र
मा ता इ हे त्या मु क्ष त दा इ वी या । याः ॥ ९ ॥

इति अष्टमः खण्डः ॥ ८ ॥

६/१ पाथे द्वे

टा खा श चा क टी खा श क
अ ग्रा उ वो वा । ओ जि ष्टा मा भा रा उ वो वा ।

चि ती टी खा श क कि
म म स्मा भ्य म ध्रि गो ओ प्रा ना उ वो वा । रा ये प नि य
ता टी खा श था क टख्
से ओ इ रा त्सा उ वो वा । वा जा या प न्धां ॥ १ ॥

ता त श यी टा खा श
अ ग्ने हा बु ओ जि ष्टा मा भा रा औ हो वा । द्यु म
यू टा खा श यू टा
स्म भ्या मा ध्रि गा औ हो वा । प्र नो रा ये पा नी या सा औ
खा श टा टा क प ष्टि शा
हो वा । रा त्सी वा जा या पो बा न्धा वां । हा इ ॥ २ ॥

६/२ बृहच्चाग्नेयम्

खल् ख श षा
य दि वी रो अ नु ष्या दं य्या ई या । अ ग्रि मि न्धो त
ची ट त टा ता टा टा टा ख ण
मौ हो हा हो वा र्ति याः । आ जू ह् धा व्य मा नू षा त् । श
का श टी त ता ष ष् ख
र्मा भ क्षा इ ता दा हा इ वा ओ बा । व्यां ॥ ३ ॥

६/३ कौन्मुदञ्च

क पा श्र ची का
त्वे षा स्ते धू म ऋ ण्व ती हा बु । दि व स त् शू क्र आ
य प शू चा य प शू
ता ता स्सू रो न हि हा बु । द्यु ता तू वां कृ पा प वा हा बु ।
टि ख ण प ष्टा
का रो चा सा इ । ओ इ डा ॥ ४ ॥

६/४ बृहच्चैवाग्नेयं

ते त श षा
 त्वं हि क्षै त व य श इ य इ या हा इ । अ ग्रा इ मि त्रो
 कु ख ण श का ख ग्ना ण श कु
 ना पा त्या सा इ । ओ औ हो इ या हा इ । त्वं वि चार्ष णे
 ख ण का ख ग्ना ण श पा श
 श्रा वाः । ओ औ हो इ या हा इ । वा सो आ पु ष्टा इ न्ना
 कु ख ण का ख लि ष्ठी
 पू ष्या सी । ओ औ हो इ या हा हो इ डा ॥ ५ ॥

६/५ कौम्मदञ्चैव

तू ति का टि ता श
 प्रा त र ग्रा इः पू रू प्रि याः । वि शा स्त वे ता ति था इः ।
 की टि ख ण श दा दी कथ्
 वा इ श्वे या स्मि न्न मा र्त्ता या इ । ह व्यां हो इ म र्त्ता हो सा
 टि खण् श ष ग्ना
 इ न्धा ता इ । ओ इ डा ॥ ६ ॥

६/६ अग्नेर्यद्वाहिष्ठीये द्वे

तू वृ टि त
 य द्वा हि ष्टं त दा । ग्रा या इ बृ ह द र्चा वि भा वा सा
 श दा टि ड त टि खण् श
 बु । मा ही षा इ वा त्व द्र यो स्त्व द्वा जाः । उ दी रा ता इ ।
 प ग्ना
 ओ इ डा ॥ ७ ॥

तै त ष
 य द्वा हि ष्ट न्त द ग्र ये य द्वा हि ष्टो वा । त द ग्र या इ
 इ त च क चा शु टि ता
 बृ ह दा र्चा वि भा व सा बु । म हि षा इ वा त्व द्र यो स्त्व
 दा त टि खण् श प ग्ना
 द्वा जाः । ऊ दी रा ता इ । ओ इ डा ॥ ८ ॥

६/७ अग्नेश्च विशोविशीयम्

वि शो वि शो हं वो अ ति था इं । वा ज य न्ता पू रू प्रो
 श टि पा श चा श त त प श ण श
 यां । अ ग्रिं वो दू रा या हं मा इ । वा चा स्तो षे हा इ । ओ
 का खि ण च शा त त छि शा ष्टा
 हो वा इ शू षा हं मा इ । स्या मा न्मा भा ए हि या हा । हो
 श
 इ डा ॥ ९ ॥

६/८ प्रजापतेः कनीनिके द्वे, अत्रेर्वा

ती टि त श दू त
 वृ ह द्र याः ही भा ना वा इ । अ र्चा दे वा या अ ग्रा या
 श यू टा श पि श खा ष्ट
 इ । य न्मि त्र न्न प्रा शा स्ता या इ । म र्त्ता सो दा धी रो बा
 ष्टा शा
 पू रो हा इ ॥ १० ॥

षा त चा थाच् क टा त
 वृ ह द्र यो हि भा न वा ए । आ र्चा दे वा या अ ग्रा या
 श किच् का य टा श क था चक या
 इ । य न्मि त्र न्न प्रा शा स्ता या इ । मा र्त्ता सो द धा इ रे
 टा खि शि त ट्ख
 पू रा औ हो हा औ हो वा । वा हाः ॥ ११ ॥

६/९ श्रौतवर्णश्च

ती त पा श कि च पि
 अ ग न्म वृ । त्रा हा न्ता मां । ज्या इ ष्टा मा ग्रि मा ना
 श टा च श ष दृ चक् का ता
 वां । य स्मा हो इ श्रु त र्व न्ना क्षा इ वृ हा ङो या नी क या
 भी ख श
 आ उ वा ए । ध्या ते ॥ १२ ॥

६/१० कश्यपस्य च सयोनि

चि कच् का टा कथ् टि ख श
 जा तः प रे णा धा ई हा र्मा णा ई हा यो निं । यो नि मि
 कु ष चू टि कथ् टि खा
 न्द्रा श्चा ग च्छ थो य त्सा वृ द्धी स्सा हा ई हा भू वा ई हा यो
 श कु ष चू टि
 निं । यो नि मि न्द्रा श्च ग च्छ तः पि ता या त्का श्या पा ई
 कथ् टि खा श कु कु
 हा स्या ग्रा ई हा यो निं । यो नि मि न्द्रा श्च ग च्छ थ श्र द्वा
 थाच् टि कथ् टी खा श कु
 मा ता मा ना इ हा का वा ई हा यो निं । यो नि मि न्द्रा श्चा
 खि
 ग च्छ थाः ॥ १३ ॥

इति नवमः खण्डः ॥ ९ ॥

१०/१ बार्हस्पत्यञ्च

षा वृ कृ च ट
सो मं रा जा नं व रु णां । अ ग्नि म न्वा र भा म हे हो वा
त श थ श कि का टा त श टि त
हा इ । आ दि त्यं वि ष्णुं सू र्यं हो वा हा इ । ब्र ह्मा णा ञ्चा
टा त श टा ता ख श
हो वा हा इ । वृ हा उ वा । स्पा तिं ॥ १ ॥

१०/२ ऐषञ्चारूढवद्वाङ्गिरसं

टा च का ट क ट ची चकृ य ट
आ रु ह न्ना रु ह न्ना रु ह न् । इ त ए ता उ दा रु हा न् ।
ची का य ट ची का य ट
दि व स्पृ ष्ठा नि या रु हा न् । प्र भूर्जा यो य था पा था । उ
चि कच् का य ट टा च क ट च क ट ख शि
द्या मं गि र सो या यूः आ रु ह न्ना रु ह न्ना रु हा औ हो वा ।
ख श
ऊ पा ॥ २ ॥

१०/३ आसिते द्वे

तू श की शा टा त
रा ये अ ग्ने म हा इ । त्वा दा ना या स मी धी मा ही ।
टि टा च क चा टा टा च क क प
आ इ डी ष्वा ही मा हे वृ षा न् । द्या वा हो त्रा य प्रो वा ओ
छि श शा
बा धा वा इ । हा इ ॥ ३ ॥

क पा शू कि शा टा
रा या या ग्ने म हे त्वा हा बु । दा ना या स मी धी मा

त श ड त श का ख ण
 हा इ । आ इ डा इ ष्वा हा इ । मा हे वा र्षा न् । या वा
 भि तच् क प ङ्गि श शा
 हो त्रा या प्रो बा धा वा ईं । हा इ ॥ ४ ॥

१०/४ त्वाष्टी साम च

फी शा का पु की
 द ध न्वे वा य दी म नु वो च दूब्र ह्यो ति वे रु त त्पा रो वि
 टिच् चा श कु श ख श पि
 श्वा रो का व्या । ना इ मो श्र क्रौ वा । मो वा । भू वा दौ
 ष्टा ष्टा श
 हो बा । हो इ डा ॥ ५ ॥

१०/५ मानवश्च

ष तू षा ड त
 त्व म ग्ने त्व म ग्रा इ । व सूं रि हा रु द्रं आ दी त्यं उ
 चि टि त च क ड त चि
 ता । या जा सू आ ध्व रं ज न न्म नु जा तां । घृ त प्रू ष
 टि खण् प ष्टा
 मि डा भा । ओ इ डा ॥ ६ ॥

१०/६ अगस्त्यस्य च राक्षोघ्नं

फिप्लु खु ङ्गि टी
 प्र त्या ग्ने हो इ ह र सा ह रा ए । श्रृ णा हि वा इ श्व
 खिण् फप्लु ख श थ चि ची ट त त
 ताः । प्रा ति । या तु धा ना स्य र क्ष सो बा लां । न्यु ब्जा
 प ष्ट ख श
 वो बा । रो यं ॥ ७ ॥

इति दशमः खण्डः ॥ १० ॥

११/१ तौ दे द्वे

ता क पू शु क
पु रु । त्वा द शि वं वो चा ए दा री रा ग्रा इ । ता व
चा श क द्व च श टा टा
स्वि दा । तो द स्ये व श र ण या हो इ । म हा हो ये स्यो
खा श ख
या औ हो वा । ई ॥ १ ॥

तु खि शा
पु रु त्वा द शि बं वो चे त् । आ री रा ग्रा इ । ता वा
खि णा खृ ण श ट त टा
स्वा इ दा । तो द स्ये व श र ण या हा इ । मा हो हो ये
खा शि ख
स्यो या औ हो वा । ई ॥ २ ॥

११/२ दैर्घतमसानि त्रीणि

तु त पी शा
पु रु त्वा दा शि वं वो चे त् । अ रा इ रा ग्रा इ । त वा
खि णा क पा शा खि ण खा त्र
स्वा इ दा । तो दा स्या इ वा शा रा णा या । मा हा स्या ।
तच्
ए ॥ ३ ॥

खि शु द्व ख
पु रु त्वा दा शि वं वो चे त् । अ रि र ग्रा इ त वा स्वा इ
णा ख शप्ल् शा खि ण खा त्र
दा । तो दा स्या इ वा शा रा णा या । मा हा स्या ॥ ४ ॥
क पा कृ क श ट खि पा
पु रु त्वा दा शि वं वो चे द्वा बु । हा बु हो हा उ वो वा ।

की कि च क श ट खि ण क
 अ री र ग्ने त वा स्वि दा हा बु हो हा उ वो वा । तो द स्ये
 की च क श ट खि त्र त चाक् टख्
 व श र ण या हा बु हो हा उ वो वा । ए मा हा स्या ॥ ५ ॥

११/३ श्यावाश्वस्य प्रहितौ द्वौ

ती ड ता च क च
 प्र हो त्रे पू र्यं व चो ग्र या इ भा र ता वृ हा त् । वी पा
 टि त टीट् ख शि ता टाख्
 ङ्ज्यो तां । षि बा इ भ्रा ता औ हौ वा । न वे धा से ॥ ६ ॥
 खु श प्लि टि चाक् क ट
 प्र हो त्रा इ पू र्वी यं वा चः । अ ग्र ये भ र ता वृ हा द्वि
 फृ ता श प श ख प्ल श
 पा ङ्ज्यो ता इं षी बी भ्र ता इ । ना वे धा सो । हा ई ॥ ७ ॥

११/४ प्रजापतेः श्रुधीये द्वे

फी शि चा क की श च क
 अ ग्ने वा जा स्य गो म तो वा । ई शा न स्स ह सो या हो ।
 ति चा थ टा चि ता च टा ट
 अ स्मे दे ही जा ता वे दो म हा इ भ्र वा उ वा । श्रो धि या ए
 खाण् प ष्ठा
 हि या । ओ इ डा ॥ ८ ॥

तू त त क कु
 अ ग्ने वा ज स्य गो म तो हो वा । ई शा न स्स ह सो
 ख श च थ पि ष्ठा ता प श ख ष्ठा शा
 या हो । आ स्मे दा इ ही जा ता वे दो मा ही भ्रा वो हा इ ॥ ९ ॥

११/५ प्रजापतेः सदोहविर्धानानि त्रीणि, सदः पूर्वं, हविर्धानि उत्तरे

तू त ची का या ट
 अ ग्ने य जि ष्ठो अध्व रा ए । दे वा न्दे वा य ता इ या जा

ता का चा था का य ट ता का
हु वा हो वा । हो ता म न्द्रो वि रा जा सी हु वा हो वा । अ ति
टि खाण् प ष्टा
स्त्रा इ धाः । ओ इ डा ॥ १० ॥

फा खा खं श षि कृ
अ ग्ना इ या ई या । य जि ष्ठो अ ध्व रा इ दे वा न्दे वा
टि की टा टा टाच् का प श ट
य ते हा बु हौ वा । या जा हो ता म न्द्रो वि रा जा सी । आ
खा शि ख प्ल
ति या औ हो वा । स्त्री धाः ॥ ११ ॥

तू दृ
अ ग्न इ या ओ वा । य जि ष्ठो अ ध्व रा इ दे वा न्दा
ता षि टा पा शा था चक् ट् ष
इ वा । आ या ते या जा हो ता उ वा । म न्द्रो वि रा जा सा
शि थ टाख्
औ हो वा । आ ति स्त्री धाः ॥ १२ ॥

११/६ त्वष्टुश्चातिथ्यं

ती का च क कि ख ण चि ट.
ज ज्ञा न स्सा ष मा तु भा इ र्मे धा मा शा । सा त आ या
टा ख ण टा ता टिट् ख शि
अ या न्ध्रू वाः । र या इ णा ञ्चि का इ ता दा औ हो वा ।
ख श
ऊ पा ॥ १३ ॥

११/७ अदितेश्च साम

खी प्ली की का य ट
उ त स्या नो दी वा मा तीः । आ दि ति रू ति या गा मा
टि त फा खी श प्लि श
त्सा शा न्ता ता म या स्क रा उ वो वा । अ पा स्त्रि धाः ।
प्ला श
हो इ डा ॥ १४ ॥

११/८ अगस्त्यस्य च राक्षोघ्नं

का पा शी कि कि टा
ई डा इ प्वा हि प्र ति व्यां । या जे स्व जा त वे ढ सां ।
च रि ण्णु धू मा म ग्र भा इ । ता शो औ हो वा । ची षं ॥ १५ ॥

११/९ वार्कजंभं च

ता त ख श टी च क का ता
न तो वा । स्या मा । य या च ना रि पु रो शी त मा आ
टि ख शण्ड् बी द्र प प्ल
हु वा । र्त्ती याः । यो अ ग्र ये द दा श ह व्य दो ओ बा
ख श
ता ये ॥ १६ ॥

११/१० बृहदाग्नेयं च सौमक्रतवं वा

षा खू ता श टि ख
अ प त्यं व्र जि नं रि पुं स्ते ना मा शा इ । दू रा धा या न्द
फू ता श प श ख प्ल शा
वि ष्ट म स्य सा त्प ता इ । का ङ्ङि सू गां हा इ ॥ १७ ॥

११/११ अगस्त्यस्य चैव राक्षोघ्नं

ल्ल त श क की श
हा बु श्रु ष्ट्य ग्ने न म स्य मे हा बु । स्तो मा स्य वा ई र
पु शू का का पी
वि श्पा तां ए ऐ हि हा बु हो वा । नी मा इ ना स्ता प सा रा
शू पा शू प्ली
ऐ हि हा बु हो वा । क्षा सा ऐ हि हा बु हो वा । द ह ए हि या
शा प्ला शा
हा हो इ डा ॥ १८ ॥

इत्येकादशः खण्डः ॥ ११ ॥

१२/१ वसिष्ठस्य प्रमंहिष्ठीयानि चत्वारि

खि शू टि चक् क पि
प्र मं हा इ ष्टा य गा य ता । ऋ ता व्ने वृ ह ते शु क्रा
श त ता श पि श पि श ख प्ल शा
शो चा इ षा इ उ पा औ हो स्तो ता सो आ ग्रा यो हा इ ॥ १ ॥

तू चा टा टच् का य टा क
प्र मं हि ष्टा य गा या ता ऋ ता व्ने वृ हा ता इ शू क्रा शो
टा ता श चा टाच् क टा का क प प्लि
चा इ षा इ । उ पा स्तु तौ ह्र वा ए हो वा । सा आ बा ग्रा यो
शा
हा इ ॥ २ ॥

फू खा ख श
प्र मं हि ष्टा या गा इ या ई या य त ऋ ता व्ने वृ ह ते
चूल् टा ट टा श टि श का की क थ
शू क्रा शौ हौ हु वा इ चा इ षा इ । उ पा हो इ स्तु ता हो सो
टा खण् श प प्ला
अ ग्रा या इ । ओ इ डा ॥ ३ ॥

तै त की
प्र मं हि ष्टा य गा य त प्र मं हि ष्टो वा । या गा य ता ऋ
दा ख णी फि त श त श फा ता त श
ता व्ना इ वृ ह ते शु क्र शौ चा इ षा इ । उ पौ हो वा हा इ
फा ता त श प्ला प्लि शा
स्तु तौ हो वा हा इ । स ओ वा ग्रा यो हा इ ॥ ४ ॥

१२/२ भरद्वाजस्य वाजभृत्

टा त टा त श ता टि ख ङ् वा
प्रा सो हा आ ग्ने हा इ । त वा आ उ वा ती भीः । सू वो
चा श चा का श चा ट त श पा
रा भि स्ता रा ती वा ज क र्मा भि र्या स्या हा इ । त्वं सा
शा षा षा शा
ह्या मो बा वा इ थो हा इ ॥ ५ ॥

१२/३ सौभराणि त्रीणि

णाफ् खा झि न्द श क चा क टि
 तं गूर्धा या सु वर्णा रो वा । दे वा सो दे वा म रा ता
 टी टि ता श थ श टी त दा खा
 इ न्द धा हो इ न्वा इ रा इ । दे व त्रा ह व्य मू हा इ हा इ षा
 शि ख श
 औ हो वा । ऊ क् ॥ ६ ॥

तू त क का कि च टा
 तं गूर्धा या स्वर्णा रां दे वा सो दा इ वा मा रा ता
 श ख शल् ता पा षा
 इ न्द ध न्वि रा उ वा इ । दे वा त्रा हा व्य मो वा हा इ
 षा शा
 षो । हा इ ॥ ७ ॥

वृ त टा ख ण टि
 तां गूर्ध या सौ हो र्णा रां । दे वा सो दे वा म रा ता इ
 खि शल् ख शि खा ण श टा ख ण
 न्दा धा न्वा इ रा इ हा हो हा इ । दे वा त्रा हा व्य मू
 खण्णल् श ख श
 हा इ । षा इ ॥ ८ ॥

१२/४ पथस्य सौभरस्य सामनी द्वे

ता का ट कि टा ख ष फा ता
 मा नाः । ह्णी था अ ति र्थी वा सू रा ग्निः । पु रौ हो वा
 त श फा ता त षा षी षा
 हा इ । प्र शौ हो वा हा स्त ओ वा आ इ षो हा इ ॥ ९ ॥
 ता त श प णा णिफल् खि षु श
 मा नो हा बु । हा र्णी था अ ति र्थी वा सू रा ग्ना इः । पु
 चा चा श क थ श पि षी श षा श
 रो ह हो इ प्रा शा हा हो स्ता ए षा ए हि या हा हो इ षा ॥१०॥

१२/५ दैवानीकञ्च

फि ङ्ग खि ङ्गि क था ष श
 भ द्रो नो हो अ ग्नि रा हु ता ए । भा द्रा रा ता इ सु भ
 कि टा ख ण टि त प श ख प्ल शा
 गा भ द्रो ध्वा राः । भ द्रा ऊ ता प्रा शा स्ता यो हा इ ॥ ११ ॥

१२/६ साध्रञ्च

णा फा ख शी क ह च
 या जी ष्ट न्त्वा वा वृ म हा इ । दे वं दे व त्रा हो ता रां
 चा का टी प श ख प्ल शा
 आ मा तिं या म स्य या ज्ञा स्या सू क्रा तूं हा इ ॥ १२ ॥

१२/७ जमदग्नेश्च संवर्गः

फी शि च श टि त टा त
 त द ग्ने धू म्ना मा भा रो वा । य त्सा सा हा स दा ना
 श थ टि ता कि च टा च् य प प्लि
 इ । कं चि द त्रा इ णां म न्यु ङ्ग ना स्य दू हो ढा या मे हि
 श ग्ना श
 या हा हो इ ङ्गा ॥ १३ ॥

१२/८ अगस्त्यस्य च राक्षोघ्नं

पि शु कि किच्
 य द्रा ऊ वि इ प ति शि श ताः । सु प्री तो म नु षो वि
 चा टि त् कू क टा ख ङ्ग
 शे । वि श्वे दा ग्नीः । प्र ति र क्षां सि से ध ता औ हो बा
 ग्ना श
 हो इ ङ्गा ॥ १४ ॥

१२/९ अग्नेश्च श्रैष्ठ्यं

चु क चा ट चा ट कु टच्
 अ य म ग्नि श्रे ष्ठा त मो हो अ यं वा म धु म त्त मो हो

१/१ मार्गीयवञ्च

ती टा खी ण कि त का
 त द्वौ हो वा । गा या सु ता इ सा चा पु रु हू ता य सा
 य ट श की खि ण श ट ख शि
 त्वा ना इ । शं य् दो औ हो इ गा वा इ । ना शा औ हो वा ।
 त टाख्
 ए कि ने ॥ १ ॥

१/२ रौद्रे च

ती ता ति टा खा शल् त चा
 त द्वो गा या । सु ता इ स चा पू रु हू ता हा हा इ या स
 खा ण श का ट त टा ट क प प्ली
 त्वा ना इ । शं य द्वा वे । न शौ हौ हू वो वा का इ नो ।
 शा
 हा इ ॥ २ ॥

तृ त कि कू चा
 त द्वो गा य सु ते स चा ए । पु रु हू ता य स त्व ने पु रु
 थ च य टा ख फि खी ण प श ख
 हू ता या सा त्वा ना इ श य् द्वा वा उ वो वा । ना शा का इ
 प्ला शा
 नो हा इ ॥ ३ ॥

१/३ मार्गीयवं चैव

षा तृ त कि
 त द्वो गा य सु ते स चा ए । पु रु हू ता य स त्व ना इ श
 द्दृ त ट्च् य ट ता टिट् खा शि ख
 य् द्वा वे ऐ हा या ऐ ही । न शा का इ ना औ हो वा । ई ॥४॥

१/४ आश्वञ्च

फी शा का श षा दू च
 य स्ते नू नां श त क्र ता बु । इ न्द्र यु न्नि त मो मा दाः ।
 क मि त टि ता ख
 ते न नू नां म्मा । दा इ मा उ वा । देः ॥ ५ ॥

१/५ ऐटते द्वे

तु ती ट ख शि ख श
 गा व ए गा वाः । उ पा व दा वा दा औ हो वा । वा टे ।
 खि ण ता ट ख शि ख श खि
 म ही या ज्ञा । स्य रा स्या रा औ हो वा । प्सू दा उ भा का
 ण ता टा खा शि । श
 णा । हि रा हा इ रा औ हो वा । ण्या या ॥ ६ ॥

खि ण ता चक् टि खा श चा
 ओ इ गा वाः । उ पा वा द वा टा उ वो वा । मा हि य
 कि त टा खा श टा खा श का
 ज्ञ स्या रा प्सू दा ओ यू भा । का णा उ वो वा । हि र
 टाख
 गय या ॥ ७ ॥

१/६ श्रौतकक्षे द्वे

खा प्ली न्द श टी कि
 अ रा म श्वा य गा या ता । श्रु त क क्षा रां ग वा ।
 ख ण त त पि श टा खा
 या रं । हा हा इ न्द्रा स्या धा । हो ये म्ना या औ हो
 शि ख श
 वा । ई ति ॥ ८ ॥

ष ते त की
 अ र म श्वा य गा य ता अ र म श्वो वा । या गा य ता
 का टा त त का ख ण श टी त त क
 श्रु ता का क्षा हा हा आ रां गा वा इ । आ र मि न्द्रा हा हा स्या
 थ टा ख प्ल प्ला श
 धा म्ना औ हो वा । हो इ डा ॥ ९ ॥

१/७ तन्वस्य पाथस्य सामनी द्वे, वसो वार्षेः

पि शु चा थाच् का य ट
ता मि न्द्रां वा ज या म सि । म हे वृ त्रा य हा न्ता वे ।
चा य ट क प प्ला प्ल शा
स वा र्षा वृ । षा भो वा भू वा त् । हा इ ॥ १० ॥

पि श्रु चा थच् का य
ता मि न्द्रां वा ज या म सि हा बु । मा हे वृ त्रा य हा न्ता
ट दा त श चा य ट दा त श टिट् ख
वे हो वा हा इ । सा वा षा वृ हो वा हा इ । षा भो भू वा औ
शि ता दाख्
हो वा । ए दा वा सू ॥ ११ ॥

१/८ अङ्गिरसां निवेष्टौ द्वौ, इडानां वा संक्षारौ

षा तू त ति चि क कच्
त मि न्द्रं वा ज या म सी ए । म हा हा इ वृ त्रा या हो
का टा का ट्ट् त कु टा का ट्ट्
व ह न्त वे ओ वा ई या । ओ मो वा स हे वा र्षा ओ वा ई
त की टा ख शि ख श
या । ओ मो वा वृ ष भो या औ हो वा । भू वा त् ॥ १२ ॥

औ हो वा इ हु वा हो इ त मि न्द्रं वा जा या मा सी
औ हो वा इ हु वा हो इ म हे वृ त्रा या ह न्ता वे । औ हो
तू की ख ण टि त पा श
वा इ हु वा हो इ स वा र्षा वृ । षा भो भू वा दि डा भा ए
प्लि प्ल शा
हि डा । हो इ डा ॥ १३ ॥

१/९ शाय्यातानि त्रीणि

तू कु ता श का
हा बु त्व मि न्द्रा । ब ला द धि हा बु हा बु । स हा सा

था ट मि ति श चा य टा ते श
जा ता ओ जा सा हा बु हा बु । तु वां सा न्वा र्णा न्वा बु हा बु ।

टीट् ख श ताच्
वृ ष इ दा सा औ हो वा । वृ धे ॥ १४ ॥

त्व मि न्द्र ब ला द धी ए । स हा सा जा ता ओ जा सा

ता कि खा श चा य टा ता कि
इ या हो इ या इ यो वा । तु वां सा न्वा र्णा नि या हो इ या

खा श टीट् ख शि ताच्
इ यो वा । वृ षा इ दा सा औ हो वा । म हे ॥ १५ ॥

त्व मि न्द्र ब ला द धी स ह सा । जा ता ओ जा सा इ

शी काख् शी टीट् ख
हो इ हा । इ वां सा न्वा र्णा नि हो इ हा । वृ षा इ दा सा औ

शि ख श
हो वा । ई हा ॥ १६ ॥

१/१० इन्द्राण्यास्साम

य ज्ञ इ न्द्र म वर्धा या त् । य इ म्नि व्या व्य वा

ख ण खा शल् ख ण का च क का क टाट्
र्त्ता या त् । चा क्रा णा ओ । पा श न्दि वी च क्रा णा ओ वा

ख शि ख श
शा औ हो वा । दी वि ॥ १७ ॥

१/११ गोषूक्तश्च

य दि न्द्रा हं यथौ हो औ हो वा हा इ तु वां । ई

कि टा टा टि टि क
शी य वा स्वा औ हु वा इ हु वा इ कौ ई त् । स्तो ता मे

खि टा टा टि श टा ट ख शि
 गो सा खौ हु वा इ हु वा इ सा या ङो या औ हो वा । अ
 की ख
 ग्नि रा हु ताः ॥ १८ ॥

१/१२ अश्वसूक्तञ्च

ख इल टी
 आ बु हौ हो वा हा इ य दि न्द्रा हां । या था त्व मै ही
 तिच् कि का इ तिच्
 ऐ ही । आ इ शी या वा स्व आ इ क इ दै ही ऐ ही ।
 ट टि टि च क ट्ट् ख शि
 ओ इ स्तो ता मा इ गो स खा सा या ओ हो वा । शु क्र
 की ख
 आ हु ताः ॥ १९ ॥

१/१३ गोरिवीतं

षा त् पूय् प
 प न्यं प न्य मि त्सो ता राः । प न्यं प न्य मि त्सो ता
 श का खी श का टा खि त्र
 रा । आ धा व त म द्या या । सो मं वी रा य शू रा या ॥२०॥

१/१४ गौराणि त्रीणि

ती श टि त चा कि टा ख
 इ दं व सा बु । सु त मा न्धाः । पी बा सु पूर्णा मू दा रा
 खा त श प्ला प्लि शा
 म ना भ या इ न् । र रो बा मा तो । हा इ ॥ २१ ॥

णाफ् खा शी टि त टा ख ण ट
 ई दां व सो सु त म न्धः । पी बा सू पूर्णा मु दा रं । आ
 त ट च श टा ति टाख्
 ना भा या इ न् । र रा हा उ वा । मा ते ॥ २२ ॥

षा तृ त का का का टा
 इ दं व सो सु त म न्धा ए । पी बा सु पूर् णा मू द रौ
 त त कृ टा त त भी त
 हो वा । पी बा सु पूर् णा मू द रौ हो वा । आ ना भा यी न् ।
 चा क टा ख प्ल प्ला श
 र रि मा ता औ हो वा । हो इ डा ॥ २३ ॥

इति प्रथमः खण्डः ॥ १ ॥

२/१ सौपर्णानि त्रीणि

ती त का ख ण दु ख ण टा
उ दूधे द भ्यो वा । श्रु ता मा घं वृ ष भ न्न र्या पा सं । आ
टा त कि टा ख प्ल प्ला श
स्ता रा मे षा इ सू र्या औ हो वा । हो इ डा ॥ १ ॥

वृ त चि कफ्ल च प श
उ दूधे द भि श्रु ता मा घां । वृ षा भं न्न र्या हं पा सां ।
पा शा क की प प्ली शा
आ स्ता उ वा । रा म इ षि सू ओ वा रा यो हा इ ॥ २ ॥

षू वृ त श चि
उ दूधे र भि श्रु ता म घ भि य इ या हा इ । वृ षा भ
कफ्ल त त पा श पा शा ट ख शि
न्न र्या हा हा इ पा सां । आ स्ता उ वा । रा मा औ हो वा ।

खि
षि सू र्या ॥ ३ ॥

२/२ शाकलं

फी शा का कु टा त
य द द्य का च वृ त्र हा न् । उ द गा अ भि सू रा या ।
टा का टी च ख प्ल शा
सा र्वा न्ता दि न्द्रा ता ये हं । वा शो हा इ ॥ ४ ॥

२/३ आभरद्वसवे द्वे, ऐन्द्राग्ने वा

ता त श टि टि का ख ण
य या हा बु । आ ना या दा ना या त्पा रा वा ताः । सु नी
टी टी का ख ण टी
ती तू स्सु नी ती तू र्वा शं या भू । इ न्द्रा स्सा नो इ न्द्रा स्सा
टी ट ख शि ख श
नो यू वा औ हो वा । सा खा ॥ ५ ॥

तृ त प्यु प श
य आ न य त्प रा वा ताः । सु नी ती तु र्व शा या दूं ।

प्यु प श खा प्ल क का ख ण श
इ न्द्र स्स नो यु वा सा खा । इ न्द्रो ग्रीः । इ न्द्रा औ हो ग्रा इः ।

कि ट ख शि ख प्ल
अ इ न्द्रो ग्रा या औ हो वा । ई न्द्राः ॥ ६ ॥

२/४ तान्वे द्वे

षा तू की टि ख
मा न इ न्द्रा भ्या दा इ शाः । सू रो आ क्तु षू वा या मा
खा ता टी खण् प प्ला
क्तु वा यू जा । वा ना इ मा तां त् । ओ इ डा ॥ ७ ॥

णाफ् खा शि खि श खि ण
मा ना इ न्द्रा भ्या दि शः । सू रो आ क्तु षू वा या मा त् ।
कि टा कथ् टा कि ख त्र त टाख्
त्वा यु जा व नौ हो मा ताँ हु वा दौ हो वा । ए य यूः ॥ ८ ॥

२/५ रौहितकुलीये द्वे

ति शु की टा त ट
ए न्द्र सा । न सिं र यिं स जि त्वा नं सा दा सा हां । वा
त का ता भी ख श
र्षी ष्टा मू त या आ उ वा ऐ । भा रा ॥ ९ ॥

त् टि षा की टा त
ए न्द्र सा न सा । इं र या इं स जि त्वा नं सा दा सा हां ।
टा टाच् क प प्लि श
वा र्षी ष्टा मू ता यो वा भा रो ॥ हा इ ॥ १० ॥

२/६ इन्द्राण्यास्सामनी द्वे

इ इ श
इ न्द्रा मि न्द्रं वा यां म हा म हा धा ना इ । इ न्द्रा मि न्द्र

म र्भा इ ह वा ह वा मा हा इ । यु जा यु जं वृ त्रा इ षु व जि
 पृण् प प्लाश्
 णां । ओ इ डा ॥ ११ ॥

इ न्द्रं वा यां । म हा म हा धा ना ओ औ हो इ हा । इ ही
 टी खा श ख शू द्र का त ता
 वा ला उ वो वा । ई हा इ न्द्र म र्भा इ । ह वा ह वा मा हा ओ औ हो
 ता टी खा श ख शु
 इ हा इ ही वा ला उ वो वा । ई हा यु जं वृ त्रा इ । षु वा सु व
 द्र का त ता टी खा श ख श
 जि णा मो औ हो इ हा । इ ही वा ला उ वो वा । ई हा ॥ १२ ॥

२/७ इन्द्रस्य सहस्रबाहवीयम्

अ पि ब त्का द्रू व स्सु तां । इ न्द्रा हो इ स हा हो वा स्त्रा
 या टा टि तच् क ट ट टा ट त चक् पा
 बा हु वे । त त्रा दा दी ष्टा पौ हौ हु वा ई यां सी या मौ हो
 प्ला प्ला श
 बा । हो इ डा ॥ १३ ॥

२/८ धृषतो माहृतस्य सामनी द्वे

व य मा इ न्द्रा । त्वा या वा औ हो वा । अ भि प्र नो नु मो
 खि श का ति ट ख शि ख श
 वृ षा न् वि द्धा इ तु वा स्या ना औ हो वा । वा सो ॥ १४ ॥

व य मि न्द्रा त्वा या वाः । अ भि प्र नो नु मो वा र्षा न् ।
 खि शप्ल ख ण श प्ला प्लि शा
 वि ङ्गी तू वा ओ हा इ । स्य नो वा वा सो हा इ ॥ १५ ॥

२/६ भरद्वाजस्य दारसृन्ति त्रीणि

व य मौ हो इन्द्रा । त्वा या वाः । अ भि प्र नो नु मो वा
 श खि ण श पा च श च क ट ख प्ल
 र्षा न् । वि ङ्घो त्वो हा इ । स्या नो हा इ । व सा औ हो वा ।
 प्ला श
 हो इ डा ॥ १६ ॥

व या मौ हो वा हा इन्द्र त्वा औ हो वा हा या वाः । आ भी
 ट त दा त ट ता ट त ट ख शि
 प्रा नो ओ इ नु मो वा र्षा न् । वा इ ङ्घी तू वा स्या ना औ हो वा ।
 ख श
 वा सो ॥ १७ ॥

हा बु व य मिन्द्रा त्वा या वाः । अ भि प्र नो नु मो वा र्षा न्
 दा टि चक् ट् ख शि कि त
 वि ङ्घा इ तु वा स्य नो वा सा औ हो वा । अ स्म भ्यं गा तु
 काख्
 वित्त मां ॥ १८ ॥

२/१० ऐध्मवाहानि त्रीणि

आ घा ये अ ग्नि मि न्धा ता इ । स्तृ ण न्ति ब र्हि रा नु
 कु चा शि पू ष्ट ष्टा
 षा ग्ये षा मी न्द्रो यु वा । इ हा उ वा उ वो वा सा खो ।
 शा
 हा इ ॥ १९ ॥

आ घा य इ हा । ग्नि मा इ न्धा ता उ वो वा । ई हा ।

कि ता टि खा श ख श क टी
 स्तृ ण न्ती ब हीं रा नू षा उ वो वा । ई हा । ये षा मा इ न्द्रा
 खा श ख श टी ख त्र ख श
 उ वो वा । ई हा । यू वा यु वा सा खा ई हा ॥ २० ॥

तु त इ खा श क
 औ हो आ घा घा ए । ग्नि मा इ न्धा ता औ हो वा । स्तृ ण
 था इ खा श क टी खा श
 न्ती ब हीं रा नू षा औ हो वा । ये षा मा इ न्द्रा औ हो वा ।

का प श षु श
 यु वा सा खा उ हु वा हा बु वा ॥ २१ ॥

२/११ अहेः पैण्वस्य साम, अहिहनो वा वैल्वस्य

ता त श कि च क टि खा श
 मि न्ध्यो हा इ । वा इ श्वा अ पा द्वा इ षा उ वो वा । पा
 टा खा श इ खा श कि
 रा उ वो वा । बा धो ज हा इ मा र्धा उ वो वा । व सु स्पा ह
 कख्
 न्त दा भ रा ॥ २२ ॥

इति द्वितीयः खण्डः ॥ २ ॥

३/१ ऐषञ्च

पि शी पूय् प श
इ हे वा शृ ण्व ए षां । क शा ह स्ते षु या द्वा दा न् । नि
खी का फा श टि टी ख
या मै श्री त्रा मृ ज्ञा ता इ । नो या मै श्चा इ त्र मा ज्जा
ण श खि ता क कि क
ता इ । ए हि या औ हो । ए हि औ हो ए हि औ हो
कि ख ख
वा । ए हि ॥ १ ॥

३/२ पौषञ्च

व्ह् खा ष् भी ता
इ म उ त्वा वि च क्ष ता ए स खा याः । इ न्द्र सो मा इ ना
टा ट त टि त टा ट त क प ष्ठा
हो ये हो वा । पु ष्ठा वा न्ता हो ये हो वा । या थो वा ला
श शा
शुं हा इ ॥ २ ॥

३/३ मारुतश्च संवेशीयम्

टी तच् च शा टी त च
स म स्या मा न्या वे वि शाः । वि श्वे ना मा न्ता कृ ष्ट
शाः टीच् क टा खण् प ष्ठा
याः । स मु द्रा ये वा सि न्धा वा : । ओ इ डा ॥ ३ ॥

३/४ हाविष्मते द्वे

फि शी श टा खा श ख श
दे वा ना मि दा उ वो वा । आ वो उ वो वा । मा ह त् ।
ष द्व् खा श ख श द्व्
त दा वृ णा इ मा हा उ वो वा । वा यं । वृ णा म स्म भ्या मा
खा श ख श
उ वो वा । ता ये ॥ ४ ॥

षु वृ श क टि चा
 हा बु दे वा ना मि द वो म ह ङा बु । ता दा वा र्णा इ मा
 क ख ण टच् य ट ता मि त टिट् ख
 हे वा यं । ऐ हा या ऐ हि । वृ ष्ण मा स्मा भ्य मू ता या औ हो
 शि टीख्
 वा । ह वो ष्मा ते ॥५॥

३/५ हाविष्कृते द्वे

शि वृ त षी
 दे वा ना मि द मो हा बु मा हा त् । त दा वृ णा इ म हा
 डु त टाच् य ट त टिट् ख शि
 इ वा यां । वृ ष्णां हो या स्मा । भ्य मू ता या औ हो वा ।
 टीख्
 हा वी ष्क र्ते ॥६॥

प वृ त कीच् क टि
 दे वा ना मि द वो मा हा त् । त दा वृ णी मा हा इ वा
 त मि तच् क प ङि शा
 यां । वृ ष्णा मा स्मा भ्या मू वा ता यो हा इ ॥७॥

३/६ काक्षीवतश्च

खा शी कृ श टा ख शण्ट
 सो मा नां स्वर णं । कृ णू हि ब्र ह्म णा स्पा ता ये औ हा
 त श भी त तिच् क ख ष्णा ष्णा
 हा इ । क क्षा इ वा न्तां । य यौ हो औ हो वा शा इ जो ।
 शा
 हा इ ॥८॥

३/७ उषतश्च साम

ती टा टा कि टा ख
 बो ध न्म नाः । इ दा स्तू नो । वृ त्र हा भू र्या सू
 ण खा ता चा क पी ष्ट
 तीः । शृ णो औ हो । तू शा का आ शि षा मौ हो वा ।
 षा श
 हो इ डा ॥९॥

३/८ भरद्वाजस्य मौक्षे द्वे

अद्या नो देवसवितरौ होवा इ । इह श्रुधा इ प्रजा
 वात्सा वीस्सौ भर्गा । पारादूष्वा होवा हा इ । म्रियं सू
 वा । दक्षाया ॥१०॥

अद्या नो देवसावितः । प्रजावत्सा वीस्सौ भर्गा पा
 रादूष्वा । म्रियं सुवा उवा ओवा औ होवा । अस्मभ्यं
 गातुवित्तमां ॥११॥

३/९ भारद्वाजानि त्रीणि

कौवस्यवर्षभोयुवा । तुविग्रीवोअनानताब्रह्मा
 कास्तां । ऐहाया ऐही । सापर्याता इ । ओइडा ॥१२॥

कुवाकुवास्यवृषभोयुवाओहाहाइ । तुविग्री
 वोआनानताओहाहाइ । ब्रह्माकास्ताओहोवा ।
 सपर्यतो ॥१३॥

ऐही ऐही । कुवस्यवृषभोयुवा ऐही एही । तुवि
 ग्रीवोअनानता ऐही ऐही । ब्रह्माकस्तं सपर्यता ऐ
 ही ऐही । आइहाओहोवा । आइही ॥१४॥

३/१० शौक्तसामनी द्वे

चा का टि चा का थ टाच् क चा
 उ पा ह र इ गि रा इ णां । सं ग मे चा ना दा इ नां
 धि या वि प्रो अ जा य ता या म या आ इ ना । ऊ पा ॥ १५ ॥
 खि श चा खू श चिक
 इ दा मी दं इ दा मि द क मि दा मी दं । उ प ह रे गि
 चक टा खि श चा खू श
 रा इ णा मि दा मी दं । इ दा मी द क मी दा मी दं । सं ग मे
 ची टी खि श चा खू श
 चा ना दा इ ना मि दा मी दं । इ दा मी द क मी दा मी दं ।
 धि या वि प्रो अ जा य ता इ दा मी दं । इ दा मी द क मी दा
 खू श त्र च चा च श
 मा इ दां । गो ष्पा दे प्री द ॥ १६ ॥

३/११ वार्षाहिरे द्वे

ती टा टि टि टा
 प्र स भ्रा जां । च र्षा णा इ नां । आ इ न्द्रां स्तो ता न
 टा गा णा टा टाच् क प छी शा
 व्यां गा इ र्भीः । ना रा न्ना षा हं मो बां हा इ ष्ठां हा इ ॥ १७ ॥
 ती त श भी त टी त
 प्र स भ्रा जो हा इ । च र्षा णो नां आ इ न्द्रां स्तो ता न
 टा ख णा णि श णी श छि श
 व्यां गा इ र्भीः । ना र मो इ न्द्र षा ह मो इ । मं हा इ ष्ठां ।
 ऊ शा
 हो इ डा ॥ १८ ॥

३/१२ कुत्सस्य प्रतोदौ द्वौ

तू खू शा मि त टा ख
 प्र स भ्रा ज श्र र्ष णा इ नां । इ न्द्रां स्तो ता न व्यां गा इ
 णा पी ष्टु शा ख
 र्भीः । न रं नृ षा ह म्मां हि या हा उ वा । ष्ठां ॥ १९ ॥

प्र स आ जं च ष णो ना मि न्द्रं स्तो ता न व्यं गा इ र्भीः ।
 षौ त ता
 इ न्द्रं स्तो ता न व्यं गा इ र्भी र्भृ षा हं मां हि ष्ठां । स ह
 इ खा श्र चा
 क च टा ख शि थ टाक्
 मै हा इ हो या औ हो वा । मं ही ष्ठां ॥ २० ॥

इति तृतीयः खण्डः ॥ ३ ॥

४/६ प्रजापतेः सुतं रयिष्ठीये द्वे

पि ष्ठी न्द श कि पि
ऊ प नो ह रि भी स्सु तो वा । या हि म दा नां प ता उ
टा त न ष्ठा ख ष्ठा ङ्गि ष्ठा
पा नो हा ओ वा । रा इ भीः । सू ता मौ हो वा ।
ष्ठा श
हो इ डा ॥ १० ॥

तु ता ट त की
उ प नो हा बु हो हा रा इ भीः । सु तां या हि म दा
टा खी ण ट खा शि का
नां पा ता उ पा नो हा । रा ई भा औ हो वा । सु तं
च दाखू
रा ई ष्ठाः ॥ ११ ॥

४/७ आप्तरसं च इष्टाहोत्रीयं वा, अपां वा निधिः

ती च खा ण क टी ख
इ ष्ठा हो त्राः । आ सृ क्षा ता । इ न्द्रा वृ धा न्तो ध्वा
ण श टा ख श खि त्र त क
रा इ । आ ङ्गा वा भा त्थ मो जा सा । ए ऊ द धि
टास्
नि धीः ॥ १२ ॥

४/८ प्रजायतेर्निधनकामं

फी शि का श क षा क
अ ह मि द्वा इ पि तुः प रा इ । मे धा मृ त स्य ज ग्र हा
कृ पा शन्त् न्द श कृ का क
अ हं सूर्या इ वा हा हा इ । ज नि हो इ हो औ हो औ हो
प ष्ठ श श
वा हा बु । वा ॥ १३ ॥

४/९ वाजदावर्यञ्च

ती टा ख ण श टा खा ण टि
रे व ती न्नाः । स धा मा दा इ । इ न्द्रा इ सा न्तू । तु वि वा

च ट त ट च क प झी शा
जाः । क्षू मा न्तो या । भि र्मो बा दा इ मो । हा इ ॥ १४ ॥

४/११ सोमापीष्णञ्च

ती कृ ख श
सो मः पू षा । च चा इ तु त र या व यो वा । वा
षा कृ टा खा श यि टा
इ श्वा सां सु क्षि ती ना म या व यो वा । दा इ वा त्रा रा
खि श त्र था टाख्
थी यो हा ई ताः । गा वो अ श्वाः ॥ १५ ॥

इति चतुर्थः खण्डः ॥ ४ ॥

५/१ वैतहव्यानि त्रीणि

तृ क कि टी
पा न्त मा वो अ न्ध साः । इ न्द्रा म भी प्र गा या ता
त त श की चक टा त त श क
हा हा इ । वि श्वा सा हं श त क्रा तूं हा हा इ । मं हा इ छ
टी त त श टा खा शि खा श
आ हा हा इ । ष णा इ ना औ हो वा । उ ऊ पा ॥ १ ॥

त्ल थ श कु
पा न्त मा वो अ न्ध स इ हा । इ न्द्रा म भा इ प्र गा य
टा ता कि ट चक टा ता का श च
ता इ हा । वि श्वा सा हं श ता का तूं मि हा । मं हा इ छ
ट ता टाच् का टाख्
आ इ हा । ष णा इ ना मि हा ॥ २ ॥

फा फ ख शि ट ख
पा न्ता मा वो अ न्ध सः । आ इ न्द्रा म भा इ प्र गा या
ण टा ख ण त पा श कि कथू चा श
ता । वि श्वा सा हं । शा ता क्रा तूं । मं हि छ श्र ष णा इ ।
तट् ख शि त ख
ना मा औ हो वा । ओ काः ॥ ३ ॥

५/२ शौक्तानि त्रीणि

टि खि ण टा पि श ख ष्ट
प्र व इ न्द्रा य मा दा नां । प्र वा इ न्द्रो औ हो । या मा
ख ण टा पि श ख ष्ट ख ण टा
दानं । ह रा आ श्वा औ हो । या गा या ता । स खा या स्सो
पि श पा झा श शा
औ हो । मा पो बा वा न्नो । हा इ ॥ ४ ॥

टा पि श ख शब्द ख ण टा पि श
प्र वा इ न्द्रा औ हो । या मा दा नं । ह रा आ श्वा औ हो ।

ख ल ख ण टा पि श पा ष्टा श
 या गा या ता । स खा या स्सो औ हो । मा पो बा वा व्नो ।
 शा
 हा इ ॥ ५ ॥

चा ट त ट त चा ट त ट खा शण्ड ख ण
 प्रा वा ई या ई या । इ न्द्रो ई या ई या या मा दा नं ।
 चा ट त ट त चा ट त ट खा शण्ड ख ण चा
 ह रा ई या ई या आ श्वो ई या ई या या गा या ता । स खा
 ट त ट त चा ट त ट त पा ष्टा श
 ई या ई या या स्सो ई या ई या । मा पो बा वा व्नो ।
 शा
 हा इ ॥ ६ ॥

५/३ गौरवीतानि त्रीणि

का टा कि का ख शण्ड ख ण का
 प्र वौ हो वा इ न्द्रा औ हो वा । या मा दा नं । ह रौ हो
 टा कि का ख शण्ड ख ण का टा
 वा आ श्वा औ हो वा । या गा या ता । स खौ हो वा या स्सौ
 कि का पा ष्टा श शा
 औ हो वा । मा पो बा वा व्नो । हा इ ॥ ७ ॥

चा टि त पू श ख शण्ड ख ण
 प्रा वा द दा औ हो इ न्द्रो द दा औ हो । या मा दा नं ।
 चा टि त पु श ख शण्ड ख ण
 हा री द दा औ हो अ श्वो द दा औ हो । या गा या ता ।
 चा टि त पु श पा ष्टा
 सा खी द दा औ हो या स्सो द दा औ हो । मा पो बा वा
 श श
 व्नो । हा इ ॥ ८ ॥

ती ता क थ चक य ट ता
 प्र वः प्र वाः । इ न्द्रा ये न्द्रा य मा दा नां । ह रा इ ह रि
 चुक् का य ट भि त पा ष्टा श
 य इवा य गा या ता । स खा या स्सो । मा पो बा वा न्नो ।
 शा
 हा इ ॥ ९ ॥

५/४ काण्वे द्वे

ती ख श खि ण
 व यं वा यां । ऊ त्वा ता दी दा र्थाः । इ न्द्र त्वा य न्त
 खृ ष्ट ता प श प्लु शि
 स्स खा याः । क ण्वा ऊ क्थे भि र्ज र न्त ए हि या हा ।
 ष्टा श
 हो इ डा ॥ १० ॥

खि शू चि श षी
 व य मू त्वा त दि द र्थाः । ऐ हि हो इ । व य मु त्वा त
 क्लृ टा त ख ण
 दि द र्था इ न्द्र त्वा य न्ता स्स खा याः । का र्वाः । उ क्था इ
 की प प्ल ता टख्
 भी र्जो बा । र न्ता या ॥ ११ ॥

५/५ सौमित्रे द्वे, दैवोदासं तृतीयं, श्रौतकक्षाणि वा

तू श शा शू चा
 इ न्द्रा य म द्र ना इ । सु ता मि न्द्रा य म द्र ने सु तां ।
 चा टा त चक चा टि तच् क टा खण्
 पा रा इ ष्टो भा न्तु नो गि राः । अ र्क मा र्चा न्तू का रा वाः ।
 प प्ला
 ओ इ डा ॥ १२ ॥

तू त श टि त कि
 इ न्द्रा य म द्र ने हा बु । ओ इ सू तां । प रि ष्टो भा न्तु

टि त टी हू त टी
 नो हा इ गा इ राः । प रि ष्टो भा न्तु नो हा इ गा इ राः । अ
 टिट् ख शि त चा टाख्
 कार्मा र्चा औ हो वा । ए न्तु कार वाः ॥ १३ ॥

तै त ता पा
 इ न्द्रा य म द्र ने सु त मि न्द्रा य मो वा । द्रा ना इ सू
 श चि ट त त टा ख णा भी त
 तां । प रि ष्टो भा हा हा न्तु नो गा इ राः । अ र्क मा र्चा हा
 त क टा खण् प प्ला
 हान्तू कार वाः । ओ इ डा ॥ १४ ॥

५/६ वैष्णवानि त्रीणि, इदवद्वा, दैवोदासं तृतीयं, और्ध्वसद्भनानि वा

ती टि का च श क
 अ य न्त या । न्द्र सो मो हो वा हो इ । नी
 टि च खा णा च था श टा ख
 पू तो आ धि ब र्हा इ षी । आ इ हो मा स्या द्रा वा
 शि ख श
 औ हो वा । पी बा ॥ १५ ॥

तू त त की टा टि
 अ य न्त इ न्द्र सो हो माः । नि पू तो आ धी बा र्हा इ षी ।
 टा चा कि टि षा कु
 ऐ हा इ मा स्या द्र वा पा इ वा । आ इ हि मा स्या द्र वा
 टि ख श
 आ उ वा । पी बा ॥ १६ ॥

कू त प णि णा णि
 अ य न्त इ न्द्र सो मो ना इ पू तो आ धी ब र्हि षी ।
 कि श टा ता का टा तच् का प
 नि पू तो आ धी ब र्हा इ षी । ऐ हा इ मा स्या द्रा वा पा
 श त्र ख श
 इ वा । ई हा ॥ १७ ॥

५/७ औदले द्वे, वैणवे द्वे, वैणवे औदले इति वा

ता चा शा चा श चि टि ति
 सु रूप कृ त्नु मू ता या इ । सु दु घा मि व गो दु ह्या
 टि ख श टि त चा ति टि
 आ उ वा । ऊ पा । जु हू मा सी य वि य वि या आ उ वा ।

खा श
 ऊ ऊ पा ॥ १८ ॥

ति त श टी टा श चि
 सु रू हा हा बु । प कृ त्नु मू ता या इ । सु दु घा मि व
 टि तुच् टा टा श टा च श
 गो दु हा ऐ ही ए ही । जु हौ हु वा इ मा सी य वि य
 तुच्
 व्यै ही ए ही ॥ १९ ॥

तु पा ण श ष यु
 सु रूप कृ त्नु मू ता या इ । ओ इ सु रूप कृ त्नु मू
 टा श ष यु टा श का
 ता या इ । ओ इ सु दु घा मि व गो दु हा इ । जु हू म
 पा श्र टा टा च क पि
 सा इ य वि या वी ऐ ही । जु हू मा सी य वि या वी वी
 श्र त ताच्
 आ बु हो आ बु हो वा । ए य वो ॥ २० ॥

ती टा चा श कि टि क
 सु रूप कृ । त्नु मू ता या इ । सु दु घा मि व गो दू
 ख शु टा चा श टि त प
 हा इ सु दु घा मा । वा गो दु हा इ । जु हू मा सी । या
 श ख प्ल शा
 वि या वो । हा इ ॥ २१ ॥

५/८ दैवोदासानि त्रीणि, आर्षभाणि वा, यदि वा वाध्यंश्चानि

अ भि त्वा वृ ष भा सु ता इ । सु तं सृ जा मि पा इ ता
 ट श का य ट ता भी ख श
 या इ । तृं पा वा या श्रु हा आ उ वा ए । मा दं ॥ २२ ॥

अ भि त्वा वृ ष भा सु ते भ्या हा बु । त्वा वृ ष भा
 दा श कीच् का या ट श का
 सू ता इ । सू तं सृ जा मि पा इ ता या इ । तृं पा हो इ वि
 की कथ् टि खण् प प्ला
 या हो इ नू ही मा दां । ओ इ डा ॥ २३ ॥

अ भि त्वा वृ ष भा सु ते सु तं सृ जो वा । मी पी ता
 त श का काच् क दा त श ट त ट ख
 या इ । सू तं सृ जा मि पी ता या इ । तृं पा वा या औ हो
 शि था दाख्
 वा । श्नू ही मा दां ॥ २४ ॥

५/९ कौत्से द्वे, पाञ्चवादे वा

या ही न्द्रा च म से ष्वा इ या । सो मा आ मू षु ते सु त
 की का दा त टि त टि त श
 सो मश्च मू षु ता इ सू ताः । पा इ वा हा इ दा स्यो हा इ ।
 टि खण् श प प्ला
 त्वा मी शा इ षा इ । ओ इ डा ॥ २५ ॥

य इ न्द्र चा मा से षु वा । सो मश्च मू षू ता इ
 पा श ती ता पा श ट श खी
 सू ताः । सो मश्च मू षू ता इ सू ताः । ओ इ पि बे द स्यो
 ण श खीण् फश ख श
 हा इ । त्वा मा इ शा इ । षा इ ॥ २६ ॥

५/१० सौमेधानि त्रीणि, पौर्वतीथानि वा

यो गे यो गे त व स्त रां । वा जे वा जे ह वा म हे सा
 दा तच् क प ष्लि शा
 खा या इन्द्रा मू वा ता यो । हा इ ॥ २७ ॥

यो गे यो गे त व स्ता रां । वा जे वा जे ह वा म हे हो
 दा त श दा दा त श टि ख
 वा हा इ । सा खा या ई हो वा हा इ । न्द्र मू ता या औ
 शि खा श
 हो वा । ऊ ऊ पा ॥ २८ ॥

यो गे यो गे त वा इा बु स्ता रां । वा जे वा जे ह वा
 कि कि त त था क टि
 मा हा ए हू वा औ हो वा । सा खा या इ न्द्र मू ता या
 कि कि त त का दा दा ट ख न्न
 ए हू वा औ हो वा । स खा य या हु वा औ हो वा ।
 का टाख्
 न्द्र मू त ये ॥ २९ ॥

५/११ दैवातिथं मैधातिथं वा

आ तू ए ता नि षि दा ता । इन्द्रा म भा इ प्र गा य ता
 की चक पि श दा ख ण ड
 स खा य स्तो म वा औ हो । व वा हा साः ह या इ सा खा य
 चक पि श दा ख ण शा
 स्तो म वा औ हो । हू म्मा हा सो हा इ ॥ ३० ॥

इति पञ्चमः खण्डः ॥ ५ ॥

६/१ माधुच्छन्दसं कौञ्चं सौपर्णं वा घृतश्रुत्त्रिधनं, आङ्गिरसानि वा

ति टा भि का का च य ट
इ दा मे । ह्या नु ओ जा सा । सू तं रा धा नां पा ता

श यु पा खा ता ट ख
इ । पि बा त्व स्या गी र्वा णाः पि बा तु वा । स्या गा औ
शि ख ष्ट
हो वा । र्वा णाः ॥ १ ॥

ती ता ट खा ण का का ट
इ दं दि या औ हो । नू ओ जा सा । सू तं रा धा ना

खा ण श पी श न्द श प ष्ठी
ओं पा ता इ । पि बा त्व स्या गा हा इ । र्वा णा ए हि या
श ष्ट शा
हा । हो इ ङा ॥ २ ॥

ती ति की च य ट ता
इ दं ह्य नू ओ ज सा । सू तं रा धा नां पा तौ हो वा

त श चा ची या ट ता त श
हा इ । पि बा तु व स्य गा इ र्वा णौ हो वा हा इ । पि बा तु
टी ता त श टीट् ख शि त
वौ हो वा हा इ । स्य गा इ र्वा णा औ हो वा । घृ ता
टाख्
श्चू ताः ॥ ३ ॥

६/२ प्रैयमेधानि त्रीणि शौक्तसामानि वा, उद्गातृदमनं वा तृतीयम्

ती की य टच् य ट कि च श
म हं इ न्द्राः । पू र श्च नो मा ही त्वा मा स्तु व जि णा इ ।

य टच् य टच् का ट खण् प ष्टा
दा यू र्ना प्रा थि ना शा वाः । ओ इ ङा ॥ ४ ॥

तु त पा श टा खा ण
 म हं हा इन्द्राः । पू रा आ नाः । मा हा इ त्वा मा ।
 दा खि शी वृ
 स्तु वौ हौ हा हो वा जि णा इ । द्यौ र्ना प्र थि ना श वाः ।
 ट ख ण टा खि ष्ठा ष्ट शा
 द्यौ र्ना प्रा । थि नौ हौ हा हो वा शा वो । हा इ ॥ ५ ॥
 फी शा का था टट् त च टाट्
 म हं इन्द्राः पु रा आ नाः । मा ही त्वा मा । स्तू व ज्रा
 ता श क टट् त का टट् खण् प ष्ठा
 इ न्ना इ । द्यौ र्ना प्रा । थि ना शा वाः । ओ इ डा ॥ ६ ॥

६/३ गौरिवीते द्वे

ती टि त कि टा त
 आ तू न या । द्र लु मा न्तां । चा इ त्रं प्रा भं हा इ सं
 टि टी खा ण श टा च क चा टिट्
 गृ भा या मा हा ह स्तो हा इ । द क्षा इ णा इ नां । म हा हा
 ख शि कि टख्
 स्ता औ हो वा । द क्षि णे ना ॥ ७ ॥

वृ त टा ख ण क पा श
 आ तू न इ न्द्र लु मा न्तां । चि त्रा रा भं । सं गृ भा य
 ट त ट ख शि खी
 मा हा हा स्ता औ हो वा । द क्षि णे ना ॥ ८ ॥

६/४ आपालवैणवे द्वे

वृख् श इ कथ्
 आ तू न इ न्द्र लु मा न्तां । चि त्रं प्रा भं सं गृ भा या
 श ष कु खि ण क षा
 चि त्रं रा भं सं गृ औ हो इ भा या । ऐ हा इ म हा ह स्ती
 इ च श क का ष्ठी शा
 द क्षा हो इ । औ हो वा हो वा णा इ नो । हा इ ॥ ९ ॥

गा णा फ ताख् श षि
 आ तू ना इ न्द्रा लु मा न्तं । चि त्रं ग्रा भं सं गृ भा या
 कै ख शण्ड ख ण क ष
 चा इ त्रं रा भं सं गृ ई हा भा या । ऐ हा इ म हा ह स्ती द
 इ च श क का पा णि श शा
 क्षा हो इ । औ हो वा हो वा णा इ नो । हा इ ॥ १० ॥

६/५ धुरशाम्ये द्वे, महागौखीतं तृतीयं

ती का था टा यू
 अ भ्ये अ भी । प्र गो पा तीं गि राः । इ न्द्र म र्च या था
 पा श ता पी ण श ट ख शि
 वि दा इ सू नूं । ओ इ स त्यो हा इ । स्या सा औ हो वा ।
 चा टाख्
 त्पा ती मे ॥ ११ ॥

ती की टा टी ख
 अ भ्ये अ भी । प्र गो प तीं गि राः । इ न्द्रा मा र्चा या
 ण ट त प णा णा फा फा ता ट त प
 था । हूं हूं ओ इ वी दा ई सू नूं सा त्या स्य सा । हूं हूं ओ
 ङ्ग ङ्ग श शा
 बा त् पा ता इं । हा इ ॥ १२ ॥

फा खा खा शा षी ड
 आ भि प्र गो प तीं गि राः । इ न्द्र म र्च य था वि दा ए ।
 की प श ङ्ग प्ला की प
 सू नूं सा त्या ओ स्य सा त् पा ता इं । सू नूं सा त्या ओ स्य
 प्ला प्ला श शा
 सो बा त् पा ता इं । हा इ ॥ १३ ॥

६/६ वाचः सामनी द्वे, महावामदेव्यं तृतीयम्

ती त प श क कु
 क या न श्ची । त्रा या भू वा त् । ऊ ता इ स्स दा वा र्ध

खा ण टि त श प श ख प्ल शा
स्सा खा । क या शा चा इ । छा या वा र्तौ । हा इ ॥ १४ ॥

हु तु त पा श पा
हो वा इ हो वा इ क या न श्री । त्रा या भू वा त् । हो वा
चू क का प श षि
इ हो वा ऊ ति भि स्स दा वृ धा स्सा खा । हो वा इ हो वा इ
तु ता श टिट् ख शि ख श
क या श चा इ । छा या वा र्तौ श्री हो वा । ऊ पा ॥ १५ ॥

फा फा खा शि की शा
क या न श्चा इ त्रा या भु वा त् । ऊ ति स्सा दा वृ ध स
कि ता टि ता श ति टा ट ख
खा श्री हो हा इ क या श चा इ । छ यौ हो हं मा । वा र्तौ
त्र श
हा इ ॥ १६ ॥

फा फा ख शा की का
का स्त्वा स त्यो मा दा नां । मं हि छो मा त्स द न्ध सा
शि ता श टा ता ति टा ट ख
श्री हो हा इ दृ ढा चि दा । रु जौ हो हं मा । वा सो ।
त्र श
हा इ ॥ १७ ॥

फा फा ख शा कि का शा
आ भौ षु णा स्सा खी नां । अ वि ता जा रा इ त्री णा मा
कि ता टि ता ति टा ट ख
औ हो हा इ श तां भ वा । सि यौ हो हं मा । ता यो ।
त्र श
हा इ ॥ १८ ॥

६/७ इन्द्रस्य सत्रासाहीये द्वे

ति था टा दू
त्य मु वाः । स त्रा सा हां । वि श्वा सु गी रि षू आ या
टि टिट् ख शि का टाख
तां । आ च्या वा या औ हो वा । सि यू त ये ॥ १९ ॥

ख श्रु ह
 त्या मु व स्स त्रा सा हं ओ वा । विश्वं सु गो र्वा या
 च ट दा त खी ण श ख प्ल
 तां । आ च्या वा या । सि यौ हो वा हा इ । ता यो ।
 शा
 हा इ ॥ २० ॥

६/८ महावामदेव्यञ्च

ता यु दा खा श दा खा
 सा दा । स स्प ता इ मा भू ता उ वो वा । प्रा या उ वो
 श कि ट ख त्र चि टि
 वा । आ इ न्द्रा स्या का मा र्यां । स नि म्मे धा म या
 खा
 सि षां ॥ २१ ॥

६/९ वैयञ्चञ्च

खी श खि ण का था का
 हा वा प्सू दा क्षा आ प्सू दा क्षाः । ये ते प न्था अ धो
 दा खी श खि ण चि
 दि वाः । हा वा प्सू दा क्षा आ प्सु दा क्षाः । ये भि र्वा श्वा
 ड खी ण टिट् ख शि
 मा इ र यो हा उ ता ओ षा न् । तु नो मु वा औ हो वा ।
 ख श
 ऊ ति ॥ २२ ॥

६/१० गौतमस्य च भद्रं

ति त क दा ख शी टि ख
 भ द्रं भा द्रां । ना आ भा रा इ षा मूर्ज । शा ता क्र ता
 शु ट ख शि ख प्ल
 बु या मि न्द्रा मृ । डा या ओ हो वा । सी नाः ॥ २३ ॥

६/११ अश्विनोश्च साम

अ स्ति सो मो अ यं सु तो अ स्त्ये आ स्ती । सो मो अ
 यं सु तः पि ब न्त्य स्या म न्द तो हा इ । उ त स्व रा जो आ
 श्वा इ नो । हा इ ॥ २४ ॥

इति षष्ठः खण्डः ॥ ६ ॥

७/१ त्वाष्ट्री साम च

ती दा दा कीच् का य
ई घ य न्तीः । अ पा स्यू वाः । आ इ न्द्र आ त मू पा सा
दा श का ट त कि टि ताच्
ता इ । व न्वा ना साः । सू वी र्या आ उ वा । वृ धे ॥ १ ॥

७/२ गोघा साम च

ती ह कि ख
न की दे वाः । इ ना इ नी मा सा इ मा सी या न क्या
शि ह कि ख शी
यो । प या प या मा सा इ मा सी या म न्त्र इ श्रु त्यं । च रा
ह पि ण
च रा मा सा इ मा सी या ॥ २ ॥

७/३ सवितुश्च साम

ती षा इ त
दो षो आ गा त् । वृ ह त् गा य द्यु म त् गा मा ।
कु दा ख श ता क प प्लि
आ ध र्व ण स्तु ही यौ हो इ दे वां । सा वो वा ता रां ।
शा
हा इ ॥ ३ ॥

७/४ उषसश्च साम

ती का की श दा त श
ए षो उ षाः । आ पू र्या व्यू छा ती हो वा हा इ ।
टि खा खा श ता क प प्लि
प्रि या दा इ वा स्तु षा इ वा मा । श्वी नो वा बृ हा त् ।
शा
हा इ ॥ ४ ॥

७/५ त्वष्टुरातिथ्ये द्वे

इन्द्रो दधी चो अ स्न भि र्या ई या । वृत्रा ण्य प्र ति
 ष्कु त इ या ई या । ज घा न न व ती र्न व इ या ई या
 ओ हो वा । ऊ पा ॥ ५ ॥

इन्द्रो दघा इ चो अ स्था भीः । वृत्रा ण्या प्रा
 ति ष्कु ताः । जे घा ना ना । व ती र्न वा औ हो बा ।
 हो इ बा ॥ ६ ॥

७/६ सौमित्रञ्च

इन्द्रो हि मा हा बु । त्सी आ न्धा साः । वा इ श्वे भि
 स्सो हा मा पा र्वा भिः । म हं आ भा औ हो वा । ष्टि रो
 जा सा ॥ ७ ॥

७/७ इन्द्रस्य च माया

आतू औ हो आ तू औ हो । ना इन्द्र वृत्रा हा ना स्मा
 क मा ध्दा मा गा ही मा हा स्मा ही भी रो वा ता इ भो ।
 हा इ ॥ ८ ॥

७/८ वैश्वामित्रे च

फ ति कृख् फ ति
 हा हा इ उ वा । ओ ज स्त द स्य ति त्वि षे । हा हा उ वा
 कृख् फ ति कौ च क
 उ भे य स म वर्त यात् । हा हा उ वा । इन्द्र श्र म् वे व रो
 ट ख
 दा सी ॥ ९ ॥

फी शा का श ष
 ओ ज स्त दा स्य ति त्वि षा इ । उ भे य त्स म वर्त या
 टेट् ख शि टि खी
 दा इ न्द्र श्रा म् औ हो वा । व रो दा सी ॥ १० ॥

७/९ शौनशेषञ्च

णा णाफ् खा शी कि चि य
 अ या मू ता इ सा मा त सा इ । का पो ता इ व गा भा
 ट टा टाच् क प प्लि शा
 धी । वा चा स्ता ची न्ना ओ वा हा सो हा इ ॥ ११ ॥

७/१० प्रतीचीनेडं च काशितं

तू ति का का चक पा
 वा त आ वा तु भा इ ष जां । शां भू म यो न्तू नो ह दा
 प्ला न्द श पु श पि प्ला शा
 इ हा हा इ । प्र न आ यूं षी ता रि षा दौ हो वा । ई ङ् ॥ १२ ॥

इति सप्तमः खण्डः ॥ ७ ॥

८/१ सौमित्रञ्च

यं रक्षन्ति प्रचेतसाः । वरुणो मित्रो अर्यामा ।
नाका इत्यादा । हं मा इभ्याता औहोवा । जानाः ॥ १ ॥

८/२ श्यावाश्वे च

गव्युषुणो यथापुरा । अश्वयोतरथयावारीवा
स्यामहोमाहोना औहोवा । ऊपा ॥ २ ॥

गव्युषुणो यथापुराए । अश्वयोतराथायावा
रिवास्यामहोमाहोना औहोवा । ई ॥ ३ ॥

८/३ शैखण्डिनञ्च

इमास्तया । न्द्रपृश्नयो घतन्तूहाबुहोहाहा
इतयाशा इरं । येनामृता । स्यापोबाप्युषा इः ।
हा इ ॥ ४ ॥

८/४ वैतहव्यञ्च

अयाधिया च गव्ययाए । पूरुणामतूरु । ष्टूती
वा । यत्सोमेसोमया । यत्सोमेसोमयो बभूवो ।
हा इ ॥ ५ ॥

८/५ भारद्वाजश्च

^{तू} ^{चा} ^य ^ट ^{चा} ^{था} ^{का}
 पा व का न ई या । स रा स्वा तो । वा जे भि र्वा जि ना
^{या} ^ट ^{टि} ^ख ^{शि} ^{ता} ^{टाख्}
 इ वा ती । य ज्ञां वा ष्टू औ हो वा । धि या वा सूः ॥ ६ ॥

६ अरुणस्य च वैददश्वेः साम

^{तू} ^त ^श ^{तच्} ^{का} ^{या} ^ट
 क इ म मु हु वा हा इ । ना हु षा इ षू वा । आ इन्द्रं सो
^{कु} ^{का} ^य ^ट ^{टा} ^{का} ^{चा} ^य ^ट ^{टा} ^{का}
 मा स्य ता र्पा या त्स नो व सू नि या भा रा त्स नो व सू मि
^{टा} ^{का} ^{ता} ^{इच्}
 या भ रा उ वा । आ ग ह्ये हि त इ मे ॥ ७ ॥

८/७ सौभरं च

^{ती} ^{चा} ^य ^{टाच्} ^{का} ^य ^{टा} ^{चि}
 आ या हि सू । षु मा हा इ ते षु मा हा इ ते । आ इन्द्रा
^{था} ^{का} ^य ^{टाच्} ^{का} ^य ^{टा} ^{कि} ^{कि}
 सो मं पि बा आ इ मां पि वा आ इ मां । ए दं ब र्हा इ स्सा
^{टा} ^{खण्} ^प ^{प्ला}
 दो मा मा । ओ इ डा ॥ ८ ॥

८/८ पाष्टौहे च

^{खि} ^ण ^{टा} ^{की} ^ख ^{णा}
 म हा इ त्रा इ णं । अ वा र स्तु यु क्ष म्मा इ त्रा
^{टि} ^{खि} ^ण ^क ^प ^{प्लि} ^{शा}
 स्या र्य म्णा दु रा धा र्षं । वा रो बा णा स्यो । हा इ ॥ ९ ॥

^{तू} ^त
 म ही त्री णा म व र स्तु ए । यु क्ष म्मि त्र स्या र्ये

पृ का ट त की टा टा ख
 म्णा दु रा धा र्णा । व रौ हो वा हं मा ण स्यो या औ हो
 शि त टा टाख्
 वा । हा ओ वा ओ वा ॥ १० ॥

८/१ साकमश्वन्धुरां वा साम

कि कि च श की कि च श
 त्वा व तो हा बु हो ओ इ । पु रो व सो हा बु हो ओ इ ।
 की कि च श कि ग का च श
 व य मि न्द्रा हा बु हो ओ इ । प्र णे त र्हा बु हो ओ इ ।
 कि श का श च श कि कि
 स्म सि स्था त र्हा बु हो ओ इ । ह री णां हा बु हो
 प ष्टा
 ओ इ डा ॥ ११ ॥

इत्यष्टमः खण्डः ॥ ८ ॥

९/१ यामञ्च

उ त्वा म न्द न्तु सो हो माः । कृ णौ हो ष्व रौ हो
की चि टि त टा क थू ट य
धो अ द्रि वाः । अ व ब्रा ह्मा । द्वि षा हो वा औ हो इ
टाट् ख शि त टाख्
जा हा औ हो वा । ए य यूः ॥ १ ॥

९/२ आङ्गिरसश्च इन्द्रस्य वा हरिश्चीनिघनम्

गि र्व णः पा हि न स्सु तं गि र्व णः पा । हि न स्सु तां
चक का की टा ति टि
म धो र्धा रा भि रा हो वा ज्या से हा उ वा । इ न्द्र त्वा
त टीट् ख शि च टाख्
दा । त मा इ या शा औ हो वा । हा रि श्रोः ॥ २ ॥

६/३ वैरूपञ्च

सा दा । व इ न्द्र श्च कृ षा दा । उ पो नु सा सा प
कु ट णाफ् खि श व
र्य न्न दे वाः । ऋ ता रशू र आ इ । द्राः ॥ ३ ॥

९/४ आसितञ्च सिन्धुषाम वा

आ त्वा वि श न्त्वि न्दा वाः । सा मू द्र मो वा सि
कृ क टा त षा
न्ध व स मु द्र मी वा सि न्धा वाः । न त्वा मि न्द्रा ति
कृच् क टा ता ति रि च्या ता इ ।
प प्ला
ओ इ डा ॥ ४ ॥

१/५ यमस्याकौ द्वौ

इन्द्र मि त् गा । थि नो वृ ह दि न्द्र मा क् भी र
 वा श का ट त का टी खण्
 कि णाः । इ न्द्रं वा णी र नू ष त इ डा भा ।
 प प्ला
 ओ इ डा ॥ ५ ॥

फा खी शा क
 इ न्द्रा मि त् गा थि नो वृ ह त् । इ न्द्र म का इ मि
 कृ टा ड त त प्ली
 रा कि णाः । आ इ न्द्रं वा णी र्हा हा । अ नू ष ता ।
 प्ला श
 हो इ डा ॥ ६ ॥

६/६ सौमित्रे च

षा तू त ग कि सट्
 इ न्द्र इ षे द दा तु ना ए । ऋ भू क्ष णा मृ भू र
 खण् फूल् ट त चा ट क प प्ली शा
 र्थी । वा जी । द दा ऊ तू वो बा जा इ नां । हा इ ॥ ७ ॥
 षि तू त श चा टा ख
 इ न्द्र इ षे द दा तु न ओ हा इ । ऋ भू क्ष णा मृ भुं रा
 ण तू का ड प प्ली
 र्थी । वा जी द दा तु वा । वा जी द दा तु वो ओ बा जा इ नां ।
 शा
 हा इ ॥ ८ ॥

६/७ इन्द्रस्याभयं

इन्द्रो अं गा । म ह त् भा यां । आ भी षा द पा च्यु च्या
 ख खा ति क प प्लि श शा
 वा त्स हा इ स्थि राः । वी चो बा र्षा णा इः । हा इ ॥ ९ ॥

६/८ त्वाष्ट्री सामनी द्वे

इ मा उ त्वा । सु ता इ सू ता इ न क्ष न्ता इ गी र्व णो
 ख णा भि तच् क प ङ्गि शा
 गा इ राः । गा वो वा त्सा न्ना धो बा ना वो । हा इ ॥ १० ॥
 नी टि त की टा त
 इ न्द्रा नू पू । षा णा वा यां । सा ख्या या सू व स्ता या
 श टा टाच् क प ङ्गा श शा
 इ । हू वे मा वा जा सो बा ता यो । हा इ ॥ ११ ॥

१०/६ इन्द्राण्यास्साम

न क्ये ना की । आ इ न्द्र त्व दु त्व रा न्ना ज्या यो अ स्ता
 शा ट खा ण टा पा श प श ख ङ्ग
 इ वृ । हं ह न्द्रा ह न् । न क्ये वै य्या था । हं हं तू वां ।
 शा
 हा इ ॥ १२ ॥

इति नवमः खण्डः ॥ ९ ॥

१०/१ श्यावाश्वं च

ती टा त टी त का ख ण
त र णिं वाः । ज ना नां । त्र दं वा जा हा स्या गो म ताः ।

टि त ङि श ङा श
सा मा ना मू । प्र शा सि षाः । हो इ डा ॥ १ ॥

१०/२ वैरूपं च

तू ति टा टा का शा
अ सृ प्र मा इ न्द्रा ते गि राः । प्रा ती त्वा मू द हा स ता ।

टा टा काच् का प ङा
सा जो षा वृ ष भां प ति मो इ डा ॥ २ ॥

१०/३ सौमित्रं च

फी श का श टि च श चा
स नो धो घा स म र्ति याः । य म्म रू तो या मा री या

चा श ट टि टि य टा थ
मा मि त्राः पा न्त्य हु हा उ उ वा हा उ वा । आ ति
दाख्
दी षाः ॥ ३ ॥

१०/४ स्तौभं च

खु श ङा श खी का
औ हो वा औ हो वा ओ हा इ । य द्वी डा वी न्द्रा या त्सी

फा श खु श ङा श खी का
रा इ । औ हो वा औ हो वा ओ हा इ । य त्प र्शा ने पा रा

फश खु श ङा श खी का
भृ तं । औ हो वा औ हो वा ओ हा इ । व सू स्पा र्हा न्ता दा

फा खु श ङा श ङा श
भा रा । औ हो वा औ हो वा ओ हा इ । हो इ डा ॥ ४ ॥

१०/५ श्रौतञ्च

ता के णा ता
 श्रु तां । वो वृ त्र ह न्त मं प्र श ड् ञ् षा णा इ नां ।
 टी ता का च क ट ख ष्ट षा श
 आ शा इ षा इ रा ध से म हा औ हो वा । हो इ डा ॥ ५ ॥

१०/६ आभीशवञ्च

तु त च श थ क टा का
 अ र न्त इ न्द्र श्र व से ए । ग मा इ मा शू र त्वा व तो
 टा त श चा य ट टा त श टि खणू श
 हो वा हा इ । अ रां शा क्रा हो वा हा इ । पा रे मा णा इ ।
 प ष्टा
 ओ इ डा ॥ ६ ॥

१०/७ ऐडञ्च

फा खी शा पूय प श
 धा ना व न्तं क रां भि णं । अ पू प व न्त मु क्थी नां ।
 खि शफ्ट ख ण श ष्टा ष्टि शा
 इ न्द्रा प्रा ता ओ हा इ । जु षो वा स्वा नो । हा इ ॥ ७ ॥

१०/८ इन्द्रस्य चक्षुरपवी

षा त् ची टा ख ण
 अ पां फे ने न ना मु चेः । शि र इ न्द्रो द वा र्ता याः ।
 टीट् ख शि ता टाख्
 वा इ श्वा या दा औ हो वा । ज या स्पा र्धाः ॥ ८ ॥

१०/९ सौमित्रे

ती टि का च श क टी
 इ मे त या । न्द्र सो मो हो वा हो इ । सू ता सो ये चा

का ख ण ख श ष्ठ त श की प ङी
 सो तू वाः । ते षां हा हा इ । मा त्स्व प्र भु ओ बा वा सो
 शाः
 हा इ ॥ ९ ॥

ता त श दृ त टाच् य
 तु भ्यां हा बु । सु ता स स्सो मा स्ती णं बा हिं विं भा हो
 टा त पा टा खि सि ख शः
 इ वा सो । स्तो तू आ भ्या इ न्द्र मृ औ हो वा । डा या ॥ १० ॥

इति दशमः खण्डः ॥ १० ॥

११/१ कौत्सश्च

ति इ त च श चा
आ व इ न्द्रां । कृ पी य धा वा ज या न्ता शशा ता क्र तुं ।
टि त टा ता ख ङ्
मं हि ष्ठां सी । चा या उ वा । दू भीः ॥ १ ॥

११/२ ऐषश्च

तृ त चा श ठी
अ त श्चि दि न्द्र न उ पा ए । आ या हि श ता वा जा
ख खा ता क प ङ्गि शा
या इ षा स हा । स्वा वो बा जा यो हा इ ॥ २ ॥

११/३ उपसश्च साम

ती चा शू क ठा ख ण
आ बु न्दं वृ । त्र हा द दा इ जा ताः पा च्छ्रिं द्वि मा ता रं ।
टि त च श टी खण् प ङ्गा
क उ ग्राः के । हा शृ ण्वी र इ डा भा । ओ इ डा ॥ ३ ॥

११/४ बार्हदुक्थं च

ती ति इ द्या टा का च
वृ ह दु क्थं हा वा म हा इ । सा प्रा का रा स्न मू ता या
श टा टाच् क प ङ्गि शा
इ । सा धाः का एवा न्ता मो बा वा सो । हा इ ॥ ४ ॥

११/५ वरुणसाम च

ल्ल चा शा
ऋ जु नी ति नो व रु ण इ हा । मि त्रो न या ति वि
टि ति टि ती टि
द्वा न् सा इ हा । आ र्या मा दा इ वा इ हा । सा जो षा
ता ख श
उ वा । ई हा ॥ ५ ॥

११/६ उषसश्चैव साम

क पा शू च चा टी
 दू रा दी हे व य त्स ताः । आ रू णा प्सू र शि श्वा
 ता टि त चा टी खण् प
 इ ता त् । वो भा नूँ वी । श्वा था त न दि डा भा । ओ
 प्ला
 इ डा ॥ ६ ॥

११/७ मित्रावरुणयोश्च संयोजनं

षा कु थ टा ता
 आ नो मि त्रा व रु णा औ हो वा । घृ तै र्ग व्यू ति मु
 कृ था टा था टा का थ टा का
 क्षा ता मौ हो वा । मा ध्वा र जां सि सू औ हो वा । क्र तू
 टा खण् प प्ला
 इ डा भा । ओ इ डा ॥ ७ ॥

११/८ ऋतुसाम च

तु ति था चक टि
 उ दु त्ये सू ना वो गि राः । का ष्ठा र्य ज्ञा इ षु वा
 ख ण का ट त प श ख प्ल शा
 त्ना ता । वा आ आ भी ज्ञु या ता वो । हा इ ॥ ८ ॥

११/९ विष्णोः साम च

ति टा खि ण श चि का
 इ दा मे । वि ष्णु विं चा क्रा मा इ । त्रा इ धा नि द
 च था टा टाच् य ट त ट ख शि त
 धा इ पा दां स मू हो ढा मा । स्या पा औ हो वा । एं
 ताच्
 सु ले ॥ ९ ॥

इति एकादशः खण्डः ॥ ११ ॥

१२/१ कौत्सञ्च

अ ती हि मा । न्यु षा वा इ णां । सु षू वां सा हो ऊ
य टा कि टी ख शि ख श
पै रा या । अ स्य रा ता बु सू ता औ हो वा । पो बा ॥ १ ॥

१२/२ काश्यपञ्च आप्सुरसं वा

क दू प्रा चे ता से म हा इ वा चो दे वा हा बु व चो
श्रु टि त खि ति क प
दे वा । य श स्या ता इ त दा इ धि या । स्या वो वा र्धा
प्लि शा
नां । हा इ ॥

१२/३ बाहृदुक्थे च

उ क्थ ञ्च नो हा इ । श स्य मा ना न्ना गौ रा ई रा चि
शि टि त क टा ख शि ख श
के ता । ना गा या त्रां । गी य मा ना औ हो वा । ऊ पा ॥ ३ ॥

इ न्द्र उ क्था इ । भि र्मा न्दा इ ष्ठो वा जा ना ञ्चा वा ज
चा टि खा ण का चक ट ख प्ल
पा ति र्हा रा इ वा नू सू । ता नां स खा औ हो वा ।
प्ला श
हो इ डा ॥ ४ ॥

१२/४ और्ध्वसदने द्वे प्रहितोर्वा संयोजने

ब्र ह्म णा दी । न्द्र रा ध साः पि वा सो मा मृ तूं र नू ।
का टा प श ख प्ल शा
त वे दू सा ख्या मा स्ता र्ता । हा इ ॥ ५ ॥

फी शा का श क
 व यं घा ते अ पि इम सा इ । स्तो ता र इ न्द्र गि र् व ण
 टे च श च य टा टी कथू श टाट्
 उ व उ वा हो इ । तू वा न्नो जी उ व उ वा हो न्वा सो मा
 ख शि त टाख्
 पा औ हो वा । ए ऊ पा ॥ ६ ॥

१२/५ कौत्सानि चत्वारि

ति चि चा टा त श का
 आ या ही । उ प ना स्सु तं हो वा हा इ । वा जे भि र्मा
 ऊ त टा त श चा टी टा त श
 ह णी या था हो वा हा इ । म हं इ व यु वा हो वा हा इ ।
 ट ख शि खा श
 जा ना औ हो वा । ऊ ऊ पा ॥ ७ ॥

ट चक् श का फा टा खि श टच् कच्
 ओ हो इ का दा वा सो स्तो त्रां ह र्य ता या । ओ हो या
 का फा खि ण ट च श का फा पा
 वा इमा शा रु धा दू वाः । ओ हो इ दी र्घं सू तं वा ता पी
 खा त्र ख
 या या । ई ॥ ८ ॥

खा क था टी खि श खा क
 क दा औ हो वा । व सो स्तो त्रां ह र्य ता या । अ वा औ
 था टा खि ण ख क था टा
 हो वा । इम शा रु धा दू वाः । दी र्घा औ हो वा । सू तां
 पा खा त्र
 वा ता पी या या ॥ ९ ॥

च शि का फ श टा खि श च
 औ हो वा इ का दा वा सो स्तो त्रां ह र्य ता या । औ हो
 शा का फ श पा ख ण च शि का फ श
 वा या वा इमा शा रु धा दू वाः । औ हो वा इ दी र्घं सू तं
 पा खा त्र तच्
 वा ता पी या या । ए ॥ १० ॥

१२/६ अभीपादस्य चौदलस्य साम्

वृ त चा श काच् का य टा
 एन्द्र पृ लु का सु ची दे । नृ र्म णा त नू षु धा हा इ ताः ।
 च श चा ट कि ता ख प
 सा त्रा जि दू ग्रा पा वूं सि या उ वा । ऊ पा ॥ ११ ॥

१२/७ सोम साम च

वृ त श टि त
 अ य मे नं स च तां हा बु । ओ इ सू तो म न्दि मि
 की टा ख णा श टीद् खा शि
 न्द्रा य मा न्दा इ ना इ । च क्रा इं वा इ श्वा औ हो वा ।
 टि ख
 नि चा क्रा ये ॥ १२ ॥

इति द्वादशः खण्डः ॥ १२ ॥

इति ऐन्द्रपर्वणि तद्वपाठः समाप्तः ॥

१/१ इन्द्रस्याकौ द्वौ

ती की दा त कि
अ भि त्वा शू । र नो नु मा ओ नू माः । आ दु ग्धा
चा टी टि त कि
इ वा धा इ न वा ओ इ ना वाः । आ इ शा न म स्य ज ग
चू चा का दा त कि का चा का
ता सू वा दृ शा मो दृ शां । आ इ शा न मि न्द्रा ता स्थु षा
टाद् ख शि ता टाख्
ओ स्थू षा ओ हो वा । स्थू षा स्थू षाः ॥ १ ॥

खी श्ली चा श का
अ भि त्वा शू रा नो नू माः । आ दु ग्धा इ वा धा
टि त च शा क दृ ख ण का
इ ना वाः । आ इ शा न म स्य ज ग ता सु वा दृ शं । ई शा
ट त च टी खण् प ष्टा
ना मी न्द्रा ता स्थु ष इ ङा भा । ओ इ ङा ॥ २ ॥

१/२ भारद्वाजे द्वे

ति दा का का शू
त्वा मि ङ्घी । हा वा मा हा आ औ हो वा हा उ वा ।
ख श उ ट का का शू
ऊ पा सा तौ वा जा स्या का रा वा आ औ हो वा हा उ वा ।
ख श कृ थ दा का
ऊ पा । त्वां वृ त्रा इ षु इ न्द्रा सा त्पा ती मा औ हो वा
शू ख श कि था दा का का
हा उ वा । ऊ पा । न र स्त्वां का ष्टा सु वा र्वा ता आ औ
शू खा श
हो वा हा उ वा । ऊ ऊ पा ॥ ३ ॥

ते त च य
त्वा मि ङ्घी ह वा म हे सा तौ वा जो वा । स्या का रा

दा कृ चा य दा टि
 वाः । त्वां वृत्रा इषु इन्द्रा सत्पातीन्ना राः । तूवां का
 त टि खण् प ष्टा
 ष्टा । सुवर्वाताः । ओ इ डा ॥ ४ ॥

१/३ सन्नते द्वे श्यैत्यं तृतीयं

ती टि त यू
 अ भि प्र वाः । सू रा धा सां । इन्द्र मर्चयाथा वि
 पा श खा ता यू दा
 दा इ यो जा रि तू । भ्यो मघ वा पू रो वा सूः । स हा
 टिट् खा शि टि ख
 स्त्रा इ णा औ हो वा । वशीक्षाती ॥ ५ ॥

इ खि ण इट् ख
 आ भा इ प्र वा सु रा धा सं । इन्द्रा मर्चयाथा औ
 शि ख श च का काच् क दा ता दाख्
 हो वा । वी दे । यो ज री तू भ्यो मा घ वा पु रो वा सूः ।
 ता क थ चक टाट् ख शि का दाख्
 स हा स्त्रे णे व शा इ क्षा ता औ हो वा । सु भू त ये ॥ ६ ॥

फू खा णाफ् ङ् टी
 अ भि प्र व स्सु रा ध सा औ हो वा । आ इन्द्र मा र्चा
 चि दा ख ण श च का चा पा श दा
 य था वि दा ओ हा इ । यो ज री तू भ्यो मा घ वा पु रो
 ख ण पू श टाट् ख शि
 वा सूः । स ह स्त्रे णा इ वा दा हं मा इ क्षा ता औ हो वा ।
 ख श
 वा सू ॥ ७ ॥

१/४ नाविकञ्च

तु चि क का का त ता
 तं व ए दा स्मां । ऋ ती षा हं हो वा ओ औ हो इ हा ।
 टी ची का का त ता
 व सो र्म न्दा न म न्ध सा हो वा ओ औ हो इ हा । अ

भी व त्स न्न स्व स रे षु धे न वा ही वा ओ औ हो इ हा । इ
 का का का त ता खी शि
 न्द्रं हो वा ओ औ हो इ हा । गो र्भा इर्ना औ हो वा ।
 दिख्
 व मा हे ॥ ८ ॥

१/५ प्रजापतेः श्वाभीवर्तः

गाफ् खा छि न्दा कीच् का
 तं वो दा स्मा मृ ती षा हो वा । वा सो र्म न्दा न मा
 य ट की प फा फाप्ल् वा या ट
 न्धा सा आ भि व त्सा ओ ना स्वा स रे षु धा इ ना वाः । इ
 का य टा ता पाण्फल्फल् ख श
 न्द्रां गा इ र्भी र्ना वा मा । हा इ ॥ ९ ॥

१/६ भागश्च

फू खी न्न की
 तं वो द स्म मृ ती ष हा उ वो वा । वा सो र्म न्दा न
 चा का ये टि
 मा न्धा सा अ भि व त्स न्न स्व स रा इ षू धा इ ना वाः ।
 काच् का ट ताच् का म त्र श ता टख्
 ओ वा इ न्द्रं गा इ र्भी न्न वा मा हा इ । भ गा या ॥ १० ॥

१/७ इन्द्रस्याभीवर्तः

फू ता ष टि प्लु न्द श
 तं वो द स्म मृ ती ष हां वा सो र्म न्दा न मं न्धा सा ।
 षा उ कच् पी श पीय पा
 अ भि व त्स न्न स्व स रे षू धा इ ना वाः । इ न्द्रं गी र्भा इ र्ना
 श ट त ट ख ड्री छि श्वा
 वा । हं हं हं हं न वा न वो वा मा हो । हा इ ॥ ११ ॥

१/८ नौघसं

प प्लु न्द श ड पा
 तां वो द स्म मृ ती षा हां । व सो र्म न्दा ना मा न्धा

श ट त च कृ ख ण ट ता
 सा । आ भी व त्स न्न स्व स रा इ षू धे ना वाः । आ इ न्द्रां ।
 की प ष्ट ख श
 गा इ भि न्ना वो वा । मा हे ॥ १२ ॥

१/९ लौरो द्वे

ता च शा ता टि ख श टाच्
 ता राः । भा इ वो वि दा आ उ वा । द्रा सुं । इ न्द्रां सा
 चा का टा चा ता टि च शा
 बा ध ऊ त ये वृ हा त् वृ हा आ उ वा । गा य न्ता सु
 कि का चा चा ट त चा टी खण्
 त सो मे आ ध्व रे हु वे भा रा न्ना का रि ण मि डा भा ।
 प ष्टा
 ओ इ डा ॥ १३ ॥

ता च शा ता टि ख श टाच्
 ता राः । भा इ वो वि दा आ उ वा । द्रा सुं । इ न्द्रां
 चा का टा चा च ट टी त
 सा बा ध ऊ त ये वृ हा त् गा या न्त सू ता सो मे अ
 चि श टि त च श टी खण् प
 ध्व रा इ । हु वे भा रा न्ना का रि ण मि डा भा । ओ
 ष्टा
 इ डा ॥ १४ ॥

१/१० धानाके द्वे

तू त ता चि कच् चा
 त रो भि वो वि द द्रा सुं । इ न्द्रा मि न्द्रं स बा ध ऊ
 य ट श ता षा चूक् च य
 ता या इ । वृ हा त् वृ हा त् गा य न्त स्तु त सो मा या
 टा श ता श षा ची टी खण्
 ध्वा रा इ । हु वा इ हु वे भ र न्ना का रि ण मि डा भा ।
 प ष्टा
 ओ इ डा ॥ १५ ॥

षा त त ची टा ख
 त रो भि र्वो वि दा ओ द्वा सूं । इ न्द्रं स बा ध ऊ ता
 ण श चा ता टि च श क कि
 या इ । वृ हा त् वृ हा आ उ वा । गा य न्ता स्सु त सो मे
 चा चा का टि त चा टी खण् प
 आ ध्व रे हु वे हो इ भा रा न्ना कारि ण मि ड्वा भा । ओ
 ष्ठा
 इ ड्वा ॥ १६ ॥

१/११ कालेयानि त्रीणि

टा खी शा ची टा च क
 ता रो भि र्वो वि दा द्व सूं । इ न्द्रं स बा ध ऊ ता या
 ख ष्ठ ख ण षा चू च य
 ओ वा ओ वा । वृ ह त् गा य न्त स्सु त सो मा या ध्वा
 टा ख शब्द ख ण चा कु ख णा ख शब्द
 रा ओ वा ओ वा हु वा इ भ र न्ना का रा इ णं । ओ वा
 ख ष्ठा
 ओ इ ड्वा ॥ १७ ॥

टी खा शा चि कच् का य ट
 ता रो भि र्वो वि दा द्व सुं । इ न्द्रं स बा ध ऊ ता या
 ट त टा त त षा चू क य
 औ हो वा औ हो वा । वृ ह त् गा य न्त स्सु त सो मा या
 टा ट त टा ता त चा श य ट ट त
 ध्वा रा औ हो वा औ हो वा । हु वा इ भा रा औ हो
 टा त त च श टी खण् प ष्ठा
 वा औ हो वा । ना कारि ण मि ड्वा भा ओ इ ड्वा ॥ १८ ॥

खु श ष्ठि क च शा काच् क प
 त रो भा इ र्वो षो द द्व सूं । इ न्द्रं स बा ध ऊ ता या
 श ष्ठा ता प णी फ त त श च
 इ वृ हा त् गा या न्ता स्सु त सो मे आ ध्वा रा इ । हु वा
 शा का ख ख ण ष्ठि श ष्ठा श
 इ भ रौ वा ओ वा न कारि णां । हो इ ड्वा ॥ १९ ॥

१/१२ ऐषिरे द्वे

ती खि ण क च शा का
 त र णि री त् । सि षा सा ती । वा जां पु रा न्धी या यु
 टा टा ख ण चा शा का टि टि ख
 जा आ वा ई न्द्रं । पु रु हू ता न्न मे गा इ रा ना इ मो न्ता
 ण क टिख्
 ष्टे । वा सु द्रु वां ॥ २० ॥

ता त श चा क कु ति श
 त रा हा बु । णी री स्थी षा स ति ह या इ ह या इ । वा
 चिकच् का य ट ता त श कू था
 जं पु र न्धि या यु जौ हो वा हा इ । आ व इ न्द्रं पु रु हू तं
 चक था टा ता त श चि कच् चा क
 न मा इ गा इ रौ हो वा हा इ । ने मि न्ता ष्टे वा सा औ हो
 खि शि खा श
 वा हा औ हो वा । उ द्रू वं ॥ २१ ॥

१/१३ गोशृङ्गे द्वे

फू ता प ष्ठी न्द श
 त र णि रि त्सि षा स ती वा जं पु र न्ध्या यु जा । वा
 षा इ खा णि फिष्ट त ता
 जं पु र न्ध्या यु जा वा इ न्द्रां पु रु हू त न्न मे गा इ रा । ने
 का टा त चि टि खण् प ष्ठा
 मा इ न्ता ष्टे । व सु द्रू व मि ड्वा भा । ओ इ ड्वा ॥ २२ ॥

फू ता प ष्ठी न्द श
 त र णि रि त्सि षा स ती वा जं पु र न्ध्या यु जा । वा
 षु टे टी
 जं पु र न्ध्या यु जा व इ न्द्रं पु रु हू त न्न मा । इ गा इ रा
 क थ च शि ची का शा प प्ला षु
 हो वा उ उ वो इ । ने मि न्त ष्टे व सा उ वा ओ बा द्रु वां ।
 श
 हा इ ॥ २३ ॥

१/१४ पृष्ठमेकं

ताच् शू दृ क
 पि बा सु त स्य र सि नाः । म त्स्व ना इ न्द्र गो म ता हो
 च श क र्षी दृ क च श
 इ या । आ पि न्नो बो धि स ध मा द्ये वृ धा हो इ या । अ
 टि त टी खण् प प्ला
 स्मं आ वा । न्तु ता इ धा याः । ओ इ डा ॥ २४

१/१५ शुल्कएकं

षि तु त श च शि
 पि बा सु त स्य र सि नो हा बु । म त्स्वा न इ न्द्र गो
 टि र्षी श क कि की टि
 मा तो हा उ वो वा । आ पि न्नो बो धि स ध मा दी ये वा
 खी श च शि टि खी
 र्धे हा उ वो वा । अ स्मं अ व न्तु ते धा यो हा उ वो
 श ख
 वा । ई ॥ २५ ॥

१/१६ जमदग्नेरभिवर्त एकं

ल्ल त श टा टा
 पि बा सु त स्य र सि ने म त्स्वा हा बु । ना इन्द्रा गो
 टि त श क कि च क टा टि
 म तो हा बु । आ पि न्नो बो धि स ध मा द्ये व धा
 त श टी चि ट ख शि
 हा इ अ स्मं अ वा हा न्तु ते हो या औ हो वा । धि
 खि
 य ऊ ॥ २६ ॥

१/१७ कौम्मलबर्हिषे द्वे

णाफ् ख शू दृ पा
 तू वां हा ए हि चे र वा इ । वि दा भ गं व सू ता या
 शृ का टा च शि
 उ द्रा वृ ष स्व मा घ वा न् । ऐ हा इ गा वि ष्ट या इ । उ

षा कू प प्लि शा
दिन्द्रो अश्व मा उ वा ओ बा ष्टा यो । हा इ ॥ २७ ॥

तु त श पूय पा
त्वं हे हि चे रा वा इ । वि दा भ गं व सू ता या
शृ च शा च श
उ द्रा वृ ष स्व मा घ वा न् । आ इ ही ओ इ ग वि
टी श टि च शा त च ख प्लि
ष्टा या इ । उ दिन्द्रो अश्व मी ओं ओं ओ बा ष्टा यो ।
शा
हा इ ॥ २८ ॥

१/१८ वसिष्ठस्य जनित्रे द्वे

खी श प्लि की श
न हि वाश्वा रा मश्वा ना । हु वो हो वा इ व सि ष्टः
यृ टा श टृ
प रा इ मां सा ता इ । अ स्मा क म य म रु ता स्सु ता इ
खी ण कि की कथ् श टा खा
सा चा । वा इ श्वे हो इ पि बा हो न्तू का मा इ ना औ हो
शि टिख्
वा । जा नि त्रां ॥ २९ ॥

फू खा शि
न हि वश्च र मश्वा ना व सि ष्टः । हो इ हो इ प रा
यृ पा श फा फा फा फा
इ मां सा ता इ या स्मा का मा द्या मा रु ता स्सु ता इ
खी ण कि चा क ट टाट् खा शि
सा चा । वा इ श्वे पि ब न्तु कौ हो मा इ ना औ हो वा ।
त टाख्
जा नि त्रां ॥ ३० ॥

१/१९ मैधातिथं

तु त श खि ण
 मा चि द न्य दो हा इ । वि शां सा ता । स खा
 टिच् य पि श कि का का का
 यो हो इ मा औ हो । रा इ षा उ वा रया ता उ वा ।
 षि पू श का का का
 इ न्द्र मि स्तो ता वृ ष णा औ हो । सा चा उ वा सू ता
 का पु श कि का ख प्ल
 उ वा । मु ह्नु रु क्था औ हो । च शा औ हो वा हो बां सा
 प्ला श
 तो । हा इ ॥ ३१ ॥

इति प्रथमः खण्डः ॥ १ ॥

२/१ वैखानसं

खि श प्लि चा शा काच्
न कि ष्टां का र्मा णा ना शत् । यश्चा का रा स दा
क प प्ल ता क च शि चि पि
वृ धां स दा वृ धां । इन्द्र न या जै वि श्वा गूर्त्त मृ भ्वा सां
प्ला ता चा श का च क प प्ला खाण्
ता मृ भ्वा सां । अ धा ष्ट न्धा ण्णु मो ज सा ण्णु मो ज सा ।
प प्ला
ओ इ डा ॥ १ ॥

२/२ प्राकषं

षि वू श खी श
न कि ष्टं क र्म णा न श द्धो इ । यश्च का रा सा दा वृ
प्लि टि टा यू टा टाच्य
धं । अ इ न्द्रा ना या जै वि श्वा गूर्त्ता मा भ्वा सां । अ धृ हो
ट ख शि टि ख
ष्टा न्धु हा ओ वा । ण्णु मो जा सा ॥ २ ॥

२/३ सात्यं

खु श प्ली टा टा
य ऋ ता इ ची दा भि श्री षाः । पु रा जा त्रू भ्या अ
ची टा त श टा टा प्लु इ
तृ दा हो वा हा इ । स न्धा ता सा न्धा इ म्म घ वा पु रो
चि टि त श टि टा चि टा ख
वा सु र्हो वा हा इ । ना इ ष्का र्त्ता वी हु तं पू न र्हो हा औ
शि ख श
हो वा । ऊ पा ॥ ३ ॥

२/४ भारद्वाजानि चत्वारि, कण्वबृहद्वा द्वितीयम्

ती चा य ट चा का चि कच्
आ त्वा स हा । स मा शा तां । यु क्ता र थे हि र ण्य ये

का य ट कीच् का या टा चा य ट
 ब्र ह्मा यू जो । हा र य इ न्द्र का इ शा इ नाः । व हा न्तू सो ।
 ट ख शि ख श
 मा पा औ हो वा । ता ये ॥ ४ ॥

प तु त चा य प ष्ठ न्द्र श
 औ हो आ त्वा स हा ए । स्र मा शा तां हा हा इ ।
 चा का चि कच् का य प ष्ठ न्द्र श कीच्
 यु क्ता र थे हि र ण्य ये ब्र ह्मा यू जो हा हा इ । हा र य इ
 का या पा ष्ठ चा य प ष्ठ न्द्र श
 न्द्र का इ शा इ ना हा हा इ । व हा न्तू सो हा हा इ । मा
 का प श प्ली श श
 पी ता या उ हु वा हा बु । वा ॥ ५ ॥

षा तु चा
 आ त्वा स ह स्र मा श त मा । यु क्ता र थे हि र ण्य
 शौ टि टि ति
 ये ब्र ह्म यु जो ह र य इ न्द्रा के हा शा इ ना हा उ वा । व
 चा शा का त टा ता प ष्ठ ख
 ह न्तू सो म पौ हो ह् म्मा त या ओ बा । ऊ ॥ ६ ॥

फू खा शी
 आ त्वा स ह स्र मा शा ता मा त्वा स हा । स्र मा श
 ड ख ण श चा का चि कच् का य ट
 त मा इ हि यो हा इ । यु क्ता र थे हि र ण्य ये ब्र ह्मा यू जो
 ट खि ण श की चक या टा ट
 आ इ हि यो हा इ । हा र य इ न्द्र का इ शा इ ना आ इ
 खि ण श चा य ट ट खि ण श टि
 हि यो हा इ । व हा न्तू सो आ इ हि यो हा इ । मा पी ता
 खण् श प ष्ठा
 या इ । ओ इ डा ॥ ७ ॥

२/५ वाग्नाणि त्रीणि

^{ती} ^{ती श} ^{चि क्विच्} ^{का य}
 आ म न्द्रै रा न्द्र ह रि भा इः । या हि म यू र रो मा
^प ^श ^{खि श} ^{का च श}
 भा इ र्मा त्वा का इ ची त् । नी ये मू र्वी । न पा शि नो त्ति
^{टिच् क ट ट} ^{खा} ^{शि ख ष्ट}
 धा न्वे वा तं आ इ हा औ हो वा । वा याः ॥ ८ ॥

^{तू} ^{ता श क च} ^{शा क}
 आ म न्द्रै रि न्द्र हा रि भा इः । या हि म यू रा रो म
^{दृ} ^{ता} ^{चा} ^{थाच् क} ^{दा}
 भा इ र्मा त्वा का इ ची त् । ना ये मु वि न्ना पा शा
^{ता} ^{टी तच् क ट ट} ^{खा} ^{शि}
 इ नाः । आ ता इ धा न्वे वा तं आ इ हा औ हो वा ।
^{ता टख्}
 व यो भीः ॥ ९ ॥

^{तू} ^{ता} ^{क च} ^{शा क}
 आ म न्द्रै रि न्द्र हा रि भा इः । या हि म यू रा रो म भी
^{दृ} ^{टच् क च} ^{शि क} ^{दृ}
 रा उ वा । मा त्वा के चि न्नि ये मु वि न्ना पा शि नो उ वा ।
^{दा} ^{चा} ^{ता} ^{टि ख श श}
 आ ती ध न्वे व तं आ उ वा । ई हि ॥ १० ॥

२/६ गौड्गवं

^{खि श} ^{छि} ^{चा श} ^{खु}
 त्व मा ङ्गा प्रा शं सी षाः । दा इ वा इश वि छ मा र्ता
^{ण च} ^{चि ट} ^{खि णा} ^{चा श}
 यं । न त्व द न्यो म घ व न्ना स्ति मा र्डा इ ता । आ इ न्द्र ब्र
^{पि श} ^{क प ष्ट} ^{प्ला} ^{शा}
 वा औ हो । मी तो वा वा चो । हा इ ॥ ११ ॥

२/७ साध्याणि त्रीणि

ति चा शा का चा श चा
 त्व मिन्द्रा । य शा य सा ऋ जी षी श वा स त्पा ता
 शा ती ति टीचूक भि टा
 इः । त्वं वृत्रा णी हं सि या । प्र ती ना ये क इ त्पू रु रा नू हो
 टि ट ख शि ख प्ल
 ता आ र्वा णा औ हो वा । धा र्तीः ॥ १२ ॥

खी श प्लि श ष कि ट खाणफूल्
 त्व मा इन्द्रा या शा य सा इ । ऋ जा इ षी शा व सा ।
 ख प्ल क कि श च चि श भि
 स्पा तीः । त्वं वृत्रा णि हं स्या प्र ती न्ये का इ त्पू रु रा
 टा खा शा टा खा श प्ली श
 ना उ वो वा । ता आ उ वो वा । ष णा इ धृ तीः । हो
 प्ल श
 इ डा ॥ १३ ॥

उ खि शि खि श
 हा बु त्व मिन्द्रा । या शा या सी हा बु । आ र्जी षी शा वा
 खि शि क कि भी श खि
 स स्पा ती र्हा बु । त्वं वृत्रा णी हं सि या हा बु । प्रा ती ना
 ण पि ष्ट न्द श पि प्ल न्द श ट ख
 ये । का इ त्पू रु र्हा बु । आ नु ता आ हा बु । षा णा औ हो
 शि ख ष्ट
 वा । धा र्तीः ॥ १४ ॥

२/८ विरूपस्य समीचीन-प्राचीने द्वे

उ चा का पु
 हा बु त्व मिन्द्रा । य शा य सी हो इ हो इ हो ये हा बू
 शू का च चा कि पु
 हा बु हा बु । ऋ जी षी श वा स स्पा ती र्हा इ हो इ हो ये
 शू क कु च चा श कि
 हा बु हा बु हा बु । त्वं वृत्रा णि हं स्या प्र ती न्ये का इ त्पू रु

होँ इ हो इ हो ये हा बु हा बु हा बु । अ नु त श्र ष
 कु व क पी लु शा क
 णो धृ ती होँ इ हो इ हो ये हा बु हा बु हा उ वा । स्व
 दाख्
 र्मा हाः ॥ १५ ॥

ती चा का दा ख का च
 हो त्व मि न्द्रा । य शा य सो हो ये हो । ऋ जी षी श
 शा चा ट दा ख क की च चा श च
 वा स स्पा ती होँ ये हो त्वं वृ त्रा णि हं स्या प्र ती न्ये का
 श का दा ख षि कुच् च ट ख ष
 इ त्पू रु होँ ये हो । अ नु त श्र ष णो धृ ती होँ ये हो वा हा
 ति क दाख्
 उ वा । स्व र्मा या ॥ १६ ॥

२/८ यौक्तसृजं इन्द्रस्येन्द्रियं वा

इ न्द्र मि हे व ता । ता या इ न्द्रं प्र या ती अ ध्वा रा इ ।
 टि का च शि टि त श टि
 अ इ न्द्रां स मी के व नि नो हा वा मा हा इ । अ इ न्द्रा न्धा
 दी प ष ख श
 न स्य सो ओ वा । ता ये ॥ १७ ॥

२/६ आत्राणि त्रीणि

इ मा उ त्वा पु रो व सो गि र ए गि राः । व र्ध न्तु या
 दा तु पी श ट खा णा
 म मा पा व क व र्णा इशु च यो वी पा । हं हं आ इ ताः ।
 की दाच् क टा का टि ख ष
 अ भि स्तो मै र नौ हू वा ए हो वा । ष ता औ हो वा ।
 श्वा श
 हो इ डा ॥ १८ ॥

ष वृ त श चिक च थ
 इ मा उ त्वा पु रो व सो हा बु । गि रो वर्ध न्तू या म
 टा ता त च खा श थ श कि कि ता त
 मा इ हा हा हो इ हो वा । पा व क व र्णा इशु च य इ हा हा
 च खा श ख कि टि ता त च खा
 हो इ हो वा । वी प प श्चि तो भि स्तो मै रि हा हा हो इ हो
 श टि ख शि ख श
 वा । अ नू षा ता औ हो वा । ऊ पा ॥ १९ ॥

फू ता पा प्लू न्द श
 इ मा इ त्वा पु रो व सा बु गा इ रो वर्ध न्तु या मा मा ।
 थ श कि टि क भी त टा त
 पा व क व र्णा इशु च यो वी प श्चि ता औ हो आ औ हो ।
 चा शा टा क टा का टि ख छ
 अ भि स्तो मै र नौ इ वा ए हो वा । ष ता औ हो वा ।
 झा श
 हो इ डा ॥ २० ॥

२/१० वासिष्ठानि त्रीणि

ती का टा खी ण क
 उ दु त्ये मा । धू मा त्त मा गा इ रा स्तो मा । सा ई र
 भी खि ता खि ण का टा
 ता ए सा त्रा जा इ तो धा ना सा या । क्षी तो त यो वा जा
 खि ण खि श त्र
 या न्ताः । र थ आ इ । वा ॥ २१ ॥

फी शा का इ
 उ दु त्ये मा धु मा त्त माः । गि र स्तो मा स या ई र
 टि श इ की टा
 ता इ । स त्रा जि तो ध ना सा या क्षि तो ता यो । वा ज य
 की ता टि ख श
 न्तो र था आ उ वा । ई वा ॥ २२ ॥

त फू खा शा २६
 हा उ हु त्ये म धू मा त्त मो हा इ । गा इ र स्तो मा स
 खाण्फूल्ड श ख श की कु खा
 या इ । रा ते । स त्रा जि तो ध न सा अ क्षि तो त याः ।
 त फू खा शा च टि का चक
 हा वा ज य न्तो र था इ वो हा इ । वा ज य न्तो र था इ वा
 टा ख छ प्ला श
 औ हो वा । हो इ डा ॥ २३ ॥

२/११ वत्सस्य काण्वस्य सामनी द्वे, गौतमस्य वा मनाये

पि शू ची टि ता
 य था गौ रो अ पा कृ तां । तृ ष्य न्ने ती या वे रा इ णां ।
 थ श च शू टि त टा चक ट्ट्
 आ पि त्वे नः प्र पि त्वे तू या मा गा ही । क ण्वे षु सू सा
 ख शि ख श
 चा औ हो वा । पी बा ॥ २४ ॥

खि शि था च चा खा शण्ट त श
 ओ वा यो वा या था । गौ रो आ पा कृ त मो हा हा इ ।
 ची चा शा खा शण्ट खा ण च
 तृ ष्य न्ने ती या वा इ री ण मो हा हा या पी । त्वे नः प्र पि
 शू क च शा ख प्ल त श टा चक ट्ट् ख
 त्वे तू या मा ग ही ओ हा हा इ । क ण्वे षु सू सा चा औ हो
 शि ता टख्
 वा । पि बा इ ॥ २५ ॥

इति द्वितीयः खण्डः ॥ २ ॥

३।१ हारायणानि त्रीणि

ति चा शा क ख श थच् चा
 श ग्ध्यु षू । श चा इ पा ता ई न्द्रा । विश्वा भी रू ती
 का खा श ची चा श क ख शा
 भा इ भा गं । न हि त्वा या शा सां वा सू वा इ दं । अ नू
 टिट् ख शि टा खा
 शू रा औ हो वा । च रा म सो ॥ १ ॥

फी शा का श
 श ग्ध्यु ष्वौ हो श ची प ता इ । आ इ न्द्र वि श्वा मि
 टै त चा क टि त टी
 रू ति मि र्भ गा न्ना ही । त्वा या शा सां वा सू हा इ वा इ दां ।
 वि कु प प्ला प्ल शा
 अ नु शू र च रा उ वा ओ वा मा सो । हो इ ॥ २ ॥

कु ख शी ड
 श ग्ध्यु षु शा ची प ता इ श ग्ध्यु षु । शा चा इ प ता
 खि ण श कु च क टि खि
 इ हि मा हा इ । आ इ न्द्र वि श्वा मि रू ति मि रा इ हि मा
 ण श वा कृ चक टि खि
 हा इ । भा ग न्न हि त्वा य श सं व सू वि द मा इ हि मा
 ण श चा य ट ट खि ण श टि खण् श
 हा इ । अ नू शू रा आ हि मा हा इ । चा रा मा सा इ ।
 प ष्टा
 ओ इ ङा ॥ ३ ॥

३।२ वाम्राणि त्रीणि

ता खा श च का य ट ता चि
 या या हो ई न्द्रा । भु ज आ भा रा । सु वा हा र्व र्या

का या ट दा त चक यू
 सु रा इ भा याः । स्तो ता हा र मि न्म घ व न्न स्या वा र्धा
 दा टि त श चा टि खाण् प प्ला
 या या इ चा हा इ । त्वे वृ क्त ब र्हा इ षाः । ओ इ डा ॥ ४ ॥

वृ त थाच् क दा ख श
 या इ न्द्र भु ज आ भा राः । स र्व आ सु रे भा या हा
 खा ण श थाच् चा शा क टि ख श खा
 हो हा इ । स्तो ता र मा इ न्मा घ व न्न स्य वा र्धा या हा हो
 ण श क दा ता खा ण श च दा खाण्
 हा इ । ये च त्वा इ वृ हा हो हा इ । क्ता ब र्हा इ षाः ।
 प प्ला
 ओ इ डाः ॥ ५ ॥

ते त श थाच् क दा
 या इ न्द्र भु ज आ भ र उ हु वा हा इ । स र्व आ सु रे
 च टि त श का षा यू टाच्
 भ्या उ हु वा हा इ । स्तो ता र मि न्म घ व न्न स्या वा र्धा या
 क दा त श क दा ताच् क दा त श च दा
 उ हु वा हा इ । ये च त्वा इ वृ ऊ हु वा हा इ । क्ता ब र्हा इ
 खाण् प प्ला
 षाः । ओ इ डा ॥ ६ ॥

३/३ वरुणसामानि त्रीणि

तु तु श ट उ कथ् दा
 प्र मि त्रा य प्रा हा बु । आ र्य ण्णा इ स चा हो त्थि यौ
 दा च शि दा कथ् दा चा शु क
 हु वा र्ता व सा बु । व रौ हो धि यौ हु वा इ व रु णे छा न्दी

चा श टा टि ट कि कि टि
 यं व चाः । स्तोत्रां हो इ रा जौ हू वा षू गा या ता आ उ वा ।
 ख श
 ऊ पा ॥ ७ ॥

तू त कि काच् क का
 प्र मि त्रा य प्रा हो वा । अ र्य म्णा बु हो औ हो वा ।
 की च श कीच् का च शु
 सा चा थ्य मृ ता वा सा बु हो औ हो वा । वा रु थ्ये व रु णे
 कच् कि की का क का कीच्
 छु न्दी यं वा चा बु हो औ हो वा । स्तोत्रं रा जा बु हो औ
 का क काच् कीच् पाण् प प्ला
 हो वा । षू गा या ता बु हो औ हो वा । औ इ डा ॥ ८ ॥

तू ता त ची च
 प्र मि त्रा य प्रा र्य म्णो वा ओ वा । सा चा थ्य मृ ता
 य ट श ट त ट त की क दा त टि
 वा सा बु । वा रु था या इ व रु णे छु न्दा यां हा इ व चो
 त क च शी टि त का दा तप्
 आ । स्तोत्रं रा ज सु गा या त स्तोत्रां । रा जे सू गौ हो
 षा श शा
 वा या तो हा इ ॥ ९ ॥

३/४ वषट्कारनिघनञ्च साकमश्वम्

षी फू का श छि
 आ भि त्वा पू र्व पी त ये आ भी त्वा पू र्वा पी त या
 श का थाच् का टाच् का य ट कि
 इ । इ न्द्रा स्तो मे भि रा य वो भि रा या वा ओ मो वा । स
 षा चू क टि चा य ट
 मी ची ना स ऋ भ वा स्सा म स्व रा न् स मा स्व रा न्

कि चि कच् का टाच् का य ट का
 ओ मो वा । रु द्रा गृ णा न्त पू र्वी या न्त पू र्वी यां ओ मो
 ख शि ख श
 वा । औ हो वा । ऊ पा ॥ १० ॥

३/५ बृहतश्च मास्तस्य साम

पी र् थाच् चा य ट
 प्र व इ न्द्रा य वृ ह ते प्र वाः । इ न्द्रा य वृ हा ते औ
 कि चि कि य ट कि टी
 मो वा । म रु तो ब्र ह्म आ र्चा ता ओ मो वा । वृ र्त्रं ह ना ति
 चा टा कि की ख ण ता त त
 वृ त्र हा ओ मो वा । श त क्रा तू र्वा ज्ञे । ण शा हा हा । त
 छि श प्ला श
 पा र्व णा हो इ डा ॥ ११ ॥

३/६ संश्रवसो विश्रवसः सत्यश्रवसः श्रवस इति वाय्यानां सामानि
 चत्वारि, सांशानानि वा

चा थाच् का या टा टि का
 स न्त्वा हि न्व न्ति धा इ ता इ भिः स्ता इ भिः । वृ हा
 थाच् का य ट टा र्ची का य ट
 दि न्द्रा य गा या ता या ता । म रु तो वृ त्र हा न्ता मां ता
 टा षा चूच् का य ट टा का
 मां । ये न ज्यो ति र ज न य न्तृ ता वा र्धा वा र्धाः । दे व
 थाच् का य ट टा चा था चक टी
 न्दे वा य जा गृ र्वीं गृ र्वीं । स न्त्वा हि न्व न्ति धा इ ता इ भि
 ट खा शि च श खा
 स्ता इ भा औ हो वा । सं श्र व से ॥ १२ ॥

कीच् का या टा टि का थाच्
 स न्त्वा रि ण न्ति धा इ ता इ भि स्ता इ भिः । वृ हा दि न्द्रा

का य ट टा ची का य ट टा
 य गा या ता या ता । म रु तो वृ त्र हा न्ता मा न्ता मां । ये
 षा चूच् का य ट टा का थाच्
 न ज्यो ति र ज न य नृ ता वा र्धा वा र्धाः । दे व न्दे वा य
 का य ट टा कीच् का टी ट
 जा गृ र्वां गृ र्वां । स न्त्वा रि ण न्ति धा इ ता इ भी स्ता
 खा शि च खी
 इ भा औ हो वा । वी श्र व से ॥ १३ ॥

का का का या टा टि का
 स न्त्वा त ता लु र्धा इ ता इ भी स्ता इ भीः । वृ हा दि
 थाच् का य ट टा ची का य ट टा
 न्द्रा य गा या ता या ता म रु तो वृ त्र हा न्ता मां ता मां ।
 षा चूच् का य ट टा का थाच्
 ये न ज्यो ति र ज न य नृ ता वा र्धा वा र्धाः । दे व न्दे वा य
 का य ट टा का का दू ट खा
 जा गृ र्वां गृ र्वां । स न्त्वा त ता लु ध्वा इ ता इ भी स्ता इ भा
 शि चा खि
 औ हो वा । स त्या श्र व से ॥ १४ ॥

कीच् का या टा टि का
 स न्त्वा शि श न्ति धा इ ता इ भी स्ता इ भीः । वृ हा दि
 थाच् का य ट टा ची का य ट टा
 न्द्रा य गा या ता या ता । म रु तो वृ त्र हा न्ता मा न्ता मां ।
 षा चूच् का य ट टा का थाच्
 ये न ज्यो ति र ज न य नृ ता वा र्धा वा र्धाः । दे वा न्दे वा य
 का य ट टा की चक टी ट खा
 जा गृ र्वां गृ र्वां । स न्त्वा शि श न्ति धा इ ता इ भी स्ता इ भा
 शि टिख्
 औ हो वा । आ व से ॥ १५ ॥

३/७ वासिष्ठानि त्रीणि, भार्गवं वा तृतीयम्

भि त का चक् च य ट भि त
इ न्द्रा औ हो । क्र तु न्न आ भा रा । पि ता औ हो ।
थाच् का य ट भि त तु
पु त्रे भि यो या था । शि क्षा औ हो । णो अ स्मि न् पु रु
कच् का य ट टिच् ख शि
हू त या मा नी । जी वा ज्यो ता औ हो वा । अ शी
खी
म ही ॥ १६ ॥

फी शा का की ष
इ न्द्र क्र तु न्न आ भ रा । पि ता पु त्रे भि यो य था शा
इ त का कि चा य ट ट ट
यि क्षा णो आ । स्मा इ न् पु रु हू त या मा नी औ हौ हु
कि त त का ट त टि खण् श प
वा औ हो वा जी वा ज्यो तीः । आ शी मा हा इ । ओ
प्ला
इ डा ॥ १७ ॥

फू खी श पी श
इ न्द्र क्र तु न्न आ भ रा उ वो वा । पि ता पु त्रे भी यो
प्ली त चू क प श्रु
य था । हा पि ता पु त्रे भि यो या था हा बु शा इ क्षा णो आ ।
त चू क प श्रु क
स्मा इ न् पु रु हू त या मा नी हा बु जी वा ज्यो तीः । आ
प प्लि शा
शो वा मा हो । हा इ ॥ १८ ॥

३/८ स्ववस आञ्जीकस्य सामनी द्वे

ती पि श पूय् य श
मा न इ न्द्रा । प रा वा र्णा क् । भ वा न स्स ध मा दी याः ।

षा पृथ् य श कि कि त
 त्व न्न ऊ ति स्त्व मि न्न आ पी यां । मा न इ न्द्र प रा वृ णा
 टि ख श
 आ उ वा । ऊ पा ॥ १९ ॥

हू खा शी टि त
 मा न इ न्द्र प रा वृ णा ऊ मा न इ न्द्रा । पा रा वा र्णा क् ।
 कु टा त टी क
 भ वा न स्स धा मा दा याः । त्व न्न ऊ ती स्त्वा मि
 टा च श ता ता टि खण् प
 न्ना आ पि यां । मा ना इ न्द्रा । पा रा वा र्णा क् । ओ
 ष्टा
 इ डा ॥ २० ॥

३/१९ काण्वं

खी शी कि शा ट का
 व यं घा त्वा सू ता व न्तः । आ पो ना वृ क्त बा हि षा
 ता चा शा चा शा टी त ट त
 उ वा । पा वि त्र स्य प्र स्र व णा इ षु वृ त्रा हा न् । पा री
 कि पा त्र श च श
 स्तो ता र आ सा ता इ । आ ष् ॥ २१ ॥

३/१० वैष्टम्भे द्वे

षि ते त
 औ हो हा इ व यं घ त्वा सू ता व न्त औ हो वा ।
 षि पे श
 औ हो वा या पो न वृ क्त ब हि षः प वा इ त्रा स्या ।
 पृथ् प श ति षु
 प्र स्र व णे षु वा त्रा हा न् । औ हो वा औ हो वा इ प रि
 टे त का चक ट
 स्तो ता र आ स ते प रा इ स्तो ता । र आ स ता औ
 ख ष्ट ष्टा श
 हो वा । हो इ डा ॥ २२ ॥

ती तू त कि शा
 व यं घ त्वो हा इ सु ता व न्तो वा । आ पो ना वृ क्त
 च य टा टा त श की का का का
 बा र्हा इ षा हो वा हा इ । पा वि त्र स्य प्र स्ना व णे षु वा
 य ट टा त श चा या ट टा त श
 त्रा हा हो वा हा इ । प रा इ स्तो ता हो वा हा इ ।
 टिट् ख शि ख प्ल
 र आ सा ता औ हो वा । दी शाः ॥ २३ ॥

३/११ काण्वञ्चैव

ता त तु त ख श खि
 औ हो हो हा आ इ हि वा यां । घा त्वा सू ता वा
 श खि ण क कि क खा शा
 न्तो आ पो ना वृ । क्ता ब र्हि षा ऐ हा या इ ही पा वि
 खि श खि ण क कि क खा शा
 त्रा स्या प्र स्ना वा णे । षू वृ त्र हा नै हा या इ ही पा रि
 खि ण खि त्र श ख श
 स्तो ता । र आ सा ता इ । आ भी ॥ २४ ॥

३/१२ श्रुष्ठीगवञ्च

त ल्ल त टा टा
 ओ हा इ य दि न्द्र ना हु षी षू वा । ओ जो नृ म्णा
 का चा ट टी क थाच् च शि टा
 आ कृ ष्टी षु ऐ ही आ इ ही हो वा उ उ वो इ । या द्वा
 टा का टा टी क थाच् च शि
 पा आ क्षि ती ना मै ही आ इ ही हो वा उ उ वो इ ।

द्यु म्न म भ रा ऐ ह्रि आ इ ही हो वा उ उ वो इ ।
 दा टि च क दा टी क थ
 सा त्रा वा इ श्वा नि पौ ङ् स्या मै ही आ इ ही हो वा
 टि ख शि ख श
 उ उ वो या औ हो वा । ऊ पा ॥ २५ ॥

इति तृतीयः खण्डः ॥ ३ ॥

४/१ इन्द्रस्य च वृषकं

स त्य मि त्था वृ षा इ द सा इ । वृ ष जू ति नो
 वि ता वृ षा ह्यु ग्रा शा ण्वी षा इ प रा व ता इ ।
 वृ षो आ र्वा वा ता इ श्रू ताः । ओ इ डा ॥ १ ॥

४/२ द्वैगते च

यः छ क्रा सी पा रा वा ती । या द र्वा वा ति वा
 त्रा हा न् । अ ता हौ हो वा स्त्वा गो भि द्यु ग दि न्द्रा
 के शि भोः । सु ता वं आ औ हो वा । ए वि वा
 स ती ॥ २ ॥

य छ क्रा सि प रा व ती य दो वा । अ र्वा व ता
 इ वा त्रा हा न्ना ता स्त्वा गा इः । भा इ द्यु ग दि न्द्रा
 के शि भिः । सु ता वं आ औ हो वा । वि वा
 स ती ॥ ३ ॥

४/३ कार्तवेशश्च

अ भि वो वी र म न्ध सा । म दे षु गा या

क टि का ख ण ती का
गी रा मा हा वी चे ता सं । इ न्द्र न्ना मा । श्यु न्यं
दा खा शि ता दाखू
शा का इ ना औ हो वा । व चो ऊ पा ॥ ४ ॥

४/४ इन्द्रस्य च शरणम्

इ न्द्र त्रि धा तु श र णां । त्रि व रू धं स्व स्त
या इ छु दि र्या छाः । मा घ व दूभ्याश्चा मं हि याश्चा ।
क दा त का दा ख ङ्ग शा श
या व या दी द्यु मे भ्या औ हो वा । हो इ डा ॥ ५ ॥

४/५ श्रायन्तीयञ्च

श्रा य न्त इ व सु ओ रा यां । वि श्वा इ दि
द्रा स्य भा क्षा ता । व सू नि जा तो ज नि मा नि
यो जा सा । प्र ति भा ग न्न दी धि माः प्रा ती ।
भा गा न्ना दा हं । धि मा ओ वा । हे ॥ ६ ॥

४/६ आक्षीलं च वाभ्रं वा

न सी मा दे वा या हा हा इ पा त त् प तो पा । इ
षं हो इ दी र्घा हो यो मा र्त्ता याः । आ इ त ग्वा ची द्य
या इ ता शो यु यो उ वा । ऊ पा । जा ता आ इ न्द्रो हा
री यु यो जा ता औ हो वा । ऊ ऊ पा ॥ ७ ॥

४।७ शोक्तानि त्रीणि, शुक्तानि वा, आश्वानि वा

तु दा दा कि शा
 आ न ए वि श्वा । सु हा ओ व्यां । आ इ न्द्रं स मा त्सु
 की ख शप्ल त त श का चा शा चा
 भू षा ता उ पा हा हा इ । ब्र ह्मा णि स व ना नि वृ त्र
 शा क दा त दा त श चक ट ख ष्ट
 हा न् । पा र मा ज्याः आ र्चा हा इ । ह मा औ हो बा ।
 प्ला श
 हो इ डा ॥ ८ ॥

वृ त त क की
 आ नो वि श्वा सु हा हा व्यां । इ न्द्रं स म त्सु भू षा
 कि टि त चा शि चा श क दा
 ता उ प ब्रा ह्मा । णि स व ना नि वृ त्र हा न् पा र मा
 त दा त श चक ट ख प्ल प्ला श
 ज्याः । आ र्चा हा इ ष मा औ हो बा । हो इ डा ॥ ९ ॥

वृ त षा चू
 आ नो वि श्वा सु हा व्यां । इ न्द्रं स म त्सु भू षा ता
 का य ट षा चू का य ट
 उ पा ब्रा ह्मा । णि स व ना नि वृ त्र हा न् पा र मा ज्याः ।
 टि खण् प प्ला
 ऋ ची षा मां । ओ इ डा ॥ १० ॥

४।८ प्रजापतेर्निधनकामं

फी कि कू
 त वे दि न्द्रा व मं व सु । त्वं पु ष्य सि मा ध्या मां सा
 टि ख णा कि श की खि ण
 त्रा व इ श्वां । स्या प रा स स्य रा ज सो । न कि ष्वा गो ।
 ट दा त श दा टी च श टख्
 षू वृ ण्वा ता इ । हो वा हो इ हो वा हा बु । वा ॥ ११ ॥

४/६ गौतमस्य मनाय्यानि त्रीणि

ती का टा कि कि ख श
कु वे य था । कू वे द सा औ हो वा औ हो औ हो वा ।
का कु द कि ख श
पु रु त्रा चा इ ङ्घि ते म ना औ हो वा औ हो औ हो वा ।
का की कू कि ख श
अ ला ऋ षि यु ध्मा ख ज कृ दौ हो वा औ हो औ हो वा ।
का की टा की कि ख श
पु र न्द रा प्र गा या त्रा औ हो वा औ हो औ हो वा ।
ता ट खा शि टिख्
अ गा सां इ षू औ हो वा । प्सू शं साः ॥ १२ ॥

ती कु शा टि त
कु वा कू वा । इ य था कु वे द सा उ वा औ हो । पु
का कु द त का
रु त्रा चा इ ङ्घि ते म ना उ वा औ हो । अ ला ऋ षि यु
की दू त का की
ध्मा ख ज कृ दु वा औ हो । पु र न्द रा प्र गा या त्रा उ वा
दू त ता ट खा शि त टाख्
औ हो । अ गा सा इ षू औ हो वा । प्सू शं साः ॥ १३ ॥

ती पी ण ती चा
कु वे य था । कू वा इ दा सी । पु रु त्रा वि ङ्घि ता इ
पा ण कु टि ति पि णे
मा नाः । अ ल र्षी यु ध्मा ख ज कृ ङ्घा उ वा । पु र न्दा राः ।
का टा चक टट् खा शि ख
प्र गा या त्रा अ गा सा इ षू औ हो वा । प्सू ॥ १४ ॥

४/१० वैरूपाणि त्रीणि

ती ट खा शि ख श चा था
व य मे नां । आ इ दा औ हो वा । ही यो । अ पी पे मे

षा की टा ष यू टा
 ह व ज्जि ए न्ता स्मा ऊ आ । अ स व ना इ सू तां भा रा ।
 क टा त का टी खण प ष्टा
 आ नू नां भू । षा ता श्रु त इ डा भा । ओ इ डा ॥ १५ ॥

ती टा टा कु की
 व य मे नां । इ दा हा याः । अ पौ हो इ पे मौ हो इ हा
 च शा था कि कु च शा क
 व ज्जि णां । त स्मा उ आ द्या स व ना इ सू तं भ रा । आ
 कि कि श का टि ख श
 नौ हो नं भौ हो षा ता श्रु ता आ उ वा । ऊ पा ॥ १६ ॥

फू खी शू
 व य मे न मि दा ही या उ वो वा इ या हा इ । हु वे
 की यू टा
 हो वा य पी मे हा वा ज्जि णां । त स्मा उ अ य स व ना इ
 ये टा ट त क टा तच् का प त्र श
 सू तां भा रा ई या । आ नू नां भू षा ता श्रू ता इ । आ
 चा ट्ख श
 वा सा इ ॥ १७ ॥

इति चतुर्थः खण्डः ॥ ४ ॥

५/१ पौरुहन्मनश्च

खी श ङ्खि कीच् का य टा
 यो रा जा चा र्षा णा इ नां । या ता र थे भि रा ध्रा इ गू
 टि टी टि टि का ख
 र्धा इ गूः । वा इ श्वा सा न्ता रु ता ता रु ता पा र्त्ता ना
 ण डु कि ख ण श श्ली श
 नां । ज्या इ ष्ठा इ यो वा र्त्र हा गा र्णा इ । त्र हा गृ णा इ ।
 प्ला श
 हो इ डा ॥ १ ॥

५/२ प्राकर्षश्च

वृख् शा की टि ता
 यो रा जा च र्ष णा इ नां । या ता र थे भि र ध्रा इ गूः ।
 षि हू त ट ता की
 वि श्वा सा न्त रु ता पृ त ना नां । ज्या इ ष्ठा इ यो वृ त्र हा
 की प श्ली शा
 उ वा । ओ वा गा र्णा हा इ ॥ २ ॥

५/३ इन्द्रस्य चाभयङ्करम्

खु श ङ्खि श षा कि टा
 य त आ इ न्द्रा भा जा म हा इ । त तो नो अ भा य ङ्का
 त षी की टि त श टी
 ङ्खि । म घ व ङ्श ग्धि त व त न्ना ऊ ता या इ । वि द्रा इ षो
 त का टी खण् प ष्ठा
 वी मा र्धो ज हि इ डा भा । ओ इ डा ॥ ३ ॥

५/४ कावषे द्वे

ती श टी खा श कि चक्
 वा स्तो ष्य ता इ । ध्रु वा स्थू णा उ वो वा । अं स र्त्रं सो म्या

डा वि हू खि णा
 नां । द्रप्सुः पु रां भे ता श श्व ता इ ना मा इ न्द्राः । मु नी
 कि टी ख श
 नां आ उ वा । सा खा ॥ ४ ॥

फू त प छि न्द श
 वा स्तो ष्प ते ध्रु वा स्थू णां स त्रं सो म्या नां द्र प्सः
 वि हू ता ट ता टा खण् फूल्ह
 पु रां भे ता श श्व ता इ नां । आ इ न्द्राः मु नी नां ।
 ख श
 सा खा ॥ ५ ॥

५/५ सूर्यसाम च

खि शी कीच् का य प
 व ण्म हं अ सि सूर्या । बा डा दि त्या म ह य्या सा
 श णि फा फा पिण्ड त त
 इ । मा ह स्ते सा तो मा ही मा पा नी ष्टा मा । म न्हा
 टि ता क प प्ला प्ला शा
 दा इ वा । मा हो बा आ सो । हा इ ॥ ६ ॥

५/६ नैपातिथे द्वे, वाशे वा

ष तु कृ टा
 य दि न्द्र प्रा ग पा क् । उ दा ड्न्य ग्वा हू या से नृ भा
 श टा चक च था टि टा यक्
 इः । सि मा पु रु न्दृ षू तो अ स्या न वे । आ सी प्रा शा
 क प प्ला प्ला शा
 डा तो बा र्वा शो । हा ई ॥ ७ ॥

पा तू त की चक्
 य दि न्द्र प्रा ग पा गु दा गे । ना य ग्वा हू य सा इ न्दृ
 टि खि ण श टा चक् च था टी
 भो र्हा बु हो हा इ । सि मा पु रु नृ षू तो अ स्या न वे

खि ण श ड खि ण श ट ख
 हा बु हो हा इ । अ सा इ प्रा शा हा बु हो हा इ । र्हा तू
 शि ख श
 औ हो वा । र्वा शे ॥ ८ ॥

५/७ कौम्मुदे द्वे, स्वर्ज्योतिषी वा

ती ट टा श षि
 क स्त मि न्द्रा । त्वा वा सा बु । आ म त्प्यो द ध र्ष ता
 उ था टि कि यी टा टा
 इ श्र द्वा हा इ ते । मा घ व न् पा र्या इ दा इ वी । वा जी
 टा चक् टट् ख शि खा श
 वा जां सि षा सा ता औ हो वा । ऊ ऊ पा ॥ ९ ॥

फु ता पा श्च
 क स्त मि न्द्र त्वा व सा बु आ म त्प्यो द ध र्ष ता इ ।
 था टि कि इ खा श
 श्र द्वा हा इ ते । मा घ व न् पा र्या इ दा इ वा उ वो वा ।
 ख श था टा चा टट् ख शि
 ऊ पा । वा जी वा जा सि षा सा ता औ हो वा ।
 ख श
 ऊ पा ॥ १० ॥

५/८ अनूपदे द्वे

ती काच् का य ट का
 अ श्वी अ श्वी । र थी सु रू पा युः । गो म य्य दि
 कि य टा टा टा च श
 न्द्रा ते सा खा । श्वा त्रा भा जा व य सा स चा ते
 टी त भी त प श ख प्लु शा
 सा दा । च न्द्रा इ र्या ती । सा भा ऊ पो । हा इ ॥ ११ ॥

तू त क कि श
 अ श्वी र थी सु रू पा युः । गो मं य दि न्द्र ते

ड टि क थ च श षा
 स खा उ वा हा उ वा हो वा इ या । इवात्रा भा
 कृ टी टि क थ च श
 जा व य सा स च ते स दा उ वा हा उ वा हो वा इ या ।
 चा या ट का टी खण् प प्ला
 चन्द्रा इ र्या ती । सा भा उ प इ डा भा । ओ इ डा ॥ १२ ॥

५/६ वैरूपञ्च

पि शु कु दा
 य द्या वा इ न्द्र ते श तां । श तं भू मी रु ता स्युः ।
 षा कृ दा दा टाच् क
 न त्वा व जि न् स ह स्त्रं सूर्या आ नू । ना जा ता मा ष्ट
 प प्लि शा
 रो वा दा सो । हा इ ॥ १३ ॥

५/१० वाचश्च साम

वृ त टि यु
 इ न्द्रा ग्री अ पा दि या मे । पूर्वा गा त्प द्र ता इ भा
 ट टि थू दा क
 याः । हि त्वा शि रो जि ह या रा रा पा चा रा तू । त्रिं श
 इट् ख शि खा श
 त्प दा नि या क्रा मा औ हो वा । ऊ ऊ पा ॥ १४ ॥

५/११ आक्षीले द्वै

षा वृ तु
 इ न्द्र ने दी य ए दि हा इ मि त मे धा । भि रू ति
 ट त कु इ
 भि रा श न्ता मा श न्त मा भी रा भि ष्टि भि रा स्व
 त पा श खि ष्टा
 पे । स्वा औ हो पि भि रो इ डा ॥ १५ ॥

षा तू षा
 इन्द्र ने दी य ए दि हा इ मि त मे धा भिरू ति
 वृ श क त दृ यी
 भा इः । आ श न्त म श न्त मा भा इ रा भी छि भी
 टि च शा प श खि प्ला
 रा स्वा पा इ । स्वा हा । पि भि रो इ डा ॥ १६ ॥

इति पञ्चमः खण्डः ॥ ५ ॥

६/१ गौरिवीतेः प्रहितौ द्वौ

^{ती त दा दा त दा त त}
 इ त ऊ ती वो ओ जा रा मौ हो वा औ हो वा ।
^{थि चक मि दा त दा त त}
 प्र हे ता रा म प्रा ही ता मौ हो वा औ हो वा । आ शु
^{कि था मि दा त दा त त}
 ओ ता रं हा इ ता रा मौ हो वा औ हो वा । र था इ त
^{द त ता ट ख शि}
 म म तू र्चा न्तू । ग्रि या वा र्धा औ हो वा ।
^{ताच्}
 स्तु षे ॥ १ ॥

^{वृ त का षी}
 इ त ऊ ती वो अ जा रां । प्र हे ता र म प्र हि त
^{दृ च श का षि दा च शं}
 मु हु वा हो आ शु ज्जे ता रं हे ता र मु हु वा हो इ ।
^{का दा खि ण ता ट ख शि}
 र थी त मा म तू र्चा न्तू । ग्रि या वा र्धा औ हो वा ।
^{त ख श}
 स्तो षा इ ॥ २ ॥

६/२ आत्रे द्वे

^{ती पाण् फृष्ठ ख श क}
 मो षु त्वा वा । घा ताः । चा ना । आ रे अ स्मि न्नि
^{कृ च य दा टी कि}
 री र म न्ना रा न्ना द्वा । सा ध मा दा न्ना या गा ह्या इ
^{दृ कि श दा खण् प ष्टा}
 ह वा सा न् । उ प श्रू धि इ डा भा । ओ इ डा ॥ ३ ॥

^{तृ त क}
 मो षु त्वा वा घ त श्र ना ए । आ रे अ स्मि न्नि

इ क थ टि ट क
 री र मा हो वा उ उ वा ऊ । आ रा ता द्रा सा ध मा
 इ क थ टि ट ख ण [की
 दां हो वा उ उ वा ऊ । ना य गा ही । आ इ ह वा स
 खी ण टि खण् प षा
 न्ना उ वो वा । उ प श्रू धी । ओ इ डा ॥ ४ ॥

६/३ गौतमे द्वे

षा तु त की टा तच्
 सु नो त सो म पा व् न ऐ । सो म मि न्द्रा हो वा हा
 क टा ता श कि चक कि का
 या व ज्रा ई णा इ । प च ता प क्ता इ र व से कृ णु
 य ट त श चा य टा त श टी
 ध्वा मी डा इ । पृ णा ना इ त् पृ हा इ । णा ता इ मा
 खण् प षा
 याः । ओ इ डा ॥ ५ ॥

फू खि शु
 सु नो त सो म पा व् न्ना उ वो वा इ या हा इ । सो
 टी टी री टा श षा
 म मि न्द्रा हु वे हु वे हो या वा ज्री णा इ । प च ता प
 इ चक् च य ट त श चा य टा
 क्ता इ र व से कृ णु ध्वा मी डा इ । पृ णा ना इ त् पृ
 त श टी खण् प षा
 हा इ । णा ता इ मा याः । ओ इ डा ॥ ६ ॥

६/४ वामदेव्यञ्च

षी फू खा श ङी
 य स्स त्रा हा वि च र्ष णि रि न्द्रा न्तां हू मा दे व यां ।
 कु टा त षि कु
 इ न्द्र न्तं हू मा हे वा यां । स ह स्र म न्यो तु वि नृ म्ण स

टि त श टि त कि टि खण् प
 त्पा ता इ । भा वा सा मा त्सु नो वृ ध इ डा भा । ओ
 प्ला
 इ डा ॥ ७ ॥

६/५ अश्विनोश्च साम

श ची भि र्ना श्श ची व सु । दि वा न क्त न्दी श
 टी च क बु शु
 स्य त म्मा वां रा ति रू प द सा त् का द च ना स्मा त् ।
 टी प ह ख श
 रा तीः क दो ओ वा । चा ना ॥ ८ ॥

६/६ वसिष्ठस्य वाज्राणि त्रीणि, वज्रस्य वाङ्गिरसस्य

य दा क दा । चा मा औ हो वा । हू षे । स्तो ता ज रे त
 की की पी खा ता
 मा र्ति या आ दि द्र न्दे ता व रु णां वि पा गि रा । धा
 दा दा ट ख शि ख
 र्ता रां वी । ब्रा ता औ हो वा । र्ना ॥ ९ ॥

य दा क दा च मा हा बु । हू षा इ स्तो ता ज रा इ त
 का च श कि टा त त श टा ख ण
 मा र्ति याः । आ दि द्र न्द्रौ हो हा हा इ त वा रु णं । वि
 का कि श कि त त त श कि
 पा गि रा धा र्ता रं वि यौ हो हा हा इ । ब्र ता ना
 टि खण् प प्ला
 मि डा भा । ओ इ डा ॥ १० ॥

णा णा फा खी ण ताच् कि य
 य दा क दा च मी हु षा इ स्तो ता । ज रा इ त मा र्ता

ट की टि ख ण फा खु
 याः । आ दि द्र न्दा इ त वा रु णं । वि पो गि रौ वा उ वो
 श फि खु श छि
 वा । ध र्ता रं वि यौ वा उ वो वा । त्रा ता नां । हो
 छा श
 इ डा ॥ ११ ॥

६/७ सौवभ्रवे द्वे

ती टि त श कृच् क
 पा हि गा या । न्धा सा मा दा इ । आ इ न्दा य मे धी
 टा ता श टी यू टा
 या ता इ था इ । य स्स म्मि इयो ह र्यो र्यो हा इ रा ण्या याः ।
 मि तच् क प छि शा
 इ न्द्रो वा जि ही रो बा ण्या यो । हा इ ॥ १२ ॥

ती थाच् क टा त श कीच्
 पा ह्यो पा ही । गा या न्धा सा मा हा इ । इ न्द्रा य मे
 क टा ता श षा टी यू
 धी या ता इ था इ । य स्स म्मि इयो ह र्यो र्यो हा इ रा ण्या
 टा भी त क प छ छा शा
 याः । आ इ न्द्रो वा ज्री । ही रो बा ण्या यो । हा इ ॥ १३ ॥

६/८ वैय्यश्वं

तृ त टि चक की
 उ भ यं श्रु ण व र्च ना ए । अ इ न्द्रो अ र्वा गि दं व चा
 टा त श टि द्र खि ण
 हो वा हा इ । स त्रा च्या म घ वा सां मा पा हा इ ता या
 श द्र च श पि छा
 इ । धि या श वि छ आ हो इ । ग मा दौ हो वा । हो
 छा श
 इ डा ॥ १४ ॥

६/६ इन्द्रस्य सहस्रायु द्वे, प्रजापते र्वा महोविशीये

ती त खा णा चिक् च क
 म हे च नो वा । त्वा द्रा इ वाः । प रा शु ल्का य दा
 या प श ष्ठा तु की चक य पा
 इ या सा इ ना सा ह स्रा । य ना यु ता य वा ज्ञा इ वो
 ष्ठा ता प श ख षु शा
 ना शा ता या । शा ता मा घो । हा इ ॥ १५ ॥

खी ष्ठा चा था चक या
 म हे चा ना त्वा द्री वाः । पा रा शु ल्का य दा इ या
 ट श की यू टा टि
 सा इ । न स ह स्रा य ना यु ता या वा ज्ञी वाः । ना शा ता
 त टिट् ख शि टीच्
 या । श ता मा घा औ हो वा । म हो वि शे ॥ १६ ॥

इति षष्ठः खण्डः ॥ ६ ॥

७/१ इन्द्राण्यास्साम

षी तू खि ष्ट
व स्यं इन्द्रा सि मे हा बु पि तूः । उ ता भ्रा तूः । अ भु आ
की खि श क कि खि श च कि
तौ वा उ वो वा । मा ता चा मौ वा उ वो वा । छ द य धा स्स मा
की खि श की खि श क प ष्ट
वा सौ वा उ वो वा । व सू त्वा नौ वा उ वो वा । या रो बा
प्ला शा
धा सो । हा इ ॥ १ ॥

७/२ सौभरश्च

खा प्ल न्द शि ष
इ मा इ म इन्द्रा य सु न्वा इ रा इ । सो मा सो द ङ्या
कु ख ती ष्ट न्द शा टा
शि रा स्तं आ म दा य व ज्र ह स्त पी ता या इ । ह रा इ हो
ट्ट की टाट् ख शि ख श
भ्या इ या ओ इ ही ओ का या औ हो वा । ऊ पा ॥ २ ॥

७/३ गात्सुमदश्च

फी की श षि
इ म इन्द्रा म दा य ता इ । सो मा श्चि कि त्र उ
यू टच् य ट शू य टच् क
क्थि नो मा धोः पा पा न उ प नो गि राः । शा णू रा स्वा
दा त टि खण् प ष्टा
स्तो त्रा । य गि र्वा णा । ओ इ डा ॥ ३ ॥

७/४ वाचश्चसाम

ती ति की कु
आ त्व द्या सा ब दु र्घां । हु वा इ गा य त्र वे प सा मा इ

दी त चि टि ख ण टि
 न्द्रा न्धे नूं । सु दु घा मा नि या मा इ षं । उ रु धा
 त टि खण् प झा
 रां । आ रं का र्त्ता । ओ इ डा ॥ ४ ॥

७/५ बार्हदुकथञ्च

न त्वा वृ ह न्तो अ द्रि याः । व र न्त इ न्द्रा वी डा वाः ।
 च य दा ड चा शा टि त
 या ली क्षा सी स्तु व ता इ मा व ते व सू । न कि ष्टा दा ।
 टि खण् श प झा
 मि ना ता इ ता इ । ओ इ डा ॥ ५ ॥

७/६ नैपातिथञ्च

क ई वे दा । सु ता इ सा चा । पि ब न्तः क द्रा यो दा
 दा पि यृ दा क दा
 धूः । अ यं द्यः पु रो वि मि न क्ता यो जा साः । म न्दा ना
 त ट ख शि ख श
 इशी । प्रा या औ हो वा । धा सा ॥ ६ ॥

७/७ तौरश्रवसञ्च

या दि न्द्रा शा सो अ व्र तां । च्या व या सा द सा स्पा
 की तत् की तत् ची क की तत्
 रौ वा । अ स्मा का मौ वा । अं शु र्म घ व न् पु रु स्पृ हौ वा ।
 की तत् क प ष्टि शा
 व सा व्या यौ वा । धी बो बार्हा यो । हा इ ॥ ७ ॥

७/८ त्वष्टाग्याञ्च साम

त्व ष्टा नो दै व्यं व चाः । प र्ज न्यो ब्र ह्मा ण स्पा तीः ।
 पी कु दा त टि त
 पु त्रै र्भा तृ भि र दि ति र्न्नू पा तू नाः । दु ष्टा रा न्त्रा । मा

टि खण् प झा
णं वा चाः । ओ इ डा ॥ ८ ॥

७/९ अदितेश्च साम

क दा च ना स्ता री र सा इ । ना इ न्द्रं सा आ सा इ दा
खी ण श च वी कु टा खा शा
शू षा इ । उ पो पे न्नु म घ व न् भू या इ डो इ नू ता इ ।
खि णा पा प्ल प्ला शा
दा न न्दा इ वा । स्थ प्रो वा च्या तो । हा इ ॥ ९ ॥

७/१० अजीर्तञ्च

आ इ ही आ इ ही हो इ । यु क्ष्वा हि वा आ ह न्ता मा ।
कीच् का य प खा ता का श
ह री इ न्द्रा प रा वा ता अ र्वा ची नाः । मा घ व
नू सो म पा इ ता या उ आ ऋ ष्वा । भी रो बा गा
प्ला शा
हो । हा इ ॥ १० ॥

७/११ माधुच्छन्दसञ्च

त्वा मि दा हो इ हि ओ न रा ए । अ पा इ प्य न्वा
कू ख ण क था टि चा का
जा इ त् भू र्णा याः । सा इ न्द्रा स्तो म वा हा सा इ हा
टा का फ ण श टी का फ ण श
श्रु धा औ हो वा हा इ । उ पा स्वा सा औ हो वा हा इ ।
टि खण् श प प्ला
रा मा गा हा इ । ओ इ डा ॥ ११ ॥

इति सप्तमः खण्डः ॥ ७ ॥

८/१ उषसश्च साम

^{टिच् य ट का था टि टि}
 प्रा ता इ हा ई ह वो द र्शी आ य तो आ य ती ।
^{टिच् य ट ष च ड टि}
 उ छा ई हा इ ह न्तो दु हि ता दि वा आ दि वाः । अ पा
^{टीच् य ट षी चा ड टि}
 ई हा ई हा म ही वृ णु ते च त्तु षा त मा आ त मः । ज्यो
^{का टीच् य ट च का का टा पीण् प}
 ता ई हा ई हा कृ णो ति सू न री ओ न री । ओ
^{प्ला}
 इ डा ॥ १ ॥

८/२ अश्विनोश्च साम

^{खु प्ला षी}
 इ मा उ वा न्दि वि ष्ट या ए ही । उ स्त्रा ह व न्ते
^{खि प्ला षु षु प्ला}
 अ श्वि ना ऐ ही । अ यं वा म ह य से श ची व सू ऐ ही ।
^{षा खु प्ला प्ला श}
 वि शं वि शं हि ग च्छ था ऐ ही । हो इ डा ॥ २ ॥

८/३ अश्विनोश्च संयोजनम्

^{वृ की टी}
 कु ष्टः को वा म इवी ना । त पी नो दे वा म र्शा या ही
^{का ख खि ता टि का ख खि}
 वा हा इ प्र ता वा मा । अ श्ना या हो वा हा इ क्ष पा
^{ता टि का ख खा ता टा खा}
 मा णाः । अं शु ना हो वा हा इ तथा सु वा दु वा न्य था औ
^{शि ख श}
 हो वा । ऊ पा ॥ ३ ॥

८/४ अश्विनोश्चैव साम

खा प्ल न्द श टी
 अ या म यं वा म्म धू मा चा माः । सु त स्सो मो दि
 कि टा ख ता क्ल
 वि ष्ठी षु ओ हा ओ हा । ता म द्वि व ना पि ब त न्ती रो अ
 टी ख ता चा य ट ट ख ता
 हि या मो हा ओ हा । ध र्त रा द्वा ओ हा ओ हा नि दा
 टिट् ख शि ख श
 शू षा औ हो वा । ऊ पा ॥ ४ ॥

८/५ सोमसाम च

ती टिट् ख शि टा
 आ त्वा सो मा । स्य गा त् दा या औ हो वा । स दा या
 कि कि टा खा श ह
 च न्ना ह क्षि या भू र्णा उ वो वा । मृ ग न्न स व ने षु चु कु
 की का ट त का टी खण् प प्ला
 धं का ई शा ना न्ना या चि ष दि ड्वा भा । ओ इ ड्वा ॥ ५ ॥

८/६ आजमायवञ्च

टा फी शा का चा था का य
 अ ध्व र्यो द्रा व या तु वां । सो मा मि न्द्राः पि पा सा
 ट टा चक कि का य टा क टा त
 ती । उ पो नु नं यु यु जे वृ षा णा हा री । आ चा जा गा ।
 च का टा ख ष्ट प्ला श
 मा वृ त्रा हा औ हो वा । हो इ ड्वा ॥ ६ ॥

८/७ समुद्रस्य प्रैयमेधस्य साम

तू त श षा की
 अ भी ष त स्त दा हा बु । भा रा इ न्द्र ज्या यः क नी
 टि त का षा की टि ता
 या साः । पु रो व सु र्हि म घ व न् बा भू वा इ धा । भा

टि त चा टि खण् प झा
रा इ भा रे । चा हा व्य इ डा भा । ओ इ डा ॥ ७ ॥

८/८ वैरूपे च

पि शी क बी
या दि न्द्रा या व त स्त्वां । ए ता व द ह मी शि
द्व त किच् का ट त शु
या स्तो ता रा मी त् । दा धि षे रा दा वां सा बु । ना
टि त का खी प्ल डी शा
पा पा त्वा । या रौ वा उ वो बां सा इ षो । हा इ ॥ ८ ॥

फा खी श टि टा का
य दि न्द्र या व ता स्त्वं । आ इ ता वा दा ह मी शा
था का टा टा च की का का
या ओ वा । स्तो ता र मि द धि षे र दा वा सा ओ वा ।
टा टाच् क प ङ्ग प्लि शा
ना पा पा त्वा या रो बां सा इ षो । हा इ ॥ ९ ॥

८/९ वैश्वदेवश्च

ति तू त की
त्व मि न्द्रो हा इ प्र तू त्ति ष्वो वा । आ भि वि श्वा य
चक् या ट ष कृ का य टा
सा इ स्पा र्धाः । आ श स्ति हा ज नि ता वृ त्रा तू रा सा
श चा य ट चा का ट ख ङ्ग
इ । तु वा न्तू र्याः । त रू स्य ता औ हो वा । हो
झा श
इ डा ॥ १० ॥

८/१० पुरीषश्चाघर्वणम्

षा तू त दी षा
प्र यो रि रि क्ष ओ ज सा ए । दि व स्स दो भ्य स्प रि

न त्वा वि व्या औ हो वा । चा र जा औ हो वा इ न्द्रा पा
 कू का की की
 की टि ता क श टी खण् प
 र्थि वा म ति वा इ श्वां । वा व क्षि थ इ डा भा । ओ

प्ला
 इ डा ॥ ११ ॥

इत्यष्टमः खण्डः ॥ ८ ॥

॥ इति बृहत्यः ॥

१/१ प्राकर्षञ्च

ता ता खा श की खा ष्ट
अ सौ हो वा हा वो दे । वं गो ऋ जी क मा न्धाः । नि

ता ता खा श की खा श ता
यौ हो वा हा स्मी नि । द्रो जानू षे मु वो च । बो धौ हो

ता खा श खी खा ष्ट ता ता
वा हा मा सी । त्वा हा रि या श्व या जैः । बो धौ हो वा हा

खा श पी खा श त्र
ना स्तो । म मा न्धा सा मा दा इ षू ॥ १ ॥

१/२ वसिष्ठस्य च निह्ववः

टि टि खु शण्ड त श ष
आ इ ही । आ इ ही । ए हि या उ वो वा हा इ । अ सा

चू कच् का ट टा खी शण्ड त श
वि दे वं गो ऋ जी क मा न्धो आ न्धो अ न्धा उ वो वा हा इ ।

ष चु कच् क टा टा खी शण्ड
न्य स्मि त्ति न्द्रो ज नु षे मू वो चा वो चा वो चा उ वो षा

त श ष चू कच् क टा टा
हा इ । बो धा म सि त्वा ह रि या श्वा या जै र्या जै र्य ज्ञा

खी शण्ड त श ष चू कच् का टि
उ वो वा हा इ । बो धा नू स्तो म म न्ध सा मा दा इ षू

टि खी शण्ड त श टि टि
दा इ षू दे ष्वा उ वो वा हा इ । आ इ ही आ इ ही ए हि

खु शण्ड ख शि ख
या उ वो वा हा औ हो व । ई ॥ २ ॥

१/३ गत्सुमदस्य योनिनी द्वे

ता टि कि खा शि
 यो नोः । त आ इ न्द्रा सा दा ना य कारी ता मा ।
 कृ खी शि मि कि
 नृ भा इः पु रु हू ता प्र या ही या साः । य था नो आ वो ता
 खा शि मि पि खि त्र श
 वृ धा श्रि दा दाः । व सू नी म म दा श्रा सो । मा इः ॥ ३ ॥
 च खि शू का ख
 यो नि ष्ट आ इ न्द्र स द ना इ हो वा । आ का रा इ त
 शू का ख शू का ख
 मा तृ भि र्ही वा । पू रु हू ता प्र या ही हो वा आ सो या था
 शू क खा शू च श
 नो वि ता हो वा वा र्ध श्रा इ द दो व सू हो वा । ना इ मा
 खु शि प्ला श
 म दा श्र सो मै र्ही वा । हो इ डा ॥ ४ ॥

१/४ औरक्षये द्वे

ती की चक का टा त
 अ द र्द रु त् । स म सृ जो वि खा नि त्वा म र्णा वा न् ।
 चां था मि टि त काच्
 ब ल्ब धा नं अ रा ष्णाः । मा हा न्ता मो न्द्र प र्व तं वि या
 कि टि त कीच् क ट खण् प
 द्वा सृ ज द्वा राः । अ व य दा ना वा हा न् । ओ
 ष्ट
 इ डा ॥ ५ ॥

ष तू षू
 अ द र्द रु त्स म सृ जाः । वि खा नि त्व म र्ण वा न् ।
 कृ टा त षी की टा त
 ब ल्ब धा नं अ रा ष्णाः । म हा न्त मो न्द्र प र्व तं वि या द्वाः ।
 टि त की टा ख शि ख
 सृ जा द्वा रा अ व य दा ना वो या औ हो वा । हा न् ॥ ६ ॥

१/५ पार्थे द्वे

ती खु श षी
 सुं ष्वा णा साः । इन्द्रा स्तु म सी त्वा स नि ष्य न्त
 खू श ख श खी ण
 श्रि तु वि नृ ण वा जं । आ नो भ रा उ वो वा । सु वि त
 ते खि खा त्र
 य्य स्य को ना ता ना त्मा ना स ह्या मा तू वो । ताः ॥ ७ ॥

त त खि ण क खी श त त
 ओ हो हो इ सू ष्वा णा सा इन्द्रा स्तु म सी त्वा । ओ हो
 खि ण भि कि खा श 'त त खा
 हो इ सा नी ष्य न्ता श्री तू वी नृ ण वा जं । ओ हो हो आ
 ण कि खु श त त खि ण
 नो भ रा सू वि त य्य स्य को ना । ओ हो हो इ ता ना त्म
 का पि खा त्र
 ना स ह्या मा तू वो । ताः ॥ ८ ॥

१/६ सौमित्रे द्वे

ते त टि त
 ज गृ ह्या ते द क्षि ण मो हा ओ हा ए । इन्द्र हा स्तां ।
 का यि पा गी ता ता त त
 व सू य वो वा सू पा ता इ व सू ना ओ हा ओ हा ए । वि
 यू पा शि ता ता त त
 द्वा हि त्वा गो पा तीं शू र गो ना ओ हा ओ हा ए । अ स्म
 दू च का फा ता ता त त
 भ्यं चा इ त्रां वा र्षा णं रा यि न्दा ओ हा ओ हा ए । र या
 टि ता ख श क का पा शि ख
 इ न्दा उ वा । ऊ पा । औ हो औ हो वा हा उ वा । ई ॥ ९ ॥

ते त श खि
 ज गृ ह्या ते द क्षि ण मौ हो औ हो वा हा इ । इन्द्र हा
 श का यि पा शी खी शण्ट
 स्तं । व सू य वो वा सू पा ता इ व सू नौ वा उ वो वा

त श यु पा शि खी
 हा इ । वि द्या हि त्वा गो पा तीं शू र गो नौ वा उ वो
 शप्ल त श दृ च का फा
 वा हा इ । अ स्म भ्यञ्चा इ त्रां वा र्षा णं रा यं न्दौ वा
 खी प्ल ख शि ख
 उ वो वा हा औ हो वा । ई ॥ १० ॥

१/७ वात्सप्राणि त्रीणि

दा दा दा का था कीच् क
 हो ये हो ये हो ये । ज गृ ह्या ते द क्षि ण मि न्द्रा
 दा दा दा का कृच् क दा
 हा स्तां हा स्तां हा स्तां । व सू य वो व सु प ते वा सू नां
 दा दा चा काच् का क दा दा
 सू नां सू नां । वि द्या हि त्वा गो प तिं शू रा गो नां गो नां
 दा चा श चा किच् टि टि
 गो नां । अ स्म भ्यञ्ची त्रं वृ ष णं रा या इ न्दा आ इ न्दा आ
 टि दा दा दाट् ख शि ख
 इ न्दाः । हो ये हो ये हो या वा औ हो वा । ई ॥ ११ ॥

तु श की की
 हा बु हा बु हा बु । ओ हो हो वा ओ हो हो वा ओ हो
 की का की काख् वि
 हो वा । ज गृ ह्या ता इ दा क्षो णा मि न्द्र ह स्तं न्द्र ह स्तं न्द्र
 श्च का कि काख् षी
 ह स्तं । व सू य वो वा सू पा ता इ व सू नां व सू नां व सू
 श्च कु काख् षी
 नां । वि द्या हि त्वा गो पा तीं शू र गो नां र गो नां र गो
 श्च दृ चक् ख षा
 नां । अ स्म भ्यञ्चा इ त्रां वा र्षा णं र यि न्दा र यि न्दा र

श्रु तु श की की
 यि न्दाः । हा बु हा बु हा बु ओ हो हो वा ओ हो हो वा ओ
 टिट् ख सि ख
 हो हो वा औ हो वा । ई ॥ १२ ॥

षी तु टा टा त त का
 आ बु हो आ बु हो आ बु हो वा औ हो औ हो वा । ज गृ
 कीच् काख् षि श्रु का
 ह्या त इ दा क्षी णा मि न्द्र ह स्त न्द्र ह स्त न्द्र ह स्तं । व सू
 किच् काख् षी श्रु का
 य वो वा सू पा ता इ व सू नां व सू नां व सू नां । वि द्वा
 किच् काख् षी श्रु का
 हि त्वा गो पा तीं शू र गो नां र गो नां र गो नां । अ स्म
 कीच् क ख षी शु
 भ्यञ्चा इ त्रां वा र्षा णं र यि न्दा र यि न्दा र यि न्दाः । आ बु
 षी तु टा टा त् ख सि
 हो आ बु हो आ बु हो वा औ हो औ हो वा औ हो वा ।
 ख
 ई ॥ १३ ॥

१/८ वैदन्वतश्च

खि ग खि श ण टि खी
 इ न्द्र न्ना रो ने मा धा इ ता । हा व न्ता इ य त्पा रां
 श खि ण श टि खि श
 या यू ना जा न्ता इ । धी या स्ता शू रो ना र्षा ता आ
 खि ण टि खी श खी ण टि
 वा साः । चा का मा इ गो मा ति व्र जा इ भा जा । तू व न्ना उ
 ता त टाख्
 वा । ए ऊ पा ॥ १४ ॥

१/९ सौपर्णश्च

ति त श षी कृ चक्
 व यो हा हा बु । सू पर्णा उ प से दुरा इ न्द्रं प्रि य

षा कु टा त षि
 मे धा ऋ ष यो नां धा मा नाः । अ प ध्वा न्त मूर्णी हि
 कु टा त चा टा त टा पि खा
 पू र्धी चा क्षूः । सु मू ग्धि यौ हो आ स्मा न्नि ध ये वा वा
 व
 र्धा न् ॥ १५ ॥

१/१० यामञ्च

ट क का टा था ट षि कू
 आ या म या य मौ हो वा ऊ । ना के सु प र्ण मु प या त्य
 श कि टा था ट ट क का टा
 त न्ता प त न्त मौ हो वा ऊ । आ या म या य मौ हो
 धा ट षु कि कि टि
 वा ऊ । हृ दा वे न न्तो अ भ्य चा क्ष त त्वा क्ष त त्वौ
 था ट ट क का टा था ट
 हो वा ऊ । आ या म या य मौ हो वा ऊ । हि र ण्य
 षी कू कि टा था ट ट क
 प क्षं व रु णां स्य दू तां स्य दू त मौ हो वा ऊ । आ या म
 का टा था ट पि कू
 या य मौ हो वा ऊ । य म स्य यो नौ श कु नां भु रं ण्युं भु
 कि टा था ट ट क का टं था ट टच् य
 रं ण्यु मौ हो वा ऊ । आ या म या य मौ हो वा ऊ । वा हा
 टा त कि मि टास्
 उ वा । ए दि व मे दि व मे दि वां ॥ १६ ॥

१/११ ऋतुसामनी च

टि ता कु क मि
 ब्र ह्मा ब्रा ह्मा । ज ज्ञा नं प्र थ मं पु रा स्ता त् । वि सा
 टी ता की था मि टि त
 इ वा इ सी । म त स्सु रु चो वे न आ वा त् । सा बू सा बू ।

चि कू ट क भि टि त
 धन्या उ पा मा आ स्य वा इ छाः । सा ता स्सा ताः । च यो
 बु क पीण् प ष्ठा
 नि मा सा त श्च वा इ वाः । ओ इ डा ॥ १७ ॥

टा त टि त टि त क श टि
 हु वे हा इ हु वे हा इ हे षा या । ब्र ह्म ज ज्ञा नां प्र था
 कि खा श की कि खा श
 मं पु रा स्ता त् । वि सी म ता स्सु रु चो वे न आ वा त् । स
 कि कि खि ष्ठा की कि
 बु धन्या उ प मा अ स्य वा इ छाः । स त श्र यो नि मा सा त
 खि ष्ठ टा त टा त टि ख शि त
 श्र वी वाः । हु वे हा इ हु वे हा इ हे षा या औ हो वा । ए
 कू कू टाख्
 ऋ त म मृ ते ऋ त म मृ त मे ऋ त म मृ तां ॥ १८ ॥

१/१८ इन्द्रस्य वारवन्तीयं

तु त त श खू श
 अ पू र्वा बु हो हो हा इ । पु रु त मा नि या स्मै म
 इ कि खि श खी श
 हे वी रा या ता वा सा इ तु रा या । वि र ष्ठा ना इ व
 खी खा श इ कि
 जि णे शा न्त मा नी । व चां सि या स्मा इ स्थ वि रा ष
 खा ष्ठ षी खु खा त्र टि
 ता क्षूः । स्थ वि रा य त क्षु स्थ वि रा या ता क्षूः । स्त वि रा
 का ख
 या ता क्षूः ॥ १९ ॥

इति प्रथमः खण्डः ॥ १ ॥

२/१ इन्द्रस्य चक्षुरपवनी द्वे

खि श खि ण का ख खि श
आ वा द्रा प्सो अं शु मा ती । आ ती ष्टा दी या नाः का
खि ण का ख श खि श खि
ष्णो दा शा भीः । सा हा स्वा इ रा वा ता मी न्द्रा इशा ची
ण का ख श खा श खि ण टा ख
या । धा मा न्ता मा पा स्त्री हि ति न्द्र मा णाः । अ धा द्रा
शि च दाख्
ओ हो वा । आ धा द्रा ॥ १ ॥

ती त कु श ट चि
अ व द्र प्सा ए । अं शु म ती मा ति ष्टा दि या नाः कृ
चा की श टा चि क च
ष्णाः । दा श भी स्सा ह स्वा ये आ व ता मी न्द्राः ।
कु ट तुच् क प ष्टि
शा चि या ध म न्ता म पा स्त्री हो ती न्द्र ष्णा आ धा द्रा ।
ष्ठा श
हो इ डा ॥ २ ॥

२/२ सौमरश्वे द्वे

अ व द्र प्सो अं शु म ती मौ हो औ हो । आ ती ष्टा दौ
ख ता चि टि ख त
हो औ हो । इ या नाः कृ ष्णा औ हो औ हो । दा श भी
की था ट ख ता चु ट ख
स्सा ह स्त्रै रौ हो औ हौ । आ व ता मि न्द्रा औ हो औ
ता की था ट ख ता
हो । शा चि या धा म न्ता मौ हो औ हो । अ पा स्त्रि
ची टा ख ता टा ख शि च
ही ती मौ हो औ हो । न्द्र मा णा औ हो वा । आ
दाख्
धा द्रा ॥ ३ ॥

षी तु खा ल पा श त्र
 अ व द्र प्सो अं शु म ती मे औ हो बा । आ ता इ ष्टा
 चि चा कि च का
 त् । इ या नाः कृ ष्णो द श भी स्स ह स्रै रा व त्त मा इ
 द्र कि खा
 न्द्रा शा ची या ध मा न्त म पा स्त्रि ही ति नृ म्णा ओ
 शे तिच्
 वा । अ धा द्रा ॥ ४ ॥

२/३ बृहतो मारुतस्य सामनी द्वे

क टच् क ट त त चा श का की
 हा ओ हा ओ हा हा इ वृ त्र स्य त्वा श्व स था दी ष
 खा ष्ट टी कि कि ष्ट
 मा णाः । वि श्वे दे वा आ जा हु र्ये स खा याः । म रु द्वि
 द्र कि ख श द्र
 रा इ न्द्रा सा खी य न्ते स्तु । अ थे मा वा इ श्वाः । पा
 कि खा श क टच् क ट त ख शि
 र्त्ता न ज या सि । हा ओ हा ओ हा हा औ हो वा । ओ
 चक ख
 औ हो औ हो ॥ ५ ॥

क टच् का ट चि क फ तच् चा शा च
 हो ए हा या ए ह या औ हौ वा हा इ वृ त्र स्य त्वा
 की खा ष्ट टी कि खि
 श्व स था दी ष मा णाः । वि श्वे दे वा आ जा हु र्ये स खा
 ष्ट द्र कि ख श
 याः । म रु द्वी रा इ न्द्रा सा खी य न्ते स्तु । अ थे मा वा इ
 द्र कि खा श क टच् का ट चि क फ ख
 श्वाः पा र्त्ता ना ज या सि । हो ए हा या ए ह या औ हो वा हा
 शि का ख
 औ हो वा । ओ औ हो ॥ ६ ॥

२/४ सोम सामनी द्वे

ता इ कि खि शि
 वि धूं । द द्रा द द्रा णां सा मा ना इ ब हू नां यु वा ।
 इ कि खा शि
 ना सा नं सा न्तां पा लि तो ज गा रा दे वा । स्य पा स्य
 इ कि खा शा इ पि
 पा श्या का वी यं म ही त्वा द्या । म मा म मा रा स हि या
 खा त्र
 स्सा म । ना ॥ ७ ॥

त ख शण्ट त ग का टि कि खि
 आ आ हा हा इ वि धूं द द्रा णां सा मा ना इ ब हू
 श इ कि खा श क टी
 नां । यु वा नं सा न्तां पा लि तो ज गा रा । दे व स्य पा श्या
 कि खा श त ख शण्ट त चक टि
 का वी या म ही त्वा । आ आ हा हा अ द्या म मा रा स
 पि खा त्र
 हि या स्सा म ना ॥ ८ ॥

२/५ इन्द्रस्य वज्रे द्वे

ती चा चा क कि ख
 औ हो इ त्वं । ह त्या स ष्ठ भ्यो जा य मा नः । औ हो
 ती का कि कि ख ष ती
 अ शा । त्रु भ्यो अ भा व श्श त्रु रि न्द्रा । औ इ गू हे । द्या
 का कि कि ख ष ती का
 वा पृ थि वी अ न्व वि न्दाः । औ हो इ वि भू । म द्भ्यो भु व
 की किख्
 ने भ्यो र ण न्धाः ॥ ९ ॥

ता खू ण कि कि
 तु षो हा इ ह त्यौ वा उ वों वा । स ष्ठ भ्यो जा य मा
 कि पा शा न्द श खु ण
 ना उ वा ओ वा अ शो हा इ । त्रु भ्यौ वा उ वों वा । अ

कि कि कि क प का न्द श
 भा व इश त्रु रिन्द्रा उ वा ओ वा गू ढे हा इ । द्यौ वा उ
 खि ण कि कि कि क प शा न्द श
 वो वा । पृ थि वी अ न्व वि न्दा उ वा ओ वा वि भू हा इ ।
 खु ण कि कि क प प्लि श
 म भ्यौ वा उ वो वा भु व ने भ्या उ वा ओ वा आ र णा न्धाः ।
 प्ला श
 हो इ ङा ॥ १० ॥

२/६ मृष्टिमत् सौर्यवर्चसस्य सामनी द्वे

ता कृ टा त चा क
 मे ङीं । न त्वा व जि णं भृ ष्टी मा न्तां । पू रू धा स्मा
 कृ टा ता चा कु
 नं वृ ष भं स्थि रा प्सू नूं । क रो ष्य र्य स्त रु षी हूं
 टा त षा इद् ख शि
 वा स्यूः । आ इ न्द्र यु क्षं वृ त्रा हा णा औ हो वा । गृ
 का टख्
 णी षे ॥ ११ ॥

खु ता कि की तख् श
 मे ङि न्न त्वा वा औ हो । ज्रा इ णं भृ ष्टा इ मौ वा न्तं ।
 खा ता षी कु तख् शा
 पू रू औ हो । ध स्मा नं वृ ष भं स्था इ रौ वा प्सु नूं । क
 खा ता षी कृ तख् प्ल खा
 रौ औ हो । ष्य र्य स्त रु षा इ हूं वौ वा स्यूः । इ न्द्रा औ
 ता इद् ख शि खि
 हो । यु क्षं वृ त्रा हा णा औ हो वा । गृ णी षे ॥ १२ ॥

२/७ वसिष्ठस्याङ्कुशौ द्वौ

ता की का मि त षा
 प्र वाः । म हे म हे वृ धे भ रा धू वां । प्र चा इ त सा इ

कृ ख ण का पिन्द् ख णा ट त मि
 प्रा सू मा तौ । कृ णु ड मि हा वा इ शाः । पू र्वाः प्र चा रा
 त ड ख प्ल प्ला श
 चार्ष णा इ प्रा औ हो वा । हो इ डा ॥ १३ ॥

ख खु श णाफ् खि श ख
 हा । प्र वो महा इ मा हे वृ धा इ भ रा ध्वं । हा ।
 खू श णाफ् खि श ख
 प्र चे त सा इ प्रा सू म ता इं कृ णु ध्वं । हा । वि शः पू
 खु श णाफ् खा प्ला ख प्ल
 र्वा इ प्रा चा र चार्ष णा इ प्राः । हा बु हौ हो वा हा
 शा ख
 उ वा । ई ॥ १४ ॥

२/८ भारद्वाजश्च

ते षी
 शु नं हु वे म म घ वा न मी न्द्रां । अ स्मि न् भ रे नृ त
 की टा त षा कृ टा त
 मं वा ज सा तौ । शृ ण्व न्त मु प्र मू त ये स मा त्सू । प्र
 मि त टा त श का की त टा खण्
 न्तां वा र्वा हो वा हा इ । णि स ज्जि त न्ध ना नि हो वा हा
 श प प्ला
 इ । ओ इ डा ॥ १५ ॥

२/९ वासिष्ठश्च

कि का ट त कथ् इ कि
 दि व या हो वा औ हो वा उ दु ब्र ह्मा णी ऐ र ता श्र
 खा श क टी कि खा श क
 वा स्य । इ न्द्रं स मा र्ये मा हा या व सि ष्ठा । आ यो वि
 टी कि खा श कि का ट त कथ्
 श्वा नी श्रा व सा त ता ना । दि व या हो वा औ हो वा उ प
 ड पि खा ख श
 श्रो ता मा ई व तो वा चां । सा इ ॥ १६ ॥

२/१० पुरीषञ्चाथर्वणम्

षी तु षि की
 च क्रं य द स्या प्त्वा नि ष तां । उ तो त द स्मै म दूध्वी
 टा त षि की टा त टि
 च्छा ट्या त् । पृ थि व्या म ति षि तै य दू धाः । पा यो गो
 त टि च था श टा खण् प ष्ठा
 षू आ द धा ओ षा धी षु इ डा भा । ओ इ डा ॥ १७ ॥

इति द्वितीयः खण्डः ॥ २ ॥

३/१ अदित्याः सामनी द्वे, ताक्ष्यसामनी वा

खि खि खी का था कि
त्य मू षू वा जि नां दे व जू तां । स हो वा नं ता रू ता रं
खि श खी शा खि खा श
र था नां । अ रि छ ना इ मीं पृ त ना ज मा शुं । स्व स्त या इ
कु खि खा श त
ता क्ष्य मी हा हू वा इ । मा ॥ १ ॥

ती षा खू ख खा श
इ य इ या हा इ त्य मू षू वा जि ना न्दे व जू तं ।
फा खा षू त श का था कि खि श
ई या इ या हा हा इ । स हो वा नं ता रू ता रं र था नां ।
ती चा क टी कि खा शु
इ य इ या हा आ रि ष्ट ना इ मी पा र्ता ना ज मा शुं ।
फा खा षू त श कु खि खा
ई या इ या हा हा इ । स्व स्त या इ ता क्ष्य मि हा हू वा
श त्र
इ । मा ॥ २ ॥

३/२ इन्द्रस्य च त्रातं

क षा कु दा त षी
त्वा ता र मि न्द्र म वि ता र मी न्द्रां ह वे ह वे सु ह वं
की दा त षी कु दा त चा
शू र मी न्द्रां । हु वा इ नु श क्रं पु रु हू त मी न्द्रां । इ दं
चा श पी खि श त्रा
ह वा इ र्म घ वा वा इ तू वा इ । न्द्राः ॥ ३ ॥

३/३ वात्रतुरं

ती त की दा ता
य जा म हो वा । आ इ न्द्रं वा ज्र द क्षा इ णां । ह री

कि चक टि त क हू कि
 णां र थ्यं वि ब्र ता नां । प्र इम श्रु भि दों धू वा दू ध्वा धा
 ख ण शि चा श का भी ख शा ख
 भू वा त् । वि सा इ ना भी भ य मा नो वा इ रा धा
 प्ल शा
 सो । हा इ ॥ ४ ॥

३/४ द्युतानस्य मास्तस्य सामनी द्वे

फा खा ण फ प्ल कि टी
 सा त्रा ह णा औ हो वा । दा धृ षी न्तू अ मी न्द्रा उ
 खा श की श कि च टा टा ख ण
 वो वा । म हा म पा रं वृ षा भं सू व ज्रां ह न्ता यो वृ ।
 पी खा ल थाच् कि टिक् कि
 त्रां स नि तो ता वो जां । दा ता म घा नि म घ वा सू
 टाख्
 रा धाः ॥ ५ ॥

फा फा फि फ खा श कृ
 सा त्रा ह ण न्दा धृ षी न्तू अ मी न्द्रं । म हा म पा रं
 का श च टा खि ण पी खा त्र
 वृ षा भं सू व ज्रां ह न्ता यो वृ । त्रां स नि तो ता वा जां ।
 थाच् क का टि क टाख्
 दा ता म घा नि म घ वा सू रा धाः ॥ ६ ॥

३/५ आत्रं

पी खू प्ल वि
 यो नो व नु ष्य न्न भि दा ति मा र्त्ताः । उ ग णा वा म
 कि टि त पी की टा
 न्य पा न स्तु रो वा । क्षि थि यु धा श व सा वा त मा इ
 ता भी त भि त टा खण् प
 न्द्रा । आ भा इ ष्या मा वृ षा मा णा स्तु वो ताः । ओ
 ष्ठा
 इ डा ॥ ७ ॥

३/६ गृत्समदस्य समीधौ द्वौ, कश्यपस्य वानितो द्वौ

ष तु खू ङ्ग कि ट
 हा बु यं वृ त्रे षु । क्षि त य स्पर् ध मा नाः । ध मा ना ई
 ख श्रू शा
 या इ या हा बु य य्यु क्ते षु । तु र य न्तो ह वा न्ता इ । ह
 कि ट ख श्रू
 वा न्ता ई या ई या हा बु यं शू र सा । तौ य म पा
 खू श कि ट ख
 मु पा ज्मा न् । उ पा ज्मा नी या इ याः हा बु यं वि प्रा
 श्रू खू प्ल कि ट ख ङ्गि
 साः । वा ज य न्ता इ स ई न्द्राः । स इ न्द्रो ई या इ या हा
 शा ख
 उ वा ई ॥ ८ ॥

ति तू खू ङ्ग
 यं य् य्या हा बु यं वृ त्रे षू । क्षि त य स्पर् ध मा नाः ।
 टि च क च ति तू
 ध मा ना यं यं य य्या । यं य य्या हा बु यं यु क्ते षू । तु र
 खू शा दी च क च ति
 य न्तो ह वा न्ता इ । ह वा न्ता यं यं य य्या । यं य य्या
 तू खू शा
 हा बु यं शू र सा तौ य म पा मु पा ज्मा न् । उ पा ज्मा
 दी च क च ति तू
 न्यं यं य य्या । य य्य य्या हा बु यं वि प्रा साः । वा ज य
 खू प्ल दी च क च ति
 न्ता इ स ई न्द्राः । स इ न्द्रो य य य्य य्या । य य्य य्या
 ति ख
 हा उ वा । ई ॥ ९ ॥

३/७ वैश्वामित्रं

ता त श षो दू का
 इ न्द्रा हा बु । हा हो इ प र्व ता वृ ह ता र था इ ना उ

ता ख श ता त श क ष ह
 वा । ऊ पा । वा मी र्हा बु । हा हो इ ष आ व ह तं सु वा
 का ता ख श ता त श क षी
 इ रा उ वा । ऊ पा । वी तां हा बु । हा हो इ ह व्या न्य
 ड का का ख श ता त श क श
 ध्व रे षु दा इ वा उ वा । ऊ पा । व र्धे हा बु । हा हो थां
 ह का ति ख श
 गी र्भि रि ड या म दा न्ता उ वा । ऊ ऊ पा ॥ १० ॥

३/८ सावित्र्यानि षट् प्रैयमेधानि वा

त था ड कि खा ष्ट
 हा हा इ न्द्रा य गा इ रो आ नी शि त सा र्गाः । अ पः
 ड का खि श ह
 प्रै रा या त्सा गा र्य बू धना त् । यो अ क्षे णा इ वा चा
 कि खा ष्ट ड पि
 क्रि यौ श ची भिः । वि ष्व क् त स्तं भा पा र्थी वी मू
 खा व
 ता । र्द्यां ॥ ११ ॥

ता का था ड कि का
 अ सा वा सा वि न्द्रा य गा इ रो आ नी शि त सा
 ष्ट ड का खि श
 र्गाः । अ पः प्रै रा या त्सा गा र्य स्य बू धना त् । यो अ क्षे णा
 ह कि खा ष्ट ड पि
 इ वा चा क्री यौ श ची भिः । वि ष्व क् त स्तं भं पा र्थी वी
 खा व
 मू ता । र्द्यां ॥ १२ ॥

ता क था ड की खा ष्ट
 कु वा कू वा इ न्द्रा य गा इ रो आ नी शी त सा र्गाः ।
 ड का खि श
 अ पः प्रै रा या त्सा गा य स्य बू धना त् । यो अ क्षे णा इ

द्वि कि खा प्ल द्व पि
 वा चा क्री यौ श ची भिः । वि ष्व क्त स्तं भा पा र्थी वी
 खा त्र
 मू ता । द्यां ॥ १३ ॥

ता क था द्व कि खा प्ल
 अ या मा या मि न्द्रा य गा इ रो आ नी शी त सा र्गाः ।
 द्व का खि श
 अ पः प्रै रा या सा गा र्य स्य बू ध्ना त् । यो अ क्षे णा इ
 द्व कि खा प्ल द्व पि
 वा चा क्रि यौ श ची भिः । वि ष्व क्त स्तं भा पा र्थि वी
 खा व
 मू ता । द्यां ॥ १४ ॥

कि की द्व की खा
 अ वि दा द वि द वि न्द्रा य गा इ रो आ नी शी त सा
 प्ल द्व का खि श
 र्गाः । अ पः प्रै रा या त्सा गा र्य स्य बु ध्ना त् । यो अ क्षे णा
 द्व कि खा प्ल द्व
 इ वा चा क्री यौ श ची भिः । वि ष्व क् त स्तं भा पा र्थि
 पि खा व
 वी मू ता । द्यां ॥ १५ ॥

टा ख ण द्व कि खा प्ल
 ई हा ई हा इ न्द्रा य गा इ रो आ नी शी त सा र्गाः ।
 द्व का खि श
 अ पः प्रै रा या त्सा गा र्य स्य बू ध्ना त् । यो अ क्षे णा इ
 द्व कि खा प्ल टा ख ण द्व
 वा चा क्रि यौ श ची भिः । ई हा ई हा । वि ष्व क्त स्तं भा
 पि खा व
 पा र्थि वी मू ता द्यां ॥ १६ ॥

३/६ कुतिवारस्य च वैरूपस्य साम

आ त्वा स खा य स्स ख्या व वृ त्यूः । ति रः पु रू चि
 वि वृ षी
 द न वा अ ग म्या बु हो औ हो वा पि तु र्ना पा त
 द्र चि कच् का षी
 मा द थी त वा इ धा बु हो औ हो वा अ स्मि न् क्ष ये
 द्र ची कच् क श षी
 प्र त रा न्दी दि या ना बु हो औ हो वा । औ हो वा
 द्र ख
 ई हा ॥ १७ ॥

२/१० वामदेव्यं

को अ थ यु क्ते धु रि गा ऋ त स्या ए । शि मी व
 ते त
 पी कि टि त क षी की
 तो भा मि नो दु ह्णायून् । आ स न्ने षा म ष्णु वा हो
 दा त क षा कु दा का
 मा यो भू त् । य ए षां भृ त्य मृ ण धा त्सा जा इ वा
 ता ख श
 उ वा । ऊ पा ॥ १८ ॥

इति तृतीयः खण्डः ॥ ३ ॥

४/१ शैखण्डिने द्वे, उद्वंशीयं तृतीयं

ता च. ता प ङ ता ता ता
गा या । ओ न्ति त्वा ओ गा य त्रा इ णाः । अ र्चा
च ता प ङ ता ता ता च ता प
ओ न्ति यो ओ र्का म र्का इ णाः । ब्र ह्मा ओ ण स्त्वा ओ
ङ त त श ता च ता प शा
शा त क्रा ता बु । उ द्रा ओं श मा ओ व या इ मि रा
प्ली प्ला श
इ । हो इ डा ॥ १ ॥

ती खु ण पुय्
गा य न्ति त्वो हा इ गा या त्रि णाः । अ र्च न्त्य र्क मा
प श खि श खि ण
की णाः । अ र्च न्ति यो हा र्क मा र्की णाः । ब्र ह्म ण स्त्वा श
पूय् प शा खी शा खि ण श
ता क्रा ता बु । ब्र ह्मा ण स्त्वो हा इ । श ता क्रा ता बु । उ
पूय् पा श खी शा
द्वं श मि व या इ मी रे । उ द्वं श मो हा इ । व या इ
खिणफूल् श ख श
मा इ । रा इ ॥ २ ॥

ल्ल ह्
गा य न्ति त्वा गा य त्रि ण या । अ र्च न्त्य र्क म र्का
ता टी च श टि च श
इ णाः । ब्र ह्मा ण स्त्वा हो इ श त क्रा ता बु । उ द्वं श मि
पूय् पा श खि ण टा ता क ट
व या इ मी रे । उ द्वं शा मि । वा या उ वा । उ ष्मा इ
खा त्र श
रो हा इ ॥ ३ ॥

४/२ शैखण्डिनानि त्रीणि

ती टा चक का टी
 इ न्द्रं वि श्वाः । आ वी वृ धा न् सा मु द्र व्या चा सां
 चा का ता टिच् चा शा का ट
 गि राः । रा थो त मा आ उ वा र था इ नां । वा जा नां
 त कि टि खण् प ङ्
 सा पा तीं पा ति मि डा भा । ओ इ डा ॥ ४ ॥

तू का यि टच् य ट
 हो इ न्द्रं वि श्वाः । अ वी वृ धा न् सा मू द्रा व्या
 का चा य टच् य ट चक चा य टच् य टच्
 च सं गि राः । रा थो ता मां र था इ नां । वा जा नां सा
 का ट खण् प ङ्
 त्पा तीं पा तीं । ओ इ डा ॥ ५ ॥

से ण क
 इ न्द्रं वि श्वा अ वी वृ ध न् स मु द्रा व्या । चा सां
 पा श क चक ट था टच् चा शा चा
 गी राः । रा थो त मा ऊ हो वा ऊ र था इ नां । वा जा
 टा ट या टच् का ट खण् प ङ्
 नां सा ऊ हो वा ऊ त्पा तीं पा तीं । ओ इ डा ॥ ६ ॥

४/३ आष्टादंष्ट्रे द्वे

त्त्वं त श च य टच्
 इ न्द्रं वि श्वा अ वी वृ ध न्ने य्या हा इ । स मू द्रा व्या
 का य टा टा त श चा या टच् कि
 च सं गा इ रा ऐ य्या हा इ । र था इ ता मां रा था इ ना म
 टा त श चा य ट चक या ट टा खण् श
 य्या हा इ । वा जा नां सा त्प ता इं पा ती म य्या हा इ ।
 प ङ्
 ओ इ डा ॥ ७ ॥

इ न्द्रं वि श्वा अ वी वृ ध न्न य्या दौ हो वा । स मु द्र

कु टि टा ट त त चि कच्
 व्य च सं गा इ रा ऐ र्या दौ हो वा । र थो त मं
 का टा टा ट त त चा था कि टा
 रा था इ ना मै र्या दौ हो वा । वा जा नां स त्पा तीं पा ती
 टा ट त खण प ष्टा
 मै र्या दौ हो वा । ओ इ डा ॥ ८ ॥

४४ महावैश्वामित्रे द्वे

खु फा फा खु फा
 ह या इ ह या ओ हा ओ हा । ह या इ ह या ओ हा
 फा खु फा फा ती चा
 ओ हा । ह या इ ह या ओ हा ओ हा । इ न्द्रं वि श्वा अ वि
 टा ती चा टी तीं
 वा र्धा न् । स मु द्र व्या च सं गा इ राः । र थो त मां रा
 चा टा ती चा टा खु
 था इ नां वा जा नां सी त्पा तीं पा तीं । ह या इ ह या ओ
 फा फा खु फा फा खु
 हा ओ हा । ह या इ ह या ओ हा ओ हा । ह या इ ह या
 फा फा फि फिन्ल ख ष्टा
 ओ हा ओ हा । हो इ डा हो इ डा हो इ डा ॥ ९ ॥

टिच् क टा ता त प णा फा
 ह या ए हा या ए ह या हा आ इ न्द्रं वि श्वा अ वी वृ
 ता प णा फि ता प णि फा त
 धा न् । सा मु द्र व्य च सं गि राः । रा थो त मं र थो नां ।
 प णा फि ता श टिच् क टा ता त
 वा जा नां स त्प तिं प ता इं । ह या ए हा या ए ह या हा
 प फि फिन्ल ख ष्ट
 आ हो इ डा हो इ डा हो इ डा ॥ १० ॥

४/५ ग्रत्सुमदस्य सूत्राणि चत्वारि, वसिष्ठस्य वा प्रियाणि

पि णा विट् खा शि
 इ म मा इन्द्रा । सु तां पा इ बा औ हो वा । ज्ये ष्ट म
 टी चा का ता था चक ट्ट् ख शि
 मा त्ति य म्म दां शु क्रो । रय त्वा भि या क्षा रा औ हो वा ।
 का चक टी ख
 धा रा ऋ त स्य सा दा ने ॥ ११ ॥

णिफ् खि शा क कि टी
 इ म मिन्द्र सु तां पि बा । ज्ये ष्ट म मा त्ति यं म दां
 खी श का कि खी श
 शु क्रो उ वो वा । स्य त्वा भ्य क्ष रं धा रा उ वो वा ऋ तां उ
 खी श षी श षा श
 वो वा । स्य सा द ना इ । हो इ डा ॥ १२ ॥

फी णि फ च चा का य
 इ म मिन्द्रा सु तां पी वा । ज्ये ष्ठा मा म र्त्ता या म्मा
 टा ट ट कि त त ची क य टा
 दा मौ हौ हु वा औ हो वा । शु क्र स्य त्वा भा या क्षा रा
 ट ट कि त त था टा ट ट कि त
 नौ हौ हु वा औ हो वा । धा रा ऋ ता औ हौ हु वा औ हो
 त टि खण् श प षा
 वा । स्य सा दा ना इ । ओ इ डा ॥ १३ ॥

पि ष्ट च का य टा
 ई म मिन्द्र सु तं पि ब ज्ये ष्ठां । आ म र्त्ता या म्मा दां ।
 कि टि ख ण टा खा श टा
 शु क्रो स्या त्वा भि या क्षा र न् । धा रा उ वो वा आ र्त्ता
 खा श षी श षा श
 उ वो वा । स्य सा द ना इ । हो इ डा ॥ १४ ॥

४/६ वसिष्ठस्य वीङ्कानि चत्वारि, इन्द्रस्य वा प्रियाणि आकूपाराणि वा

ति त श च च ट पि पिष्त् त
 य दिन्द्रो हा इ । चा त्रा मा इ ह ना स्ती त्वा दा हो

श चि टा प णा फिह्न त श
 इ । ता म द्रा इ वो रा ध स्तं न्नो वि दा हो इ । व सा उ भ
 ह का ता श्वा श
 या हा स्ति या उ वा । भा रो । हा इ ॥ १५ ॥

तृ खि श षा
 य दि न्द्र चि त्र मौ हौ वा इ हा ना । अ स्ति त्वा दा त
 कृ कि ख श्वा षा कृ
 मा उ वा आ उ वा । द्रा इ वाः । रा ध स्त न्नो वि दा उ वा
 की ख श षा कृ कि
 आ उ वा । द्रा सो । उ भ या ह स्त्या उ वा आ उ वा ।
 श्वा शा
 भा रो । हा इ ॥ १६ ॥

पि श्वा खि ण टा कि श
 या दि न्द्रा चि त्रा मा इ हा ना । अ स्ता इ त्वा दा ता
 ची थ टि च चि श चा टा
 म द्रा इ वो रा ध स्ता न्नो वो द द्र सा बु । ऊ भा या हा
 प श ख श्वा शा
 स्ता या भा रो । हा इ ॥ १७ ॥

ष कृ खा श षि
 य दि न्द्र चि त्र मा ई ह ना स्ति । त्वा दा त म द्रि वो रा ध
 ह त टा चा शा चा ट त टा ट खण्
 स्ता न्नो वो वो द द्र सा बु । ऊ भा या हा स्ता या भा रा ।
 प श्वा
 ओ इ डा ॥ १८ ॥

४/७ तिरश्चेराङ्गिरसस्य सामनी द्वे, देवानां वा देवपुरे

का टा टा का चा क टा त टा
 श्रु धी हा वां हा वा न्ती र श्चि याः । इ न्द्र या स्त्वा स पा
 त टा त षी की टा त टा
 हा र्या ती या । सु वो र्य स्य गो म तो रा या स्फूर् धी । म हं य
 खिण् प श्वा
 सि या । ओ इ डा ॥ १९ ॥

खी श ष्लि क कि शि
 श्रु धी हा वा न्ती र श्चि याः । इ न्द्रा य स्त्वा स प र्या ता
 दा खी ण दा टी त त श
 ये सु वी र्या स्या गो । मा ताः रा य स्फू ङ्गि हा हा इ । म
 ष्लि श ष्ला श
 हं य सी । हो इ डा ॥ २० ॥

४/८ वैश्वामित्रं

चू फा खी श त पा
 अ सा वि सो मा ई न्द्रा ते श वा इ ष्ठा धृ । ष्णा वा गा
 श था दा त दा ख ण की
 ही । आ त्वा पृ णा हा क्तू वो न्द्रा यं । र जा स्सू र्यो वा
 खि श ष्ली ष्ला श
 उ वो वा । न रा षिम भीः । हो इ डा ॥ २१ ॥

४/९ काण्वे द्वे

खि श ष्लि श ता ता च खा
 ए न्द्रा या हि ह रि भा इः । उ पा क ण्वा स्या सु ष्टू
 ण ता ता चक ख ण की ता
 तीः । दे वा अ मू ष्या शा सा ताः । दा इ वं य या आ उ
 टि प शा ख ष्टु शा
 वा । दा इ वा वा सो । हा इ ॥ २२ ॥

ल्द त श का का
 ए न्द्र या ही ह रि भि रू हु वा हा इ । उ पा क ण्वा स्या
 ती टि त श का दा का ख ण
 सु ष्टु ती मु हु वा इ दे वा अ मू ष्या शा सा ताः । हा इ वै
 कृ ख श ष्लि ष्ला श
 य्य या उ वा । दी वा व सो हा । हो इ डा ॥ २३ ॥

४/१० वैश्वामित्रञ्च

आ त्वा गा इ रो रा थी रो वा । अ स्तु स्मु ते षु गी र्वा
 दा ख शप्ल् ख ण थिच् का य दा ख
 णा ओ वा ओ वा । अ भि त्वा स मा नू षा ता ओ
 शप्ल् ख ण भि तच् क प ङ प्ला शा
 वा ओ वा । गा वो वा त्सा न्ना धो वा ना वो । हा इ ॥ २४ ॥

४/११ इन्द्रस्य शुद्धाशुद्धीये द्वे

ए तो न्वि न्द्रं स्त वा मा । शु ङ्गं शु ङ्गे ना सा म्ना । शु ङ्गे
 कु दा त टि त ट खा
 रु क्थै र्वा वृ द्ध्वां सां । शु ङ्गे रा शो र्वा म्मा मा औ हो
 शि ख
 वा । तू ॥ २५ ॥

ए तो न्वि न्द्रं स्त वा मा । शु ङ्गं शु ङ्गे ना सा ओ म्ना ।
 भी त चा खा ण टि त च चा
 शु ङ्गा इ रु क्था इ र्वा वृ द्ध्वां सं । शु ङ्गे रा शो र्वा म्मा मा
 टि खण् प प्ला
 तु इ ङ्गा भा । ओ इ ङ्गा ॥ २६ ॥

४/१२ गौतमस्य रयिष्ठे द्वे

यो र यि वो र या हा बु । ता माः । यो यु म्ना यु म्ना वा
 कृ श ड टी श
 र्त्ता मा स्सो म स्सु त स्स या हो इ न्द्र ता इ । अ स्ति स्व धा
 दू टि खा प्ला
 प ता इ हो ये म दो इ ङ्गा ॥ २७ ॥

फू खा शा फू
 यो र यिं वो र यि न्त मो हा इ । यो द्यु म्ने द्यु भ्र वा
 खा शा फू खा शा
 त्त मो हा इ । सो म स्सु त स्स, इं द्र तो हा इ । अ स्ति स्वा
 ची क फ खा छ घा श
 धा पा ते म दो हा । हो इ डा ॥ २८ ॥

इति चतुर्थः खण्डः ॥ ४ ॥

५/१ कौम्मलबर्हिषे द्वे । नानदं तृतीयं

तु त श टि त श की चक
प्र त्य स्मै पि पा हा बु । ओ इ षा ता इ । वा इ श्वा नी
टी त ता त टा चक टि त था
वा इ दू षे हा इ भा रा आ रां ग मा या जा हा ग्मा या य
टि ख शि टा खा
पा आ हा औ हो वा । धो ने न राः ॥ १ ॥

ती ति श की चक टि
प्र त्य स्मै पी पी ष ता इ । वा इ श्वा नी वा इ दू षे भा
टा टा चक टे च श
रा आ रां ग मा य ज ग्म या य प आ इ ष्वा ना हो इ । न रा
टि ख ष्ट प्ला श
औ हो वा । हो इ डा ॥ २ ॥

कु ता पा प्लू न्द श
प्र त्य स्मै पि पी ष ता इ वा इ श्वा नि वि दु षे भा रा ।
फू खा शु क प
अ रं ग मा या ज ग्म यो हा या पा आ हाः । घा नो बा ना
छि शा
रो । हा इ ॥ ३ ॥

५/२ शाकपूतञ्च

वृ त खू शा
आ नो व यो व य शशा यां । म हा न्तं ग ह रा इ ष्टां ।
खू णा टि पी
म हा न्तं पू र्वी णा इ ष्टां । उ ग्रं वा चो अ पा वा ।
त्र
धीः ॥ ४ ॥

५/३ कौम्मलबर्हिषे चैव

आ त्वा र थं य धौ हो वा । ता या इ सू म्ना । य व र्त
 षी हृच् ख ण का कीख् ण
 या म सो तु वि कू मि मा र्ती । षा हा मा इ न्द्रां शा वी ।
 टि खण् प ष्ठा
 छ स त्पा ती । ओ इ डा ॥ ५ ॥

आ त्वा र थं य थो ता या आ त्व र थं । य थो ता या
 खा श ख श चि क टी
 औ हो वा । ई हा । सु म्ना या वा र्ता या म सि
 कूच् य ट ख श ख श चि क कृ
 औ हो यौ हो वा । ई हा । तु वि कु र्मी मृ ता इ ष ह मौ
 य ट ख श ख श चि क कु य
 हो यौ हो वा । ई हा । इ न्द्रं शा वी ष्टा सा त्प ति मौ हो
 ट ख श ख श
 यौ हो वा । ई हा ॥ ६ ॥

५/४ मधुश्चिन्निघनञ्च प्राजापत्य

स पू र्व्यो म हो ना मे । वे नः क्रा तू भा इ रा ना जे हा
 टा त टी का था टी त
 ह औ हो वा आ इ ही । य स्या द्वा रा मा नूः पी ता हा
 टा त टी इ त टा त
 ह औ हो वा आ इ ही । दा इ वा इ षू हा ह औ हो वा
 टी का टाट् ख शि ता
 आ इ ही । धि या आ ना जा औ हो वा । म धू
 टाख्
 श्रू ताः ॥ ७ ॥

५/५ उषसश्च साम

य दी व ह न्तया श वो य धे या दी । ओ इ व ह न्ता या
 शा वाः । ओ इ भ्रा ज मा ना र था इ षू वा । ओ इ पि ब न्तो
 म दि रा म्मा धू । ओ इ त न्न श्र वां सि क्रा उ वा ओ बा
 ण्वा तो । हा इ ॥ ८ ॥

५/६ गौतमं

त्य मू वो अ प्र हा हा णं । गृ णी षे श वा स स्पा ता
 इ मि न्द्रां वा इ श्वा । स हं हो ये ना र मो इ । श चा इ
 ष्टां वी । इव वा हो बा भा सां । हा इ ॥ ९ ॥

५/७ अग्नेश्च दधिक्रं

ओ हा इ द धि क्रा ण्णो अ का र्ष मो हा इ । ओ हा इ जि
 ण्णो र श्व स्य वा जि ना ओ हा इ । सु र भि नो सु खा का
 रा त् । प्र ना हो आ यूं हो षी ता रा इ षा त् । ओ
 इ डा ॥ १० ॥

५/८ माहृतं वैश्वामित्रं वा आङ्गिरसानां वा साम, मैधातिथं वा

फा खी शा कु टा त
पु रा भि न्दु र्यु वा क विः । अ मि तौ जा आ जा या ता ।

ड क ख ण की
आ इ न्द्रो वि श्वा स्या क र्मा णाः । घ र्त्ता वा ज्ञौ वा उ
खी श छि श प्ला श
वो वा । पु रु ष्टु ताः । हो इ डा ॥ ११ ॥

इति पञ्चमः खण्डः ॥ ५ ॥

६/१ वामदेव्यञ्च

षी वृ त का थाच्
प्र प्र च स्त्रि ष्टु भ मि ष मो हा ओ हा ए । व न्द द्वी रा
का टि ट त ट त त पूय् प श
य आ इ न्द वा ओ हा ओ हा ए । धि या वो मे ध सा ता ये ।
ट त ट त त मि त क प ष्टु ष्टा
ओ हा ओ हा ए । पु रा न्धी या । वी वो बा सा तो ।
शा
हा इ ॥ १ ॥

६/२ काश्यपञ्च

ष वृ त ची का य पा
कश्यपस्य स्व विं दा ए । य आ हु स्सा यु जा वा इ ती
फा फा फा ता श मि त टिट्
या यो र्वी श्वा मा पो व्र ता इ । य ज्ञा न्धी रो । नि चा या
ख शि ख श
या औ हो वा । ऊ पा ॥ २ ॥

६/३ अग्नेवैश्वानरस्य सामनी द्वे

ती टा टा की श च
वि श्वा न रा । स्य वा स्पा र्ती । आ ना ना त स्या शा
य ट क च श टि चा का का पि ष्टु
वा साः । ए वै श्च च र्ष णा इ नां । ऊ ती हु वा इ र था नां ।
श
हा इ ॥ ३ ॥

खा प्लू न्द श टी त
वि श्वा न र स्य वौ हौ स्पा र्ती । आ ना ना ता हा स्या
का ख ण क च श पि श व्र का का
शा वा साः । ए वै श्च च र्ष णा इ नां । ऊ ती हु वा इ र
पि ष्टु शा
धा नां । हा इ ॥ ४ ॥

६/४ शाकपूते द्वे

टी त टी त टी त
 स घा या स्ता ए । दि वो ना रा ए । धि या मा र्त्ता ए ।
 टी त डू त टी त
 स्य शा म्मा ता ए । ऊ ता इ सा बू ए । ह तो दी वा ए । द्वि षो
 टी त चि टि खण् प ष्ठा
 आं हा ऐ । ना ता रा ति इ ड्डा भा । ओ इ ड्डा ॥ ५ ॥

ती श का की टा का
 स घा य स्ता इ । दि वो न रो धि या मा र्त्ता स्य श
 च श था टा का चा का टा
 म्म ताः । ऊ ती सा बू ह तो दि वाः । द्वि षो आं हो । ना ता
 चि टि खण् प ष्ठा
 रा ति इ ड्डा भा । ओ इ ड्डा ॥ ६ ॥

६/५ प्रैयमेधश्च

ष खु ङ खी का फा
 अ र्च त प्रा र्च ता ना राः । प्रि य मे धा सो आ र्चा ता ।
 खा का फा का टा
 अ र्च न्त पू त्रा का ऊ ता । पु र मि द्धा षणु वा
 खि त्र
 र्चा । ता ॥ ७ ॥

६/६ बार्हदुकथश्च

ती टि त कू टा
 उ त्थ मि न्द्रा । या शं सा यां । वा र्ध नं पू रू नि षा इ
 ता श मि त का ख ण क टा त का
 धा इ । श क्रो या था सू ते षू नाः । रा र णा त्सा । खी या
 टा खण् ष ष्ठा
 इ षू चा । ओ इ ड्डा ॥ ८ ॥

६/७ वरुणान्याश्च साम

वि भो ष्ट इ न्द्र रा धा साः । वि भु वी रा ति इश त
 कु टा चा श का चू टि
 क्र तो शा ता क्र ता बु । आ था नो वि श्व च र्ष णे श्व चा र्षा
 च श कू खु त्र
 णा इ । व्यु म्नं सु द त्त मं ह य त्त मां हा । या ॥ ९ ॥

६/८ उषसश्चसाम

व य इचा इ न्ने प त त्वि णः । द्वि पा इच तु ष्प द र्जु
 पा शा का की टा प श
 ना ये उ षः प्रा रा न् । ऋ तुं र नू दि वो आ न्ते । भा या
 ख इ शा
 स्पा रो । हा इ ॥ १० ॥

६/९ देवानां च रुचि रोचनं वा

अ मी ये दे वा स्था ना । म ध्ये ये रो च ने दि वा का
 चू श कि टा कि ट खण्
 द्वा ऋ तां क दे मा र्ता । का प्र त्ना व आ हु तीः ।
 प ष्टा
 ओ इ डा ॥ ११ ॥

६/१० ऋक्सामयोस्सामनी द्वे

ऋ चं सा म य जा । म हा इ या भ्यां क र्मा णी कृ णवा
 त श क टा त टि त
 ता इ । वी ते स द सी रा जा ताः । य ज्ञं दा इ वे । षू व क्ष
 की टा खण् प ष्टा
 ता इ डा भा । ओ इ डा ॥ १२ ॥

खी श ष्ठी चा थाच् का
 ऋ चं सा मा या जा म हा इ । या भ्यां क र्मा णि का
 य ट श टा श कुच् का य ट टा
 ण्वा ता इ ण्वा ता इ । वा इ ते स दा सि रा जा तो जा ताः ।
 का य टा की टा खण् प ष्ठा
 य ज्ञं दा इ वे । षू व क्ष त इ डा भा । ओ इ डा ॥ १३ ॥

इति षष्ठः खण्डः ॥ ६ ॥

असाविपाठः समाप्तः ॥

१/१ त्रैशोकं

ता त श टि का खि चा चा
 वि श्वो हा इ । पा र्त ना अ भि भू त र न्न राः । स जू
 चि कि शा कि पा ण श
 स्त त क्षू रा इ न्द्रं ज ज नु इ च रा जा सो हा इ । क्र त्वौ हो
 क ड ख ण ता त श पि श
 इ व रौ हो इ स्थे म न्या मू रीं । उ तो हा इ । उ ग्रा मो जि
 खि ण खि शी
 छ न्ता रा सं । ओ इ त रा स्वि नं ओ वा । ओ इ
 खि श
 जी वा ॥ १ ॥

१/२ शैखण्डिने द्वे

ता त श ता त टि का य ट
 अ ते हो इ । द धा हो मि प्र थ मा य मा न्या वा इ न्या
 टि श ता त श टा त टि चा य ट टा
 वा इ । अ हा ह्यो इ । य हा हो स्यु न्न र्थ वि वे रा पा आ पाः ।
 तु त श टा त टी कि य ट ट
 उ भे हो इ । य त्वा हो रो द सी धा व ता मा नू आ नू ।
 ता त श का थ क टि चा य ट टा
 भ्य सा हो इ । ते शू हो ष्मा त्पृ थि वी चि दा द्री वो द्री वाः ।
 ट् ख शि क ति ख
 द्री वा औ हो वा । हा हा उ वा । ई ॥ २ ॥

ता श थाच् टी का य ट श टा श
 अ ता इ । द धा मी प्र थ मा य मा न्या वा इ न्या वा इ ।
 ता थाच् टि चा य ट टा ता श था
 अ हा न्न हा सु न्न र्थ वि वे रा पा आ पाः । उ भा इ । य त्वा
 चि कि य ट टा ता थाच् क
 रो द सी धा व ता मा नू आ नू । भ्य सा ते शू ष्मा त्पृ थि

टि चा य टा का ख ङ्गि
 वी चि दा द्री वो द्री वाः । द्री वा ए हि या हा ।
 छा श
 हो इ डा ॥ ३ ॥

१३ अत्रेर्विवर्णौ द्वौ

चा ट चि ट प शा ख ण
 आ यो वा आ या यो वा । आ ता इ । दा धा । मि प्र थ
 टी का य ट श टा श चा ट चि ट
 मा य मा न्या वा इ न्या वा इ । आ यो वा आ या यो वा ।
 प खा ण टि चा य ट टा चा
 आ ह न्या हा । स्यु न्न र्यं वि वे रा पा आ पाः । आ यो
 ट चि ट प शा ख ण ची कि
 वा आ या यो वा । ऊ भा इ या त्वा । रो द सी धा व ता
 य ट टा चा ट चि ट प श ख ण
 मा नू आ नू । आ यो वा आ या यो वा । भ्या सा ता इ शू ।
 क टि चा य ट टा टिट् ख शि
 ष्मा त्पृ थि वो चि दा द्री वो द्री वाः । द्री वा औ हो वा ।
 क ति चि ट त
 हा हा उ वा । द्वि व औ हो हं ॥ ४ ॥

चा ट चि ट प शा ख ण टी
 ई यो वा ई या यो वा । आ ता इ दा धा । मि प्र थ मा
 का य ट श टा श चा ट चि ट प
 य मा न्या वा इ न्या वा इ । ई यो वा ई या यो वा । अ ह
 खा ण टि चा य ट टा चा ट चि
 न्या हा । स्यु न्न र्यं वि वे रा पा आ पाः । ई यो वा इ य्या यो
 ट प शा ख ण ची कि य ट टा
 वा । ऊ भा इ या त्वा । रो द सी धा व ता मा नू आ नू ।
 चा ट चि ट प श ख णा क टि
 ई यो वा इ य्या यो वा भ्या सा ता इ शू । ष्मा त्पृ थि वो चि

चा य ट टा टट् ख शि क ति
 दा द्री वो द्री वाः । द्री वा औ हो वा । हा हा उ वा ।
 चि ट त
 द्वि व ई यो हं ॥ ५ ॥

१/४ महासावेदसे द्वे

त त प शा ख ण टी का य
 आ र्यां । आ ता इ । दा धा । मि प्र थ मा य मा न्या
 ट श टा श त त प खा ण टि चा
 वा इ न्या वा इ । आ र्यां । आ ह न्या हा । सु न्न र्यं वि वे
 य ट टा त त प शा ख ण ची
 रा पा आ पाः । आ र्यां । ऊ भा इ या त्वा । रो द सी धा
 कि य ट टा त त प श ख णा क
 व ता मा नू आ नू । आ र्यां । भ्य सा ता इ शू । ष्मा त्पृ
 टि चा य ट टा टट् ख शि क
 थि वी चि दा द्री वो द्री वाः । द्री वा औ हो वा । हा हा उ
 ति चा ट ख
 वा । द्वि वो द्री वाः ॥ ६ ॥

ति चा श था टी का य ट
 अ र्यं याः । अ ता इ । द धा मि प्र थ मा य मा न्या वा
 श टा श ति चा था टि चा य
 इ न्या वा इ । अ र्यं याः । अ हा न्य हा सु न्न र्यं वि वे रा
 ट टा ति चा श था च् टि
 पा आ पाः । अ र्यं याः । उ भा इ य त्वा रो द सी धा व
 कि य ट टा ति चा था च्क्
 ता मा नू आ नू । अ र्यं याः । भ्य सा ते शू ष्मा त्पृ थि
 टि चा य ट टा टट् ख शि क ति
 वी चि दा द्री वो द्री वाः । द्री वा औ हो वा । हा हा उ वा ।
 टा ख
 द्वि वा ई ॥ ७ ॥

१/५ शैरीषे द्वे

ता त त श ख शा फा फी
 औ हो हो हा इ । आ चा इ । द धा मि प्र थ मा य
 खि श खि ण श णा फा फि
 म न्या वे य म न्या वो इ । अ हा न्या हा स्यु न्न र्यं वि
 खि श खि ण णा फि फी
 वे रा पो वि वे रा पाः । उ भा इ या त्वा रो द सी धा
 खि श खि ण णा फि
 व ता मा नू व ता मा नू । भ्य सा ता इ शू ष्मा त्पृ थि
 फी खि श खि णा ट्ट् ख शि क
 वी चि द द्री वो चि द द्रा इ वाः । द्री वा औ हो वा । हा
 ति तच् का ट् ख
 हा उ वा । ए द्वि वा ई हा ॥ ८ ॥

टि त त त श थाच् दी का
 अ चा औ हो हो हा इ । द धा मि प्र थ मा य मा
 य ट श टा श टि त त त श थाच्
 न्या वा इ न्या वा इ । अ हा औ हो हो हा इ । य हा स्तु
 टि चा य ट टा टि त त त श
 न्न र्यं वि वे रा पा आ पाः । उ भा औ हो हो हा इ । य
 थाच् चि फि य ट टा टि त त
 त्वा रो द सी धा व ता मा नू आ नू । भ्य सा औ हो हो
 त श थिच् क टि चा य ट टा
 हा इ । ता इ शू ष्मा त्पृ थि वो चि दा द्रो वो द्री वाः ।
 ट्ट् ख शि क ति चि टाख्
 द्री वा औ हो वा । हा हा उ वा । द्वि व ए द्वि वाः ॥ ९ ॥

१/६ इन्द्रस्येन्द्रियाणि त्रीणि

ता त श षा कू कि
 स मा हा बु । आ इ त वि श्वा ओ जा सा प ति मो
 पि ष्ट न्द श चा या ट च चा
 इ दि वा हा हा इ । य आ इ का ई त् भू रा ती थि र्ज

टि ख ङ्ग न्द श टि का चा टा खा
 ना नां हा हा इ । स पू व्यो नू ता न मा जि गा इ षा
 ङ्ग न्द श का य टच् क टा चि ट का
 हा हा इ । तं वा र्त्ता नी रा नू वा वृ त आ ये क या
 ता ताच्
 उ वा । वृ धे ॥ १० ॥

ष तै
 स मे त वि श्वा ओ ज सा प ति मे पा र्ती । दि
 कि ट ट त टा त चा या टच् च चा
 व या हौ हौ हो वा ई या । य आ इ का ई त भू रा ति
 टि टा ट त टा त टि का
 थि र्ज ना नां हौ हौ हो वा ई या । स पू व्यो नू ता न
 चा टा टि ट त टा त का य ट क
 मा जि गा इ षा हौ हौ हो वा ई या । तं वा र्त्ता नी रा
 टा चि ट का ता ताच्
 नू वा वृ त आ ये क या उ वा । म हे ॥ ११ ॥

ष तै
 स मे त वि श्वा ओ ज सा प ति मे पा र्ती । दा इ
 थि ट ट ट त च शि चा या ट
 वा या औ हौ हो वा ओ मो वा । य आ इ का ई त
 च चा टि टा ट त च शि
 भू रा ती थि र्ज ना ना मौ हो हो वा ओ मो वा ।
 चा य ट का चा टा टि ट त च
 स पू र्वा यो नू ता न मा जि गा इ षा हौ हौ हो वा
 शि का य ट क टा चि ट का
 ओ मो वा । तं वा र्त्ता नी रा नू वा वृ त आ ये क या
 ता टिख्
 उ वा । ध र्मा णे ॥ १२ ॥

१/७ वैरूपाणि त्रीणि

ती इ टा षी
 इ मे त या । न्द्र ते व यं पु रु ष्टू ता । ये त्वा र भ्य

च रा म सी प्रा भु वा सा बु । न हि त्व द न्यो गि र्व
 ङो गि रा स्सा घा त् । क्षो णी रि व प्र ति त ङ्घ र्य नो
 वा चा व चा उ वो वा । हो इ डा ॥ १३ ॥

इ मे त या । न्द्र ते व यं पु रु ष्टु ता या इ त्वा रा
 भ्या च रा म सि प्र भु वा सा बु । ना ही त्वा दा न्यो
 गि र्व ङो गि रा स्सा घा त् । क्षो णो रा इ वा प्र ति त
 ङ्घ र्य नो वा चाः । ओ इ डा ॥ १४ ॥

इ मे ता इ न्द्र ते व यं पु रु ष्टू तो वा । ये त्वा रा
 भ्या च रा म सी प्रा भु वा सा बु । न हि त्वा दा न्यो गि
 र्व ङो गि रा स्सा घा त् । क्षो णो रा इ वा प्र ति त ङ्घा
 र्य नो व चाः । हो इ डा ॥ १५ ॥

१८ बाहृदुक्थञ्च

च र्ष णी धृ तां हा बु । म घ वा ना सु क्था यां । इ न्द्रं
 गि रो वृ ह ती रा भ्या नू षा ता । वा वृ घा नां पु रु ङ्घ
 तां सु वा क्ता इ भीः । आ मा र्त्ती या अ र मा णा न्दा
 इ वे दा इ वो । हा इ ॥ १६ ॥

१/६ त्रासदस्यवे च

अ छा व इ न्द्रं म त य स्व र्यु वा ए । स ध्री ची विं
 पु कु टा पु
 श्वा उ रु ती रा नू षा ता । प रि ष्व ज न्त ज न यो
 कु टा टि त टी खा
 य था पा ती । म र्य न्ना शू न्द्यु म्म घ वा न मू औ हो
 शि ता टाख्
 वा । त या ई ॥ १७ ॥

प प्लु न्द श क टि प
 आ छा व इ न्द्र म्मा त याः । सू व र्यु वा सा ध्री ची
 प्लु न्द श क टि प प्लु न्द
 विं श्वा ऊ श तीः । आ नू ष ता पा रि ष्व ज न्ता ज न
 श क भी प प्लु न्द श क
 याः । या धा प ता ये मा र्य न्ना शू न्द्यु म्मा घ वा । ना
 कि श टख्
 मू ता या बु । वा ॥ १८ ॥

१/१० सौभरे द्वे

खि प्लि न्द श च टि ता
 अ भि त्या म्मे षं पू रु हू । ता मृ ग्मा यां । इ न्द्रां
 ता कु क का पा शण्ड त श
 गी र्भा इ र्म द ता व स्वो अ र्णा वा मो हा हा इ । य
 चृ क चक क पा शण्ड त श
 स्य द्या वो न वि च र न्ती मा नू ष मो हा हा इ । भु जे
 वि चृ टि खा शि
 मं हि ष्ट म भि वी प्र म र्चा त दु रा ति ना औ हो वा ।
 ख श
 ऊ पा ॥ १९ ॥

खा ङि न्द श च टा ता ता क
 त्यं सू मे षं मा ह या । सू व र्वा इ दां । श तां य
 चि कच् का या ट श ष यू
 स्य सू भ्व स्सा क मा इ रा ता इ । अ त्य न्न वा जं हा वा
 का च य ट कि च का ड्
 न स्या दां रा र्था । अ इ न्द्रं व वृ त्या म व सा इ सू
 ख शि ख ष
 वृ औ हो वा । क्ती भीः ॥ २० ॥

१/११ वरुणसामनी द्वे, द्यावापृथिव्योर्वा सामनी

षी त् ति
 घृ त व ती भु व ना ना म भा इ श्रि या । उ र्वा
 के च षि
 पृ थ्वी म धु दु घे सु पे शा सा । द्या वां पृ थि वी व
 कू च शा की च श का च
 रु णा स्या ध र्म णा । वा इ ष्क भी ता य ज रे भू
 टा चा क ता का श कि
 रि रा इ त सा उ वा । इ न्द्र स्सा मु द्र मू र्वा या
 की ख
 वि भा ती ॥ २१ ॥

णा णाफ् खी शू
 घृ ता वा ता इ भु व ना ना म भा इ श्रि या ।
 टै च श
 उ र्वा पृ थ्वी म धु दु घे सु पे शा सा हो इ । द्या वा
 षु की टि च श टि
 पृ थि वी व रु णा स्या ध र्म णा हो इ । वि ष्का भा
 ता टि टि कि ता त
 इ ते । आ ज रे भू रि रा इ त सा उ वा । ए इ न्द्र
 कि कि श कि ख
 स्सा मु द्र मू र्वा वि भा ती ॥ २२ ॥

१/१२ इन्द्रस्य च श्येनः

षा तू श ट त का ता
 उ भे य दि न्द्र रो द सा इ । आ पा प्रा था उ षा आ
 टि ख श टी टी
 उ वा । ई वा । म हा न्त न्त्वा म हा इ नां स आ
 पि श का ता भी त ख क
 औ हो । ज श्र ष णा आ उ वा एं । ना मा । दे वी ज
 यू टा पि श का
 नि त्रि या जी जा ना त् भ द्रा औ हो । जा नी त्रि य
 ति टि त का ख
 जा आ उ वा । ए जा ना दा ॥ २३ ॥

१/१३ वैरूपं

खि शि खी का फ श
 प्र म न्दा इ ना इ पि तु म दा र्चा ता वा चाः ।
 टा ख ण च कु का टि
 याः कृ ओ वा । षण ग र्भा नि र ह न्त्वा जा इ श्वा ना
 खि ण चा क का खा णा षा
 अ व स्या वाः । वृ ष णं व ज्रा द क्षा इ णं । मा रौ
 खि श पि
 वा उ वो वा । त्व न्तं स ख्या य हु वा इ म
 ष्ट श श
 हा बु । वा ॥ २४ ॥

इति प्रथमः खण्डः ॥ १ ॥

२/१ गायतं यामं

स्वा दो रि त्था वी षू व तो मा धोः पि ब न्ति गौ
शू कु टा त चि तच् क
र्यः । या इ न्द्रे ण सा या वा रीः । वृ ष्णा म द न्ति
टा त चा या ट कि टि खण्
शो भा था । व स्वा इ रा नू स्वा रा जि य मि डा भा ।
प प्ल
ओ इ डा ॥ १ ॥

२/२ गृत्समदस्य मदौ द्वौ

इ त्था हि सो । मा इ न्मा दाः । ब्र ह्म चा का र व
टा त कु टा त का
र्द्धा नां । श वि छ व जि न्नो जा सा । पृ थि व्या नि
की का श च य टच् चा श क क पा
इश श आ ही म र्चा न्ना नू स्व रौ हो वा जी य मो
प्ला
इ डा ॥ २ ॥

इ त्था हि सो म इ न्म दाः । ब्र ह्म चा का र व
टी ख खी श खि ण का
र्धा नां श वा इ ष्ठा वा जि न्नो जा सा । पृ थि व्या
की का का टा कु
नि शश शा आ ही म र्च न्हो य नू हो इ स्व रा जि
टि खण् प प्ला
य मि डा भा । ओ इ डा ॥ ३ ॥

२/३ आभीशवे द्वे

ती खि शा
 इन्द्रो म दा । य वा वा र्द्धा इ श व से वृ त्र हा
 खृ ष्ठ खृ श खृ
 नृ भीः । त मि न्म ह त्सु वा जा इ षू नि म र्भे ह वा मा
 शी इप् शी
 हा इ सा वा । जा इ षु प्र नो ब वा इ षा त् ।
 शा
 हा इ ॥ ४ ॥

फी शा का श की का य
 इन्द्रो म दा य वा वृ धा इ । श व से वृ त्र हा नृ
 प शी क
 भी स्ता मि न्मा हा त्सु वा हा बु जा इ षू । ऊ ति म र्भे
 इ ख शी इप् शी
 ह वा मा हा इ सा वा । जा इ षु प्र नो वा वा इ षा त् ।
 शा
 हा इ ॥ ५ ॥

२/४ आभीके द्वे

फी शा का श की च ट
 इन्द्रो म दा य वा वृ धा इ । श व से वृ त्रा हा न्न
 का टीच् क ट ख इ की
 भी रा औ हो औ हो वा हा । त मि न्म ह त्सु वा जि षु
 टीच् क ट ख क कि टा का
 आ औ हो औ हो वा हा । ऊ ति म र्भे हा वा मा हा आ
 टीच् क ट ख पीय् प श ख षा
 औ हो औ हो वा हा । स वा जे षु प्रा नो वा इ षा त् ।
 शा
 हा इ ॥ ६ ॥

तै वा य ट
 इन्द्रो म दा य वा वृ धे श व से वृ । त्र हा नृ भीः ।

कि टा टि का ख ण श टा
 ता मि न्मा हा त्सु आ जि षु ऊ ति मा र्भा इ । ह वा मा
 वा श पीय्प श ख षा शा
 हा इ । स वा जे षु प्र नो वा इ षा त् हा इ ॥ ७ ॥

२/५ बार्हगिराणि त्रीणि

ता प ता इ ख णा
 इ न्द्रो ओ म दा । य वा वृ धे श वा सा इ व । त्र
 टा ता त ट खा शो पि
 हा औ हो वा आ औ हो वा नृ भा इः । त मी न्म ह त्सु
 इ त श टा ता त ट खा
 वा जि षु ति मा र्भा इ । ह वा औ हो वा आ औ हो वा
 शी इ ता त ट खा
 म हा इ । स वा जे षु प्र ना औ हो वा आ औ हो वा वा
 षी शा
 इ षा त् । हा इ ॥ ८ ॥

खा षी न्द शा की का य
 इ न्द्रो म दा य वा वा र्धा इ । श व से वृ त्र हा न्द
 प फ ति त कि टा पि फ
 भी र्हा बु औ हो वा । ता मि न्मा हा त्सु आ जि षु हा बु
 ति त क कि का य प फ ति त
 हौ हो वा । ऊ ति म र्भे ह वा मा हे हा बु हौ हो वा ।
 पीय्प श ख प्ला शा
 स वा जे षु प्र नो वा इ षा त् । हा इ ॥ ९ ॥

फा खा प्ली न्द शा कीच्
 ओ हा इ न्द्रो म दा य वा वा र्धा इ । श व से वृ
 का य प फ ति त का टि
 त्र हा नृ भि रा बु औ हो वा । ता मी न्म ह त्सु अ जि
 पि फ ति त क कृ था टा
 षू आ बु हौ हो वा । ऊ ति म र्भा इ ह वौ हो वा मा हे ।
 पीय्प श पि प्ला प्ला श
 स वा जे षु प्र नो वी षा दौ हो वा । हो इ ङा ॥ १० ॥

२/६ इन्द्रस्य च स्वाराज्यं

षा तू त कू
 इ न्द्र तु भ्य मि द द्रि वा ए । आ नु त्तं व ज्जि न्वि
 चक या ट कृच् चा य ट
 र्य्य य्य द्वा त्या न्मा या यि नं मृ गं रा वा त्या न्मा ।
 कीच् का य ट कि टि खण्
 य या व धी र र्चा न्ना नू स्वा रा जी य मि डा भा ।
 प प्ला
 ओ इ डा ॥ ११ ॥

२/७ कश्यपस्य च धृष्णु

टि चक डू त टि
 प्रा इ ही अ भी हि धृ ष्णु हा औ हो । ना ता ई
 चक डू त टि चक
 व ज्जो नि रं स ता औ हो । अ इ न्द्रा नृ णं हि ते
 डू त टा चक डू त
 श वा औ हो । हा नो वृ त्र ज्ञ या अ पा औ हो ।
 टा टा का टी खण् प ष्टा
 आ र्चा न्ना नू स्वा रा जि य मि डा भा । ओ इ डा ॥ १२ ॥

२/८ वैदन्वतं

फी शा का की चक
 य इ दी रा त आ ज याः । धृ ष्ण वे धी य ता इ
 या ट क डू ख ण क
 धा नां । युं क्ष्मा म द च्यु ता हा री । कं ह नः कं व
 डू खा ण ता ता टि खण्
 सा बु दा धाः । अ स्मं इ न्द्रा वा सौ दा धाः ।
 प ष्टा
 ओ इ डा ॥ १३ ॥

२।९ यामे द्वे

अ क्ष न्ना मी म दं न्त ही आ व प्रि या अ धू ष ता ।
 कि श की भी त
 अ स्तो षा त स्व भा न वो वि प्रा ना वी । छ या म
 की टि त दा ख शि ख श
 ति यो जा नू वा इ न्द्रा ता औ हो वा । हा री ॥ १४ ॥

उ पो षु शृ णु हि गि र ए औ हो वा । मा घ व न्मा
 टि पि खा ता कि कि श
 त था आ इ वा क दा न स्सू । ना र्त्ता वा ताः का रा इ
 चा य पा खा ता दा ख शि
 द र्था या सा ई द्यो जा नू वा । इ न्द्रा ता औ हो वा ।
 ख श
 हा री ॥ १५ ॥

२।१० त्रैताणि त्रीणि

क कु चक की का
 च न्द्र मा या उ वा प्सू आ न्ता रा उ वा । सु प र्णो
 की चक षि कू
 धा उ वा व ते दि वि न वो हा इ रा उ वा ण्य ना इ
 कृ का की चक का
 मा या उ वा । प दं वि न्द्रा उ वा न्ती वि द्यु तो वि
 कृ का ट खण् श प क्षा
 त्त न्मा या उ वा । स्या रो दा सां इ । ओ इ डा ॥ १६ ॥

ती त पा श कि च
 च न्द्र मा या । प्सू आ न्ता रा । सु प र्णो धा वा
 दा चि त दा चक का श
 ता इ दी वी या । न वो हि र ण्य ने म यः प दं वि

कु श पि ण श ह कथ्
 न्दं न्ति वि द्यु तो हा इ । वि त्तं हो इ मा या हो स्या
 टि खण् श प प्ला
 रो दा सा इ । ओ इ डा ॥ १७ ॥

खी श प्लि की चक
 च न्द्र मा या प्सू अ न्त रा । सु प र्णो धा व ता
 या टा टा चक का श कु श
 इ दा इ वी । न वो हि र ण्य ने म यः प दं वि न्द न्ति
 टि ह कथ् टि खण् श
 वि द्यु ताः । वि त्तं हो इ मा या हो स्या रो दा सा इ ।
 प प्ला
 ओ इ डा ॥ १८ ॥

२।११ सौपर्णे द्वे

वू कू
 च न्द्र मा या प्सु वा । त रा सु प र्णो धा वा ते
 टि ता टा च श की श कु
 दा इ वी । न वो हो इ हि र ण्य ने म यः प दं वि न्द
 श टि ह कथ् टि ख
 न्ति वि द्यु ताः । वि त्तं हो इ मा या हो स्या रो दा सा
 शि खा स
 औ हो वा । ऊ ऊ पा ॥ १९ ॥

ल्ल का
 च न्द्रौ हो म य प्स्व न्त रा ओ वा । सु प र्णो
 का हु का ख ति श
 धा वा ते धा इ वा ये हो वा हो इ हु वो इ । न वो
 षि ह का ख ति श
 हा इ र ण्य ना इ मा या हो वा हो इ हु वो इ । प दं
 द्ल का ख ति श
 वि न्द न्ति वा इ द्यु ता हो वा हो इ हु वो इ । प दं

वि न्द न्ति वा इ द्यू ता हो वा हो इ हु वो इ । वि त
 म्मे अ स्य रो दा सा ये हो वा हो इ हु वो वा ।

खा शा
 ऊ ऊ पा ॥ २० ॥

२/१२ लौशं

प ष्ट न्द श ऊ दा
 प्रा ति प्रि य त मं रा थां । वा र्ष णं व सू वा हा
 त मि त दा ख ण भी त
 नां । स्तो ता वा मा श्वि ना वा र्षीः । स्तो मा इ भी र्भू
 का ख ण भी त प श ख ष्ट
 षा ति प्रा ति । म ध्वा इ मा मा श्रु तां हा वां ।

शा
 हा इ ॥ २१ ॥

इति द्वितीयः खण्डः ॥ २ ॥

३/१ इन्द्रस्य सम्जये द्वे, सेतुदे वा वामदेव्ये

प प्ल् न्दा श तीच् क
आ ते अ ग्न इ धी मा हा इ । द्यु म न्त न्दे वा
ट चा त मि त श का ख ण
आ ज रा मा । य द्वा स्या ता इ पा नी या सी । स मी
टिच् का ट चि त टि त प श ख ष्ट
ही द य ता इ द्या वि या । इ षं स्तो तु । भ्या या भा रो ।
शा
हा इ ॥ १ ॥

फू खा श छा खा
आ ते अ ग्न इ धी मा हा इ द्यु मा न्ता न्दे वा अ
झी फ ते श
ज रं य द्वा स्या ते प नी य सी स मि ही द य ता इ ।
ट खा ण पीय प श प श खा ष्ट
हं हं न्या वी । इ षं स्तो तु भ्या या । हं हं भा रो ।
शा
हा इ ॥ २ ॥

३/२ अङ्गिरसान्निवेशौ द्वौ

फ श ता त कृख् फ श
आ बु औ हो वा । अ ग्नि न्न स्व वृ क्ति भिः । आ बु
ता त कृख् फ श
औ हो वा । हो ता र न्त्वा वृ णी म हे । आ बु औ
ता - त क था चक शि खि ण श
हो वा । शो रं पा व क रो चि षं वि वो मा दा इ ।
फ श ता त वि कृख् फ श
आ बु औ हो वा । य ज्ञा इ षु स्ती णं ब हिं षां । आ बु
ता त कीख्
औ हो वा । वि व क्ष से ॥ ३ ॥

अ ग्नि न्न स्व वृ क्ति भी रि ह इ हा हा इ । हो ता र
 कृ ती त श
 कृ शा ती त श क था च क
 न्त्व वृ णी म हा इ ह इ हा हा इ । शी रं पा व क शो
 कि ती त श खी ण श
 चि षा मि ह इ हा हा इ । वि वो मा दा इ । य ज्ञा इ
 कृ कि ती त श ट खा शि
 षु स्ती णं ब हि ष मि ह इ हा हा इ । वा इ वा ओ हो वा ।
 ख श
 क्षा से ॥ ४ ॥

३/४ सत्यश्रवसो वाग्यस्य साम

खा श ष्टु न्द श कीच्
 म हा इ म हे नो अ द्य बो धा या । ओ षो रा ये दि
 का ट त मि त का ख ण मि
 वि द्वा ती । य था चि न्नो आ बो धा याः । स त्या आ
 त दा ख ण श मि त प श ख ङ्
 वा सि वा या या इ । सु जा ते आ । श्वा सू ना र्तो ।
 शा
 हा इ ॥ ५ ॥

३/५ उषसश्च साम

पि शु दा की ख
 भ द्र न्नो अ पि वा त या । म नो द क्षा मू ता क्रा
 ण च था का टि खि ण श
 तूं । आ था ते स ख्ये अ न्ध सा वि वो मा दा इ ।
 दा दा चक टीट् खा शि
 र णा गा वो न य व सा इ वा इ वा औ हो वा ।
 ख श
 क्षा से ॥ ६ ॥

३/६ लौशञ्च

षा तु त चा था चक
 क्र त्वा म हं अ नु ष्व धा ए । भी मा अ वा वृ ता इ
 या ट ता ता का ख ण ची
 शा वाः । श्रि या ऋ ष्वा ऊ पा का योः । नि शि प्री हा
 का य ट श मि तच् क प ड्डी
 रि वा न्दा धा इ । ह स्ता यो र्वा ज्ञा मो वा या सां ।
 शा
 हा इ ॥ ७ ॥

३/७ यामञ्च

फा श फि खा ण फ ष्ट कीच्
 स घा तं वृ ष णं रा था औ हो वा आ धि ति ष्टा
 क च य टा कि टि ख ण क
 ति गो वा इ दां । यः पा त्रं हा रि यो ज नं । पू र्ण मि
 कु ख ण मि त टा ख शि
 न्द्रा ची के ता ती । यो जा नू वा इ न्द्रा ता औ हो वा ।
 ख श
 हा री ॥ ८ ॥

३/८ अङ्गिरसाञ्चैव निवेष्टः

खी श छि टी
 अ ग्रि न्ता म्मा न्ये यो वा सूः । अ स्तं य य्या न्ती
 टा ख ण टी टी ख ण
 धे ना वाः । अ स्ता म र्वा न्ता या शा वाः । अ स्त न्नि
 टी ट ख णा टी ट ख ण श
 त्या सो वा जा इ नाः । इ षं स्तो तृ हा हो हा इ ।
 प श ख प्ल शा
 भ्या या भा रो । हा इ ॥ ९ ॥

३/६ गोर्येश्चाङ्गिरसस्य साम

तै त श
 न त मं हो न दु रि त मि य इ या हा इ । दा इ

की ड टी त श
 वा सो अ ष्ट मा णि या मि य इ या हा इ । स जो ष
 की कु टी त श कु
 सो य म री य मा इ य इ या हा इ । मा इ त्रो ना या
 टा ख त्र थ टिख्
 न्ति वा रू णाः । आ ति द्वी षाः ॥ १० ॥

इति तृतीयः खण्डः ॥ ३ ॥

४/१ वसिष्ठस्य संक्रमौ द्वौ, सौहविषाणि त्रीणि सर्वाणि वा सौहविषाणि

प रि प्र ध न्वा । इ न्द्रा य सो मा स्वा दू हा ई
चा श का प ण श ख ङ्ग शा
मि त्रा या । पू ष्णो भा हा इ । गा यो । हा इ ॥ १ ॥

प रि प्र ध न्वा । इ न्द्रा य सो मा ओ हा ओ हा इ ।
द्व त ट त श खा शि
स्वा दु म्मि त्रा या ओ हा ओ हा इ । पू ष्णा औ हो वा ।
ता ट्ख्
भ गा या ॥ २ ॥

प रि हो इ प्र धा न्वा । इ न्द्रा हो य सो मा । स्वा
ता च श खा श ता च श खा श
दू हो इ मि त्रा या । पू ष्णे हो इ भ गा या । पू ष्णे भ
खृ ख श खो त्र त दीख्
गा य पू ष्णे हो इ भ गा या । ए सु व र्वा ते ॥ ३ ॥

हा हा इ पा रि प्र ध न्वा ए हि या हा हा इ ।
त क था टि ख शाप्ल त त श त
हा हा इ न्द्रा या सो मा ए हि या हा हा इ । हा हा
का थाच् का ट ख शाप्ल त त श त का
इ स्वा दू म्मि त्रा या ए हि या हा हा इ । हा हा इ
थाच् का ट ख शाप्ल त खण् श प ङ्ग
पू ष्णे भा गा या ए हि या हा हा इ । ओ इ डा ॥ ४ ॥

प र्यै पा रि । प्रा ध न्वा हो वा हो इ न्द्रा य सो मा

कृ कि कृ टा का
 हो वा हो इ स्वा दु म्मि त्रा या हो वा हो ये । पू ष्णो
 खि प्ल प्लि श श
 वा उ वो वा भ गा या बु । वा ॥ ५ ॥

४/२ वाकानि त्रीणि

ष तू की की
 प र्युं षु प्र ध न्वा वा । ज सा ता या ओ इ पा री
 टी चक यु टा टा
 ओ इ वृ त्रा णि स क्ष णि द्वा इ षा स्ता रा । धि या
 मि क मि ट खिण् श प प्ला
 ऋ णा याः । ना इ रा सा आ इ रा सा इ ओ इ डा ॥ ६ ॥

ति टी का ख ण श
 प र्युं षू । प्र ध न्वा वा जा सा ता या इ । प रि वृ
 क्ल क प श पुष् प
 त्रा णि सा क्ष णि द्वी षा स्ता रा । धि य ऋ ण या ना
 श च ख प्ल शा
 ई हं रा सो । हा इ ॥ ७ ॥

ती ष्ट
 प र्ये पा री । ऊ षु प्र ध न्वा वा ज सा त ये प रि
 क्ल टि ता ट त षि
 वृ त्रा णि सा क्षा णि द्वा इ षा स्ता रा । धि य ऋ ण
 कृ प प्ल प्ला शा
 या न आ उ वा ओ बा रा सो । हा इ ॥ ८ ॥

४/३ प्रजापतेर्धर्मविधर्माणि चत्वारि

तु चक कि
 प व स्व सो मा । मा हा न् स मु द्राः पि ता दे
 इद् खा शि टिखू
 वा नां वा इ श्वा औ हो वा । भि धा मा ॥ ९ ॥

ष कु थ ट ख शि चा
 ओ हो वा औ हो वा औ हो वा औ हो वा । प व
 शा चि चि का ट टा काच्
 स्व सो म मा हा न् स सु द्राः पि ता दे वा नां वि श्वा
 क टाख् ष कु थ ट ख
 भी धा मा । औ हो वा औ हो वा औ हो वा औ हो
 शि त टाख्
 वा । ए ध र्मा ॥ १० ॥

ष कु थ ट क शि
 ओ हो वा ओ हो वा ओ हो वा ओ हो वा । प
 की कि कि चा टि
 व स्व सो म मा हे द क्षा या श्वो ना नि क्तो वा जी
 कि ख ष कु थ ट ख शि
 ध ना या । ओ हो वा ओ हो वा ओ हो वा ओ हो वा ।
 त का ख
 ए वि ध र्मा ॥ ११ ॥

तु क थ टि कु
 प व स्व सो मा । मा हे द क्षा या अ श्वो न नि क्तो
 खा शि ता टख्
 वा जा औ हो वा । ध ना या ॥ १२ ॥

४/४ भागञ्च

तु ट कि कि टा त
 इ न्दुः प वी ष्टा । चार म दा या अ पा सु पा स्था
 श ट ख् शि ता टख्
 इ । का वा औ हो वा । भ गा या ॥ १३ ॥

४/५ वाजिनाञ्च साम

ति कि किच् कृच्
 अ न्व नू । हा इ त्वा सु तं सो म म दा म सि म दा
 का ट खी ण चा टा टा चक
 मा सा ये म हा इ सा मा । रि या रा ज्ये वा जं अ भि

षा कु च टा चक ट ख छ
 प व मा न प व मा ना । प्रा गा ह सा औ हो वा ।
 षा श
 हो इ डा ॥ १४ ॥

४/६ प्रजापतेर्हि कनिकविकानि त्रीणि

ती च ट चक
 क ई व्य क्ताः । ना र स्स ना इ डा रु द्र स्य म र्या
 डट् ख शि क टख्
 या था औ हो वा । स्व शाः ॥ १५ ॥

णाफ् खा छ णाफ् खा षा
 क ई वि या क्ताः । न रा स्स ना इ डाः । रु द्र स्य म
 डट् ख शि ता टख्
 र्या या था औ हो वा । सु वा श्वाः ॥ १६ ॥

था टा खा शि टा काख्
 का ई वि या ओ वा क्ता ना राः । स ना ओ वा इ डा
 शी टा काख् शि टा काख् छ
 रु द्रा । स्य मा ओ वा र्या या था । सु वा ओ वा श्वाः ।
 षा श
 हो इ डा ॥ १७ ॥

४/७ आश्वे द्वे

तू था कृच् का
 अ ग्ने त म द्या । अ श्व न्न स्तो मा इः क्र तु न्ना भा
 ट टा क थ टा ख शि टिख्
 द्रां । हा र्दीं सृ शा सृ ङ्या मा औ हो वा । ता ओ हैः ॥ १८ ॥

फा फ खि श था
 अ ग्ने हो इ त मा द्या । आ श्व न्न स्तो मा इः क्र
 कृच् का ट था च श चा टा ख
 तु न्न भा द्रां । हा र्दीं ओ इ स्पृ शा सृ ङ्या मा औ
 शि तच् का टख्
 हो वा ए ता ओ हैः ॥ १९ ॥

४/८ वाजिनाञ्चैव साम

क पा ण वा ङ्
 आ वी न्मा र्याः । आ वा जं वा जि नो ग्मा न्दे ।
 च ङ् त श टा खा त्र
 वा स्य स वी तु स्सा वा इ । स्व र्गा अ र्वा न्ताः । ज
 टिक्
 य ता ॥ २० ॥

४/९ आदित्यानाञ्च पवित्रं

तु णक् खा प्ल
 प व स्व सो मा । द्यु म्नी सु धा राः । म ही ना म
 ह् खा प्ला
 नु पू र्वि यो हो इ डा ॥ २१ ॥

इति चतुर्थः खण्डः ॥ ४ ॥

५/१ इन्द्रस्य क्रोशानुक्रोशे द्वे कौत्सन्तृतीयम्

ता कृ टा सद् चा
 इन्द्रा । सु ते षु सो मे षू हो ये हू हो इ क्र तुं
 श चा या ट त पा
 पु नि ष उ क्थि यां । वि दा इ वा र्धा स्या दा क्षा
 श टा खाण् प ङ्गा
 स्या । म हं हि षाः । ओ इ डा ॥ १ ॥

ता की चा
 इन्द्रा हो इ ह वे हो इ सु ते षु सो मे षु क्र
 शौ चा य ट काच
 तुं पु नी ष उ क्थि यां । वि दा इ वा र्धा स्या दक्ष
 श का फ ख
 स्या । मा हं ही षाः ॥ २ ॥

ष तृ त टा की
 इन्द्र सु ते षु सो मे षु । क्र तुं पु ना इ षा उ
 चा श का टा का च श का
 क्थि यां । वि दे वा र्धा स्या द क्ष स्या । म हं हा इ
 दी टा खाण् प ङ्गा
 षाः । म हं हि षाः । ओ इ डा ॥ ३ ॥

५/२ प्रहितोः संयोजने द्वे

फा खी शा इ
 त मू अ भि प्र गा य ता । पु रु हू तं पु रू षू
 दा दाच् कि टि त टिट् ख
 तां इ न्द्रां गा य र्भी स्त वि षा मा । वि वा सा ता
 शि ख ङ्गा
 औ हो वा । ओ काः ॥ ४ ॥

णाफ् खी शि ह
 त मू अ भि प्र गा य ते दां । पु रू हू तं पु रू
 टा टी कच् का य
 ष्टू तां । आ इ न्द्रं गो भि स्त वि ष मा वि वा सा
 ट कि खफ् ताच् क टा त ट खा
 ता । आ इ न्द्रां गा इ भि स्ता वि षा मा । वा इ वा
 शि खि
 औ हो वा । स त ए ॥ ५ ॥

५/३ दैवोदासे द्वे

तू का भि खी ण
 हा बु त मू अ भी । प्र गा य तां हा बु पु रू हू तं ।
 का भि खी ता चक् पा फ ण
 पु रू ष्टू तां हा वि न्द्रं गा इ भी स्ता वि षा मा हा
 श खि त्र ख श
 बु । वि वा सा ता । दी वि ॥ ६ ॥

फा णाफ्ण् खी छि भि त
 ता मू अ भी हो इ प्र गा य ता ए । पु रू हू तां
 भि त टा ख ण भी त श
 पु रू ष्टू तां पु रू ष्टू तं । इ न्द्रां गो भी इ स्त वा
 भी त भि त टा ख ण की
 इ षा मा वि वा सा ता वि वा सा ता । आ इ न्द्रं गो
 चक् ट त टा खा श ख
 भी इ स्त वि ष मा वि वा हा सा ता उ वो वा । ऊ ॥ ७ ॥

५/४ हारिवर्णानि चत्वारि

कृ च क ह
 त न्ते म दं गृ णी मा सी वृ ष णं पृ लु सा सा
 क च ट् ता ट त ट खण्
 हा ई । उ लो क कृ त्नु म द्रा इ वो हा री आ र्यां ।
 प ष्ठा
 ओ इ डा ॥ ८ ॥

त न्ते म दं गृ णी म सी ए । वृ षा औ हो णं पृ
 त्तु सा स हिं । उ लो औ हो क कृ तु म द्रि वाः ।
 क प ष्ट ष्टा शा
 हा रो बा आ यां । हा इ ॥ ९ ॥

ता न्ते हो इ म दां गृ णी म सी ए । वृ षा हो णं
 पृ क्षू सा सा हीं । उ लो क कृ तु म द्रि वो हा रो
 चक् पा ष्टा ष्टा श
 श्री या मौ हो बा । हो इ डा ॥ १० ॥

त न्ते म दां गृ णी म सा इ । वा र्ष णं पृ क्षू सा
 सा हीं हो वा हा इ । उ लो का कृ हो वा हा इ । नु
 मा दा इ वा औ हो वा । हा रि श्रि यां ॥ ११ ॥

५/५ त्रैतानि चत्वारि

औ हो यौ हो वा । य त्सो म मी न्द्रा वी षणा वा
 इ । औ हो यौ हो वा य द्रा घ त्रि ता या शी या इ ।
 औ हो यौ हो वा य द्रा म रू त्सू मा न्दा सा इ ।
 औ हो यौ हो बा । स मो न्दू भीः ॥ १२ ॥

हा यो हा म त्सो म मा । द्रा वा औ हो वा ।

ख श टा का चा का
 षणा वे । य द्वा घा त्री त आ सि ये य द्वा म रु त्सु
 ह्र टि श टा टा खि प्ला
 मा हो न्द सा इ । स मा हो ये न्दु भि रो इ डा ॥ १३ ॥

वृ त श च
 य त्सो म मि न्द्र वि षणा वा इ । य द्वा घ त्रि त
 श्रु तु पा ण श
 आ प्रा या इ । य द्वा म रु त्सु मा न्दा सो हा इ ।
 टा ख शि त टाख्
 सा मा औ हो वा । ए न्दू भीः ॥ १४ ॥

फी श कि शा टा च
 य त्सो म मा इ न्द्र वि षण वा इ । य द्वा घा त्रि
 चा चि टि त टि च श तट् ख
 त आ सि ये य द्वा मा रु त् । सु मा न्दा सा इ । सा मा
 शि ख ह्र
 औ हो वा । दू भीः ॥ १५ ॥

५/६ सराधसः प्रराधसश्चाङ्गिरसयोः सामानि त्रीणि

फा फा खा खा श क
 ए दु र्मा धो र्म दा इ न्ता रं । सि श्वा ध्व र्यो
 ह्र ख ण क ट् खा ण श
 अ न्ध सा धा सा । ए वा हि वी रा स्त व ता इ वा ता इ ।
 खि त्र
 स दा वा र्धाः ॥ १६ ॥

कु शा का भि टि
 ए दु म धौ हो म दि न्तरां । सि श्वा हो अ ध्व र्यो
 मि यि टि चि श टा
 अ न्धा सा । आ इ वा हि वी रा स्त व ता इ । स दा वृ
 चक ट् ख ह्र प्ला श
 धा औ हो वा । हो इ डा ॥ १७ ॥

फाण् फाण् खा शा टा च श कि
 ए न्दु मिन्द्रा य सो श्र ता । पि वा त सो म्य म्म धू
 टि त पीय् य श टि ख ष्ट
 प्रा रा धां सी । चो द य ता मा ही । त्व ना औ हो वा ।
 ष्टा श
 हो इ डा ॥ १८ ॥

५/७ वैश्वमनसं

तु त काच् क ट खाफण्फष्ठ
 ए तो न्वि न्द्रं स्त वा मा । सा खा य स्तो मो यां ।
 कृ चा श टि
 न र मा कृ ष्टी र्यो वि श्वा अ भि या स्ति या इ का
 टा ख शि ख
 ई त् । आ औ हो वा । ऊ ॥ १९ ॥

५/८ सौमित्राणि त्रीणि

ती की पि टा
 इ न्द्रा य सा । मा गा य ता वा इ प्रा वा वृ ।
 की थ टि टिच् खा शि
 हा ते वृ हा त् ब्रं ह्मा कृ ते वि पा श्वा इ ता औ हो वा ।
 चा टाख्
 पा ना स्य वे ॥ २० ॥

खा प्री न्द श किच् क ट
 इ न्द्रा य सा म गा या तं । वा इ प्रा य वृ ह
 खाफणाफ्फ्ल् ख शा थ टि च टि
 ता इ वृ हा त् । ब्र ह्मा कृ ते वी प श्चि ते ओ इ
 टिच् ख शि ख श
 पा ना औ हो वा । स्या वे ॥ २१ ॥

क की ख प्र टाच् का टा
 औ हो औ हो औ हो वा । इ न्द्रा या सा म गा

चा टा का चा शा थ टि च
या ता वि प्रा या वृ हा ते वृ हा त् ब्र ह्मा कृ ते वो
टीख् क की ख त्र त चा टाख्
प श्चि ते औ हो औ हो औ हो वा । ए पा ना स्य वे ॥ २२ ॥

५/९ त्रैककुभानि त्रीणि

ख शण्ट ख श खि ण श चा टा त
या ए का ई द्वि त या ता इ । वा सू म र्त्ता हा
का ख ण श की टा खि ण
या दा शु षा इ । आ इ शा नो प्र ता हा इ ष्कु ताः ।
कि ट ख शि ख ष्ट
अ इ न्द्रो गा या ओ हो वा । इ न्द्राः ॥ २३ ॥

तृ त श ट
य ए क इ दि हा हा इ । वि द य ता इ ब सु मा
तच् चा शि भि त क कि
र्त्ता य दा शु षा इ । ई शा नो आ प्रा ति ष्कु ता
टि ख ष्ट का ट ख ष्ट ष्टा श
आ उ वा । ई न्द्राः । अं गा औ हो वा । हो इ डा ॥ २४ ॥

तृ त श पु श च
य ए क ई द्वि त या ता इ । वा सु म र्त्ता या दा हं ।
त त श कि च शा का चि थ
शु षा इ । आ इ शा नो प्र ती ष्कु ताः । आ इ शा नो
च शा त त कि ट ख शि
प्र ता इ । ष्कु ताः । अ इ न्द्रो गा या औ हो वा ।
ख ष्ट
ई न्द्राः ॥ २५ ॥

५/१० औक्ष्णो रन्धाणि त्रीणि, औक्ष्णोर्नियानानि वा

ती तं श खा शी खा
स खा य या हा बु । शि षा म हे हा बु ब्र ह्मा
शी षा दू त श
इ न्द्रा हा बु । य व जि णा इ स्त ष ऊ ष ब्रा इ ।

टि त चक ट् ख शि ख श
 वो न्द त मा हा य धा ष्णा वा औ हो वा । ऊ पा ॥ २६ ॥

षी

स खा य आ शि षा म हे ब्र ह्मे न्दा य व जि
 ते त टि त टा त श चि प
 णो वा । आ इ ती वा हो वा हा इ । स्तु ष ऊ षू वो
 ष्ठा न्द श टा त टा त चक ट् ख
 हो हा इ । ना र्त्ता मा हो वा हा य धा ष्णा वा औ
 शि ख
 हो वा । इ ॥ २७ ॥

फ णि फा खा श
 स खा य आ शि षा मा हा इ ब्र ह्मे न्द्रा य वा
 ष्ट् न्दा श चा क का कि ख श्ण्ट त
 ज्री णो हा इ । स्तु ष ऊ षु वो ना र्त्ता मा या धृ हा
 क कि ख श्ण्ट त चा
 हा इ ष्णा वो ना र्त्ता मा या धृ हा हा इ । ष्णा
 टा ता ता त कथ् टा ता ता त त
 वा औ हो औ हो वा हा ष्णा वा औ हो औ हो वा हा
 ख शि खा श
 हा औ हो वा ऊ ऊ पा ॥ २८ ॥

इति पञ्चमः खण्डः ॥ ५ ॥

६/१ इन्द्राण्याः सामनी द्वे, इन्द्रस्य वा सांवर्ते, संवर्तस्य वाङ्गिरसस्य

ति टि त की टा
ए न्द्र नाः । ग धि प्रा या । स त्रा जि दा गो हा
ख खा ति श कि टा ख
या गि रा इ र्न् वा इ । इव ताः पा त्थूः पा ता औ
शि ख छ
हो वा । दो वाः ॥ १ ॥

फि गि श की या
ए न्द्र नो ग धि प्रा या । स त्रा जि दा गो हा
ट ता त श श डु ता त श
यौ हो वा हा इ । गि रा इ र्न् वौ हो वा हा इ । इव
टिड् ख शि कि तच्
ताः पा त्थू औ हो वा । पा ति दि वाः ॥ २ ॥

६/२ दैवोदासानि चत्वारि

ता क ता प शा त त श ता
य स्या ओ त्य छ्वा ओ ब र म्मा दा इ । दि वो
क ता प शा त त श् ता क ता प श
ओ द सा ओ य र न्धा या न् । अ या ओ स सो ओ म
ता त श ता क ता प छ्वा ख श
इ न्द्रा ता इ । सु ता ओः पि बा ओ बा । ऊ पा ॥ ३ ॥

फी शा का श
य स्य त्य छ्वां ब र म्म दा इ । दि वो दा सा य र न्ध
कृ चा क ख श ता त श ट ख शि
य न् । न यां सा सो म इ न्द्रा ता इ । सू ता औ हो वा ।
ख श
पी वा ॥ ४ ॥

खि श छि श टा चक ष
य स्य त्या छ्वां बा र म्म दा इ । दि वो दा सा य र न्ध

कि चा क ख शा त त श का टाट् खा
 य न्न यां सा सो म इ न्द्रा ता इ । सू ता ओः पा इ वा औ
 शि ख श
 हो वा । ई ति ॥ ५ ॥

फ प्ला खु छि ष
 य स्या त्या ङो इ शं ब रा म्म दा ए । दि वो दा सा
 चू क मि ख खी शि ख
 य र न्ध्र य न् न्न यां सा सो म इ न्द्र ता औ हो वा सू
 शान्त खा ग्ना
 ताः पि बो इ ङा ॥ ६ ॥

६/३ रेवच्च

ती श खी ण श टा का
 हा बु गृ णा इ । त दा इ न्द्रा ता इ । श वा ओ वा
 खि ण ष इ खा
 उ पा मा न्दे । व ता त या इ य ङं सा इ वा त्र मो
 शू टा ट् खि शि
 ज सा शा ची । पा ता औ हो वा हा औ हो वा ।
 ख ङ्
 यु भीः ॥ ७ ॥

६/४ आक्षारश्च

खी खा चि क च चा च श
 गृ णे त दा औ हो इ न्द्र ते श वाः । उ पा म न्दे
 क टा ख खि ता का च श
 वा ता ता या इ य ङां सि वा त्र मो ज सा शा ची
 फि ख श
 पा ता इ ॥ ८ ॥

६/५ रेवच्चैव

कु शि का चा टा चक्
 गृ णे त दौ हो इ न्द्र ते श वाः । उ पा मा न्दे वा

क चि था च क ट त श कि श
 ता ता य उ पा मा न्दे वा ता ता या इ । य ङं सी वृ त्र
 टा का ता ख शण्ड ख खि श्वा
 मो ज सा उ वा शा ची पा ता इ हो इ डा ॥ ९ ॥

६/६ आक्षारञ्चैव

ती टा ख ण
 या इ न्द्र सो । मा पा ता माः म दा श्श वा इ
 कृ च शा टि ख ण का च श
 छ चे त ता इ । या इ ना हां सी । नी य त्रि णा न्ता
 का फ ख श
 मी मा । हा इ ॥ १० ॥

६/७ यामं

खृ ण खी ण
 तु चे तु ना य ता त्सू नाः । द्रा घी य आ यूः ।
 चा टि टा टी
 जो वा स आ दी त्या सा स्सं म ह साः । कृ
 खि त्र
 णो ता । ना ॥ ११ ॥

६/८ भरद्वाजस्य शुन्ध्यु

षा तू कि का
 वे तथा हि नि ऋ ती नां व ज्ञ हा स्ता पा रि ब्र
 कि का कि का टा ख श त्र
 जा मा हा रा हा शु न्ध्युः प री प दा मा इ । वा ॥ १२ ॥

६/९ आदित्यानाञ्च पामीवं

तू कृ टा
 अ पा मी वा म पा । स्त्री धा म प से ध ता हु र्मा
 त टा टाच् कृ प
 ती । आ दी त्या सो यू यो त ना न आ उ वा ओ बां हा
 छि शा
 सो । हा इ ॥ १३ ॥

६/१० वशिष्ठस्य च वैराजे

ता ष दृ चक ष
 पि वा । सो म मि न्द्र मा न्द तु त्वा य न्ते सु षा व
 हृ त ट त टि त दा ख
 हृ र्य्य श्वा द्रीः । सो तु र्बा हृ भी यां सु या ता औ हो
 शि त दाखा
 वा । ए ना र्वा ॥ १४ ॥

ती च था श की कि
 हा बु पि वा । सो मा मो न्द्रा मा न्द तु त्वा द तु त्वा
 चक यू टा टा क की
 य न्ते सु षा व हृ र्य्या श्वा द्री श्वा द्रीः । सो तु र्बा हु भ्यां
 कि कि ट ख शि ख
 सू य ता स्सू य तो ना र्वा औ हो वा । ई ॥ १५ ॥

इति षष्ठः खण्डः ॥ ६ ॥

७/१ इन्द्रस्याभ्रातृव्यं

फी शा का द्रच्
अ भ्रा तृ व्यो अ ना तु वां । अ ना पि रा इ न्द्रा ज
का ट खाफ्ण्फ्ल् ख श चा क श की
नु षा स ना त् । आ सि । यु धे दा पि त्व मि छ से
ताच्
यु धा ॥ १ ॥

७/२ शार्क रे द्वे

ता त श द्र त श
यो नो हा बु । इ दा मि दं पु रा हा बु । प्र वा प्र व
द्र त श द्र त श
स्य या हा इ । नि ना नी ना य त मु वो हा बु । स्तु षा
द्र त श टि ख ण प ष्टा
इ स खा य या हा इ । द्रा मू ता या इ । ओ इ डा ॥ २ ॥

णाफ् खि शा पूय् प श
यो ना इ द मि दां पु रा । यो न इ द मि दां पू रा ।
कृ ख श का फ श चा
प्र व स्य आ नी ना या ता मू वा स्तू षा इ । नि ना
खा शा क फ श टि ट खी
य ता मू वा स्तू षा इ । सा खा या आ इ न्द्र मू ता
त्र श
या इ ॥ ३ ॥

७/३ बृहत्कं

ति त च क ट त का का
आ ग न्ता । मा रि ष्य णा ता । प्र स्था वा नो मा
चा था य य टा मि त फा
पा स्था ता सा मा न्य वाः । इ ढा श्री ष्या । म यो वा
फि शा
ष्णा वो । हा इ ॥ ४ ॥

७/४ सौयवसानि चत्वारि, पुनरीडं वा तृतीयम्

ति दृ त श क
 आ या ही । अ य मि न्द वे श्व पा ता इ । गो
 शा का य पा ति टि ख
 पा ता उ र्वा रा पा ता इ सो मां । सो मा पा ता औ
 शि ख श
 हो वा । पो बा ॥ ५ ॥

ती त पि श की
 आ या हि या । या मा इ न्दा वे । अ श्व प ते
 कि टि खि ण श प णा श
 गो पा त उ र्व रा हा इ पा ता इ । सो मं हा इ । सो
 टी त पा छि शा झा श
 म प ते हा इ पा इ बा ए हि या हा । हो इ ड्वा ॥ ६ ॥

तू त श चा य ट
 आ या ह्य य मि न्दा वा इ । अ श्वा पा ता इ
 ची टि ख ण श की का
 गो पा ता उ र्व रा पा ता इ । सो मं सो मा ओ पा
 की प ष्ट ख शब्द ख ण
 ता इ पो बा ओ बा । ऊ पा ऊ पा ॥ ७ ॥

ती कृ य टा
 त्व या ह स्वी त् । यु जा व यं प्रा ती श्वा सा न्तं
 कि का य पा श ता श टीप ष्ट
 वृ षा भ ब्रु वो मा हा इ सं स्था इ । ज न स्य गो वा ।
 ख ष्ट
 मा ताः ॥ ८ ॥

७/५ महताञ्च संवेशीयं ककुभं वा

दु ति का पा
 गा व श्चि त् घा सा म न्य वाः । स जा त्ये न म

इ च श पु श
 रु त स्स ब न्ध वा हो इ रि ह ते का कु भाः । मि धा
 टि ख ष्ट ष्टा श
 औ हो बा । हो इ डा ॥ ९ ॥

७/६ इन्द्रस्याभरे द्वे

ति टि त चा था
 त्व न्न ई । द्रा आ भा रा । ओ जो नृ म्णं शा ता
 टी च खा ण श क भि त श ट ख
 क्रा तु वि च र्ष णा इ । आ वो रां प हा इ । ता ना
 शि ख श
 औ हो वा । सा हं ॥ १० ॥

ती टा त चा था
 त्व न्न इ न्द्रा । आ भा रा । ओ जो नृ म्णं शा ता
 टी च खा ण श क टा त का चक
 क्रा तू वि च र्षा णा इ । आ वो रां पा र्त्त ना सा हा
 प ष्टा ष्टा श
 मौ हो बा । हो इ डा ॥ ११ ॥

७/७ ऐषिराणि त्रीणि

ती टि त कि तच्
 अ धा हि या । द्र गि र्वा णाः । उ प त्वा का मा
 का ट त श क टा त श का टा त
 ई मा हा इ सा सृ ग्मा हा इ । ऊ दे वा ग्मा न्ताः ।
 पा ष्टि श ष्टा श
 उ दा भि रि डा भीः । हो इ डा ॥ १२ ॥

तू त की था
 अ धा हि न्द्र गि र्वा णाः । ऊ प त्वा का मा इ मा

टा चा य टा श च य टाच् क प
 हा इ सा सृ ग्मा हा इ । ऊ दे वा ग्मा न्ता ओ बा
 छि शा
 दा भो । हा इ ॥ १३ ॥

ष तू त चा था ट
 अ धा ही न्द्र गि र्व णा ए । उ पा त्वा का मा इ
 भि चा खा ण श टा त टा त ट
 मा हा इ सा सृ ग्मा हा इ । उ दौ हो इ वा हा ग्मा
 ख शि चा टाक्
 न्ता औ हो वा । उ द्भि रे ॥ १४ ॥

७/८ प्रजापतेः सीदन्तीये द्वे

प ष्ण् न्द श क कि
 सा इ द न्त स्ते व यो या था । गो आ इ स्ते म
 का चक पि ष्ठा ता चा श
 धो र्मा दि रो वा ई वा क्ष णाः । अ भि त्वा मा इ
 का फ ख
 न्द्रा नो नू माः ॥ १५ ॥

फू ता प लु
 सी द न्त स्ते व यो य था गो श्री स्ते म धो र्मा
 न्द श ता त श प श टा त श प
 दि राः । वि वा हां बु । क्षा णाः । अ भी हो इ त्वा
 श ति प श ष्ठी श श
 मा इ न्द्र नो नू ना मा उ हु वा हा बु । वा ॥ १६ ॥

७/९ पथस्य सौभरस्य सामनी द्वे

णाफ् खी शा क
 व या मु त्व म पूर् वि या । स्थू र न्न क श्चि त् भ
 कू श क य पा ती प श ख ष्ठ
 रा न्त आ वा स्या वाः । व ज्जि श्चि त्त्रां । हा वा मा हो ।
 शा
 हा इ ॥ १७ ॥

षा
 व य मु त्वा म पू र्ण्य स्थू र न्न क श्चि त् भ र न्त
 तौ त त चा पा श त
 ओ वा । हा हा आ व स्या वाः । हा हा इ व ज्जिं श्चि
 ह त ची प श ष्ट् श
 त्रां । हा हा इ ह वा मा हा उ हु वा हा बु । वा ॥ १८ ॥

इति सप्तमः खण्डः ॥ ७ ॥

८/१ वसिष्ठस्याभरे द्वे

ति त श क थ कि टा स्त्रा
वि श्व तो हा बु । दा व न्वि श्व तो न या हा ओ
ण कि ट त दा का चा श दा
हा । आ भ रा भा रा । या न्त्वा श वी ष्ट मा इ । मा हा
खि श ती
औ हो औ हो वा । ऐ ही ऐ ही ॥ १ ॥

षा तृ का ट त
वि श्व तो दा व न्वि श्व तो न या । भ रा भा रा ।
टा का चा श टि खा ङ्ग प्ला श
या न्त्वा श वी ष्ट मा इ । म हा औ हो वा । हो इ डा ॥ २ ॥

८/२ वासुमेन्दे द्वे

ता का ता टि त ता ख
ए षाः । ब्र ह्मा य या आ उ वा । ए त्वि या या ।
ट ता कि त टि त ता ख
आ इ न्द्रो ना म श्रू ता आ उ वा । ए गृ णा य ॥ ३ ॥

ती टा टा च कु
ए षा ए षाः । ब्र ह्मा ब्र ह्मा या ऋ त्वि या उ वा
कि टि टि कू
आ उ वा । अ इ न्द्रो अ इ न्द्रो ना म श्रू ता उ वा
कि टि ख ङ्ग प्ला श
आ उ वा । गृ णा औ हो वा । हो इ डा ॥ ४ ॥

८/३ कावषाणि त्रीणि

ती का ट टि टि
ए षा ओ वा । ब्र ह्मा या ऋ त्वि याः । अ इ न्द्रो
त ता त प श टि ख ङ्ग प्ला श
हा इ ना मा श्रू तो ग णा औ हो वा । हो इ डा ॥ ५ ॥

ट ख ख ण क पि श खि ट ख
 ओ हा ओ हा । ए ष ब्र ह्या य ऋ त्वि याः । ओ हा
 ख ण क पि श खि श ट ख ख
 ओ हा । इ न्द्रो ना मा श्रु तो ग णा इ । ओ हा ओ
 न्र त टीख्
 हा । ए सु व र्व ते ॥ ६ ॥

थ श की श चा था
 ए ष ब्र ह्यौ हो या ऋ त्वि याः । इ न्द्रो ना मौ हो
 की कि टि ख श
 श्रु तो गा र्णा आ उ वा । ऊ पा ॥ ७ ॥

८/४ प्रजापतेः श्योकानुश्योकानि त्रीणि

तु टि का कि
 हा बु स्व र ता । ब्र ह्या णा ओ वा इ न्द्र म्मा हा
 टा ख ण टाच् चा ख् न्र
 या न्तो कैः । आ वा र्धा या न ह ये ह न्त वा ऊ ।
 ख प्ल
 श्यो काः ॥ ८ ॥

तू द्वच् क
 हा व भि स्व र ता । ब्र ह्या ण आ इ न्द्रा म्मा ह
 टा ख ण चा टा कि पि न्र
 या न्तो कैः । आ वा र्धा या न ह ये ह न्ता वा ऊ ।
 त क टाख्
 श्यो का य ता ॥ ९ ॥

तु चा टि त
 हा बु स्व र ता । स्व रा त स्व रा ता । अ न व
 की की च य प शू चा
 स्ते र थ म श्वा या ता तु र्हा बु स्व र ता । स्व रा त
 टि त का का की पि
 स्व रा ता । त्व ष्टा व त्रिं पु रु हू ता द्यु मा न्तां हा

शु चा टि ख शि
 बु स्व र ता । स्व रा त स्व रा ता औ हो वा । स्वा
 चा टख्
 रा ता ॥ १० ॥

८/५ वाचस्सामनी द्वे

ची क फ की प ति श
 औ हो ई शं पा दं म घं रा या ओ इ षि णा इ ।
 ष कै खि
 न का म म व्र तो हि नो ति न स्पृ शा द्र यि मो
 प्ला
 इ डा ॥ ११ ॥

ता कु टी खा
 सा दा । गा व इशु च यो वि श्व धा या सा स्सा
 ण ड प प्ल ख प्ल
 दा । दा इ वा य रो ओ बा । पा साः ॥ १२ ॥

८/६ मस्ताञ्च साम

ति टा च शा की च
 आ या ही । व ना सा स हा । गा व स्स च न्ता
 य टा टा कि प्ला
 वा र्ता नी । या दू दु द भि रो इ डा ॥ १३ ॥

८/७ वैश्वामित्रञ्च

ष ते त
 ओ वा उ प प्र क्षे म धु म ति क्षि य न्त ओ वा । ओ
 के टा ता
 वा इ पु ष्ये म र इ न्धी म हे त आ इ न्द्रा । ओ वा या
 कु टाच् य टा ख श
 उ वा ओ वा हा उ वा । ऊ पा ॥ १४ ॥

८/८ मास्तञ्चैव

अ र्च न्ति या र्क म्म रु ता स्सु वा र्काः आ स्तो भ
 ती की दा त दा
 चक श की का का ता ख श
 ता इ श्रु तो यु वा स आ इ न्द्रा उ वा । ऊ पा ॥ १५ ॥

८/९ उद्वंशपुत्रञ्च

प्र वाः । आ इ न्द्रा य वृ त्र हा न्त मा या । वि प्रा
 ता षा इ त
 यु पा श कि ता क दा ख
 य गा थां गा या ता या ङ्गु जो उ वा । उ ष्ण तो ।
 त्र श
 हा इ ॥ १६ ॥

इत्यष्टमः खण्डः ॥ ८ ॥

६/१ धुरशम्ये द्वे

ति षी ता ट त ट ख
अ चे ति । अ ग्रि श्रि का ऊ ति र्हा व्या वा न्ना
शि टीख्
औ हो वा । सु मा द्रा थाः ॥ १ ॥

ती इ टि
अ चे ति या । ग्रा इ श्रा इ का इ तो र्ही हो औ
त टिख् शि त क टिख्
हो । ह व्या वा न्ना औ हो वा । ए सु मा द्रा थाः ॥ २ ॥

६/२ प्रजापतेर्गूर्दः

त त श पा टि ख प्ल
आ ग्रा इ । त्व न्नो या हं म्मा । ता माः । उ त
कृ ख पी प्ला
त्रा ता शि वो भू वाः । शि वो भु वा व रो बा था
प्लि शा
यो । हा इ ॥ ३ ॥

६/३ विश्वामित्रस्य चार्दः

रू श त कि टि
अ ग्रौ हो इ त्वौ हो इ । नो आ न्त मा आ उ वा ।
ख श खी ण टि ख
ऊ ता त्रा ता उ वो वा । शि वो भू वाः ॥ ४ ॥

६/४ प्रजापतेश्चैव गूर्दः

खी श ष्टि
अ ग्ने तू वा न्नो अ न्ता माः । उ त त्रा ता शि
कृ की खा प्ल प्ला शा
वो भु वो व रा बु हौ हा हो बा था यो । हा इ ॥ ५ ॥

६/५ विश्वामित्रस्य चैवात्यदः

खु श प्लि टा था
अ ग्ने हो इ त्वा न्नो अ न्ता माः । उ ता हो वा
ठच् य टि खाफ्ण् फ्प्ल ख प्ल
औ हो इ त्रा ता शि वो । भू वाः ॥ ६ ॥

६/६ प्रजापतेः सन्तनीके द्वे

ता इ त ट ख
भा गाः । न चि त्रो अ ग्नि र्म हो ना न्दा धा औ
शि टिख्
हो वा । ति रा न्ता ॥ ७ ॥

तु टी त ट ख
भ गो न चि त्राः । अ ग्नि र्म हो ना न्दा धा औ
शि त का टख
हो वा । ए ती रा त्वां ॥ ८ ॥

९/७ प्रजापतेर्धनधर्मे द्वे

ति कि टी ति
वि श्व स्या । प्र स्तो भा पु रो वा सा न्य दि वे
का टट् ख शि ख श
हा नू ना मा औ हो वा । धा नं ॥ ९ ॥

तू टि ती त श
औ हो इ वि श्व स्या । प्र स्तो भा पु रौ हो वा हा इ ।
टा चक टिट् ख शि ख श
वा सा न्य दि वे हा नू ना मा औ हो वा । धा र्मा ॥ १० ॥

६/८ उषसश्च साम

ती का ख ण टाच् का
उ षा अ पा । स्वा सु ष्टा माः । सं वा र्त्ता या ति
टा ख ण ट ख शि त टाख्
वा र्त्ता नी । सू जा औ हो वा । ए ती ता ॥ ११ ॥

६/१० वैश्वामित्रश्च

तू ता क षा का ता
 इ मा नू कं भू व ना । सि ष धा इ मा उ वा ।
 ख श थ टि का ता ख श का ट ख
 ई हा । इ न्द्र श्च वा इ श्वा उ वा । ई हा । च दे वा या
 शि ख प्ल
 औ हो वा । वी शाः ॥ १२ ॥

६/११ भारद्वाजश्च

ता कृ टि त
 ऊ र्जा । मि त्रो व रु णः पि न्वा त आ इ डा ।
 पो व रि मि षं कृ णु हि न आ इ न्द्रा उ वा ।
 ख श
 ऊ पा ॥ १३ ॥

६/१२ इन्द्रस्य च रातिः

ती टा टा का च श
 वि स्तू वि स्तू । ता या स्ता या य था प थाः । आ इ
 टि टाच् क प प्ल ष्टा शा
 न्द्रा त्वा द्या न्तू रो बा ता यो । हा इ ॥ १४ ॥

६/१३ भारद्वाजञ्चैव

ती कि च क खा श का च
 अ या वा जां । दा इ वा ही तं स ने मा । म दे मा
 टी चक ट्ट् ख शि
 इशा ता हि मा श्श ता हा इ मा औ हो वा ।
 क टाक्
 सू वी राः ॥ १५ ॥

६/१४ इन्द्रस्य च वैराजे

खा स्त्री शा प्ला श
इन्द्रो विश्वस्य राजती । हो इडा ॥ १६ ॥

टाच् य टा की का की
इन्द्रो हो इवा इश्वस्य राजती हो वा ।

ख प्ला
हो इडा ॥ १७ ॥

इति नवमः खण्डः ॥ ९ ॥

१०/१ प्रजापतेर्वाजसनी

चा क फ टी का च का फ श का
 ओ ई त्रि का द्रु का इ षू म हि षो या वा शो रं तू वि
 फा खि ण की च श का फा
 शू ष्माः ओ इ तू पात् । सो मा म पी ब द्वि ण्णु ना सू तं
 चा क फ खि ण भि का च शा
 य्या था वा शं ओ इ सा इं । म मा दा मा हि क र्म्मा का
 क फ चा क फ खि णा टि का च
 र्ता वे मा हा मू रं ओ इ सा इ नं । स आ दे वो दे वां
 तु कथ का श ख
 स त्य इ न्दू स्सा त्या मि न्द्रा बु । वा ॥ १ ॥

१०/२ गौराङ्गिरस्य सामनी द्वे

ती त श खि ण कि श
 अ र्यं स हो हा इ । स मा ना वाः । इ शाः क वी
 कु खा श इ चा
 ना म्म ति ज्यो ति वि धा र्मा । ब्र ध्न स्स मा इ ची रू षा
 चि या ट ता का ख लि
 स स्सा मा इ रा या त् । अ रा ओ वा । पा स स्सः चे त
 ता की टा त खि
 साः । स्वा स रे म न्यु मा न्ताः । चि ता या ओ
 शि ख
 हो वा । गोः ॥ २ ॥

वृ त
 अ र्यं स ह स्र मा ना वाः । इ शाः क वी ना म्म
 क्लृ टा ता इ चा
 ति ज्यो ति वि धा र्मा । ब्र ध्न स मा इ ची रू षा स स्सा

चि या ट का टा का कि श
 मा इ रा या त् ओ वा अ रे प स स्स चे त सा स्वा स रे
 की टा त का का ट ख शि ख
 म न्यु मा न्ताः । ओ वा चि ता गो रा औ हो वा । बो ॥ ३ ॥

१०/३ प्रयस्वच्च प्रजापत्यं

ए न्द्र या ह्यु प नाः । प रा वा ताः । ना य म छा वि
 कृ खे ण श भि त का ख
 द था ना इ वा सू त्पा ता इः । अ स्ता रा जे वा स त्पा
 ण श षा वृ टी कथ्
 ता इः । ह वा म हे त्वा प्र य स्वं न्ताः । सू ता इ षू आ
 की कृ खे ण श
 पु त्रा सो ना पि त रं वा ज सा ता या इ । मं हा
 भी त प श ख ष्ट शा
 इ ष्ठा वा जा सा ता यो । हा इ ॥ ४ ॥

१०/४ अक्षय्यञ्च रेवत्

त मि न्द्रं ञ्ज्यो ह वी मो भ घ वा नां । ऊ ग्रं ।
 षी दृ खा ण टि ट
 स त्रा हो इ द धा न म प्र ता इ ष्कू तं । श्र वां सा
 खा श षा दृ ख ण
 इ भू रिं । मं हि षो गी र्भि रा च या ज्ञा याः ।
 का टा की खी श ता
 वा वा र्त्ता रा । ये हो इ नो वि श्वा सु पा था । कृ णो
 ट ख शि ख श
 तू वा औ हो वा । ऊ पा ॥ ५ ॥

१०/५ सवितुश्च साम

अ भि त् य न् दे वं स वि ता र मौ हो औ हो वा ते
 त श पा ण पि ण क का पा
 हा इ । ओ णा योः क वि क्रा तूं । औ हो औ हो वा
 शा खि श खि ण पि ण
 हा इ । आ र्चा मि सा त्या सा वां रा । त्न धा मा भी
 पि ण क का पा शा खि
 प्रि य म्मा तीं । औ हो औ हो वा हा बु । ऊ र्ध्वा या
 श खि ण पि ण पि ण
 स्या आ मा ती र्भाः । अ दि द्यू ता त्स वी मा नी ।
 क का पा शा खि श खि ण
 औ हो औ हो वा हा इ । हो र ण्या पा णी रा मी मी ।
 पि ण क का पा शि तच्
 त सु क्रा तूः । औ हो औ हो वा हा उ वा । ए क
 का टक्
 पा स्वाः ॥ ६ ॥

१०/६ वार्ततुरञ्च

प शा ष्ठ शा न्द श ड चक्
 ता व त्य न्ना र्यं न्द ता बु । अ प आ इ न्द्रा प्र थ
 पि चा क फ चि क फ टी चक्
 मं पू र्वी यं न्दी वी प्र वा च्यं कृतं । यो दे वा स्या श
 पि चा क फ चा क फ टी
 व सा प्रा री णा या सूं री ण न्ना पाः । शु वो वि श्वा
 पि श चा क प चा क फ खि ण श
 म भ्या दा इ वा मो ज सा वी दे दू र्ज श ता क्रा ता बु ।
 ष्ठु श श
 वि दा इ दि षा बु । वा ॥ ७ ॥

१०/७ ऐषञ्च

ति त पि कु का त
 अ स्तु औ षा ट् । पु रो अ ग्नि न्धि या द वे हो औ हो
 त क की टी खि ण श
 वा । आ नु त्या छ र्धो दि व्यं वृ णा हा इ मा हा इ ।
 भि त दा ख ण श क ड ख
 इ न्द्रा वा यू वृ णी मा हा इ । य ङ्क्रा णा वि वा स्वा
 ण श क ड ख ण श
 सा इ । ना भा स न् न्दा य ना व्या सा इ । अ ध प्र
 षी कृ दा का त त दि
 नू न मु प या न्ति धी ता यो हो औ हो वा । दा इ वं
 दा का त त क प ष्ट षा शा
 अ छा हो औ हो वा । ना धो बा ता यो हा इ ॥ ८ ॥

१०/८ यामं मास्तञ्च साम

प षा ष्टु न्दा श
 प्रा वो म हे म त यो य न्तु वि ष्णा वो हा इ ।
 ती टी त क थ दा ख ण च य
 म रु त्व ता इ गि रि जा हा हा ए व या मा रु त् । प्रा शा
 दा च य दा श का ख ण श का था
 छा या प्रा या ज्या वा इ सू खा दा या इ । त वा से भ
 की भी त ट ख शि
 न्द दि ष्ट ये धु ना इ ब्रा ता । या शा औ हो वा ।
 खा श
 वा से ॥ ९ ॥

१०/९ भारद्वाजस्य विषमाणि त्रीण्यन्वकं वा तृतीयम्

ता कु खा ष्ट षा
 आ या । रु चा ह रि ण्या पु ना नाः । वि श्वा द्वे षां

पू का फा का टा ख
 सि त र ती सा यू ग्वा भीः । सू रो ना सा यू औ हो
 सि ख इ
 वा । ग्वा भीः ॥ १० ॥

खू श का टी ता
 अ या रु चा ह री ण्या । पु ना नो विश्वा द्वा इ षा ।
 कु ता त श टा ख ण टा
 सा इ त र त्यौ हो वा हा इ । स यू ग्वा भीः । सू रो ना
 खि त्र श
 स यू ग्वा । भा इः ॥ ११ ॥

कु था प शू
 अ या रु चा हा रि ण्या पू ना नो विश्वा द्वे षा ।
 च श कि का य ट का टा ख
 सा इ त र ती स यू ग्वा भीः । सू रो ना सा यू ग्वा भि
 शू टा चक् च श टी का ख
 द्वा रा पृ ष्ठा । स्या रो च ता इ । पु ना नो आ रु षो हा
 शु क कि यि ट भि
 रि वि इवा य द्रू । पा प रि या सी या का भीः । स षा
 त प शा ख इ शा
 सी ये । भा इ रा का भो । हा इ ॥ १२ ॥

१०/१० पारुच्छेपे द्वे

ती क था का ता त का ख
 अ णिं हो ता । रं म न्ये दा स्व न्तं ओ वा । वा सो स्सू
 ण का था च य टा ती त त टा
 नुं । स हा सा जा ता वे दा सां । वि प्र न्न जा ओ वा । त वे
 ख ण ची ट भि ती त त
 दा सं । य ऊ दूर्ध्व या सू अ ध्वा राः । दे वो दे वा ओ वा

टा ख ण ता त टि तू
 ची या कृ पा । घृ तो वा । स्थ वि भ्रा ष्टि म नु शु क्र शा
 त त ह ता त त ट खा
 ओ वा । चि ष आ जि ह्वा ना स्थ सा ओ वा र्पा इ षा
 शि ख श
 औ हो वा । ऊ पा ॥ १३ ॥

कु था प शू
 अ ग्नि हो ता रं म न्ये दा स्व न्तं व सो स्सू नुं ।
 का था च य टा ची क य टा
 स हा सा जा ता वे दा सां । वि प्र ब्र जा ता वे दा सां ।
 ची ट भि का था च य टा
 य ऊर्ध्व या सू अ ध्वा राः । दे वो दे वा चा या कृ पा ।
 ता चू का य टा टि
 घृ ता स्थ वि भ्रा ष्टि म नू शु क्रा शो चि षाः । आ जु हा
 त प श ख ष्ठा शा
 ना स्थ सर्पा इ षो । हा इ ॥ १४ ॥

१०/११ बार्हस्पत्ये द्वे, अग्नेर्वा राक्षोघ्ने

खु श खु श
 अ हा वो अ हा वो अ हा वो अ हा वो अ हा वो
 खु ण इच् की की
 अ हा वाः । अ ग्नि ष्ट प ति प्र ति द हा स्थ ग्नि हो ता
 खा श का फ की की ख
 र म्मान्ये दा स्व न्तं । वा सो सू नुं स ह सा जा ता
 चा क फ चा खा चाक फ चा खा
 वे द सं । वि प्रा ब्र जा ता वे द सं । या ऊर्ध्व या सू
 चा क फ क का ख चा क फ
 आ दू ध्वा राः । दे वो दे वा ची या कृ पा । घृ ता स्थ
 कृ खि चा क फ क का ख
 वि भ्रा ष्टि म नु शु क्रा शो ची षाः । आ जु हा ना स्था

चा क फ ख ग ख ग
 सा र्पीषाः । अ हा वो अ हा वो अ हा वो अ हा वो
 ख ग इच् का सा त्र श
 अ हा वो अ हा वाः । अ ग्नि ष्ट प ती प्र ति द हा ता इ ।
 त का खू त का
 ए वि श्वं स म त्रि णं द हा । ए वि श्वं स म त्रि णं
 खू त का खू
 द हा । ए वि श्वं स म त्रि णं द हा ॥ १५ ॥

चा श फू खि शा
 त्य ग्रा इः प्र ति द हा ती हा बु हो हा बु । अ ग्नि
 का खा चा क फ कि कि
 हो ता र ग्मा न्ये दा स्व न्तं । वा सो स्सू नुं स ह सा
 ख चा क फ चा खा चा क फ चा
 जा ता वे द सं । वि प्रा न्न जा ता वे द सं । या ऊ र्व्व
 खा चा क फ क का ख चा क फ
 या सू आ दू ध्वा राः । दे वो दे वा ची या कृ पा । घृ
 कू खि चा क फ क का
 ता स्य वि भ्रा ष्टि म नु शू क्रा शो ची षाः । आ जु हा
 ख चा क फ चा श फू
 ना स्या सा र्पीषाः । त्य ग्रा इः प्र ति द हा ती हा बु
 खि शि त का की खा त का
 हो हा उ वा । ए वि श्वं स म त्रि णं द हा । ए वि श्वं
 का खा त का की खा
 वि य त्रि णं द हा । ए वि श्वं नि य त्रि णं द हा ॥ १६ ॥

इति दशमः खण्डः ॥ १० ॥

ऐन्द्रपाठः समाप्तः ।

(इति ऐन्द्रपर्व समाप्तम् ।)

१/१ आजीकञ्च

ता था य थ टा चा
उ चा । ते जा ता मा न्धा सा । दि वि स डू म्या
कु टि त ट ख शि खा छ
द दा उ ग्रं शा र्म्मा । मा हा औ हो वा उ प्श्रा वाः ॥ १ ॥

१/२ आभीकञ्च

पि ण पि ण पि ण
उ चा ते जा । त मा न्धा सा । दि वा इ सा डू ।
चा शा पि ण टीट् ख
मि या द दा उ ग्रं शा र्म्मा । म हा इ श्रा वा औ हो
शि ख श
वा । वा इ ॥ २ ॥

१/३ ऋषभश्च पवमानः

तू त त टि ख ण
हा हा उ चा ते जा । हा हा इ त मा न्धा सा । दि
पूप् प श खि ण तच् ट खा
वि स डू मि या दा दे । उ ग्रं शा र्म्मा । ओं ओं म हो
झा प्ल शा
वा श्रा वो । हा इ ॥ ३ ॥

१/४ आभीकञ्चैव

प शिष्ट् न्दि शा
ऊ चा ते जा त मौ हो न्धा सा । दि वि स डू मि
पूप् प श खि ण टा खी छ
या दा दे । उ ग्रं शा र्म्मा । मा हा उ वा इ श्रा वो ।
शा
हा इ ॥ ४ ॥

१/५ बाभ्रवे द्वे

उ च्वा ते जा । त म न्धा सा ओ मो वा । दि वि
 कीच् का य ट कि चा य ट
 स डू मि या दा दे ओ मो वा । उ ग्रं शा र्म्मा ओ मो
 कि ट ख शि ता दख्
 वा । मा हा औ हो वा । आ वा ई ॥ ५ ॥

उ च्वा ते जा । ता मं न्धा सा । दि व स डू मी या
 दा त श दा त टि त श का टिट्
 दा दा इ । ऊ ग्रं हा इ शा र्म्मा हा इ । म हा हो इ आ
 ख शि ख ष्ट
 वा औ हो वा । ग्वा भीः ॥ ६ ॥

१/६ इन्द्राण्याः साम

उ च्वा ते जा त मा । धा सा ओ मो वा । दि वि स
 कीच् का य ट कि चा य ट कि
 डू मि या दा दे ओ मो वा । उ ग्रं शा र्म्मा ओ मो वा ।
 टीट् ख शि खा श
 म हा इ आ वा औ हो वा । ऊ ऊ पा ॥ ७ ॥

१/७ शैशवे द्वे

उ च्वा ते जा त म न्धा सा । दि वि स त् भू म्या द दा
 पि ण खी त्र
 उ ग्रं शा र्म्मा । म हा इ आ वाः ॥ ८ ॥

उ च्वा ते जा त म न्धा सा । दि वि स डू म्या दा

थ टि त टा था टच् य टि था
 दा उ ग्रं शा र्म्मा । म हा हो वा औ हो इ श्र वा हो वा
 टच् य टाच् कच् खा प्र ख
 औ हो इ या हा इ यो वा । ऊ ॥ ९ ॥

१/८ प्रजापतेर्दोहादोहीये द्वे

खा ता टा खाण्फल् ख श
 उ च्वा औ हो । ते जा त मा । धा सा । दि वि स
 कृ थ टि त च्वा का ट ख प्ल
 डू म्या द दे आ उ ग्रं शा र्म्मा । मा ही श्र वा औ हो वा ।
 प्ला श
 हो इ डा ॥ १० ॥

बी तु तित त
 उ च्वा ते जा त म न्ध सा दो हा इ दो हा ए ।
 कृ ट त टा त्ति त टि त
 दि वि स डू म्या द दे दो हा इ दो हा ए । उ ग्रं शा र्म्मा
 ट त टा त त टि खण् प प्ला
 दो हा इ दो हा ए । म हि आ वाः । ओ इ डा ॥ ११ ॥

१/९ इन्द्राण्याश्चैव साम

णा णाफ् खा शा पी ण टा
 उ च्वा ते जा त मा न्ध सा । दि वा इ सा डू । मि या
 टा ट त ट त टी च श टि त ट
 द दा ओ वा ओ वा उ व उ वा हो इ । उ ग्रं शा र्म्मा ओ
 त ट त टी च श च टा ख
 वा ओ वा उ व उ वा हो इ । मा ही श्र वो या औ हो
 शि खि
 वा । य यु रे ॥ १२ ॥

१/१० आवहवीयञ्च

खि शू चा या ट टा
 उ चा ता इ जा त म न्ध सा । दि वा इ सा डू मि या
 ता श कि च कू ट कि खा
 द दा इ । उ ग्रं श र्मा । मा हा इ श्र वा उ वा ।
 त ख
 स्तौ षे ॥ १३ ॥

१/११ आजीकं

कु कु की
 स्वा दा इ ष्ठा या म दा इ ष्ठा या । प व स्व सो मा
 टि त की टी खण्
 धा रा या । इ न्द्रा या पा । ता वा इ सू ताः ।
 प ष्ठा
 ओ इ डा ॥ १४ ॥

१/१२ सुरूपे द्वे

थ श टा टा कि श टा चा
 स्वा दि ष्ठ या इ या इ या म दी ष्ठा या । पा वा स्व
 टा टा की टा था टा टा च श
 सो इ या इ या म धा रा या । इ न्द्रा य पा इ या इ या । ता
 टी खण् प ष्ठा
 वा इ सू ताः । ओ इ डा ॥ १५ ॥

थ कु की टा च क
 स्वा दि ष्ठ यौ हो वा इ या म दी ष्ठा या । पा वा
 की की टा था की
 स्व सौ हो वा इ या म धा रा या । इ न्द्रा य पौ हो वा
 च श टी खण् प ष्ठा
 इ या । ता वा इ सू ताः । ओ इ डा ॥ १६ ॥

१/१३ जमदग्नेः शिल्पे द्वे

खि ण का या दा खा श
 ओ इ स्वा दी । छ या मा दी छा या उ वो वा । प
 की चक दा खा श ट ख शि
 व स्व सो म धा रा या ओ ई न्द्रा । या पा औ हो वा ।
 तीच्
 त वे सु ताः ॥ १७ ॥

खु ण का या दा खा श
 उ हु वा इ स्वा दी । छ या मा दी छा या औ हो वा ।
 कीच् का ट ख श्र ट ख
 प व स्व सो म धा रा या उ हु वा इ न्द्रा या पा । ता वा
 शि ख प्ल
 औ हो वा । सू ताः ॥ १८ ॥

१/१४ सांहितश्च

ता श ता ती दा ख क्ष
 स्वा दा इ छ या म दि छ या पा वा स्वा सो म धा र
 ती का ख शी प्लि क्षि क्ष
 या । आ ई न्द्रा या पा हा बु । त वा इ सु ता बु । वा ॥ १९ ॥

१/१५ वसिष्ठस्य च शकुनः

षौ
 स्वा दि छ या, म दि छ या, प व स्व सो, म धा र या,
 ती ता दा ट दा ट खी
 इ न्द्रा य पा । ता वा ऊ ता वा ऊ त । वा उ वा औ
 शि ख छ
 हो वा । सू ताः ॥ २० ॥

१/१६ जमदग्नेश्च गम्भीरं

तु ता ते त श्र कु
 औ हो हं भा ए हि या हा हा ई स्वा दा इ छया
 ख श खि ण व ता त त श
 मा दी ओ इ मा दी । औ हो हं भा ए हि या हा हा ई

की ख श खा ण तू
 छा या प वा स्वा सो ओ स्वा सो । औ हो हं भा ए
 ता त त श की ख श खा ण
 हि या हा हा ई मा धा र या ई न्द्रा ओ ई न्द्रा । औ
 तू ता त त श की श ख श
 हो हं भा ए हि या हा हा ई या पा त वा इ सू ता
 खि ण तू ता त ख
 ओ इ सू ताः । औ हो हं भा ए हि या हा हा औ
 शि ख
 हो वा । ई ॥ २१ ॥

१/१७ सांहितञ्चैव

तू ति टा ट त टा
 स्वा दि छ या म दा इ छ या । पा वा स्वा सो म धा
 च श ट ता ट टि ति ख ङ्ग
 रा या आ इ न्द्रा या पा त वा हा उ वा । सू ताः ॥ २२ ॥

१/१८ सोमसामनी द्वे, आशुभार्गवं तृतीयम्

ती का टा चक इ
 वृ षा प वा । स्व धा रा या मा रु त्व ता इ च म त्सा
 त टीट् ख शि टि ख
 राः । वा इ श्वा दा धा औ हो वा । न ओ जा सा ॥ २३ ॥

ता त श ख श खि ण ख शण्ट ख श
 वृ षा हा बु । पा वा स्वा धा रा या । मा रु त्वा ता
 खी ण कि चक् टाट् ख खि
 इ च म त्सा राः । वा इ श्वा द धा ना ओ औ हो वा ।
 ख श
 जा सा ॥ २४ ॥

तू त टी चा खा
 वृ षा प व स्व धा रा या । मा रु त्वा ता इ चा म त्सा
 ण चा य ट ता प ङ्ग शा
 राः । वि श्वा दा धा न ओ जा सो । हा इ ॥ २५ ॥

१/१९ वैश्वदेवे द्वे

ती टिच् या ट थ टि त
 आ इ वृ षा । प वा ई हा औ हो स्वा धा रा या ।
 टी त क चा य प
 मा रु त्व ते हा इ च मा त्सा रा हा इ वि श्वा द धा
 शौ णाप् ख शि
 हा बु न ओ ज सा हा बु । ओ वा ओ वा ओ वा ।
 कु टिख्
 अ स्मे रा या ऊ ता श्र वाः ॥ २६ ॥

खु ण श टा खा क था
 वृ षा प व ए हि या । स्व धा रा या औ हो वा ।
 पा क था पीय् प श टच् य ट
 मा रु औ हो वा । त्व ते च मा त्सा राः । औ हो ये
 खा त्र चि क चक् टा ख
 औ हो वा । वि श्वा द धा न ओ जा सा ॥ २७ ॥

१/२० इन्द्रसामनी द्वे

टी टि त टी
 वृ षा पा वा हौ हो औ हो । स्व धा रा या हौ हो
 टि त टी टि त टी
 औ हो । म रु त्वा ते हौ हो औ हो । च मा त्सा रा
 टि त टी टि त
 हौ हो औ हो । वि श्वा दा धा हौ हो औ हो । न ओ
 टी टि खण् प प्ला
 जा सा हौ हो औ हो । ओ इ डा ॥ २८ ॥

टी खी श टी
 वृ षा पा वा औ हो औ हो वा । स्व धा र या औ हो
 खी श टी खी श
 औ हो वा । म रु त्वा ता औ हो औ हो वा । च मा

टी खी श टी
 त्सा रा औ हो औ हो वा । वि श्वा दा धा औ हो औ
 खी श टी खी ष्ट प्ला श
 हो वा । न ओ जा सा औ हो औ हो वा । हो इ डा ॥ २९ ॥

१/२१ यौक्ताश्वे द्वे

ता त ती का टी च क
 औ हो हो हा इ वृ षा । प वा स्वा धा रा या मा रु
 ख ण श टी का ख ण ता त
 त्वा ता इ । ओ इ चा मा चा मा त्सा राः । औ हो हो
 ती दा ख श खा शि
 हा इ वि श्वा । द धा ना ओ ज सा औ हो वा । ओ इ
 खी
 ज्व रा ॥ ३० ॥

ती त त श का टी च का ख
 वृ षा बु हो हो हा इ । प वा स्वा धा रा या मा रु त्वा
 ण श ताच् कि ख ण ती त त श
 ता इ । च मा ओ चा मा त्सा राः । वि श्वा बु हो हो हा इ ।
 दा ख श ट ख शि खि श
 द धा ना ओ जा सा औ हो वा । ओ इ जू वा ॥ ३१ ॥

१/२२ भासञ्च

ता श टी खा श ख
 या स्ता इ । मा दो वा रा उ वो वा । णी या स्ता इ
 शी टी खा श ख शी
 ना । पा वा स्वा आ उ वो वा । धा सा दा इ वा । वा इ रा
 डु खा श ख श
 घा शा उ वो वा । सा हा ॥ ३२ ॥

१/२३ सोमसाम च

ता ता ता ति ड
 य स्ते म दाः । व रा इ णी या स्ता इ ना पा वा स्व

ता ता की खा शा झा शा
 आ न्ध सा । दा इ वा वा इ रा हा बु । घ शां स हा ।
 झा श
 हो इ डा ॥ ३३ ॥

१/२४ प्रजापतेश्च सहोरयिष्ठोयम्

ता खि ण ड खा शण्ड
 य स्ता ओ इ मा दाः । व रा इ णा या उ वो वा हा
 खि शण्ड त श की का टि खा
 उ वो वा हा इ । ता इ ना पा वा स्वा आ न्धा सा उ वो
 श ण्ड खि शण्ड त श इ खा शण्ड
 वा हा उ वो वा हा इ । दा इ वा वा इ रा उ वो वा हा
 खि शण्ड त श ट ख शि ता च टाख्
 उ वो वा हा इ । घा शा औ हो वा । स हो रा इ ष्टाः ॥ ३४ ॥

१/२५ मादिलं

खी श झा यि ट की
 य स्ते मा दो वा इ या । रा इ णा याः । ता इ ना पा
 का ट का थ टा चि ट खा
 वा स्वा औ हो वा हा न्धा सा । दा इ वा वा इ रा औ
 शि तीच्
 हो वा । घ शां स हा ॥ ३५ ॥

१/२६ सोमसाम चैव

पी शु की च का
 य स्ता इ मा दो व रे णि यः । ता इ ना पा वा स्व आ
 य ट टि टि पा ळि शा
 न्धा सा । दा इ वा वा इ रा घा शो बां सा हो । हा इ ॥ ३६ ॥

१/२७ प्रजापतेश्चैव सहोरयिष्ठियं सोमसाम वा

षा तृ त क ष
 य स्ते म दो व रे णि या ए । ते ना प व स्वा न्ध सा

कृ पि ण श का का का का
 दे वो वी रा हा इ । धा शा उ वां सा हा उ वा ।
 खा श
 ऊ ऊ पा ॥ ३७ ॥

१/२८ वैष्टम्भे द्वे

ती चा ता भी ख
 ति स्रो वा चाः । उ दा उ दा आ उ वा ए । रा ते
 शु का ति भी ख
 गा वो मि मा । तो धा इ ति धा आ उ वा ए । ना वो हरि
 शु का ति टि ख श
 रे ति । का ना इ क ना आ उ वा । क्रा दा त् ॥ ३८ ॥

ती पी श
 ति स्रो वा चाः । उ दा इ रा ते । गा वो मि म न्ति
 पूय् पा श खी ण श ट ख शि
 धा इ ना वाः । हरि रे त्यो हा इ । का ना औ हो वा ।
 ख श
 क्रा दा त् ॥ ३९ ॥

१/२६ पाष्ठीहे द्वे

था पा च्चि क च श था पा
 ति स्रो वा चो हा उ दी रा ता इ । गा वो मि मा हा
 चा क कि श पि ण श टि ख
 न्ति धे न वो हरि रा इ तो हा इ । क ना इ क्रा दा औ
 शि कि त कीष्
 हो वा अ स्म भ्यं गा तु वि त्त मां ॥ ४० ॥

पू ति त श ती
 ति स्रो वा (?) उ दी र तो वा हा इ । गा वो मि मा
 त का खा शु ट ख शि
 हा न्ती धे ना वो हा रो रा इ ती । का ना औ हो वा ।
 ख श
 क्रा दा त् ॥ ४१ ॥

१/३० वैष्टम्भञ्चैव

गा गाफ् खा शि कि चक
 ति स्त्रो वा चा उ दी र ता इ । गा वो मि मं न्ति
 या ट टा त श चा या टा टा त श
 घा इ ना वा हो वा हा इ । ह रा इ रा इ तो हो वा हा इ ।
 टीच् ख शि ख ष्ट
 क ना इ क्रा दा औ हौ वा । दी शाः ॥ ४२ ॥

१/३१ पाष्ठीहञ्चैव

फी चा का श क कि
 ति स्त्रो वा चा उ दी र ता इ । गा वो मि मं न्ति धे
 इ ता टाच् क टा का ट ख
 न वो ह रि रा इ ती । क नौ हू वा ए हो वा । क्रा दा
 शि त टा टाख्
 औ हो वा हा ओ वा ओ वा ॥ ४३ ॥

१/३२ इषोवृधीयञ्च

ती श क की श टि
 इ न्द्रा ये न्दा बु । मा रु त्व ता इ पा व स्व मा
 का चा थ श टा चक् टाच् ख
 धु म त्त माः । आ र्क स्या यो नि मा सा दा औ हो
 शि टीच्
 वा । इ षो वृ धे ॥ ४४ ॥

१/३३ इन्द्रसाम च

ख शाप्ल ख गा कि ख श ख शप्ल ख
 आ इ न्द्रा या इ न्दो । म रु त्वा ता इ । पा वा स्वा
 ण कि ख ख शप्ल ख ण कि ख
 मा । धू मा त्त माः । आ र्का स्या यो । नि मा सा दाः ॥ ४५ ॥

१/३४ वैश्वदेवे च

का का का त त की का
 इ न्द्रा ये न्दो हो औ हो वा । मा रु त्व ते हो औ

त त च टि का त त च टि
 हो वा । पा व स्व मा हो औ हो वा । धू म त्त मा हो
 का त त थ टि कृ त त का
 औ हो वा । आ कर्क स्या यो हो औ हो वा । नि मा
 टा का त खण् प ङ्ग
 स दा हो औ हो वा । ओ इ डा ॥ ४६ ॥

इ न्द्रा ये न्दो ए म रू । त्व ता इ प वा स्वा म
 टि तच् का ट ट त टि तच् का
 धू म त्ता मा हू वा ए हो वा । अ क्का स्या यो हू वा
 ट ट त टि खण् प ङ्ग
 ए हो वा । नि मा सा दाः । ओ इ डा ॥ ४७ ॥

१/३५ इन्द्रसाम चैव

इ न्द्रा ये न्दो म रू त्व त ओ हा इ । प व स्वा म धु
 की श ट ख ख ण या टा ट खा
 म त्ता मा ओ हा ओ हा । आ क्का स्या यो । ना इ मा
 शि खा ङ्ग
 औ हो वा । उ प् सा दाः ॥ ४८ ॥

१/३६ आग्नेयानि त्रीणि

इ न्द्रा ये न्दो हा बु । मा रू त्व ते हा बु । प व स्वा
 श टी त श टी त श टा ख
 म धु म त्त मा हा बु । अ क्का स्य यो हा बु । नि मा हो
 ङ्ग ङ्ग शा
 वा सा दो हा इ ॥ ४९ ॥

इ न्द्रा ये न्दो वा ओ वा । मा रू त्व ता उ वा आ
 कि क कु कि क
 उ वा । पा व स्व मा उ वा आ उ वा । धू म त्त मा उ

कु किख् श्रु की
 वा आ उ वा । अ क्का हा बु स्य यो हा बु । नि मा उ वा
 प प्लि शा
 हो वा सा दो । हा इ ॥ ५० ॥

वृ त श की श च
 इ न्द्रा ये न्दो म रु त्वा ता इ । प वा स्व मा धु मा
 य प श्रु प्ला शा
 ता मा अ क्क स्य यो नि मा हा बु । सा दो । हा इ ॥ ५१ ॥

१/३७ आश्वानि चत्वारि

ता चा त टि ख शी
 आ सा । व्यं शु र्मा आ उ वा । दा या प्सु दा क्षाः ।
 ता भी ख का ट त ता
 गि रा आ उ वा ए । छाः । श्ये नो ना यो । नि मा आ उ
 टि ख श
 वा । सा दा त् ॥ ५२ ॥

ती टि चक दी
 अ सा वि या । शु र्म दा य आ प्सु द क्षो गा इ रि
 कि यि टा क प छि शि
 छाः । श्या इ नो ना यो । नी मो वा सा दा त् । हा इ ॥ ५३ ॥

फा खी श क टि खा श
 अ सा वि या उ वो वा । शु र्म दा या उ वो वा ।
 ठा खा श इ खा श क
 आ प्सा उ वो वा । द क्षो गि रा इ छा उ वो वा । श्ये
 इ ख
 नो न यो नि मा सा दा त् ॥ ५४ ॥

फा खु श क कि खि श
 अ सा वि यौ वा उ वो वा । शु र्म दा यौ वा उ वो वा ।
 फा खु श की खि श
 आ प्सु द क्षौ वा उ वो वा । गि रा इ छौ वा उ वो वा ।

१/३६ प्राजापत्ये द्वे

फि फा फा त त श थाच् क ट
 प वा स्वा दौ हो औ हो वा हा इ । क्ष सा धा ना औ
 ता ता त त श क थ श की क ट
 हो औ हो वा हा इ । दे वे भ्यः । पा इ त ये हा रा
 ता ता त त श चि ट ता ता
 औ हो औ हो वा हा इ । म रु द्भ्यो वा औ हो औ हो
 त त श ट ख शि ख कु
 वा हा इ । या वा औ हो वा । मा दाः ॥ ६० ॥

षि तू त क
 प व स्व द क्ष सा ध न औ वा । दे वे भ्यः पी
 ड टी श ची प ष्टा
 त या हो इ ह रा इ । म रु द्भ्यो वा ऊ य वो वा
 ष्टि शा
 मा दो । हा इ ॥ ६१ ॥

१/४० वैदन्वतानि चत्वारि, ऋषभो वा वैतन्वतश्चतुर्थः

ता तु दा खा क थ
 पा री । स्वा नो गि रि ष्टाः प वा इ त्रे सो मो
 टि की दा त क प प्लि
 अ क्षा रा त् । म दा इ षू सा ई या र्वा धो वा आ सो ।
 शा
 हा इ ॥ ६२ ॥

ती तु दा खा क
 प र्ये पा री । स्वा नो गि रि ष्टाः प वा इ त्रे सो
 थ टि ड त ट ख
 मो अ क्षा रा त् । म दा इ षू सा हा र्वा धा औ हो
 शि त टाख्
 वा । ए आ सी ॥ ६३ ॥

फ श फा ख शि चा क कि श
 पा रि स्वा नो गा इ रि ष्टाः । प वि त्रे सो मो आ क्षा

क कि टा ख ण खी ख ख
 रात् । प वि त्रे सो मो क्षा रा त् । ओ इ म दौ वा ओ
 शि थ श टिट् ख शि त
 वा षु वा । सा र्व धा य सा इ मा दा औ हो वा । ए
 चा क टा ख
 षू सा र्व धा या सी ॥ ६४ ॥

ट चि क चा क ट ख श खी श
 औ हो इ ह हा हा हो यौ हो वा । प रा इ स्वा नो
 खा णा खी श खि ण
 गि रा इ ष्टाः । प वा इ त्रे सो मो अ क्षा रा त् । म दा इ
 खि श खि ण ट चि क च क ट ख त्र
 षू सा र्व धा या सी । औ हो इ ह हा हा हो यौ हो वा ।
 त टाख्
 ए ऊ पा ॥ ६५ ॥

१/४१ रजेराङ्गिरसस्य पदस्तोभौ द्वौ

ती ट च ट च चा था
 प र्ये स्वा नाः । गा इ रि ष्टाः । इ या हा हा उ
 टा च श कि टा कि था
 वा हो इ । पा वि त्रे सो मो अ क्षा रा त् । हा हा उ
 टा च श टा का च था टा ट क प
 वा हो इ । म दा इ षु सा । हा हा उ वा हो र्व धो
 ङ्गि शा
 बा आ सो । हा इ ॥ ६६ ॥

षा तू ट च ट च चा
 प र्यौ हो वा हा इ स्वा नाः । गा इ रि ष्टाः । इ या
 ख शण्ट त श था का का कि
 ओ हा हा इ । हा हा ओ वा ओ वा । पा वी त्रे सो
 टा चा श ख शण्ट त श था का का
 मो अ क्षा रा त् । ओ हा हा इ । हा हा ओ वा ओ वा ।

टा का च ख शण्ड त श था का का
 म दा इ षु सा । ओ हा हा इ । हा हा ओ वा ओ वा ।
 क प ङ्गि शा
 वा धो वा आ सो । हा इ ॥ ६७ ॥

१/४२ औणयिवे द्वे

षा वृ षि
 प रि प्रि या दि वः क वीः । व यां सि न ष्यो हिं
 की टि त की टा ट त चा
 ता स्वा नै र्या ती । अ या उ वा इ या ई या । का वी
 ट्टा ख शि ख
 क्र तो या औ हो वा । ई ॥ ६८ ॥

फी श कि श टाच् क्विच्
 प रि प्रि या दि वः क वा इः । व या हा उ वां सि
 कि कि का ट त च क का
 न ष्यो वा हिं ताः । स्वा नै र्या ती । ह्र वा हो वा हो
 का टा ट त चा टा ख शि त टाख्
 वा ह्र वा ई या । का वी क्र तो या औ हो वा । ई यां ॥ ६९ ॥

इति प्रथमः खण्डः ॥ १ ॥

२१ सौभरे द्वे

खि ण चि टा त त टि
प्र सो मा साः । म द च्यू ता औ हो वा इ श्र वा
ख णा इ टिट् खा
सा इ नाः । ओ इ म घो नां । सु ता वा इ दा औ हो
शि खी
वा । धे अ क्र मूः ॥ १ ॥

ती की श च य टा
प्र सो मा साः । वा इ पा श्री ता आ पो न या न्ता
की या टा का त चा
ऊ र्म यौ वा ना नि मा ओ औ हो । हि षा इ व
दी खण् प ष्ठा
इ डा भा । ओ इ डा ॥ २ ॥

२/२ इन्द्रस्य वृषकाणि त्रीणि

फी श कि
प व स्वे न्दो वृ षा सु ताः । कृ धी नो य श सो ज ना
प्लु शु ट खा शि ख श
ए वा इ श्वा या पा । द्वा इ षा औ हो वा । जा हि ॥ ३ ॥

ती मि त यू
वृ षा हि या । सी भा नू ना । द्यु म न्त न्त्वा ह वा
पा ति दी प ष्ठा ख श
मा हा इ पा वा । मा न सु वो ओ बा । दृ शं ॥ ४ ॥

फी शा का दी कि श
वृ षा हि या सि भा नु ना । द्यु म न्त न्त्वा ह वा म हे
का ट का टि च दी क टा
हो वा औ हो वा । प व मा ना सु व दृ शं हो वा औ
का खा ष्ठा
हो वा । हु वो इ डा ॥ ५ ॥

२।३ बभ्रोः कुम्भ्यस्य सामानि त्रीणि

खा शू टा खि ण श
इ न्दू रौ हो वा हा इ पा वी । छ चा इ त नो हा इ ।
कि ट त की श पि ण श
हा हो ये हो वा । प्रि याः क वी ना म्म ति रो हा इ ।
कि ट त टा खा ण श कि ट
हा हो ये हो वा । सृ जा द श्वां हा इ । हा हो ये हो
त ट ख शि ख श
वा । रा था औ हो वा । ई वा ॥ ६ ॥

तै श ट
इ न्दु प वि छ चे त नः प्रि य क वा इ । हं हं न्ना
खि ण पि श ट त ट ख शि
म्मा तीः । सृ जा दा श्वां । हं हं रा था औ हो वा ।
ख श
ई वा ॥ ७ ॥

षि
इ न्दु प वि छ चे त नः प्रि यः क वी ना म्म त्रि सि
ते ता का का ट ख शि
जा द श्वां । ओ वा ओ वा रा था औ हो वा ।
ख श
ई वा ॥ ८ ॥

२।४ बभ्रोः कार्तवेशानि त्रीणि

खी श ण्डि टा टा त च
अ सृ क्षा ता प्रा वा जी नाः । ग व्या सो मा सो अ श्व
शा टा टा च श का प ष्टा
या । शू क्रा सो वी र या श व ओ इ डा ॥ ९ ॥

तु ति
अ सृ क्ष ताः प्रा वा जि नाः । ग व्या सो मा सो अ श्व

इ च श ता ट च श का ट् ख
 या हो इ । शु क्रो सो वा हो इ । र या शा वा औ हो
 शि ख प्ल
 वा । ग्वा भीः ॥ १० ॥

षि खु शी त
 अ सृ क्ष त प्र वा जि न ए ग व्या सो मा । सो
 पा श टा ख ण क प ष्ट झ
 आ श्वा या । शु क्रो सो वी । रा यो बा शा वो ।
 शा
 हा इ ॥ ११ ॥

२/५ शाम्भदे द्वे

ती ता ट ख शि ख
 पा वा स्वा दे । व या वा या औ हो वा । यू षा
 शू ता टा ख शि ख ष्ट
 गा इ न्द्रं गा छा । इ ता इ तु ता औ हो वा । मा दाः ।
 टाच् य ट त ता ट ख शि ख श
 वा यूं हो आ रो । ह धा हा धा औ हो वा । म्मा णा ॥ १२ ॥

कु खी श दी
 प व स्व दे वा ऐ ही ऐ ही या । आ यु षा गै
 टा ट त षि दू टा ट त
 ही ऐ ही या । इ न्द्रं ग च्छ तु म दा ऐ हो ऐ ही या ।
 की का प ष्टा श शा
 वा यू मा रो ओ हा धो बा म्मा णो । हा इ ॥ १३ ॥

२/६ वसिष्ठस्य जनित्रे द्वे

ता की ख ण चा चा
 पा वा । मा नो अ जी जा ना त् । दी वा श्चि त्रा
 शी कि टाट् ख शि
 न्न त न्य तुं । ज्यो ति र्वै श्वा ना रा औ हो वा ।
 ख श
 बृ हा त् ॥ १४ ॥

ती पी श चा टा
 प व मा नाः । अ जा इ जा ना त् । दि वा श्चि त्रां
 त त श का ख ण ख शप्त् ख णा ष्टा
 हा हा इ ना तं न्या तूं । ज्यो ती र्वा इ श्वा न रो बा
 ष्टी शा
 बृ हा त् । हा इ ॥ १५ ॥

२/७ मरुतां प्रक्रीडास्तयः संक्रीडा वा निक्क्रीडा वा

ता षी डु टि
 पा री । स्व ना स इ न्द वो म दा या ब र्ह णा
 खा खा ता क प ष्टि शा
 गि रा मा धो अ र्षा । ती धो बा रा यो । हा इ ॥ १६ ॥

ती टु
 प र्ये पा री । स्वा ना स इ न्द वा उ वा हा उ
 टि क थ च श षि डू
 वा हो वा इ या । म दा य ब र्ह णा गि रा उ वा
 टि क थ च श षि
 हा उ वा हो वा इ या । म धो अ र्ष न्ति धा र या
 इ टि क थ टा ख शि
 उ वा हा उ वा हो वा इ यो या औ हो वा ।
 ख श
 ऊ पा ॥ १७ ॥

फा णाफ् ख शि टा च चा श
 पा री स्वा ना सा इ न्द वाः । म दा या ब र्ह णा
 डू त दी ट त का
 गि रा म धो आ र्षा । ऊ र्म्मि रि वा ई या । रि धा र
 चक ट ख ष्ट ष्टा श
 या औ हो बा । हो इ ड्डा ॥ १८ ॥

२/८ औशनं

प रि प्रा ^{ती} सी । ष्या ^{चा} द ^{टा} त्का वीः । सि न्धो रुं र्मा वा
 धी ^{यू} श्रि ^{दा} ताः । का ^{टिट्} रुं वा इ ^{खा} भ्रा ^{शि} औ हो वा । पू ^{ता} रू
^{दाख्}
 स्पृ हां ॥ १९ ॥

इति द्वितीयः खण्डः ॥ २ ॥

३/१ यामानि त्रीणि

डा चक द्र चक च श टा
इ हा इ हा उ पो षु जा त मा प्तू रां इ हा । इ हा
चक द्र चक च शा टा चक
इ हा गो भि र्म गं प रा इ ष्कु तां इ हा । इ हा इ हा इ
द्र च श च श
न्दु न्दे वा अ या सि षूः । इ हा ॥ १ ॥

इ चक चा टा का
आ उ पो षु जा त मा प्तू रा मु पा । गो भा इ र्हा
श टी का च चा टा च क टी
इ भं गं प रा इ ष्कु ता मु पा । इ न्दूं हो इ दे वा अ या
ति टि खा श
सि षु रा आ उ वा । ऊ ऊ पा ॥ २ ॥

ष तू टा त टा त श च
उ पो ष्वौ हो इ जा तां । आ प्तू रा मौ हो वा इ गो
खा ण यी टा टा खा शि
भि र्भा गं । ओ इ पा रो ष्कु तां । इ न्दू न्दे वा औ हो वा ।
खी
अ या सि षूः ॥ ३ ॥

३/२ अंकतेवैरूपस्य साम

ती खि ण टा ख श
पु ना नो या । क्रा मो दा भो । वि श्वा मा र्द्धो वी
खि ण श टा ख णा ट ख शि
च र्ष णा इः । शुं भा न्ता इ वी । प्रा न्धा औ हो वा ।
ख ङ
तो भिः ॥ ४ ॥

३/३ औशनने च

तु ति कि क थ
आ वि श न् का ला शं सु ताः । वा इ श्वा अ र्ष न्न

चक टि ट त टा ख ण टिद् खा
 भा इ श्रा या ओ हा ओ वा ओ हा । इ न्दू रा इ न्द्रा
 शि खी
 औ हो वा । य धी य ते ॥ ५ ॥

फा प फिण्ड खि णा था
 आ वो श नू क ल शं सु तो वा इ श्वा । अ र्ष न्न
 चक टि खि श ट तिच् का
 भा इ श्रा या औ हो औ हो वा । औ हो औ हो इ न्दू
 य टा टिद् ख शि ख श
 रा इ न्द्रा । य धी या ता औ हो वा । ऊ पा ॥ ६ ॥

३/४ सोमसाम च

ती पि श चि टि
 अ स र्जि रा । थि यो या था । प वि त्रे चा मु वो
 ख ण क टा त चा का पा
 स्सू ताः । का ष्म न्न्वा जी । नि या क्रा मा इ दौ हो
 झा झा श
 वा । हो इ डा ॥ ७ ॥

३/५ काष्णे च

ति श थाच् का य प ता
 प्र य द्वा बु । गा वो न भू र्णा या स्ते षाः । आ या
 कू च टा त कु ट
 सो अ क्र मूः घ्र न्ताः का ष्णां । अ पा त्व च मौ हो
 ख शि खा श
 हा औ हो वा । ऊ ऊ पा ॥ ८ ॥

किख् शु चा श का
 प्र य त् दा वो न भू र्ण यः । त्वा इ षा अ या
 ट कि प णा श ट ख शि थ
 सो अ क्र मू घ्रा न्तो हा इ । का ष्णा औ हो वा । आ
 टिख्
 प त्वा चां ॥ ९ ॥

३/६ भारद्वाजश्च

ष वृ थि ट
 अ प घ्ने हो इ पा वा । सा इ मा र्धाः । क्र तू
 कीच् का य ट टिट् ख शि
 वि त्सो म मा त्सा राः । नु दा स्वा दा औ हो वा ।
 का टाख्
 व युं ज नां ॥ १० ॥

३/७ वैश्वामित्रश्च

ष ती का दा य टा ख श
 ए अ या प वा । स्व धा रा या हा उ वा । ऊ पा ।
 हू टाच् य टा ख श
 य या सू र्य म रो चा या हा उ वा । ऊ पा । हि न्वा
 हू काच् क ता टि खा श
 नो मा नु षा इ ह्रीं या प या आ उ वा ऊ ऊ पा ॥ ११ ॥

३/९ इन्द्रस्य वार्त्रघ्नम्

ता च शि टा क था टि का
 स हो इ प व स्वा । या या वी था इ न्द्रं वृ त्रा या ह
 ख ण श टा ख ण टि त का चक्
 न्ता वा इ । ओ वा ओ वा । व त्रि वां सां । मा ही र
 टा ख ष्ट श्वा श
 पा औ हो बा । हो इ डा ॥ १२ ॥

३/१० सोमसामानि त्रीणि

ती क कि कु
 अ या वी ती । प रि स्र वा य स्त इ न्दो मा दा इ षु
 टी भि त क प ष्ट श्वा शा
 वा अ वा हा न्ना । वा तो वा ना वो । हा इ ॥ १३ ॥
 कि था टा था चक् ट ख शि
 अ या वी ता औ हो वा । औ हो औ हो वा औ हो वा ।
 की का कि क ट था चक् ट ख
 प रि स्र वा य स्त इ न्दो औ हो वा औ हो औ हो वा

शि टा चक का कि टा था
 औ हो वा । म दे षु वा अ वा हा ना औ हो वा । औ हो
 चक ट ख शि टीख्
 औ हो वा औ हो वा । व ती न्न वा ॥ १४ ॥

णा णाफ् खा शि चा था का
 अ या वी ता इ पा रि स्र वा । या स्ता इ न्दो म दा
 या ट मि त का चक् टा खा षु
 इ षू वा अ वा हा न्ना । व ती न्न वा औ हो वा ।
 हो इ डा ॥ १५ ॥

३/११ भारद्वाजश्चैव

ती द्र द्र
 प रि यु क्षां । ओ इ स न द्रा र्षी ओ इ भ र द्रा जां
 पू खा ता क प षु
 ओ इ नो अ न्धा सा स्वा नो अ र्षा । पा वो वा त्रा
 ष्टा श
 यो । हा इ ॥ १६ ॥

इति तृतीयः खण्डः ॥ ३ ॥

४/१ वार्षाहरम्

ती का चक् ख लु
अ चि क्र दा दा ची क्रा दा द चि क्र दा दे । वृ षा
ती का चक् खा लु ती
ह रा इ वा र्षा ह रा इ वृ षा ह रा ए । म हा निम त्रो
चाक् खा लु ती का चक्
मा हा निम त्रो म हा निम त्रा ए । न द र्श ता ना द र्शा
ख लु ती का चक् खा
ता न द र्श ता ए । सं सू र्या इ सां सू री या इ सं सू
लु ती श का चक् ख शि श्वा
र्या ए । ण दि द्यु ता इ णा दी द्यु ता इ ण दा इ द्यु
शा श
ता बु । वा ॥ १ ॥

४/२ वाशानि त्रीणि

ती भि त च
आ ते द क्षां । म यो भू वां । व हि म द्या वृ
दु ख ण श का टा त टि ख
णी मा हा इ । पा न्ता मा ई या । पु रु स्पृ हा औ हो
शि खा श
वा । ऊ ऊ पा ॥ २ ॥

खि श खि ण फू
आ ते दा क्षा म्मा यो भू वं । व हि म द्या वृ णी मा
खा शा टा त ट त ट ख शि ख श
हो हा इ । पा न्ता मा ई या पू रु औ हो वा । स्पृ हं ॥ ३ ॥

फू खा शा
आ ते द क्ष म्म यो भु वां हा इ । व हि म द्या

कू खा शा या ट कि टि
 वृ णी मा हो हा इ । पा न्ता मा पू रू स्पृ ह मि डा
 खण् प श्वा
 भा । ओ इ डा ॥ ४ ॥

४/३ वैरूपे च देवानां वाञ्छसायनि

पि ण भी त का ख ण
 अ ध्व र्यो आ । द्वि भा इ स्सू तां सो मं पा वी ।
 या टा टा खा शि टि ख
 त्रा या ना या । पु ना ही न्द्रा औ हो वा । य पा ता वे ॥ ५ ॥

वृ च टा त त
 अ ध्व र्यो औ हो अ द्वि भीः । सू ता मौ हो वा
 श का ख ण यी टा टिट्
 इ सो मं पा वी । ओ इ त्रा या ना या । पु ना हा इ
 खा शि त चक टा ख
 न्द्रा औ हो वा । ए य पा ता वे ॥ ६ ॥

४/४ तरन्तस्य वैददश्वेस्साम

ती क या ट श टा ख ण
 त र त्स मा न्दी धा वा ता इ । धा रा सू ता ।
 टाट् ख शि कू खा
 स्या न्धा सा औ हो वा । त र त्स म न्दी धा व ती ॥ ७ ॥

४/५ सोमसाम च

ती च टि टा टि च श
 आ प व स्वा । सा ह स्त्रि णां हु वा इ हु वा हो इ ।
 का का टी टा टि च श
 र र्यो सो मा सु वी रि यां हु वा इ हु वा हो इ ।
 था कि टि टाश टा ट ख
 अ स्मै श्र वां सि धा र या हु वा इ हु वा हो या
 शि ख श
 औ हो वा । ऊ पा ॥ ८ ॥

४/६ सूर्यसाम च

अ नु प्र त्ना स आ या वाः । प द न्न वी यो अ क्र मूः ।
 रु चे ज ना न्ता सू हं म्मा ए । रो यं ॥ ९ ॥

४/७ दार्ढ्युतानि त्रीणि

अ र्षा इ हा । सो म धु मा ता माः । इ हा । अ
 भा इ । इ हा । द्रो णा नि रो रु वा त् । इ हा । सी दा न् ।
 इ हा । यौ नौ व ना इ षु वा इ हा ॥ १० ॥

अ र्षा हा बु । सो म धु म त्त मो अ भि द्रो णा नि
 रो औ हो रु वा त्सि दा उ वा । यो नौ वा ने हं म्मा ए ।
 षू वा ॥ ११ ॥

अ र्षा सो म धू म त्त मो अ र्षा सो मा । धू म
 चा मो अ भि द्रो णा हा हा इ । नि रो रु व त्सा इ
 द न्यो नौ हा हा इ । वा ना इ षू वा । ओ इ डा ॥ १२ ॥

४/८ इन्द्रस्य च वृषकं

वृ षा सो मा । धु मं या सा इ । वृ षा दा इ वो हा
 इ वा र्ष ब्रा ताः । वृ षा ध र्मा ई या । णा इ द द्धि ष इ
 डा भा । ओ इ डा ॥ १३ ॥

४/६ ऐषञ्च

ती षी खि शि
 इ षे प वा । स्व धा र यौ हो वा हा औ हो वा । मृ
 की टिक् चा क फ
 ज्य मा नो म नी षि भीः । इन्द्रो रू चा भि गा औ हो
 खू शि किक्
 वा हा औ हो वा । उ ङ्बि ही ॥ १४ ॥

४/१० श्यावाश्वञ्च

ती ङ तच् का टा
 म न्द्र या सो । म धा र या वृ षा पा वा स्वा दा इ वा
 त टिट् ख शि ती
 यूः । अ ङ्या वा रा औ हो वा । भि र स्म यूः ॥ १५ ॥

४/११ सोमसाम च

णाफ् ख शु
 अ या सो म सु कृ त्य या । म हा न् स त्ना भ्य
 ङ ख ण य टच् य ट खि ञ् श
 वा र्द्धा थाः । मा न्दा ना ई ङ षा या सा इ ॥ १६ ॥

४/१२ आग्नेयञ्च

ख ऋ टी खा
 आ बु हौ हो व ह या वो चा । ष णा इ र्हा इ ताः ।
 ख ऋ टी ख
 आ बु हो हो वा हा इ प व मा नाः । स चा इ ता ता
 श ख ङ्ख टा
 इ । आ बु हौ हो वा हा इ हि न्वा न या । पि यौ हौ
 खि ङ्ग शा शा
 हा हो वा बृ हा त् । हा इ ॥ १७ ॥

४/१३ आयास्ये च

पी खी श इ टा
 प्र न इ न्दो ऐ ही ऐ ही या । म हे तु न ऐ ही ऐ

ट त क ह षा ट त
 ही या । ऊ र्मि न्न वि भ्र द र्ष सि ऐ ही ऐ ही या । अ भा
 टीट् खा शि टिख्
 इ दा इ वं औ हो वा । आ या स्याः ॥ १८ ॥

फी खा ख श ह ट त
 प्र न इ न्दो इ या ई या । म हे तु न इ या ई या ।
 क ह ट त टीट् खा
 ऊ मि न्न वि भ्र द र्ष सि इ या ई या । अ भा इ दा इ वं
 शि तच् का टक्
 औ हो वा । ए आ या स्याः ॥ १९ ॥

४/१४ भारद्वाजञ्च

खा शण्ट् खा श् श टि ख
 हो ई या हो ई या इ या हा इ । अ प घा न् पा हो
 खा शण्ट् खा शु टीट् ख शि
 इ या हो ई या इ या हा इ । व ता इ मा ङ्का औ हो वा ।
 की टा ख खा शण्ट् खा शु
 अ प सो मो अ रा ङ्गा हो ई या हो ई या इ या हा इ ।
 टि खा खा शण्ट् खा शु
 ग च्छ न्ना इ न्द्रा हो ई या हो ई या इ या हा इ । स्य
 टीट् ख शि ख
 ना इ ष्का र्ता औ हो वा । ई ॥ २० ॥

इति चतुर्थः खण्डः ॥ ४ ॥

५/१ आयास्यञ्च

ती ट ख शि ख श
 पु ना न स्सो । मा धा औ हो वा । रा या । आ पो
 की श कथ् टि त टी त ट
 व सा नो अ रू ष स्या र त्ना धाः । यो ना इ मा र्त्ता स्या
 ख शि ख श मि त ट खा
 सा औ हो वा । दा सि । उ त्सो दे वो हा इ रा औ हो
 शि ख श
 वा । ण्या या ॥ १ ॥

५/२ वसिष्ठस्य चापदासे

वृ स्त्री श कथ्
 पु ना न स्सो म धा र या । आ पो व सा नो अ
 टा त ट त श कि का श
 रू ष स्यो हा ओ हा इ । आ रा त्ना धा यो नि मृ त
 चि थ टा त ट त श चा य टि
 स्या सी द स्यो हा ओ हा इ । उ त्सो दा इ वा ओ
 त ट त श टि खण् प श्वा
 हा ओ हा इ । हि र ण्या या । ओ इ डा ॥ २ ॥

फी श कि टा टा त च
 पु ना न स्सो म धा र या । आ पो वा सा नो अ
 शा टा टा था टा त चा श
 र्ष सी । आ रा त्ना धा यो नी मा र्त्ता स्या सी द सी ।
 टा टिच् क टा खण् प श्वा
 उ त्सो दा इ वो ही र ण्या या । ओ इ डा ॥ ३ ॥

५/३ माण्डवञ्च

ते त
 पु ना न स्सो म धा र या पो व सो वा । नो अ

कि का का टि त श च क चि
 ष स्य रा त्न धा उ वा ओ हा इ । यो नि मृ त स्या
 थ श कि कि ट त श टि खण्
 सी द स्यु त्सो दे वा उ वा ओ हा इ । हि र ण्या या ।
 प ङ्गा
 ओ इ डा ॥ ४ ॥

५/४ उद्वच्च

पु ना न स्सो म धा हो र या । आ पो व सा न
 कू ट टा षी की
 या हो षा सी । आ र त्न धा यो नि मृ ता स्य सा
 टि श टा टाच् य टा ता क प
 हो इ दा सी । उ त्सो हो इ दा इ वो । ही रो वा ण्या
 ङ्गि शा
 यो । हा इ ॥ ५ ॥

५/५ माण्डवञ्चैव

इ या ई या । पु ना न स्सो म धा रा या । आ पो
 कु टा त षि कु
 व सा नो अ षा सी । आ र त्न धा यो नि मृ ता स्या
 टि त क था टाट् खा शि
 सी दा सी । ऊ त्सो दे वो हा इ रा औ हो वा ।
 त टख्
 ण्या या ॥ ६ ॥

५/६ प्रजापतेश्च सदोविशीयं

पु ना न स्सो म धा र या ओ हा ओ हा ए औ
 तु त की श कथ् टा त ट
 हो औ हो वा । आ पो व सा नो अ र् ष स्यो हा ओ

त दा या त त कि का
 हा ए औ हो औ हो वा । आ रा त्ना धा यो नि मृ
 ची थ दा त ट त दा दा त
 त स्या सी द स्यो हा ओ हा ए औ हो औ हो वा ।
 चा य टि त ट त दा दा त त
 उ त्सो दा इ वा ओ हा ओ हा ए औ हो औ हो वा ।
 टिट् ख श ता दाख्
 हि र ण्या या औ हो वा । स दो वी शाः ॥ ७ ॥

५/७ जमदग्नेः सवासिनी द्वे

ट य दा दा य दा ट चक च क
 ओ हो वा ओ ओ हो वा ओ ओ हो वा ओ वा
 ट ख शि का कि कि का
 ओ वा औ हो वा । पु ना न स्सो मा धा र या पो वा सा
 का कथ् श कि का श चि थ श
 नो अ र्ष स्या र त्ना धा यो नि मृ त स्या सी द स्यु
 कि च ट य दा ट य दा ट का ट
 त्सो दे वाः । ओ हो वा ओ ओ हो वा ओ ओ हो वा ओ
 ट ख शि त का दाख्
 वा ओ वा औ हो वा । ए हि र ण्य या ॥ ८ ॥

त च कच् क दा ख शि का
 ओ हो वा ओ वा ओ वा औ हो वा । पु ना न स्सो
 कि कि का का कथ श कि का श
 मा धा र या पो वा सा नो अ र्ष स्या र त्ना धा यो नि
 कि खा त च कच् क दा ख
 मृ त स्य सी द सी । ओ हो वा ओ वा ओ वा औ हो
 शि कि की टि खण् प
 वा । उ त्सो दे वो हि र ण्य या इ डा भा । ओ
 ष्ट
 इ डा ॥ ९ ॥

५/८ आयास्ये द्वे सोमसामनी वा

ती की कु का
आ इ पु ना । ना स्सो म धा र या पो वा सा ओ नो
च शा की कृ क शा
अ र्ष सि । आ र त्ना धा ओ यो नि मृ ता स्या सी द सी ।
कु च श टि खण् प ष्टा
उ त्सो दा इ वा ओ इ । हि र ण्या या । ओ इ डा ॥ १० ॥

ष तृ त पा
पु ना न स्सो म धा हा बु हो वा । रा या पो व
टि खाण्फूल्ड ख श पा क ता कि
सा न या । षा सी । आ रा औ हो वा । त्ना धा यो
टि खाण्फूल्ड श ख श पा क था
नि मृ ता स्य सा इ । दा सी । उ त्सो औ हो वा ।
टि खाण्फूल्ड ख श
दा इ वो हि रा । ण्या या ॥ ११ ॥

५/९ कण्वरथन्तरं

तृ कु
पु ना न स्सो म धा र या । आ पो व सा नो अ
पा श तै ता
र्षा सी । आ र त्ना धा यो नि मृ त स्य सी द सा ऐ ही ।
टि ता ता टि त ता ख
उ त्सो दा इ वो हि रा आ उ वा । ए णि या या ॥ १२ ॥

५/१० आयास्यञ्च

षि तृ खा त्र का
पु ना न स्सो म धा र या ए औ हो वा । आ पो
टा खाण्फूल्ड त दख् षी
व सा न या । षा सी । आ र त्ना धा यो नि मृ ता

कृ पा श त टाख् पि श टि
 स्य सा ओ औ हो । दा सी । उ त्सो औ हो । दा इ वो
 खाफ्ण्फ्ण्ड त टख्
 हि रा । एया या ॥ १३ ॥

५/११ रौरवञ्च

तु पा ण
 पु ना न स्सो मा धा रा या । आ पो व सा नो अ
 ष्ट ति
 ष् स्या र त्ना धा यो नि मृ त स्य सा इ द सा ओ
 पा शा दृ त पा शा
 हा उ वा । उ त्सो दे वो हि रा हा ओ हा उ वा ।
 का ट ख ष्ट ष्टा श
 एया या औ हो वा । हो इ डा ॥ १४ ॥

५/१२ यौघाजयञ्च

चा य प शण्ड खा ण का टा
 पु ना ना स्सो मा धा रा या । आ पो व सा न
 खाफ्ण्फ्ण्ड ख श क का का टि खाफ्ण्फ्ण्ड श
 या । षा सी । आ रा त्ना धा यो नि मृ ता स्य सा इ ।
 ख श टा टि खाफ्ण्फ्ण्ड ख श
 दा सी । उ त्सो दा इ वो । हि रा । एया या ॥ १५ ॥

५/१३ वसिष्ठस्य च प्लवं

ति ति त खि शण्ड त श
 हा उ वा हा उ वा हा हा उ वो वा हा इ । पु ना
 खि श खि ण खि श खि ण
 ना स्सो मा धा रा या । आ पो वा सा नो आ ष्वा सी ।
 खि श खी श खि ण
 आ रा त्ना धा यो ना इ मा र्त्ता स्या सो दा सी ।
 खि शा खा ण ति ति
 इ त्सो दा इ वो हा इ रा एया या । हा उ वा हा उ वा

त खि शप्ठ ख शि त का का
 हा हा उ वो वा हा औ हो वा । ए आ ती वि श्वा
 कि कि ख
 नि दु रि ता त रे मा ॥ १६ ॥

५/१४ अच्छिद्रञ्च

ती ता टि ख श टा
 प री तो षी । च ता आ उ वा । सू तं । सो मो
 च श चा चा ती ता
 या ऊ ता मं हा वीः । सो मो य ऊ । त मा आ उ
 टि ख ङ का टीच् चा चा
 वा । हा वीः । द ध न्वा यो न र्यो अ प्स्व न्त रा ।
 ती टा च ता टा ख श
 द ध न्वा याः न र्यो अ प्सु आ उ वा । ता रा । सु
 चा शा क टा ख ती ता
 षा व सो मा म द्री भीः । सु षा व सो । म मा आ
 टि ख ङ्गा
 उ वा । द्रा इ भीः ॥ १७ ॥

५/१५ रयिष्ठञ्च

ती मि टा त टा त
 प री तो षी । च ता सू ता मौ हो वा औ हो वा
 टा त ट ख ङ्गा ति टा चा च श च श
 ई या ई या हा हा उ वा । सो मो या ऊ ता मं हा वीः ।
 ती मि टा त टा त
 सो मो य ऊ । त मां हा वी रौ हो वा औ हो वा
 टा त ट ख ङ्गा ति का टी
 ई या ई या हा हा उ वा । द ध न्वा यो न र्यो अ
 चा चा ती टा टा टा टा
 प्स्व न्त रा । द ध न्वा याः । न र्यो अ प्सु अ न्ता रा औ
 त टा त टा त ट ख ङ्गा ति चा
 हो वा औ हो वा ई या ई या हा हा उ वा । सु षा व

शा क या ख ती भि
 सो मा म द्री भीः । सु षा व सो । म मा द्रा इ भी
 टि त दा त दा त ट ख ङ ति
 रौ हो वा औ हो वा ई या ई या हा हा उ वा ।

खा श

ऊ ऊ पा ॥ १८ ॥

५/१६ भारद्वाजे द्वे

औ हो इ प री तो षी । च ता सु त मौ हो औ
 ति चक् क ख श दा च श चि दा
 हो वा औ हो वा । सो मो या ऊ ता मं हा वी रौ हो
 ति चक क ख श का टी च क
 औ हो वा औ हो वा । द ध न्वा यो न र्यो अ प्स्व न्ता
 का ट ति चक क ख श चा शा चा
 रा औ हो औ हौ वा औ हो वा । सु षा व सो म मा
 टि ति प षी श श
 द्री भी रौ हो औ हो वा उ हु वा हा बु । वा ॥ १९ ॥

ती का या शु
 प र्यो पा री । तो षि श्र ता सू त मा उ वा हा बु
 ति कि दा च श चा शु
 हा बु हो वा । सो मो या ऊ ता मं ह वि रा उ वा हा बु
 ति कि का टी च क
 हा बु हो वा । द ध न्वा यो न र्यो अ प्स्व न्ता रा उ
 भी ति कि टि त ति कि
 वा हा बु हा बु हो वा । सु षा वा सो हा बु हा बु हो वा ।
 च पा ष्ठ श श
 मा म द्रा इ भी रु हु वा हा बु । व ॥ २० ॥

५/१७ आभीशवे द्वे

पि वृ च शा क
 प री तो षि श्र ता सु तं ए । सो मो या ऊ ता
 की ख शण्ड त श द्र
 मं हा वी र्दा धा हा इ । न्वा यो न र्यो अ प्सू आ
 कि ख शण्ड त श का पा ष्ट छि
 न्ता रा सु षा हा इ । व सो मा मो बा द्रा इ भौ ।
 शा
 हा इ ॥ २१ ॥

पि वृ त चि क
 प री तो षि श्र ता सु तं ए ए । सो मो या ऊ
 की ख शण्ड त त श
 ता मं हा वी र्दा धा हा हा इ । न्वा यो न र्यो अ
 द्र कि ख शण्ड त त श का पा ष्ट
 प्सू आ न्ता रा सू षा हा हा इ । व सो मा मो बा
 छि शा
 द्रा इ भौ । हा इ ॥ २२ ॥

५/१८ अङ्गिरसामधीवासपरीवासौ ६.

लृ ष
 प री तो षि श्र ता सु त मि हा । सो मो य उ
 द्र ति का
 त्त मं हा वी रि हा । द ध न्वा यो न र्यो अ प्स्व
 द्र ति टि ति टिट्
 न्ता रा इ हा । सु षा वा सो इ हा । म मा द्रा इ
 खा शि ख श
 भा औ हो वा । ई हा ॥ २३ ॥

ते
 इ हा प री तो षि श्र ता सु त मि हा । सो मो
 द्र कि शा ख श का
 य उ त्त मं हा वी रि हा उ वा । ऊ पा । द ध न्वा

यो न र्यो अ प्स्व न्ता रा इ हा उ वा । ऊ पा । सु
 टि कु ख श च दा
 षा वा सो इ हा उ वा । ऊ पा । मा म द्रा इ भी रि
 की शा खा श
 हा उ वा । ऊ ऊ पा ॥ २४ ॥

५/१९ माण्डवे द्वे

प रि तो षि श्र ता सु तां । सो मो या उ त्त मं
 चक टि खा श ख श
 ह वा इ र्दा धा उ वो वा । ऊ पा । न्वा यो न र्यो
 इ त टि त कि
 अ प्स्व न्ता रा । सू षा वा सो । मा म द्री भी रि
 टि खण् प ष्ठा
 डा भा । ओ इ डा ॥ २५ ॥

प रि तो षि श्र ता सु तं ओ वा । सो मो या ऊ
 चा चा चा य ट त त श टाच्
 त्त मं ह वि र्दा धा न्वा यो हा हा इ । न र्यो अ
 चा च श चा य ट त त श कि
 प्स्व न्त रा सु षा वा सो हा हा इ । मा म द्री भी
 टि खण् प ष्ठा
 रि डा भा । ओ इ डा ॥ २६ ॥

५/२० वैतसोमक्रतवे द्वे

प रि तो षि श्र ता सु तां । सो मो य उ त्त मां
 दा का इट् दा
 हा वीः । द ध न्वा यो न र्यो अ प्सु आ न्ता रा ।
 टि त क प ष्ठा छि शा
 सु षा वा सो । मा मो वा द्रा इ भो । हा इ ॥ २७ ॥

टी भु टा टा
 प री तो षा इ श्र ता, सु ता मै हो ऐ ही ऐ हि
 चि थ टा ट त टी चक
 हो वा उ वा ई र्या । सो मो या ऊ त्त मं हा
 मि टा टा चि थ टा ट त का
 वी रै ही ऐ ही ऐ हि हो वा उ वा ई या । द ध न्वा
 टी चक मि टा टा चि थ
 यो न र्यो अ प्स्व न्ता रा ऐ ही ऐ ही ऐ हि हो वा
 टा ट त टी चक् मि टा
 उ वा ई या । सु षा व सो मा म द्री भी रै ही ऐ
 टा चि थ टा ट खण् प ष्ठा
 ही ऐ हि हो वा उ वा ई या । ओ इ डा ॥ २८ ॥

५/२१ प्रजापतेर्गू द्वौ द्वौ, गौतमस्य वा प्रतोदौ द्वौ

चा क फ ता प चा क फ
 ऊ पा ऊ पा उ पा ओ ऊ पा ऊ पा । प री तो
 क्ळ क फ ता प चा क फ
 षि श्र ता सु त मू पा ऊ पा उ पा ओ ऊ पा ऊ पा ।
 क्ळ क फ ता प चा
 सो मो य उ त्त मं ह वि रु पा ऊ पा उ पा ओ ऊ पा
 क फ क्ळ क प
 ऊ पा । द ध न्वा यो न र्यो अ प्स्व न्ता रा ऊ पा ऊ पा
 ता प चा क फ
 उ पा ओ ऊ पा ऊ पा । सु षा व सो म म द्वि मि रु
 क्ळ क फ ता प खि त्र ख श
 पा ऊ पा उ पा ओ उ पा ऊ पा । ऊ प ॥ २९ ॥

ष तू कृ चा
 हा बु हा बु हा उ वा । प री तो षि श्र ता सू त मु
 टाख् ष तू कृ चा
 गा । हा बु हा बु हा उ वा । सो मो य उ त्त मं ह वि
 टाख् ष तू
 रु पा । हा बु हा बु हा उ वा । द ध न्वा यो न र्यो अ

कृ का टाख् ष तू
 प्स्व न्त रा उ पा । हा बु हा बु हा उ वा । सु षा व सो
 कृ का टाख्
 म मा त्रि भि रु पा ॥ ३० ॥

५।२२ मस्तां गोष्ठापुंसीने द्वे

ष तू कृ चा
 हा बु हा बु हा उ वा । प री तो षि श्र ता सू त मि
 टाख् ष तू कृ
 हा उ पा । हा बु हा बु हा उ वा । सो मो य उ त्त मं ह
 चा टाख् ष तू
 वि रि हा उ पा । हा बु हा बु हा उ वा । द ध न्वा यो न
 कृ शा चा टाख् ष तू
 र्यो अ प्स्व न्त रा इ हा उ पा । हा बु हा बु हा उ वा । सु
 कृ चा टाख्
 षा व सो म मा त्रि भि रि हा उ पा ॥ ३१ ॥

ष तू कृ चक
 हा बु हा बु हा उ वा । प री तो षि श्र ता सु तं
 टा का टाख् ष तू
 अ वो वृ ह दु पा । हा बु हा बु हा उ वा । सो
 कृ चक का टाख् ष
 मो य उ त्त मं ह वि श्र वो वृ ह दु पा । हा बु हा बु
 तू कृ च क शा
 हा उ वा । द ध न्वा यो न र्यो अ प्स्व न्त रा अ
 टा का टाख् ष तू
 वो वृ ह दु पा । हा बु हा बु हा उ वा । सु षा व
 कृ चक टा का टाख्
 सो म मा दि भि श्र वो वृ ह दु पा ॥ ३२ ॥

५/२३ महारौरवञ्च

ष तू कू चक
 हा बु हा बु हा उ वा । प री तो षि श्र ता सु तं सो
 का च श का की टी चा
 मो या ऊ ता मं ह वि र्द ध न्वा यो न र्यो अ प्स्व
 चा टीख् ष तू त
 न्ता रा सु षा व सो । हा बु हा बु हा उ वा । ए म
 चक टीख्
 मा द्रा इ भीः ॥ ३३ ॥

५/२४ महायौघाजयञ्च

खि श खि शण्ट त प श ति
 हा उ वो वा हा उ वो वा हा ओ वा हा उ वा ।
 कू च क का च श का
 प री तो षि श्र ता सु तं सो मो या ऊ ता मं ह
 की टीच् चा चा चा श
 वि र्द ध न्वा यो न र्यो अ प्स्व न्ता रा सु षा व सो
 खि खि श खि शण्ट त प श
 म मा । हा उ वो वा हा उ वो वा हा ओ वा हा
 ति त टाख्
 उ वा । द्रा इ भीः ॥ ३४ ॥

५/२५ आश्रानि चत्वारि

ख ण क था टी खा श
 आ सो । मा स्वा नो अ द्रा इ मा उ वो वा । ति
 टी च टि टा खा श टा
 रो वा रा णि अ व्य या जा ना उ वो वा । ना पा
 खा श टी च टि टा खा
 उ वो वा । रो चा मु वो र्वी श ङ्ग रो स्सा दा उ वो
 श टा खा श शी श षा श
 वा । वा ना उ वो वा । षु दा ङ्गि षा इ । हो इ डा ॥ ३५ ॥

हा वा सो म स्वा । नो आ द्रा इ भी स्ती रो वा रा ।
 ता टि ख श खि श खि ण
 णि या आ उ वा । व्या या जा नो ना पू रि चा मू वोः ।
 ता टि ख श खि ण ता
 वि शा आ उ वा । र्द्वा रि स्सा दा वा ने । षु दा आ उ
 टि ख श
 वा । द्वी षे ॥ ३६ ॥

आ सो म स्वा नो अ द्रि भा इः । ति रो वा रा णि
 यु ट यृ टच् का य ट
 या व्या या । ज नो न पु रि चा मू वो विं शा द्वा रीः ।
 टाच् टी का ख ष्ट
 स दा व ना इ षू द द्वि षो इ डा ॥ ३७ ॥

आ सो म स्वा नो अ द्रि भि स्ति रो वा रा णी अ व्य
 ष्टि षू की टिच् टि
 या ज नो न पु रि च मु वो विं शा द्वा रि रौ ह्वा ए
 का की टाच् क टा का
 हो वा । स दा व ने षू दौ ह्वा ए हो वा । द्वी
 टि ख ष्ट ष्ट श
 षा औ हो वा । हो इ डा ॥ ३८ ॥

५/२६ आग्नेयञ्च

प्र सो म दा । वा वो ता या इ । सि न्धु र्न पा इ
 का त टि ख श खि ण क
 प्य या आ उ वा र्णा सा आं शोः पा या । सा म दा

की ता टि ख श खि ण ता
 इ रो न जा आ उ वा । गृ वी र छा को शं । म धा
 टि ख श
 आ उ वा । श्रू तं ॥ ३९ ॥

५/२७ सोमसाम च

प्र सो म दे व वी ता यो हा इ । सि न्धु र्न पि
 फू खा शा टा खा श टा
 प्ये अ र्ण सा हा इ । आं शा उ वो वा । पा या उ
 खा श फ णि फा खा ण श टा
 वो वा । सा म दि रो न जा गृ वी र्हा इ । आ छा उ
 खा श टा खा श षि श षा श
 वो वा । को शा उ वो वा । म धू श्रू तां । हो इ डा ॥ ४० ॥

५/२८ द्विहिङ्कारश्च वामदेव्यं

पि शु
 प्र सो मा दे व वी त या इ । सा इ न्धु र्न पि प्ये
 वे कृ त टा
 अ र्ण सा अं शोः प य सा म दि रो न जौ हो हं म्मा ।
 ट त कृ व टा पि
 गृ वी र छा को शा म्म धौ हो हं म्मा । श्रू ता मौ
 षा षा श
 हो वा । हो इ डा ॥ ४१ ॥

५/२९ अङ्गिरसामुक्तेधनिषेधौ द्वौ

प्र सो म दे व वी त ये सि न्धु र्न पा औ हो वा ।
 फलू खा ण फ प्ल
 का टाच् य टा ख
 प्ये अ र्ण सा हा उ वा । ऊ षा अं शोः प या औ

इल्ल का श क का श वा टा
 हो वा हा इ । सा म दि रो न जा ग वी र्हा उ वा ।
 ख इल्ल खि त्र ख
 ऊ पा छा को श मौ हो वा हा इ । म धु श्रू तां । ऊ ॥ ४२ ॥

तू ति श चि
 प्र सो म दा इ वा वी त या इ । सि न्धु र्न पा इ
 चा थ टा ता टा ख श खा ण श
 प्ये अ र्ण सा इ हा । आं शोः पा या हा हो हा इ ।
 क श का का ट ति टा ख श
 सा म दि रो न जा ग वी रि हा । आ छा को शां हा
 खा ण श खि त्र ख
 हो हा इ । म धु श्रू तां । हे ॥ ४३ ॥

५/३० सोमसामानि षट्

ती थाच् का य ट
 हा बु सो माः । उ ष्वा ण स्सो तृ भीः । आ धी
 कि श च य टा टा ट त
 ष्णू मि रा वा इ नां । आ श्वा औ हो ये व ह रि ता
 पू यि टा कि ख शि
 या त इ धा रा या । म न्द्रा या या हा ओ वा । ति
 टीख्
 धा रा या ॥ ४४ ॥

खी श घ्नी कि
 सो म उ ष्वा ण स्सो तृ भा इः । आ धी ष्णु भी
 शा क था पा ण पूय् प श
 रा वी ना मा श्व ये वा ह रि ता या ति धा रा या
 खि शण्ट ख णा टि ख इ
 म न्द्रा या या ता इ धा । र या औ हो वा ।
 प्ला श
 हो इ डा ॥ ४५ ॥

षा तृ ता
 सो म इ ष्वा ण स्सो तृ भि रे अ धी । ष्णु मि
 ति टि ख श ट त कृ
 रा आ उ वा । वी नां । आ श्वा ये व ह रि ता या
 ता टि ख श ट का ता
 ति धा आ उ वा । रा या । मा न्द्रा या या ति धा आ
 टि ख श
 उ वा । रा या ॥ ४६ ॥

पु ति ता
 सो म उ ष्वा ण स्सो तृ भि रे अ धी । ष्णु मि
 कृ की की
 र वी ना मा श्व ये वा हा रि ता या ता इ धा र
 कृ शु ख श टि ख ष्ट
 या मा न्द्र या यौ वा । ती धा । र या औ हो वा । हो
 ष्टा श
 इ डा ॥ ४७ ॥

तृ
 सो म उ ष्वा ण स्सो तृ भा य धि ष्णु भि र
 तृ के
 वी नां । आ धि ष्णु भि र वी ना मा श्व ये वा ह रि ता
 पू शा ता टि ख श
 या ता इ धा । र या आ उ वा । मा न्द्रा या या
 खि ण णा च क फ ष्टा श
 ती धा । रा या औ हो वा । हो इ डा ॥ ४८ ॥

षि ची टा त प
 सो म उ ष्वा ण स्सो तृ भी रौ हो आ धि ष्णु
 शु कि कि थ चक कि
 भि र वी नां । आ श्व ये व ह रि ता या ती धा रा यौ
 खि श क पी श च ख ष्ट
 वा उ वो वा । म न्द्र या या ती धा ह् । रा यौ ।
 शा
 हा इ ॥ ४९ ॥

५/३१ विष्णोररणी द्वे

ती दाच् चा शा
 त वा हं सो । म रा र णा र णा । स ख्य इ न्दो दि
 ह् च चा शि षी
 वा इ दि वा इ दि वे । पु रु णि ब भ्रो नि च र न्ति
 ह् चा शा कु टा ट
 मा म वा अ वा । प रि धीं र ति तं इ हा आ इ
 खा शि खा श
 हा औ हो वा । ऊ ऊ पा ॥ ५० ॥

ती षी ह्
 त वा त वा । अ हं सो म रा र ण स ख्या ई
 त मि त टि
 न्दो दि वा औ हो दा इ वे । पु रु णि ब भ्रो नि च
 प्ल्य् प श मि त कि पा
 र न्ति मा मा वा । प रा औ हो । धा इं रा ती तो
 छि श शा
 वा आ इ हो । हा इ ॥ ५१ ॥

५/३२ आङ्गिरसानि त्रीणि

तु ति खि श
 त वा हं सो मा रा र णा । सा ख्या ई न्दो दी वे
 खि णा पु तु पा
 दा इ वे । पु रु णि ब भ्रो नि च र न्ति मा मा वा हा
 श्च क प छि श शा
 इ पा रि धा इं रा । ती तो वा आ इ हो । हा इ ॥ ५२ ॥
 षा तु ता च टि
 त वा हं सो म रौ हो र णा । सा ख्या इ न्दो दि
 खाफ्णफ्ण्ड श ख श टा टि टी
 वा इ । दो वे । पू रु णा इ वा भ्रो नि च रा न्ति
 खाफ्णफ्ण्ड ख श टा टि खाफ्णफ्ण्ड ख
 मां । आ वा । पा रो धा इं रा ति तं । आ
 शा
 इ ही ॥ ५३ ॥

त वा हं सो म रा र ण सा ख्या इ न्दो दि वे
 शु की टि ता षी
 दि वा इ । स ख्य इ न्दो दो वे दा इ वे । पू रू णि
 कृ ट त टी ता
 ब भ्रो नि च र न्ति मा मा वा । पा रा इ धा इं रा ।
 टा ट खान् श प ष्ठा
 ति तं आ इ हा इ । ओ इ डा ॥ ५४ ॥

५/३३ औक्षणोरन्धाणि त्रीणि

मृ ज्य मा नाः । सु ह स्ति या सा मू द्रा इ वा
 ती श टा ख श उ टा
 च मि न्व सा इ रा र्यो पा इ शां गं ब हु लं पु रू
 ख ण चि पा श क प ष्ठि
 स्पृ हं । प व मा ना औ हो । भी यो बा र्षा सो ।
 शा
 हा इ ॥ ५५ ॥

मृ ज्य मा नाः । सु ह स्ता या स मू द्रे वा चा
 बा षा वि ति का का च य टा
 मी न्व सा इ रा या इ पी शां गं ब हु लं पु रू स्पृ हं ।
 टिख् ख शि टा खा
 प वा मा ना औ हो वा । मि या र्ष सी ॥ ५६ ॥

मृ ज्य मा नाः । सू ह स्ति या सा मू द्रा इ वा च मि
 चा श य टच् य टा का शा क श च श य
 न्व सा इ । रा र्यो पा इ शां गं ब हु लं पू रू स्पृ हं । पा
 टच् य ट ट ख शि ख श
 वा मा ना भा या औ हो वा । षा सि ॥ ५७ ॥

५/३४ औक्षणोन्नियानानि त्रीणि

ता त ह त
 मृ ज्या ए । मा न स्सु ह स्ति या औ हो । सा मु द्रे
 कू भि त की की
 वा च मि न्व सा औ हो । र यिं पि शं गं ब हु लं पू रु
 मु त टि त क प छि
 स्पृ हा, औ हो । पा वा मा ना । भी यो बा र्षा सो ।
 शा
 हा इ ॥ ५८ ॥

षा तू त श
 मृ ज्य मा न स्सु ह स्त्यो वा हा इ । सा मु द्रा
 हृ ख ण खा ति का का
 इ वा च मि न्वा सि । रा या इं पो शां गं ब हु लं
 या पा खा ता क प छि
 पू रु स्पृ हां पा वा मा ना । भी यो बा र्षा सो ।
 शि
 हा इ ॥ ५९ ॥

फी शा का टा टा टा
 मृ ज्य मा ना स्सु ह स्ति या । स मू द्रे वा च मा
 टि की की का मि
 इ न्वा सी । र यिं पि शं गं ब हु लं पू रु स्पृ हां औ
 त टि त क प छि शा
 हो पा वा मा ना । भी यो बा र्षा सो । हा इ ॥ ६० ॥

५/३५ वाजजिच्च

तू टा टाच् य टा
 मृ ज्य मा न स्सु हा । स्ति या स मू हो द्रे वा
 था च शि टाच् य टि था
 हो चा मि न्व सा इ । र या हो इं पो शा हो गं ब

की च शा टाच् य टा था
हुं लं पू रू स्पृ हां । प वा हो मा ना हो भी अ र्षा
कि टि क कि तच्
सा आ उ वा । वा जी जी गी वा ॥ ६१ ॥

५/३६ द्विभ्यासञ्च सौषावं वसिष्ठस्य वा पिप्पलिः

ते त
मृ ज्य मा न सु ह स्त्या स मु द्रे वो वा । चा
की टी त त क श का
मि न्वा सी रा इं पो शा हा हां गं ब हु लं पू रू
चि क टी त त श टा ख ण
स्पृ हां प वा मा ना हा हा इ । भ्य र्षा सा इ ।
प ष्टा
ओ इ डां ॥ ६२ ॥

५/३७ वैश्वदेवे च

त कि थाच् का य ट त
हा हा अ भी सो मा स आ या वाः । हा हा इ
चू का य ट त षी
प व न्ते मा दि या म्मा दां । हा हा इ स मु द्र स्या
चू काच् या टा त की
धि वि ष्ट पे म ना इ षा इ णाः । हा हा इ म त्सा
थाच् का य ट त खण श प ष्टा
रा सो म दा च्यु ताः । हा हा इ । ओ इ डा ॥ ६३ ॥

की ख शी कि
अ भि सो मा स आ य वः । प व न्ते म द्य म्म
दू त टा त की शा
दा मा औ हो आ औ हो । सा मु द्र स्या धि वि ष्ट ।
की भि त टा त थ श का
पे म नी षि णा औ हो आ औ हो मा त्स रा सो म
शा भि त टा खण प ष्टा
द च्यु ता औ हो आ औ हो । ओ इ डा ॥ ६४ ॥

५/३८ इन्द्रसाम च

अ भि सो मा । स या आ उ वा । या वाः प व
 ती ता टि ख
 शु ता टि ख शू
 न्ता इ मा । दी या आ उ वा । मा दं सा मू द्या स्या ।
 की ता भी ख
 दि वि ष्टा पे म ना आ उ वा, ए । षी णा मा त्सा
 शु ता टि ख ड्ड
 रा साः । म दा आ उ वा । च्यु ताः ॥ ६५ ॥

५/३९ वैश्वदेवश्चैव

अ भि सो मा स आ हो य वाः । प व न्ते म द्य
 तृ ता कि षा
 कू टाच् य टा त का का श
 म्म द प व न्ते मा दी यां हो इ मा दां । सा मु द्र स्या धि
 कु का टाच् य ट ता थ श
 वि ष्ट पे म नी षि णो म ना हो षा इ णाः । मा त्स रा
 का श टाच् य ट खण् प षा
 सो म द च्यु तो म दा हो च्यु ताः । ओ इ डा ॥ ६६ ॥

५/४० इन्द्रसामानि त्रीणि

अ भि सो मा स आ य व औ हो वा ।
 षा ते त
 दा खा त्र का टी खा त्र च
 प वा न्ते मा वा । दि यं म्म दं स मू द्र स्या वा । धि
 क कि शच् का टच् य श टा खा त्र
 वि ष्ट पे म नी षि णा औ हो इ म त्सा रा सो वा ।
 ता टाख्
 म दा च्यु ताः ॥ ६७ ॥

अ भि सो मा स आ या वाः । प वा न्ते मा वा ।
 तृ त टा खा त्र

का टी खा त्र का कि शच्
 दि य म्म दं स मू द्र स्या वा । धि वि ष्ट पे म नी
 का टा खा त्र ता टाख्
 षि णो म त्सा रा सो वा । म दा च्यू ताः ॥ ६८ ॥

वृ त का टि
 अ भि सो मा स आ या वाः । प व न्ता इ मा
 खि ण की श द्र खा
 दि या म्मा दं । सा मु द्र स्या धि वि ष्ट पा इ म ना इ षा
 णा कि टाट् ख शि ख ङ्
 इ णाः । मा त्स रा सो मा दा औ हो वा । च्यू ताः ॥ ६९ ॥

५/६१ स्वः पृष्ठमाङ्गिरसं

टा खि खा फा का टा
 अ भा इ सो मा औ हो स आ य वाः । प वा न्ते
 खा खा फा का टा खा खा फा
 मा औ हो दि य म्म दं । स मू द्र स्या औ हो धि वो ष्ट
 का श टिट् ख शि ख शण्ट ख शण्ट ख ण
 पा इ । ओ इ मा ना औ हो वा । षी णा ऊ पा ऊ पा ।
 कि टाट् ख शि ख ङ्
 मा त्स रा सो मा दा औ हो वा । च्यू ताः ॥ ७० ॥

५/४२ सोमसाम च

षि वृ यी
 पु ना न स्सो म जा गृ वी र व्याः । वा रैः पा रो प्रि
 टा षा पृ ता का चक्
 याः । त्वं वि प्रो अ भ वों गा इ रा स्त मा । मा दू ध्वा य ज्ञा
 टाट् खा शि ख ङ्
 म्मा इ मा औ हो वा । क्षा णाः ॥ ७१ ॥

५/४३ आदित्यानाश्च पवित्रं

षी वृ श
 प व मा ना अ सृ क्ष त प वा इ । त्रा म ति धा

र या म रु त्व न्तो म त्स रा इ न्द्री या हा या मा
 ता टीट् ख शि ख श
 इ धां । अ भा इ प्रा या औ हो वा । सी चा ॥ ७२ ॥

५/४४ सोमसामनी द्वे

प व स्व वा ज सा इ हा । ता माः । अ भि वि
 की च क टिट् ख शि का श
 श्वा नि वा र्यं स्त्वं सा मू औ हो वा । द्राः प्र थ
 च थि दुट् ख शि
 मे वि ध र्मं दा इ वा इ भ्या स्सो औ हो वा ।
 ति
 म म त्स राः ॥ ७३ ॥

इ न्द्रा य पा । व ता इ मा दाः । सो मो म रु
 इ टि षा इ
 त्व ता इ सू ताः । स ह स्र धा रो अ त्य व्य मा र्षा
 टा टा च क टा टा खण् प
 ती । ता मा इ मा र्जा न्ती आ या वाः । ओ
 ष्ठा
 इ डा ॥ ७४ ॥

५/४५ स्वः पृष्ठञ्चैवाङ्गिरसं

इ न्द्रा य पा । व ते म दा स्सो मो म रु त्व ते
 इ श टा टे
 हो इ सू ताः । स ह स्र धा रो अ त्य व्य मा र्षा ता
 खा श ख श टि श टा चच् टा
 उ वो वा । ऊ पा । ता मो हो इ मा र्जा न्ती आ या
 खण् प ष्ठा
 वाः । ओ इ डा ॥ ७५ ॥

५/४६ सोमसाम चैव

इन्द्रा या पा वा ता इ मा दाः । सो मो म रु
 इन्द्रा या पा वा ता इन्द्रा मा दाः । सो मो म रु
 त्व ता इ सु ताः । स ह स्र धा रो अ त्य व्य मा र्षा
 ती । त मा औ हो इ मा र्जा न्ता या औ हो वा ।
 या वाः ॥ ७६ ॥

इति पञ्चमः खण्डः ॥ ५ ॥

६/१ औशनानि त्रीणि

वा फा ता कू
 ओ ई प्रा तू इ हा ओ द्र वा पा री को शा त्रि
 खि श चा फा त दी कि
 षी दा । ओ ई न भी र्हा ओ पु ना नो आ भी वा ज
 खा श च फा ता दी कि
 मा र्षा । ओ आ श्वा इ हा ओ न त्वा वा जि न म्मा
 खा शा च फा ता का का
 र्ज या न्ता इ । ओ आ छा इ हा ओ ब र्हा इ र श
 पी खि त्र श
 ना भा इ र्ना या । ता इ ॥ १ ॥

का फ खी ष
 हा ओ हा उ हु वा ओ हा । प्र तु द्र वा पा री
 कू खि श इ कि
 को शा त्रि षी दा । न्न भिः पु ना नो आ भी वा ज
 खा श इ कि वा छा
 मा र्षा । अ श्व न्न त्वा वा जि न म्मा र्ज या न्ता इ ।
 का फ खी ण कि क
 हा ओ हा उ हु वा ओ हा । अ छा ब र्हा इ र श
 पि खि त्र श
 ना भा इ र्ना या । ता इ ॥ २ ॥

ता षा द्र थ श
 प्रा तू । द्र वा प रि को शा न्नि षी दा । नृ भिः पु ना
 दी कि खा ण
 नो आ भी वा ज मा र्षा । अ श्व न्न त्वा वा जि न म्मा
 द्रु त श का कि पी खि
 र्ज य न्ता इ । अ छा ब र्हा इ र श ना भा इ र्ना या ।
 त्र श
 ता इ ॥ ३ ॥

६/२ प्रशस्यजानस्याभीवर्तौ द्वौ

ता ता कृ खि श
 प्र त्वे प्र तू । द्र वा द्र वा पा री को शा न्नि षी दा ।
 ति ता इ कि खा श
 न्द भि रे न्द भीः । पु ना पु ना नो आ भी वा ज मा र्षा ।
 ति ता इ कि खा
 अ श्व मे अ श्वां । न त्वा न त्वा वा जि न म्मा र्ज या न्ता
 शा ति ता का कि पी
 इ । अ छा ए अ छा । ब र्हा ब र्हा इ र श ना भा इ र्ना
 ख त्र श
 या । ता इ ॥ ४ ॥

ति इ त कि का
 प्र तु द्रा । वा प रि को शा न्नि षो दा सा इ दा बु हो
 चक् का पी इ ता
 औ हो वा । न्द भिः पु ना नो अ भि वा ज मा आ र्षा आ
 का का का षी
 र्षा बु हो औ हो वा । अ श्व न्न त्वा वा जि न म्मा र्ज
 इ त श का क का का कि का
 या न्ता इ या न्ता बु हो औ हो वा । अ छा ब र्हा इ
 टी का ख छि श ख श
 र श ना इ भी र्ना या ए हि या हा उ वा । ता इ ॥ ५ ॥

६/३ प्रजापतेर्वाजसननी द्वे, वाजिजितौ द्वौ, वाराहाणि वा

का दाच् भी दा त टी
 प्रा । का व्या मु श ने वा ब्रू वा णाः । दे वो दे वा
 टी दा त टीच् भी
 नां ज नि मा वि वा क्तौ । म हि ब्र ता श्शु चि वा न्धूः
 दा त इ दा खि शि
 पा वा काः । प दा व रा हो भि या इ ति रा औ हो वा ।
 ख
 भा न् ॥ ६ ॥

टिच् भी टि टी
 प्र का व्या मु श ने वा ब्रु वा णाः । द वो दे वा ना अ
 टीच् टि टीच् भी
 नि मा वि वा क्ति । म हि व्र ता इशु चि वा न्धूः पा
 टि टी ट खा शि
 वा काः । प दा व रा हो भि या औ हो वा । ति रे
 टि ख्
 भा न् ॥ ७ ॥

चृ क का ख श
 प्र का व्य मु श ने वा ब्रू वा णो दे वो । दे वा ना
 चु क चक् का ख श की था
 अ नि मा वि वा क्ती मा हो । व्र त इशु चो ष न्धूः
 श का ख श चि का टा ति
 पा वा काः पा दा । व रा हो अ भ्ये ति रा हा उ वा ।
 ख
 भा न् ॥ ८ ॥

ति चा टि की खा ण
 हा बु हा बू हू प्र का व्या मु श ने वा ब्रु वा णाः ।
 क टि श कि खा श की
 दे वो दे वा ना अज नि मा वि वा क्ती । म हि व्र ता
 की खा ष ति चा चक
 इशु चि वा न्धूः पा व काः । हा बु हा बू हू प दा व
 टि पि खि श व्र
 रा हो अ भि या इ ती रा इ । भा न् ॥ ९ ॥

६/४ अङ्गिरसां संक्रोशास्त्रयः, देवानां वा सामसुरसे द्वे

टा टा त च श डु
 हो ये हो वा हा हो इ ति स्त्रो वा चा ई रा या
 कि खा ष णाफ् ख शि
 ती प्र वा हीः । ओ हा ओ हा ओ हा । ऋ त स्य धा
 डु कि खा श का क श चक का
 इ तीं ब्रा ह्मा णो म नी षां । आ हा हो इ अ ह हा हा

च श क ड कि खा ङ
 हो इ । गा वो य न्ता इ गो पा तीं पा छुं मा नाः ।
 का क श का च क च श क कु
 ई हा हो इ इ ह हा हा हो इ । सो मं य न्ता इ म त
 पि खा त्र
 यो वा वा शा । नाः ॥ १० ॥

टि क श ड कि खा
 हो इ या हो इ ति स्रो वा चा ई रा या ती प्र वा
 ङ णाफ् शि हू
 हीः । ओ हा ओ हा ओ हा । ऋ त स्य धा इ तीं ब्रा
 कि खा श का क श का चक् क च श
 ह्या णो म नी षां । आ हा हो इ अ ह हा हा हो इ ।
 क ड कि खा ङ का क
 गा वो य न्ता इ गो पा तीं पा छुं मा नाः । ई हा हो
 श का च क च श क कु पि
 इ इ ह हा हा हो इ । सो मं य न्ता इ म त यो वा
 खा त्र
 वा शा । नाः ॥ ११ ॥

६/५ वेणोर्विशाले द्वे

क टि क श ड कि
 हा हो इ या हो इ ति स्रो वा चा ई रा या ति
 खा प्ल णाफ् ख शि हू
 प्र वा हीः । ओ हा ओ हा ओ हा । ऋ त स्य धा इ तीं ब्रा
 कि खा श का क श का चक् क च श क
 ह्या णो म नी षां । आ हा हो इ अ ह हा हा हो इ । गा
 ड कि खा ङ का क श
 वो य न्ता इ गो पा तीं पा छुं मा नाः । इ हा हो इ इ
 का च क च श क कु पि
 ह हा हा हो इ । सो मं य न्ता इ म त यो वा
 खा त्र
 वा शा । नाः ॥ १२ ॥

को टी कि हु
 हो इ या ई हो इ या औ हो इ या ति स्रो वा चा ई
 कि खा ङ णाफ् ख शि
 रा या ति प्र वा होः । ओ हा ओ हा ओ हा । ऋ त स्य
 हु कि खा श का क श का चक
 धा इ तीं ब्रा ह्मा णो म नी षां । आ हा हो इ अ ह हा
 क च श क हु कि खा ङ
 हा हो इ । गा वो य न्ता इ गो पा तीं पा र्छ्मा नाः । ई
 का क श का च क च श क कु
 हा हो इ इ ह हा हा हो इ । सो मं य न्ता इ म त यो
 पि खा त्र
 वा वा शा । नाः ॥ १३ ॥

६/६ गौतमस्य तन्त्रातन्त्रे द्वे

को टी कि
 हो इ हा ई हो इ हा औ हो इ हा ति स्रो वा चा
 हु कि खा ङ णाफ् ख शि
 ई रा या ति प्र वा होः । ओ हा ओ हा ओ हा । ऋ
 हु कि खा श का क श
 त स्य धा इ तीं ब्रा ह्मा णो म नी षां । आ हा हो इ
 का चक् क च श क हु कि
 अ ह हा हा हो इ । गा वो य न्ता इ गो पा तीं पा
 खा ङ का क श क च क च श क
 र्छ्मा नाः । ई हा हो इ इ ह हा हा हो इ । सो मं य
 कु पि खा त्र
 न्ता इ म त यो वा वा शा । नाः ॥ १४ ॥

वा फा ती का च फा
 इ हो ई हा इ हो इ हा हो वा हो इ हा ति स्रो वा
 हु कि खा प्ल णाफ् ख शि
 चा ई रा या ति प्र वा होः । ओ हा ओ हा ओ हा ।

ऋ त स्य धा इ तीं^{दू} ब्रा ह्मा णो म नी षां । आ हा हो^{कि}
 श का चक् क च श क^{खा श का क}
 इ अ ह हा हा हो इ । गा वो य न्ता इ गो पा तीं पा र्छं^{दू कि}
 खा प्ल का क श का च क च श क
 मा नाः । ई हा हो इ इ ह हा हा हो इ । सो मं य न्ता
 कु पि खा त्र
 इ म त यो वा वा शा । नाः ॥ १५ ॥

६/७ अगस्त्यस्य यमिके द्वे

इ हा उ वा ई हा इ हा ति स्त्रो वा चा ई रा या ती^{दू कि}
 खा प्ल णाफ् ख शि^{टी ख ष्टन्द्}
 प्र वा ह्योः । ओ हा ओ हा ओ हा । ऋ त स्य धा इ तीं^{दू}
 कि खा श का क श का चक् क च श
 ब्रा ह्मा णो म नी षां । आ हा हो इ अ ह हा हा हो इ ।
 क दू कि खा प्ल का क श
 गा वो य न्ता इ गो पा तीं पा र्छं मा नाः । ई हा हो इ
 का च क च श क कु पि
 इ ह हा हा हो इ । सो मं य न्ता इ म त यो वा वा
 खा त्र
 शा । नाः ॥ १६ ॥

इ हा उ वा इ हा उ वा ई हा हा ई इ हा ति^{का ता टी ख श प्ला प्लान्द्}
 स्त्रो वा चा ई रा या ती प्र वा ह्योः । ओ हा ओ हा ओ
 शि^{दू कि ख प्ल णाफ् ख}
 हा । ऋ त स्य धा इ तीं ब्रा ह्मा णो म नी षां । आ हा
 क श का चक् क च श क दू
 हो इ अ ह हा हा हो इ । गा वो य न्ता इ गो पा तीं

कि खा प्ल का क श का च क च श क
 पा छ्ँ मा नाः । ई हा हो इ इ ह हा हा हो इ । सो मं य
 कु पि खा त्र
 न्ता इ म त यो वा वा शा । नाः ॥ १७ ॥

६/८ मस्तां कालकाक्रान्तौ

का ख फा त त च दु
 ओ औ हो औ हो वा हा इ ति सो वा चा ई रा या
 कि खा प्ल णाफ् ख शि
 ति प्र वा होः । ओ हा ओ हा ओ हा । ऋ त स्य
 दु कि खा श का क श का चक्
 धा इ तीं ब्रा ह्मा णो म नी षां । आ हा हो इ अ ह हा
 क च श क दु कि खा प्ल
 हा हो इ । गा वो य न्ता इ गो पा तीं पा छ्ँ मा नाः ।
 का क श का च क च श क कू
 ई हा हो इ इ ह हा हा हो इ । सो मं य न्ता इ म त
 पि खा त्र
 यो वा वा शा । नाः ॥ १८ ॥

टि चक् ख फा फा त त त च
 ओ औ हो औ हो औ हो औ हो वा हा हा इ
 क टी कि ख प्ल णाफ् ख
 ति सो वा चा ई र य ती प्र वा होः । ओ हा ओ हा
 शि दू कि खा श का
 ओ हा । ऋ त स्य धा इ तीं ब्रा ह्मा णो म नी षां । आ हा
 क श का चक क च श क दु
 हो इ अ ह हा हा हो इ । गा वो य न्ता इ गो पा तीं
 कि खा प्ल का क श का च क च श क
 प छ्ँ मा नाः । इ हा हो इ इ ह हा हा हो इ । सो मं य
 कु पि खि त्र
 न्ता इ म त यो वा वा शा । नाः ॥ १९ ॥

६/६ वासिष्ठानि षट्

खा क था टि कि खा ष्ट
 अ स्या औ हो वा । प्रे षा हे मा ना पू य मा नाः ।
 खा क था टी कि ख श
 दे वो औ हो वा । दे वा इ भो स्सा मा पृ क्त रा सं ।
 खा क था टी कि खा श
 सु ता औ हो वा । प वा इ त्रां पा रि ये ति रे भ न् ।
 खा क था मि कि खा श
 मि ता औ हो वा । व सा द्वा प शु मं ति हो ता ।
 पि खा त्र
 प शु मा न्ती हो ता ॥ २० ॥

खु क था टि
 उ हु वा य स्या औ हो वा । प्रे षा हे मा ना
 कि खा ष्ट खु क था
 पू य मा नाः । उ हु वा इ दे वो औ हो वा । दे वा
 टी कि खा श खु क
 इ भो स्सा मा पृ क्त रा सं । उ हु वा इ सू ता औ
 था टी कि खा श
 हो वा । प वा इ त्रां पा री ये ति रे भ न् । उ हु
 खु क था मि कि खा
 वा इ मि ता औ हो वा । व सा द्वा प शु मं ति हो
 श पि खा त्र
 ता । प शु मा न्ती हो ता ॥ २१ ॥

खु क था टि
 हा उ हु वा य स्या औ हो वा । प्रे षा हे मा ना
 कि खा ष्ट खु क था
 पू य मा नाः । हा उ हु वा इ दे वो औ हो वा ।
 टी टि खा श खु
 दे वा इ भो स्सा मा पृ क्त रा सं । हा उ हु वा इ सु ता

क था टी कि खा श
 औ हो वा । प वा इ त्रां पा री ये ति रे भ न् । हा उ
 खृ क था मि कि खा
 हु वा इ मि ता औ हो वा । वा सा द्वा प शु मं ति हो
 श पि खा त्र
 ता । प शु मा न्ती हो ता ॥ २२ ॥

आ यौ हो वा य स्या औ हो वा । प्रे षा हे मा ना पू
 खा प्ल खृ क था
 य मा नाः । आ यौ हो वा इ दे वो औ हो वा । दे वा इ
 टी कि खा श खृ क
 भी स्सा मा पृ क्त रा सं । आ यौ हो वा इ सु ता औ
 था टी कि ख श
 हो वा । प वा इ त्रां पा री ये ति रे भ न् । आ यौ हो वा
 खृ क था मि कि खा श
 इ मि ता औ हो वा । व सा द्वा प शु मं ति हो ता । प
 पि खा त्र
 शु मा न्ती हो ता ॥ २३ ॥

ष खृ क था टि
 हा हा यौ हो वा य स्या औ हो वा । प्रे षा हे मा ना
 कि खा प्ल ष खृ क था
 पू य मा नाः । हा हा यौ हो वा इ दे वो औ हो वा । दे
 टी कि खा श ष खृ
 वा इ भी स्सा मा पृ क्त रा सं । हा हा यौ हो वा इ सु ता
 क था टी कि खा श ष
 औ हो वा । प वा इ त्रां पा री ये ति रे भ न् । हा हा
 खृ क था मि कि
 यौ हो वा इ मि ता औ हो वा । व सा द्वा प शु मं ति
 खा श पि खा त्र
 हो ता । प शु मा न्ती हो ता ॥ २४ ॥

ट का थ टा कथ् श टी कि खा
 औ हो वा हा हो ई हा अ स्य प्रे षा हे भा ना पू य मा
 प्ल क ड कि खा श
 नाः । दे वो दे वा इ भी स्सा मा पृ क्त रा सं । सु तः प वा
 द्र कि खा श ट का थ टा कथ् श
 इ त्रां पा री ये ति रे भ न् । औ हो वा हा हो ई हा मि
 टी पि खा त्र
 ते व सा द्वा प शु मा न्ती हो । ता ॥ २५ ॥

६/१० आश्वज्ज

टी च चा चि शि
 हो हो अ क्रा न् सा मु द्रः प्र थ मे वि ध र्मा न् ।
 कि कि शा कु च
 हो हो इ ज न य न् प्र जा भु व न स्य गो पाः । हो हो
 द्रच् दिच् भी चा श
 इ वृ षा प वि त्रे अ धि सा नो अ व्या इ । हो हो
 कि ड क था टि ट ता
 इ वृ ह त्सो मो वा वृ धे स्वा नो अ द्रा यौ हो वा हा
 ति त चक दिख्
 उ वा । ए स्वा नो अ द्रीः ॥ २६ ॥

६/११ सोमसामनी च

ता टा टा का थ टि
 का नी । क्रा न्तो क्रा न्तो ह रो रा स्तु ज्य मा ना
 खा णा टा टा चि टा खा
 स्सा इ द न् वा ना वा ना स्य ज ठ रे पू ना नो न्
 ण टा टा कि थ टा खा ण
 भीः । या ता या ताः कृ णु ते नि त्तिं जां गा मा ताः ।
 टा टा चक टिट् ख शि ख
 मा ती म्म ती अ न, य ता स्वा धा औ हो वा । भीः ॥ २७ ॥

कृ त श फी खा ङ
 क नि क्र न्ति हा हो इ ह रि रा सृ ज्य मा नाः ।
 क कृ द या त क
 हा हो इ सी द न्वा न स्य ज ठ रे पु ना नाः । हा हो
 कृ टि त त
 इ नृ भि र्य तः कृ णु ते नि र्नि जा गां । हा हो अ
 ट्टे ख शि ख
 तो म ता इ ज्ज न य ता स्वा धा औ हो वा । भीः ॥ २८ ॥

६/१२ ऐषञ्च

ती ता प
 ए षा ए षाः । स्य ता ओ इ म धु मं इ न्द्र सो मो
 तै त ता प
 वृ षा वृ षा ए । वृ ष्णा ओः प रि प वि त्रे अ क्षा
 तै त ता प
 स्स ह स हा ए । स्र दा ओ रश त दा भू रि दा
 तै त ता प पी
 वा छ श्व छ श्वा दे । त मा औं ब हिं रा वा ज्ये
 प्ली शा ख
 हि या हा उ वा । स्था त् ॥ २९ ॥

६/१३ माघुछन्दसञ्च

खा ण ता च क टी कि
 हा ओ हा । इ हा ओ पा व स्व सो मा मा धू मं
 खा श इ कि ख शि
 ऋ ता वा । अ पो व सा नो अ धि सा नो अ व्या इ ।
 इ क खा श खा ण ता
 अ व द्रो णा नो धा र्त्ता व न्ति रो हा । हा ओ हा । इ हा
 च क टी पि खि त्र
 ओ म दि न्त मो मा त्स र या इ न्द्रा पा नां ॥ ३० ॥

६/१४ सोमसामानि चत्वारि

सो मः प व ते ज नि ता मा ता इ नां । ज नि ता
 च क कि का टा षा कु
 दि वो ज नि ता पृ धा इ व्याः । ज नि ता ग्ने र्ज नि ता
 टि त का टि पि
 सू रि या स्या । ज नि ते न्द्रा स्या जा नी तो ता
 खा श त्र
 वा इ । ष्णोः ॥ ३१ ॥

सो मः प व ते ज नि ता ए औ हो बा । मा ता इ
 त्र कि का कि चा श टा
 नां । ज नि ता दि वो ज नि तो पृ थि व्याः । ज ना इ
 खा ण खी खा त्र का
 ता ग्नेः । ज नि ता सू रि या स्या । ज नि ते न्द्रा स्य ज
 कृ टिख्
 नि तो त वि ष्णोः ॥ ३२ ॥

हा बु ज न द्वा बु ज न द्वा बु ज न ज्ज न द्वा बु
 तै चा कि की चि
 ज न द्वा बु ज न द्वा बु । हो इ ज न द्वा इ ज न द्वा इ ज ना
 का टि कि खा श का
 त् । सो मः प व ते जा नी ता म ती नां । ज नि ता दा
 टी कि खा प्ल का कि
 इ वो ज नि ता पृ थि व्याः । ज नि ता ग्ना इ र्ज नि
 की खा श
 ता सू रि या स्या । हा बु ज न द्वा बु ज न द्वा बु
 वै तै चा
 ज न ज्ज न द्वा बु ज न द्वा बु ज न द्वा बु । हो इ

की की क
 ज न ङो इ ज न ङो इ ज ना त् । ज नि ते न्द्रा
 टी पि खा श त्र
 स्या जा नो तो ता वा इ । ष्णोः ॥ ३३ ॥

बै
 ज न ङा बु ज न ङा बु ज न ङा बु ज न दा बु
 तै च वा
 ज न दा बु ज न दा बु । ज न ङो इ ज न ङो इ ज न ङो
 इल्ल का टि कि खा श का
 इ । सो मः प वा ते जा नी ता म ती नां । ज नि ता दा इ
 टी कि खा ङ का कि की
 वो ज नि ता पृ थी व्याः । ज नि ता ग्ना इ ङ्ग नि ता सू
 खा श वै
 रि या स्या । ज न ङा बु ज न ङा बु ज न ङा बु ज न दा
 तै च वा
 बु ज न दा बु ज न दा बु । ज न ङो इ ज न ङो इ ज न
 इल्ल क टी पि खा श त्र
 ङो इ । ज नि ते न्द्रा स्या जा नो तो ता वा इ । ष्णोः ॥ ३४ ॥

६/१५ मरुतां व्रतोपोहस्संपद्वा

क टा क था टा ट त त
 ओ हा ओ हा ओ हा इ या ओ हा ए । अ भि
 डु कि खा श क कि
 त्रि पा ष्ठां वा र्णा णं व यो ष्ठां । अं गो बि णा मा वा
 की खा ङ डु कि खा
 प शं त वा णीः । व ना व सा नो वा रु णो न सी
 ङ क टा क था टा ट त त
 न्धूः । ओ हा ओ हा ओ हा इ या ओ हा ए । वि र
 कु पि खा त्र श
 व्र धा द य ते वा री या । णा इ ॥ ३५ ॥

इति षष्ठः खण्डः ॥ ६ ॥

७१ कुत्सस्याधिरथ्यानि त्रीणि

ख श खी ण कि टी
हो वा उ हु वा हो वा । प्र से ना ना इ इशू रो
खु श कि कु
अ ग्रा इ र था नां । ग व्य न्ने ता इ ह र्षा ते आ स्य
खि श की की खि ङ्ग
से ना । भ द्रा न् कृ ण्व न्नि न्द्रा हा वा न् स खी भ्यः ।
कि टा कि खा शा ख श
आ सो मो वा स्त्रा र भ सा नि दा क्ता इ । हो वा
खी ङ्ग श श
उ हु वा हो वा हा बु । वा ॥ १ ॥

फा त त कि टी
औ हो ओ वा । प्र से ना ना इ इशू रो अ ग्रा इ र
खु श कि इ खि श
था नां । ग व्य न्ने ता इ ह र्षा ते आ स्य से ना ।
कि टी खि ङ्ग
भ द्रा न् कृ ण्व न्नि न्द्रा हा वा न् स खी भ्यः । औ
फा त त कि टा पि खा
हो ओ वा । आ सो मो वा स्त्रा र भ सा नी दा ।
त्र श
ता इ ॥ २ ॥

फा त त क था टी
ओ हो ओ वा । प्रा से ना ना इ इशू रो अ ग्रा इ
खु श क था इ खि श क
र था नां । ग व्य न्ने ता इ ह र्षा ते आ स्य से ना । भा

था टि खि ङ्ग फा
 द्रा न् कृ ण्व न्नि न्द्रा हा वा न् स खी भ्यः । ओ हो
 त त क था टा पि खाण्फ्ण्ट
 ओ वा । आ सो मो वा स्त्रा र भ सा नी दा ।
 ख श
 ता इ ॥ ३ ॥

७२ वैश्वज्योतिषानि त्रीणि

ति षा चू क शा
 हा बु हो हा इ प्र ते धा रा मा धू मा ता इ र सु
 टि ति षा चू क
 प्रा न् । हा बु हो हा इ वा रै य त् पू तो आ ती या इ
 ड ति षा चू क
 षि आ व्यां । हा बु हो हा इ प व मा न प व से धा म
 टी ति षा चू क
 गो नां । हा बु हो हा इ ज न य न् सू र्या म पा इ न्वो
 ड खि श श
 अ र्का इः । हा बु हो हा बु । वा ॥ ४ ॥

टी का खा श क
 प्र गा य ता भ्या र्चा म दे वा न् । सो मं हि नो
 टी कि खा श क टी कि
 ता मा हा ते ध ना या । स्वा दुः प वा ता मा ती वा
 खा श क कि पी ख श त्र
 र मा व्यं । आ सी द तु क ल शा न्दा इ वा या इ । दूः ॥ ५ ॥

ति ख्द खा
 हा बु हो हा इ प्र हि न्वा नो ज नि ता रो द सी
 प्ल ति ख्द खा प्ल
 योः । हा बु हो हा इ र धो न वा जं स नि षा न्न या सी
 ति खृ श खा ङ्ग
 त् । हा बु हो हा इ न्द्रं ग लु न्ना यु धा सां शि शा नाः ।

ति खलु खा छ
हा बु हो हा इ वि श्वा व सु ह स्त यो रा द धा नाः ।

प्ली श श
द धा न आ बु । वा ॥ ६ ॥

७/३ वाचस्सामनी द्वे

फा फा फ श णूफ फ
ता क्षा द्या दी हो इ म न सा वे न तो वा क् । ज्ये
फा फा फ श णीफ् फा फा
ष्टा स्या धा हो र्म्म न्यु क्षो र नी का इ । आ दी मा
फा फ श णूफ् फ फा फा फ
य न् हो इ व र मा वा व शा नाः । जू ष्टं पा तीं हो
श प्ल्द श
इं क ल शे गा व इ न्दा बु । वा ॥ ७ ॥

की प णी णूफ्फि त श
त क्षा द्या दा ओ इ म न सा वे न तो वा क् । ज्ये
की प णी णूफ्फ त श क की
ष्टा स्या धा ओ र्म्म न्यु क्षो र नी का इ । आ दा इ मा या
प णूफ् त की प
ओ न्वा र मा वा व शा नाः । जू ष्टां पा ता ओ इं क ल
शु छि श श
शे गा व इ न्दा बु । वा ॥ ८ ॥

७/४ दाशस्पत्यानि षट्

ता पा कि टा त
सा कां । उ क्षो म र्ज य न्ता स्व सा राः । दा
टा ष कु टा त टा ष
शा धी र स्य धी त यो ध नू त्रीः । हा रीः प य्य द्र व
कि टि त टा चक् ह
ज्जा स्सू रि या स्या । द्रो णा न्न न क्षे अ त्यो न वा हा उ
ति ख
वा । जी ॥ ९ ॥

ती त त प
 सा क सु क्षा ए । ए ए म र्ज्ज य न्त स्व सा रो द श
 ते त त प ते
 धी रा ए । ए ए स्य धी त यो ध नु त्री ह रिः प र्य्या
 त त प ल्ळ त त प
 ए । ए ए द्र व ज्जा स र्य स्य द्रो ण न्न ना ए । ए ए क्षे
 प्ळ श ख
 त्यो न वा हा उ वा । जी ॥ १० ॥

थ टिच् कृच् का टा त
 हं न्दु र्वा जी प व ते गो न्यो घा इ न्द्रा इ सो माः ।
 प कृच् का टा त ष
 सा ह इ न्व म्म दा या ह न्ता इ रा क्षाः । बा ध ते प र्य
 कृच् का टा त थ टि पा
 रा तिं वा रा इ वाः कृ । एव नू नृ जा ना स्या रा जौ वा उ वो
 ल्ळु श श
 वा । हो इ डा ॥ ११ ॥

ते त श कि
 इ न्दु र्वा जी प व तौ हो औ हो वा हा इ । गो न्यो घौ
 खि श टा का का कु
 वा उ वो वा । इ न्द्रे सो म स्सा ह इ न्व म्म दा यौ वा उ
 खि श क कि टि की खि
 वो वा । ह न्ति र क्षो बा ध ते प र्य्य रा तौ वा उ वो
 श की टी पा ल्ळु
 वा । व रि वः कृ ण्व नृ ज ना स्या रा जौ वा उ वो वा ।
 प्ळा शा
 हो इ डा ॥ १२ ॥

षी तु त धी
 इ न्दु र्वा जी प व ते गो न्यो घाः । इ न्द्रे सो म स्सा

हृ त वृ त
हृ न्व म्म दा या । हृ न्ति र क्षो बा ध ते प र्थ रा तिं ।
षि कृ श खा शि त च
व रि वः कृ एव नृ ज न स्य रा जा रा जा औ हो वा । ए स्या
दाख्
रा जा ॥ १३ ॥

ष वृ त ती ति
इ न्दु रौ हो वा हा ई या । वा जा उ वा हा उ वा ।
का था का ता ति क कि थ
प वा ते गो न्यो घा उ वा हा उ वा । इ न्द्रा यि स्सो म
की ता ति ट ख शि ख क
स्स हृ इ न्वा उ वा हा उ वा । मा दा औ हो वा । या । ह
चि था का ता ता ति ट ख
न्ता इ रा क्षो बा धा ता इ पा उ वा हा उ वा । य्या रा
शि ख चा कि की ता ति
औ हो वा । तीं । व रा इ वः कृ एव नृ ज ना उ वा हा उ वा ।
ट ख शि ख
स्या रा औ हो वा । जा ॥ १४ ॥

७/५ कश्यपस्य च शोभनं

ती ति टा का च क
अ धी य दा । स्म इ न्वा जि नी व शु भा स्पा र्ध
था चक् का ख शी षि
न्ते धि या स्सू रा इ न वि शाः । अ पो वृ णा नः प व
ट्ट कथू श टी पि खा
ता इ क वी या नृ ज न्न पा शू वा र्ध ना या मा ।
त्र
स्मा ॥ १५ ॥

७/६ आत्रं

षा चू टि ता च
 म ह त्त त्सो मो म हि षा श्च का रा । अ पां य त्
 कीच् का टा ति ची चक
 ग भो वृ णो ता दा इ वा न् । अ द धा दि न्द्रे प व मा
 टा कि का ट क थि ता
 न ओ जो । अ ज न य त्सू र्ये ज्यो ति रि न्दा उ वा ।
 त की का टीख्
 ए अ ज न य त्सू र्ये ज्यो ति रि न्दुः ॥ १६ ॥

७/६ अपां साम

षा ल्द त श
 अ पा मि वे दू र्म य स्तौ हो औ हो वा हा इ । तु रा
 खि श्प्लु त श चि पा णि फ फाप्लु त श
 णा हा हा इ । प्र म नी षा ई र ते सो मा म छा हा इ ।
 का दू का फ त त त काच्
 ना म स्य न्ता इ रु प चा य न्ती स श्चा हा हा आ चा
 कु फा त त ख शि
 वि श न्त्यु शा ती रु श न्तां हा हा औ हो वा ।
 त टख्
 वा हाः ॥ १७ ॥

७/८ श्नौष्टानि त्रीणि

तु त श ष की टि
 औ हो हा अ यो हा इ । प वा प व स्वै ना व सू
 त ट चा क ट त कथ् श ष कु
 नि । औ हो ई हा ई या । मां श्च त्व इ न्दो स र सि प्र
 टा त ट चा क ट त वा कु
 धा न्वा । औ हो ई हा ई या । ब्र ध्न श्चि य स्य वा तो
 टा त ट चा क ट त ष
 न जू तीं । औ हो ई हा ई या । पु रु मे ध श्चि त्त क

कृ य त ट चा क ट ख शि त
वे न रा न्धा त् । औ हो ई हा ई षा औ हो वा । ए दो
तिच्
दि हो ॥ १८ ॥

ता ती त श कि टि त
अ यो हा इ प वो हा इ । प ब स्वै ना व सू नि ।
का का ट त कथ् षा का ड त
इ हो इ हा ई या । मां श्च त्व इ न्दो स र सि प्र धा न्वा ।
का का ट त षा कु टा त
इ हो इ हा ई या । ब्र ध्न श्चि य स्य वा तो न जू तिं ।
का का ट त षि कु टा त
इ हो इ हा ई या । पु रु मे ध श्चि त्त क वे न रा न्धा त्
का का ट ख शि त टिख्
इ हो इ हा ई या औ हो वा । ए दी द या ॥ १९ ॥

खि श खि ष्ट त प श ति
हा उ वो वा हा उ वो वा हा ओ वा हा उ वा ।
आ चा कि कीच् का टि चा
अ या प वा प व स्वै ना व सू नी इ हो इ हि या इ हो
टाख् कथ् की कि किच् का
इ हा । मां श्च त्व इ न्दो स र सि प्र ध न्वा इ हो इ हि
टि चा टाख् चा चा क का किच्
या इ हो इ हा । ब्र ध्न श्चि य स्य वा तो न जू ति मि
का टि चा टाख् खि श खि ष्ट
हो इ हि या इ हो इ हा । हा उ वो वा हा उ वो वा
त प श ति का कि कि किच्
हा ओ वा हा उ वा । पु रु मे ध श्चि त्त क वे न र न्धा
का टि चा टाख्
दि हो इ हि या इ हो इ हा ॥ २० ॥

७९ वासिष्ठं

मि त क टा पी खा श
 अ सा औ हो । जी व का र ष्या इ या धा जा बु ।
 मि त टि चक पा खा
 धि या औ हो । म नो ता प्र ध मा मा नो षा । द
 मि त टि चक् पा खा श मि
 शा औ हो । स्व सा रो अ धि सा नो आ न्या इ । मृ जा औ
 त टि चक् पि णा श ख
 हो । ति वा हीं । स द ना इ षू अ छा बु । वा ॥ २१ ॥

इति सप्तमः खण्डः ॥ ७ ॥

८/१ नकुलस्य वामदेवस्य प्रेङ्गौ द्वौ

ती खि ण टी
पु रो जि ती । वो अ न्धा साः । सू ता य मा द
ता भी ख श टी ता
या आ उ वा ए । त्ना वे । अ प श्वा नं श्र था आ उ
भी ख श टी ता दि
वा ए । ष्टा ना । स खा यो दी र्घ जा आ उ वा ।
ख श
ही यं ॥ १ ॥

ती त पा श काच् क ट ट क
पु रो जि ती । वो अ न्धा साः । सू ता या मा ऊ हो
थ ट त पि श चा था ट था ट
वा ऊ । दा या इ त्ना वे । आ पा श्वा ना ऊ हो वा ऊ ।
त पि श चा था ट क थ ट ट ख
इना था इ ष्टा ना । सा खा यो दा ऊ हो वा ऊ । घा जा
शि त टाख्
औ हो वा । ए हि यां ॥ २ ॥

८/२ महाकातवेशञ्च

ति खि णा त का खा ण
पु रो हा हा बु जा इ ती । वो आ औ हो न्धा साः ।
चा क ख शु च क टीख्
सू ता औ हो या मा हा ओ वा । दा इ त्ना वा ऊ पा । अ
पृष् पा श चा क ख
प श्वा नं श्र था इ ष्टा ना । सा खा औ हो यो दा हा
शु च क टीख्
ओ वा । घा जि हि य मू पा ॥ ३ ॥

८/३ और्ध्वसद्वानञ्च

षि वृ त श
पु रो जि ती वो अ न्ध स उ वा हा इ । सु ता य

षी दू प
 मा द इ त्र दा उ वा हो अ प श्वा नं श्र थि ष्ट न उ
 दू च श च था कि खा त्र
 वा हो इ । सा खा यो दा इ र्घा जि हा या । सु वृ क्ति
 की चक का टा ताच्
 भि न्दु मा द नां भ रे षु वा ॥ ४ ॥

८/४ श्यावश्च

चा य प ष्ठा खि णा
 पु रो जी ती वो अं न्ध स ए हि या । सु ता य मा
 कु टि टि का पि श त त
 द इ त्र वा ए हि या । अ पा श्वा नं श्रा थी ष्टा ना ।
 क ट टि का का पा श ख षु
 ऐ हा ए हि या । स खा यो दा इ र्घा जि हा यां ।
 शा
 हा इ ॥ ५ ॥

८/५ आन्धीगवश्च

षा तू त पु
 पु रो जि तो व या ओ न्धा साः । सु ता य मा दा
 श टाट् टा चक का शा ता पा
 या हं म्मा । न वे अ प श्वा नं श्र थि ष्ट ना । स खा
 शा ट टा त चक ट ख षु ष्ठा श
 उ वा । यो दी र्घा जि हि या औ हो वा । हो इ डा ॥ ६ ॥

८/६ क्रौञ्चानि त्रीणि

का की श च शा ती
 अ यं पू षौ हो इ रा इ र्भ गाः । सो मः पु ना नो
 टा ख त्र श का की च शा
 आ र्षा । ता इ । पा ती विं श्वौ हो स्या भू म नाः ।
 ति टा श्र त्र श
 व्य ख्य द्रो दा सी उ भा इ ॥ ७ ॥

वा तू का चा थ
 अ यं पू षा अ यं पू षा । रा इ र्भ गा स्सो मः पु
 टि कथ चा शा वि टा यि
 ना नो अ र्ष ता इ । पा ति र्वा इ श्वा ओ स्या भू मा
 टा ष टी त कि टि खण्
 नाः । ओ इ वि य ख्या द्रो । दा सो ऊ भ इ डा भा ।
 प ष्ठा
 ओ इ डा ॥ ८ ॥

णा च कफ् खी ङ्गि त टि
 अ यं पू षा हो इ र यी र्भ गा ए । सो मः पु ना
 खाफण्फुङ्गि ख श चा श टाख्
 न या । षा ति । पा ती वि श्व स्या भू म नाः । वि य
 टि त टि खण् श प ष्ठा
 ख्या द्रो । दा सो ऊ भा इ । ओ इ डा ॥ ९ ॥

८/७ गृत्समदस्य सूत्राणि चत्वारि

था प ण का का टि ता प ण
 अ हा ओ वा । री या ता या धृ ष्ण वे ध नू ओ वा ।
 का चक का ता प ण ड
 त न्व न्ति पा वू स्यं शु क्रा ओ वा । वि य न्त्य सु रा य
 चा टा ता प ण टा का थ टाख्
 नि णि जे वि पां ओ वा । अ ग्रे मा ही यु वाः ॥ १० ॥
 त त की ख शण्ट त त सि ख
 हा हा आ हा र्या ता या ध हा हा औ हो वा । ष्णा
 श त त का कि ख शण्ट त ख सि ख श
 वे । हा हा इ ध नू ष्ट न्व न्ती पौ हा हा औ हो वा । सी यं ।
 त त कि कि टि ख शण्ट त ख
 हा हा इ शु क्रा वि य न्ता य सु रा या नी हा हा औ
 सि ख श त त का कि ख शण्ट त ख
 हो वा । र्णी जे । हा हा इ वि पा म ग्रा इ मा ही हा हा
 सि ख ष्ट
 औ हो वा । यू वाः ॥ ११ ॥

आ ह^{षि} र्य^{तू} ता य धृ^{चा} ष्ण^य व या । ध नृ^ट ष्टा न्वा न्ति
 का या ट कु की का ख
 पा वुं सा यां । शु^ण क्रा वि य न्ता य सु^{चा} रा या नी^य र्णा^श
 इ जा इ । वि पा मा ग्रा इ । ओ इ मा ही यू^{पि} वो ।
 शा
 हा इ ॥ १२ ॥

आ ह^फ र्या^{णिफ्} ता या धृ^{फा} ष्णा वे ध नु^{खा} ष्ट^{शी} न्वा । ति पा^{ता}
 क थ श की कु शा ख श
 वूं स्यं शु^क क्रा वि य न्ता य सु^{कु} रा य ना उ वा । र्णा^{शा} जे ।
 दि त टा त श चा ट खाण् प प्ला
 वा इ पां हा आ ग्रे हा इ । मा ही यू वाः । ओ इ डा ॥ १३ ॥

८/८ आकूपारं

प रि त्यं ह^{चृ} र्यं तं ह रिं पा रि त्यं औ हो र्यं तं ह^{प्ली}
 शी न्द कु थाच् पा शीप्ल् श
 रा इं । ब भ्रुं पु न न्तो वा रे णा वा भ्रुं पु नौ हो न्ति
 न्दा श चृ पा शीप्ल्
 वा रे णा । यो दे वा न्वि श्वं इ त्पा री यो दे वा न्वो हो
 श्ना न्दि श चृ क प
 इ श्वं इ त्प रा इ । म दे न स ह ग छा ती मा दे न सौ
 प्ली शा प्ला शा
 हो ह ग च्छा तो । हा इ ॥ १४ ॥

८/९ त्वाष्ट्री सामनी द्वे

सु ता सो मा । धु मा त मा सो मा इ न्द्रा य मा ए न्दि
 ता ख चा श ता ता त का श ख च
 ना या । प वा इ । त्र वा न्त या ए (अ) क्ष र न्ना । दा

शा ता ता त ता ख
इ वा न् । ग छ्वा न्तु वा ए म दा या ॥ १५ ॥

षा रू टा टा खाफ्णफ्ण्ड
सु ता सो म धु म त्त माः । सो मा इ न्द्रा य मा ।
ख प्ल वी रू चा
दी नाः । प वि त्र वा न्तो अ क्ष र न्दे वा न् । ग छ्वा
दी खण् प प्ला
न्तु वो मा दाः । ओ इ डा ॥ १६ ॥

८/१० सोम सामानि चत्वारि, वासिष्ठानि वा, मदाई निधनानि वा
त्वाष्ट्री सामानि

खि श ष्कि क कु
सु ता सो मा धू म ता माः । सो मा इ न्द्रा य म
च क टा खा श षा रू
न्दि नाः पा वा उ वो वा । त्र व न्तो अ क्ष र न्दे वा न् ।
चा टि खण् प प्ला
ग छ्वा न्तु वो मा दाः । ओ इ डा ॥ १७ ॥

षा ल्द
सु ता सो म धु म त्त मा स्सो मा इ न्द्रा । य म
यु टच् य ट क
न्दि नाः पा वी त्रा वा न्तो अ क्ष र न्दा इ वा न्
का शा ख प्ल टि ख प्ल प्ला श
ग छ्वा उ वा । तु वाः । म दा औ हो वा । हो इ डा ॥ १८ ॥

ल्द त श था
सु ता सो म धु म त्त मा सो मा हा बु । इ न्द्रा
च य टा था टि ख णा
या मा न्दि नाः । इ न्द्रा हो य म न्दा इ नाः । प वि
की ट भि ता टा ख ण
त्र व न्तो अ क्षा रा न् । त्र वा हो न्तो क्षा र न् ।

दे वा न् ग लु न्तु वो मा दाः । दे वा न्हो इ ग लो
 ची का य ट था पी
 ग श ट ख सि ता टख्
 हा इ । तू वा औ हो वा । म दा या ॥ १९ ॥

सु ता सो म धु म त्त मा ए । सो मा इ न्द्रा य
 पा वृ त चि
 का य दा टि की ट
 मा न्दा इ ना दा इ नाः । प वि त्र व न्तो अ क्षा
 मि दा ची का य ट दा
 रा न् क्षा रा न् । दे वा न् ग लु न्तु वो मा दा मा दाः ।
 था पी ग श ट ख सि
 दे वा न्हो इ ग लो हा इ । तू वा औ हो वा । म
 ता टाख्
 दा ई ॥ २० ॥

८/११ त्वाष्ट्री सामनी चैव

सु ता सो मा हा धू म त्त माः । सो मा इ न्द्रा
 टी चा टि टी
 चि टि टी क थ
 हा य म न्दा इ नाः । प वि त्र वा हा न्तो अ क्षा
 टि टि ति प ष्ट ष्ट
 रा न् । दे वा न् ग लु हा न्तु वो हो वा मा दा ।
 शा
 हा इ ॥ २१ ॥

सू ता सो मा हा हा धू म त्त माः । सो मा इ
 ण च कफ् त चा पि फा
 फाण्ड त चि पि णा फाण्ड त क
 न्द्रा हा हा य म न्दा इ नाः । प वि त्र वा हा हा
 थ पि फा फाण्ड त ति प
 न्तो अ क्षा रा न् । दे वा न् ग लु हा हा न्तु वो हो
 प्ल प्ला शा
 वा मा दा । हा इ ॥ २२ ॥

८/१२ क्रौञ्चे द्वे शामदे वा

ती का ट भि ता
 हा बु सो माः । प वं न्दा इ न्दा वा उ वा हा
 ति का धु ट भि ता ति
 उ वा । अ स्मा भ्यं गा तू वि ता मा उ वा हा उ वा ।
 का था ट भि ता ति फ
 मि त्रा स्वा ना आ रे पा सा उ वा हा उ वा । स्वा
 ता प श ख प्ला शा
 धि या स्सु वा र्वा इ दो । हा इ ॥ २३ ॥

फा खी शा की का
 सो माः प व न्त ई न्द वः । अ स्मा भ्यं गा तु वी
 चा टि खा श क कि टाख्
 त्त माः । मा इ त्रा उ वो वा । स्वा ना अ रे प साः ।
 त चा टि खाण् प प्ला
 स्वा धि याः । सु व र्वा इ दाः । ओ इ डा ॥ २४ ॥

८/१३ सोमसामानि त्रीणि

ती ट ख शि ख श
 अ भी नो वा । जा सा औ हो वा । ता मं । रा इ
 टि श का का इ टि
 मा र्षा शा त स्पृ ह मि न्दो स ह स्र भा हो र्ण सां ।
 इ या खि प्ला
 तु वि द्यु म्मं वि भा हो ये । स ह मो इ डा ॥ २५ ॥

ती की श चा क का ट त
 अ भि नो वा । ज सा त मं रा इ मा र्षा उ वा ओ हा
 श चा टाक् की टा ट त श
 इ । श त स्पृ हा मि न्दो स हा उ वा ओ हा इ ।
 स्र भ र्ण स न्तु वा इ द्यु म्ना औ हो वा । वि भा
 टाक्
 सा हां ॥ २६ ॥

दा कि ख श खा श दा च
 अ भी हो इ नो वा जा सा हो ता मं । र यो हो
 खि श खा श दा च श खि श
 अ र्षा शा ता हो स्पृ हं । इ न्दो हो इ स ह स्त्रा भा
 खा श दा च श ख अ
 हो र्णा सं । तु वा हो इ द्यु म्मं वि भा हो सा । हां ॥ २७ ॥

८/१४ क्रौञ्चञ्चैवोद्ध्रा

की प झा ता की
 अ भी नो वा ओ ज सा त मां । रा इ मा र्षा
 प झा ता क कि प झा ता
 ओ श ता स्पृ हां । इ न्दो सा हा ओ स्र भ र्ण सां ।
 कु प शी श श
 तु वा इ द्यु म्ना ओं वि भा स हा बु । वा ॥ २८ ॥

८/१५ सोमसाम चैव

वृ ती तु
 अ भि नो वौ हो ज सा त मां । र यि म र्षी हो श त
 ती तु ती तु
 स्पृ हां । इ न्दो स हौ हो स्र भ र्ण सां । तु वि द्यु म्नी हो
 ती षि कु शि
 वि भा स हां । स ह न्तु वि द्यु म्मं वि भा हा उ वा सा
 चा टक्
 हा मे ॥ २९ ॥

८/१६ प्रैयमेधानि त्रीणि

ख ण यृ ट
 आ भी । ओ इ न व न्त या द्रू हाः । ओ इ प्रि य
 यृ ट यृ ट
 मि न्द्र स्य का मा र्यां । ओ इ व त्स न्न पू र्व आ यू नि ।
 टृप् ङ ख ङा
 ओ इ जा तं रि ह न्ति मो वा । ता राः ॥ ३० ॥

फा खा खा शा ता ता का
 अ भि न वा न्त या द्रु हाः । प्रि या मि न्द्रा स्या का
 ख ण ती का ख ण का की
 मा यं । व त्स न्न पू र्वा आ यू नी । जा तं हो इ रि हा
 कथ् श टा खण् प प्ला
 हो न्ति मा ता राः । ओ इ डा ॥ ३१ ॥

षा वृ शा षा
 अ भि न व न्ते अ द्रु हा ओ हा इ । प्रि य मि न्द्र
 वृ शा षी
 स्य का मि य मो हा इ । व त्स न्न पू र्व आ यु न्यौ
 वृ त श की शा ख श
 हो वा हा इ । जा तं रि हा उ वा । ती मा । त रा
 टि ख प्ल प्ला श
 औ हो वा । हो इ डा ॥ ३२ ॥

८/१७ औशनं वैरूपं वा

पि शी था टा खि
 प्रा सू न्वा ना या न्ध सः । मा र्तो न वा ष्ट त द्वा
 ण वृ त टि
 चाः अ प श्वा न म रा धा सां । हा ता मा ख न्न
 खी त्र
 भू गा वाः ॥ ३३ ॥

इत्यष्टमः खण्डः ॥ ८ ॥

६/१ कावं

खि श खि ण श का टा
आ भी प्री या णी पा वा ता इ । चा मो हि तो
खि श खी ण क च भी खि
ना मा नी या हो आ धी ये । षू व र्ध ता ये आ सू रि
श खि ण क भी खि शा
या स्या वृ हा ताः । वृ ह न्न धा ये रा थं वा इ ष्वा
खि ण ता टि ख प्ल
श्चा मा रू हा त् । वि चा आ उ वा । क्षा णाः ॥ १ ॥

६/२ प्रजापतेर्वाजिसनी द्वे

त चा क फ त ची त
ए आ भी प्री या । ओ णि पा वा ता ए च नो
ची त चा क फ त चि त त
हो ता ए ना मा नी या । ओ हो आ धी या ए षू व
चि त चा क फ त ची त चा क फ
र्धा ता ए आ सू री या । ओ स्य वृ हा ता ए वृ ह न्ना धी ।
त चा क फ त चा त ष्टि श
ए रा थं वी ष्वा । ओ ञ्च मा रू हा दे । वि च क्ष णाः ।
प्ला श
हो इ डा ॥ २ ॥

षी तु कि खा
अ भ्यौ हो वा हा इ प्री या णी । प वा ता इ चा
ण टि की ति च शा
नो । हि तो ना मा नि य हो अ धि या इ षु वा र्धा
चा श ट कि चि क चक च श
ता इ । आ सू र्य स्या वृ ह तो वृ ह न्न धा इ । र थं
कू कि त टि त टख्
वा इ ष्व ञ्च म रू हा द्वि चा आ उ व । क्षा णाः ॥ ३ ॥

६/३ वाजिजितौ द्वौ

का कि चक षि कि पा
 अ भि प्रि या णी प व ता इ हो इ हो वा हो ये
 इल्ल था कि च
 च नो हि ता हा इ हो वा हा इ । ना मा नि या ह्यो अ
 क षि कि पा
 धि या इ हो इ हो वा हो ये षु व र्धा ता हा इ हो वा
 इल्ल था कि चक् षि कि
 हा इ । आ सू रि या स्या वृ ह तो हो इ हो वा हो
 पा इल्ल का कि
 ये वृ ह न्न धी हा इ हो वा हा इ । र थं वि ष्वा श्वा
 कि ष टि ष प इल्ल
 म रु हा द्यो इ हो वा हो ये वि च क्ष णा हा इ हो वा
 शु क क का तच्
 हा उ वा । वा जी जि गी वा ॥ ४ ॥

का कि कु
 अ भि प्रि या णी प व ता इ चा नो हि ता हो
 कु च श था कि कु
 वा हो इ । ना मा नि या ह्यो अ धि या इ षू व र्द्ध ता
 कु च श था कि की
 इ हो वा हो इ । आ सू रि या स्या वृ ह तो वृ ह न्न
 कु च श का कि की
 धी हो वा हो इ । र थं वि ष्वा श्वा म रु हा द्यी च
 कु ट ख शि क कि
 क्ष णा हो वा हो वा औ हो वा । वा जी जि गी वा
 कि टा ख
 वि श्वा ध ना नी ॥ ५ ॥

६/४ कावञ्चैव

ता त प.
 अ भ्यो वा । प्रि या णी प व ता इ च नो हा इ

टि षू की टि श
 ताः । ना मा नि य ह्यो अ धि या इ षू व र्द्ध ता इ ।
 षी कु दा दा ख
 आ सू र्य स्य वृ ह तो वृ ह न्ना धी । रा थां वा इ
 श ता दा टि ख त्र
 ष्वा श्र मा रु हा द्रा इ चा क्षा । णाः ॥ ६ ॥

६/५ सामराजानि त्रीणि विशालानि वा, उद्वन्ति वा, संपद्धा तृतीयम्

का दा कथ् टि त च शा था
 अ चो दा सो नो ध नु वा न्तु इ न्द वाः । प्र स्वा
 दा चा टि त च शा चा दा कथ्
 ना सो वृ ह द्वा इ वे षू ह र याः । वि चो द श्ना ना इ
 टि त च शा था दा चा टि
 षा यो आ रा त याः । अ र्यो ना स्सा न्तु सा ना इ षा
 त कि च टख्
 न्तू नो धा या बु । वा ॥ ७ ॥

का खू शी का
 आ चो द सो नो ध नु वा न्तु इ न्द वः । प्रा स्वा ना
 खू शु चा शि खी
 सो वृ ह हे वा इ षू ह र यः । वा इ ची द श्ना ना इ ष यो
 शी का चू क फ
 आ रा त यः । आ र्यो न स्स न्तु स नि ष न्तु नो
 षा श श
 धि या बु । वा ॥ ८ ॥

ति कि था खी श
 हा बु हो हा अ चो दा सो नो ध नु वा न्तु इ
 खि ति की था चक् का ख
 न्द वाः । हा बु हो हा इ प्र स्वा ना सो वृ हा हे वा
 शा खि ति उ क च
 इ षू ह र याः । हा बु हो हा इ वि चो द श्ना ना

खि श खि ति ची क
 इ ष यो आ रा त यः । हा बु हो हा अ र्यो न स्स
 च क खा श ख
 न्तू सा नि षा न्तू नो धि या बु । वा ॥ ९ ॥

६/६ आङ्गिरसानि त्रीणि

ता त श षि कु टा
 अ चौ हा इ । दा सो नो ध नु वा न्तु इ न्दा वाः ।
 पु कू ट श खा
 प्र स्वा ना सो वृ ह दे वा इ षु हा रा याः । वि चो हा
 शा खा शा खू ण श का ख
 इ अ श्नो हा इ । ना इ ष यो अ रो हा इ । ता या र्यो
 शा खा श खि ण टा ता
 हा इ न स्सो हा न्तू सा नी षा न् । तूं ना उ वा ।
 ख षु
 धी याः ॥ १० ॥

ति त षि कु टा
 अ चौ हो वा । दा सो नो ध नु वा न्तु इ न्दा वाः ।
 पु कु टा टि
 प्र स्वा ना सो वृ ह दे वा इ षु हा रा याः । वा इ ची
 ख श खि श खी ण त टा
 दा श्ना ना इ षा यो हो अ रा ता याः । हो आ र्यो
 ख श खि ण खी त्र
 ना स्सा न्तू सा नी षा । हो न्तु नो धा । याः ॥ ११ ॥

ती त श षि कु
 अ चौ हो वा हा इ । दा सो नो ध नु वा न्तु इ न्दा
 टा षि कु टा ट
 वाः । प्र स्वा ना सो वृ ह दे वा इ षु हा रा याः । वा इ
 ता ट ख ण कु त त ट त ट ख
 ची दा श्ना ना इ ष यो अ रा ता याः । आ र्यो ना स्सा
 ण फि खि त्र
 न्तु स नि ष न्तु नो धा । याः ॥ १२ ॥

६/७ औशनं

क टीच् क टा खी ण क
 ए ष प्र को शे म धु मं अ चा इ क्रा दात् । इ न्द्रा स्य
 टि का ट खि ण क टाच्
 वा ज्रो व पु षां व पु ष्टा माः । अ भा इ सृ ता स्या
 का ट खि ण क टीच् का ट
 सु दु घा घृ त श्चू ताः । वा आ अ षां न्ती प य सा च धा
 खी त्र
 इ ना । वाः ॥ १३ ॥

६/८ प्रवद्भार्गवं

त च थ श ड च शा का
 प्रो या सा इ दि न्दु रि न्द्रा स्या नी ष्कृ तां । स खा
 कि भी चा शा थ श कि
 स ख्यु र्ना प्र मि ना ता इ सं गि रां । मा री य इ वा
 भी चा चा शा थ श कि
 यु वा ति भा इ स्सा म ष ता इ । सो मः क ला शे श
 मि कि च श टक्
 ता या म ना पा था बु । वा ॥ १४ ॥

९/९ विरूपस्य च तन्त्रे

त च थ शि टि पि चा
 प्रो या सा इ दि न्दु र न्द्रा स्या नि ष्कृ तां सा म्वा
 क फ चा क फ खि शा थ श कि
 सा ख्यु र्न्न प्रा भी ना ति सं गा इ रं । मा री य इ वा
 भी श पु चा क फ चा क
 यु वा ति भा इ स्सा म ष ता ये सो माः का ला शे शा ता
 फ खि त्र
 या म ना पा । था ॥ १५ ॥

खि ण पी श का फ चा
 प्रो अ या सी त् । इ न्दु रि न्द्रा स्या नी ष्कृ तं । स खा
 क फ पी श च क फ चा क फा
 सा ख्यु र्न्न प्र मि ना ती सं गी रं । म री या इ वा यु व
 पु चा क फ श चा क फ टी
 ति भा ये सा म र्षा ता इ । सो माः का ला शे श त या
 खि त्र
 म ना पा । था ॥ १६ ॥

९/१० भार्गवञ्चैव

प्रो अ या सी दि न्दु रि न्द्र स्य नि ष्कृ तां कृ तां । स
 ता प ण वि तू खा
 खा ओ ओ स ख्यु र्न्न प्र मि ना ति सं गि रां गि रां ।
 ता प ण वि तू खि श
 म र्या ओ ओ इ व यु व तो भि स्स म र्ष ता इ ष ता इ ।
 ता प ण वि खू त्र
 सो मा ओ ओः क ल शे श त या म ना पा । था ॥ १७ ॥

६/११ यामं

था च श प च श क
 ओ वा इ या । प्रो अ या सी दि न्दु रि न्द्रा स्या नी ष्कृ
 फ प च श क फ वि
 तं । स खा स ख्यु र्न्न प्र मि ना ती सं गी रं । म र्य इ व यु
 पू चा क फ श था च श
 व ति भा ये सा म र्षा ता इ । ओ वा इ या । सो मः क ला
 यु टि खि त्र
 शे श त या म ना पा । था ॥ १८ ॥

९/१२ दाशशीर्षे द्वे

कि खा न्दि चि क कि ख
 ध र्त्ता दा इ वा अ वा ए । प व ते कृ त्वि यो रा सा अ

न्दि कि खा न्दि ची चक्
 वा ए । द क्षो दा इ वा अ वा ए । ना म नु मा दि
 का ख न्दि की ख न्दि
 यो नृ भा अ वा ए । ह रा इ स्सा र्जा अ वा ए नो
 का च कि ख न्दि कि ख न्दि
 अ त्यो न सा त्वा भा अ वा ए । वृ था पा जा अ वा ए ।
 ती का कि ख छि ष्टा श
 सी कृ णु षा इ न दा इ षू वा अ वा ए । हो इ डा ॥ १९ ॥

ती त त श चा ची थ ट त त
 ध र्ता बु हो हो हा इ । दि वः प व ता इ क औ हो हा
 त श चा शा चि था ट त त त श
 हा इ । त्वि यो र सो द क्षो दा इ वा औ हो हा हा इ । ना म
 की कृ चि थ ट त त त श
 नु मा दि यो नृ भा इ र्हा रा इ स्सा र्जा औ हो हा हा इ ।
 कि की चि था ट त त त श
 नो अ त्यो न स त्व भा इ वृ था पा जा औ हो हा हा इ ।
 का का ट त त ख
 सी कृ णु षा औ हो हा हा इ । न दी षु वा औ हो हा हा
 रि तच् क टिच्
 औ हो वा । ए न दी षु वा ॥ २० ॥

९/१३ सैन्धुक्षितानि त्रीणि

का टा कथ् टि त चि क ख था
 वृ षा म ती नां पा वा ता ए वि च क्षा णा ए । सो मो
 टा चा टि त ची क ख था
 अ ह्नां प्र ता रा इ ता ए उ ष सा न्दि वा ए । प्रा णा सा इ
 टि कथ् टि त ची क थ थ टि टा
 न्धू नां क ल शं ए अ चि ऋ दा दे । इन्द्रा स्या हा दिं या
 टि त चि क खण् प ष्टा
 वा इ शा नू ए म नी षी भी रे । ओ इ डा ॥ २१ ॥

टा य श की टि त टा
 वृ षा मा ता इ नां प व ते वि च क्षा णाः । सो मो अ
 दा की टि ता दा टि
 हां प्र त री तो षा सा न्ता इ वाः । प्रा णा सा इ न्धू नां क
 की टि त टि टा की
 ल शं अ चि क्रा दा त् । अ इ न्द्रा स्या हा द्या वि श न् मा
 दा खा ण प ष्टा
 नी षा इ भा इः । ओ इ डा ॥ २२ ॥

कि श का थी पा ता का
 वृ षा म ती नां प व ता इ वा इ चा क्ष णाः । सो मो
 का कि य पा ता क कि च का
 अ हां प्र त री तो षां सा न्दी वाः । प्रा णा सि न्धू नां क ल
 ट पा ति कु कि य प
 शं अ चा इ क्र दा त् । आ इ न्द्र स्या हा द्या वि श म्मा ना
 शा ण श ख
 इ षि भा बु । वा ॥ २३ ॥

९/१४ यामानि त्रीणि

का किच् क पा चा ता श था
 अ सा वि सो मो अ रु षो वृ षा ह रा इः । रा जे व दा
 किच् क पा ष्टा ता का किच् का
 स्मो अ भि गा आ ची क्र दा त् । पु ना नो वा रा म ति
 पा ष्टा ता था किच् क पा
 या ये षी आ व्य यां । इ ये नो न यो निं घृ त वान्त मा स
 ष्टी ष्टा श
 दा त् । हो इ डा ॥ २४ ॥

खि श खि ण क भी खि
 अ सा वि सो मो आ रू षाः । वा र्षा ह रा ए रा जे वा
 श खि ण क टि खि श
 दा स्मो आ भी गाः । आ चि क्र दा त् पू ना नो वा रा मा

खि ण क टि खि श खि ण ता
 ती ये । षी अ व्य यां श्ये नो ना यो निं घा र्त्ता वा न् । त मा
 ट ख शि त टाख्
 सा दा औ हो वा । दे दि वो ॥ २५ ॥

अ सा वि सो ^{षु} मो अ रु षो वृ षा ह रा इः । रा जे
^{षु} व द स्मो अ भि गा अ चि क्र दा त् । पु ना नो वा
^{तृ} र म न्ये ष्व व्य यां । इये नो न यो निं घृ त वा न्त
^{षा} ता ट ख शि त टाख्
 मा सा दा औ हो वा । ए दि वी ॥ २६ ॥

९/१५ मस्तान्धेनुनी द्वे

ता बु कच् क ट कथ् टा
 प्रा दे । वा म छा म धु मं न्ता आ इं न्दा वाः ।
 च खा कथ् टि च क ट श चा च खा
 आ सि ष्या दं न्त गा वा आ ना धा इ न वाः । ब र्ही षा
 ण चा टाच् क ट चक कि ख ण
 दाः । वा चा ना वा न्ता ऊ धा भा इः पा रि स्तू तं ।
 षि हू खि शि त
 उ स्त या निर्ण ज न्ता इ रा ये धा इ रा औ हो वा । धा
 टाख् श
 इ रा इ ॥ २७ ॥

प ऊ न्द श
 त्वा इ र स्मै स प्र ये न वो दु दौ हो हा इ रा इ । स त्या
^{षु} मा शि रं प र मा इ व्यो मा नी । च त्वा र्यं न्ना भु व ना
 की टि श खि णा क टि टि
 निर्णा इ जा इ । चारु णा इ चा । क्रे य द्द ता इ रा वा
 ख् त्र
 र्धा । ता ॥ २८ ॥

६/१६ वसिष्ठस्यापामीवे द्वे, वायोर्वाभिक्रन्दौ

कि खु च क फा कि
इ न्द्रा या सो म सु षु ताः पा री स्त्रा वा । आ पा मी वा
खु श च क फ क कि खु
भ व तु रा क्षा सा सा हा । मा ता इ र स स्य म त्स ता
श च क फ चा श षी
द्रा या वी नाः । द्रा वा इ ण स्व न्त इ ह स न्तु वा इ
खु त्र
न्दा वाः ॥ २९ ॥

षि त्त त
इ न्द्रा य सो म सु षु तः प र्यौ हो इ स्त्रा वा । अ पा
षि पूय् प श षि
मी वा भ व तु रक्ष सा सा हा । मा ते र स स्य म त्स त
पूय् प श ख शण्ड ख ण टा ता ट
द्र या वी नाः । द्रा वो णा स्वा न्ता ई ह सा हो न्तु वा
खी त्र
इ न्दा । वाः ॥ ३० ॥

९/१७ अञ्जतो व्यञ्जत समञ्जत इति काक्षीवतानां सामानि त्रीणि,
गार्गणि वा

की की का टा श का
अ ञ्ज ता इ व्य ञ्ज ता इ स म ञ्जा ता इ । क्र तुं रि हा
कि की टा श था कि
न्ती म ध्वा भि य ञ्जा ता इ । सि न्धो रु च्छ्वा से प त
कि टा का की की
या न्त मु क्षा णां । हि र ण्य पा वाः प शु म प्सु गृ भ्णा
चा श ख
ता बु । वा ॥ ३१ ॥

ता च ता कि खा चा क फ श ता
अ ञ्जा हो त या हो इ व्य ञ्ज ते सा म ञ्जा ता इ । क्र तुं

च श ा च खि चा क फ श ता च
 हो इ रि हा हो न्ति म ध्वा भी य ज्ञा ता इ । सि न्धो र्हो उ
 ता का खि चा क फ ता च ता का
 क्का हो से प त या न्ता मू क्षा णं । हि रा हो एय पा हो वाः ।
 खू त्र श
 प शु म प्सु गृ भ्णा ! ता इ ॥ ३२ ॥

ति प णी चि दा ता
 हा व ज्जा । ता इ व्य ज्ज ते स म ज्जा ता ए हि या
 ट खा शी प णा बु
 ए हि या हा बु क्र तुं । रा इ ह न्ति म ध्वा भ्य ज्जा ता
 दा ता ट खा शु प णा
 ए हि या ए हि या हा बु सा इ न्धोः ऊ क्का से प त य
 चू दा ता ट खा शु प
 न्त मु क्षा णा मे हि या ए हि या हा बु हा इ रा । ण्या पा
 णा चू दा ता ट खा ष्ट श
 वाः प शु म प्सु गृ भ्णा ता ए हि या ए हि या हा बु ।
 प्ला श
 हो इ डा ॥ ३३ ॥

९/१८ आदित्यस्याकर्णपुष्पे देवानां वा

चा का कि कु दा दा
 प वि त्र न्ते वि त तं ब्र ह्म ण स्प ते हु वे हु वे हो
 दा त त श टीच् क दा ची दा
 वा हा हा इ । प्र भु र्गा त्रा णि प र्ये षि वि श्व ता हु वे
 दा दा त त श कु की
 हु वे हो वा हा हा इ । अ त स त नूर्न त दा मो अ रनु
 कि दा दा दा त त श चा कु
 ते हु वे हु वे हो वा हा हा इ । शृ ता स इ द्र ह न्त स्स

कि शा टा टा टा त ख शि
 न्त दा श ता हु वे हु वे हो वा हा हा औ हो वा । अ
 टि टा चि ट ख
 कौ दे वा नां प र मे व्यो मा न् ॥ ३४ ॥

की कि कुच् का ट का
 प वि त्र न्ते वि त तं ब्र ह्म ण स्प ते हु वा औ हो वा ।
 की कि का का टच्
 प्र भु र्गा त्रा णि प र्ये षि वि श्व ता हु वा औ हो
 का का कि कुच् का ट
 वा । अ त स त नू र्न त दा मो अ श्नु ते हु वा औ
 का ष कू कु टि
 हो वा । शृ ता स इ द्र ह न्त स्स न्त दा श ता हु वा औ
 ट ख शि की च टी ख
 हो वा औ हो वा । अ क्त स्य दे वाः प र मे व्यो मा न् ॥ ३५ ॥

इति नवमः खण्डः ॥ ९ ॥

१०/१ वसिष्ठस्य पदे द्वे

ती टी खा श का
इ न्द्र म छा । सु ता इ मा उ वो वा । वृ षा ण
था टच् क टा खा श चा श कीच्
य्य न्तू हा रा या उ वो वा । श्रु ष्टा इ जा ता स इ न्दा
चा टि खाण् प ष्टा
वाः । सु व र्वा इ दाः । ओ इ डा ॥ १ ॥

ती टी टि त श का
इ न्द्र म छा । सु ता ई मा इ ता ई मा इ । वृ षा
था टच् का ट टा त का था टच्
ण य्य न्तू हा रा या हा रा याः । श्रु ष्टे जा ता सा इ
टि टि त किण् शि ता
न्द वा आ इ न्दा वाः सु व रा औ हो वा । वि दो
टाख्
वी दाः ॥ २ ॥

१०/२ वसिष्ठस्यानुपते द्वे

ती चा क य टा टि क
इ न्द्र मि न्द्रां । आ छा सू ता इ मे आ इ मे । वृ षा
था टच् का ट टा का था ट टि
ण य्य न्तू हा रा या रा याः । श्रु ष्टे जा ता सा इ न्द वा
टा किण् शि ता टाख्
दा वाः । सु व रा औ हो वा । वि दो वी दाः ॥ ३ ॥

षि के व
इ न्द्र म छ सु ता इ मे वृ ष ण य्य न्तू हा हो

ता ख का का का का
 र या या । श्रु ष्टा उ वा जा ता उ वा । स इ न्दा
 चि क फल्ल त खा ष्टा
 वा स्सू वा हो वि दो इ डा ॥ ४ ॥

१०/३ पौष्कलं

क पा ष्टा खा ण श चा
 इं न्द्र मा छा सू ता ई मा इ । वृ षा ण य्य न्तू
 की ख ण चा श टी ख ण
 हा रा याः । श्रु ष्टा इ । जा ता स इं न्दा वाः ।
 ता टाख्
 सु वा र्वी दाः ॥ ५ ॥

१०/४ ऐषिराणि पञ्च

का की ख ण का टा
 प्र ध न्वा सौ हो औ हो वा । म जा गृ वोः ।
 था कि ख ण चा टा का
 इ न्द्रा ये न्दौ हो औ हो वा । पा री स्त्रा वा । यु म
 की ख ण का टा कि
 न्तां शौ हो औ हो वा ष्म मा भा रा । सु व वि दौ हो
 कि ख त्र ख श
 औ हो वा । उ पा ॥ ६ ॥

का की कि टा था
 प्र ध न्वा सौ हो वा हो म जा गृ वोः । इ न्द्रा ये
 की की टा का की
 न्दौ हो वा हो इ प री स्त्रा वा । यु म न्तां शौ हो वा हो
 कि टा का की ट ख
 ष्म मा भा रा । सु व वि दौ हो वा हो वा औ हो
 शि ख श
 वा । ऊ पा ॥ ७ ॥

^{कै} च ^{शि} का ^{टा} च ^क
 औ हो औ हो इ प्र ध न्वा सो । औ हो औ हो
^{की} ^{टा} ^क ^{चि} ^{था} ^{टि}
 म जा गृ वीः औ हो औ हो इ न्द्रा या इ न्दो ।
^च ^क ^ऊ ^{टा} ^क ^च ^{शि}
 औ हो औ हो इ प री स्रा वा । औ हो औ हो इ द्यु
^{का} ^{टा} ^च ^क ^{की} ^{टा} ^क ^च
 म न्तां शू । औ हो औ हो ष्म मा भा रा । औ हो औ
^{की} ^त ^ट ^{खा} ^{शि} ^ख ^श
 हो इ सू वा र्वा इ दं औ हो वा । ऊ पा ॥ ८ ॥

^{टा} ^{टि} ^{की} ^{टा} ^{का} ^{टा}
 हु वा इ हु वा हो इ प्र ध न्वा सो म जा गृ वीः । इ
^{था} ^{टि} ^{चा} ^{टा} ^{का} ^{टा} ^{का}
 न्द्रा या इ न्दो पा री स्रा वा । द्यु म न्तां शू ष्म मा भा
^{टा} ^{टा} ^{टि} ^{कि} ^त ^ट ^{खा} ^{शि}
 रा । हु वा इ हु वा हो इ सू वा र्वा इ दा औ हो वा ।
^ख ^श
 ऊ पा ॥ ९ ॥

^{पि} ^{शु} ^{टा} ^ख ^{णा}
 प्रा ध न्वा सो म जा गृ वीः । इ न्द्रा या इ न्दो । ओ
^{दी} ^{पा} ^श ^{टा} ^ख ^ण ^{टि} ^ख ^{त्र}
 इ प रा इ स्रा वा द्यु म न्तां शू । ओ ष्म मा भा रा । सु
^{ता} ^{टाख्}
 वा र्वा दाः ॥ १० ॥

१०/५ शोक्तानि पञ्च

^{का} ^{टा} ^च ^क ^ड ^त ^च ^{च्वा}
 स खा या या नि षी द ता पु ना ना या प्रा गा य
^श ^{टि} ^त ^{कथ्} ^{दीच्} ^{का} ^ट ^{खण्} ^श
 ता । शी शु न्ना या शैः पा रा इ भू षा ता आ या इ ।
^प ^{ष्ठा}
 ओ इ डा ॥ ११ ॥

ती खि ण टा ख ण ट ख
 स खा या या । नी षी दा ता । पु ना ना या प्रा गा औ
 शि ख श चा शि का यट् ख
 हो वा । या ता । शि शु न्न या ज्ञैः प रि भू षा ता औ हो
 शि टाच्
 वा । श्रि ये ॥ १२ ॥

ष तू त का
 स खा य आ नि षी दा ता । पु ना ना य प्र गा य ता शि
 टो टि त ट खण् श प ष्टा
 शु न्न य ज्ञैः प रा इ भू षा ता । आ या इ । ओ इ डा ॥ १३ ॥

त षि तू त का कि
 ओ हा इ स खा य आ नी षी दा ता । पु ना नौ हो इ
 श का पा शी क की शि
 पु ना नौ हो ये या प्रा या प्रा । गा य तौ हो इ गा य तौ हो
 पा शु कु शि पा ता
 ये शा इ शूं शा इ शूं । न य ज्ञौ हो इ न य ज्ञौ हो ये पा रि
 खा शि त तुच्
 पा रा औ हो वा । ए भू ष त श्रि ये ॥ १४ ॥

फा खी श ड ख श का
 स खा य या उ वो वा । नि ष इ दा ता उ वो वा । पु ना
 की ता टि खा श इ
 ना य प्र गा य ता शा इ शा उ वो वा । न य ज्ञैः प रि भू षा
 टा खा श ताच्
 ता उ वो वा । श्रि ये ॥ १५ ॥

१०/६ कार्ष्णश्रवसानि त्रीणि, गौलोमानि वा

ख शण्ड ख ण क टा त्त की श टा
 तां वा स्सा खा । यो म दा या । पू ना ना म भी गा य
 त कि का क श टा खिण् श
 ता । शा इ शू ना हा व्यै स्वा द या न्त गू र्त्ति भा इः ।
 प ष्टा
 ओ इ डा ॥ १६ ॥

तू क मि खा श कि
 ओ इ तं व स्स खा । यो म दा या उ वो वा । पु ना न
 टि खा श खी श का का
 म भि गा उ वो वा । य ता उ वो वा । शि शु न्ना ह व्यै स्व
 टी खा श खी श ख ङ
 द या उ वो वा । त गा उ वो वा । र्ती भिः ॥ १७ ॥

ष तू त कि टि
 तं व स्स खा यो म दा या । पु ना न म भि गा
 चा श च का ख श ति प श ख ङ्गा
 या ता शा इ शु न्ना हा व्यै स्व द या न्ता गू र्ता इ भो ।
 शा
 हा इ ॥ १८ ॥

१०/७ वैश्वदेवे द्वे

ता ख शाण्ड खा णा टा ख ण त
 प्रा णा । शा इ शू म्म हा इ नां । हि न्वा ना र्ता । स्या
 पि श कि की टा खीण्
 दा इ धी तिं । वा इ श्वा प रि प्रि या भु वा द ध द्वि ता ।
 प ङ्गा
 ओ इ डा ॥ १९ ॥

ती टि टि ता भी
 प्रा णा प्रा णा । शा इ शू इशा इ शू म्म हा आ उ वा ए ।
 ख कि ति भी ख श कि
 नां । हि न्व न्ना र्त स्य दा आ उ वा ए । धी तिं । वि श्वा पा
 ति टि ख श टा ट टीट् खा
 रि प्रि या आ उ वा । भू वा त् । अ धौ हौ हु वा इ द्वा इ ता
 शि खा श
 औ हो वा । ऊ ऊ पा ॥ २० ॥

१०/८ इन्द्रसामनी द्वे

ती टा खी त्र क शी
 प्रा णा शि शुः । म हा इ ना मौ हो वा । हि न्व न्द त स्य

कि कि का का का टा की
 दी धि ति वा इ श्वा उ वा पा रा उ वा । प्रि या भु व द धा
 ता त ताच्
 उ वा । ए द्वि ता ॥ २१ ॥

खि शी टिच् क ट चा क च
 प्रा णा हो इ या हा इ । शा इ शू र्मा हा इ ना मा बु
 का का क इ चि कच् क
 हो औ हो वा । हि न्व न्व त स्य दी धि ता इ मा बु हो औ
 का टी काच् क का टिट् ख
 हो वा । वि श्वा पा रा बु हो औ हो वा । प्रि या भू वा औ हो
 शि च तिच्
 वा । आ द द्वि ता ॥ २२ ॥

१०।६ मरुतां प्रेङ्खो वसिष्ठस्य वा

फा खी श ष्ट ता श का ट का
 प्रा णा ह हो इ शा इ शू र्ह हो इ । म ही नां हो वा हो
 पा फा खी शष्ट ति श च टी
 ये । हि न्व न्न ह हो या र्ता ह ह हो इ । स्या दी धि ता इं
 श च पा फा खु शष्ट ति श
 हो वा हो ये । वि श्वा ह ह हो इ पा री ह ह हो इ । प्रि
 चा टा क ट क प प श ख ष्टा शा
 या भु वा ङो वा हो ये । आ धा द्वा इ तो । हा इ ॥ २३ ॥

१०/१० आग्नेयश्च

टी खी ण श टी
 प व स्व दा इ व वी ता या इ । इ न्दो धा रा भि रो
 खि ण कू ख ण चि पा
 जा सा । आ क ल शा र्मा धू मा न् सो म न ए म ना स्स
 छि ष्टा श
 दा ए । हो इ ङा ॥ २४ ॥

१०/११ सोमसाम च

ती चक् कू ख झी
 प व स्व दा इ व वी त या इ न्दो धा रा भि रो ज सा
 श टा त टा टा त टाच् क प
 ए । आ का हा ला शां । मा धू हो मा नू सो मा नो वा स्सा
 छि शा
 दो । हा इ ॥ २५ ॥

१०/१२ सुज्ञाने द्वे

ती का चा था टा का
 सो म पु ना । न ऊ र्मि णा अ व्यं वा रा वि धा व
 चा श था टाच् का ट ख शि कि
 ता इ । अ ग्रे वा चाः प व मा ना औ हो वा । क नि क्र द
 ता टाब्
 दे ऊ पा ॥ २६ ॥

ती की का ट ख शि
 सो मः पु ना । न ऊ र्मि णा उ वा ओ वा औ हो वा ।
 इ ति क ट ख शि
 अ व्यं वा रं वि धा व त्य ग्रा ओ वा ओ वा औ हो वा ।
 क वृ का ट ख शि ख
 वा चः प व मा नाः क ना ओ वा ओ वा औ हो वा । क्रा
 शा
 दा त् ॥ २७ ॥

१०/१३ द्यौते द्वे

तू की टि ता
 सो मः पु ना न ऊ । र्मि णा व्यं वा रं वि धा व ती ।
 च शि चा शा का फ ख श्
 अ ग्रे वा चाः प व मा नाः क नी क्रा । दा त् ॥ २८ ॥

षा ख् ष्ठा षा
 सो मः पु ना न ऊ र्मि णा ऐ ही । अ व्यं वा रं वि धा

खू झा पा खू झा ता ङि
 व ता ऐ ही । अ ग्रे वा चः प व मा ना ऐ ही । का नी क्र द दे
 ङि झा श
 हि या हा । हो इ डा ॥ २९ ॥

१०/१४ आतीषातीये द्वे

व खू ण की च क
 सो मः पु ना न ऊ र्मि णा । अ व्यं वा रं वि धा
 टि खि ण टा खा ण खीफ्णफ्ण्ड
 व त्य ग्रा ओ इ वा चाः । प वा ओ मा नाः । क ना इ क्रा ।
 ख श
 दा त् ॥ ३० ॥

चा क फ्ण्ड खि ङी
 सो माः पू ना हो न ऊ र्मि णा ए । अ व्यं वा रं वि
 पूय् प श खिफ्णफ्ण्ड तच् का ट त ट ख
 धा वा ती । अ ग्रे वा चाः प व मा नाः । का ना औ हो
 शि खि
 वा । क्र द दे ॥ ३१ ॥

१०/१५ सोमसामानि चत्वारि

पि शू षि
 प्रा पू ना ना य वे ध सा इ । हो इ हो इ सो मा य
 इ भि श क की
 व चा उ च्या ता इ । भृ ति न्न भ रा म ति भा इ ज्जु जो
 टा खण् श प झा
 षा ता इ । ओ इ डा ॥ ३२ ॥

कु शा का श क का ख
 प्र पु ना नौ हो य वे ध सा इ । सो मा औ हो य व च
 श्च कि ख ङी न्दि श ता
 उ च्य ता इ । भृ ता औ हो इ न्न भ रा म ति भा इः । जु जो
 टि ख श
 आ हु वा । षा ते ॥ ३३ ॥

११/१ वासिष्ठे द्वे

ता इ खा श ख श
पा वा । स्व मा धु मा ता मा उ वो वा । ई न्द्रा । य
चि क भी टा टी
सो मा क्र तु वि ता मो मा दा ओ इ मा हा उ
खा श चा ता टाख्
वो वा । द्यु क्षा त मो मा दाः ॥ १ ॥

ती त की की का
प व स्व मा ए । धु मा त्त मा इ न्द्रा य सो हो औ
त त टी त का ख खा ता
हो वा । मा क्रा तु वो दा हो औ हो त मो म दाः । म हा इ
टीट् ख शि ता टाख्
द्यु क्षा औ हो वा । त मो मा दाः ॥ २ ॥

११/२ सभानि त्रीणि

षा वृ
प व स्व म धु मा इ हा । ता मा इ न्द्रा य सो म क्र तु
क्लृ टि ति टी ति टि
वो ता मो मा दा इ हा । म हा इ द्यु क्षा इ हा ता मो मा
खण् प षा
दाः । ओ इ डा ॥ ३ ॥

ख षु न्द्र श इ
पा व स्व म धू मा ता माः । आ इ न्द्रा य सो मा
चक पि श त त पु श ख षु
क्र तु वा इ ता मो मा दाः । म हि द्यु क्षा ता मो मा दो ।
शा
हा इ ॥ ४ ॥

पि षा खा ण इ
प वा स्वा मा धू म ता माः इ न्द्रा य सो मा

चक पि श त त पू श ख ड्ड
 क्रतु वा इ चा मो मा दाः । म हा इ द्यु क्षा ता मो मा दौ ।
 शा
 हा इ ॥ ५ ॥

११/३ ऐषिराणि चत्वारि, च्यावनानि वा

की ख श का फ की
 अ भा इ द्यु म्नां वृ हा द्या शाः । इ षा स्प ते दि दो हि
 खी शा क फ कि खी त्र
 दे वा दे वा यू । वि को श म्म ध्य मां यू वा ॥ ६ ॥

ति त चा य ट कृ
 अ भ्यै द्यु म्नां । वृ हा द्या शाः । इ षा स्प ता इ दि दी
 ख शा खि श खु ण का
 हा इ दै व दा इ वा यू वि कौ वा उ वो वा । श म्मा ध्य
 सा टि ख श
 मा आ उ वा । यू वा ॥ ७ ॥

वृ

अ भि द्यु म्नां वृ ह दि हा । य शा इ ष स्प ते दि दो हि
 फल टि त ति त श टा चक का
 दे वा दे वा यू । वि कौ हो वा हा इ । श म्मा ध्या मं यु व
 टा खण् प झा
 इ डां भा । ओ इ डा ॥ ८ ॥

कु ति का कु
 अ भि द्यु म्नां वृ ह द्य शाः इ ष स्प ता इ दि दी हि दा इ
 की चा श टाच् य प श छि श
 वां दै व यू । वि को श म्म ध्य मां हो यू वा ए हि या हा ।
 फल श
 हो इ डा ॥ ९ ॥

११/४ शौक्तानि त्रीणि

ती ट खा शि ख श था
 आ सो त्त प । रा इ षा ओ हो वा । च त्ता । अ श्व

की शा कि भि ता दा खा
 न्न स्तो म म प्तु रं र ज स्तु र मो ये व ना ओ ये प्र क्षा औ
 शि ता दाख्
 हो वा । उ दा प्रू ताः ॥ १० ॥

ती का ट क थ ट था
 आ सो ता पा । रि षि श्र ता ऊ हो वा ऊ । अ श्व न्न
 कि श टा ट क थ ट च टि ट क
 स्तो मा म प्तु रा ऊ हो वा ऊ । रा ज स्तु रा ऊ हो
 थ ट च टि ट क थ ट ता ट ख शि
 वा ऊ । वा न प्रा क्षा ऊ हो वा ऊ । उ दा प्रू ता औ हो वा ।
 खा श
 ऊ ऊ पा ॥ ११ ॥

ती ङ कु खा
 आ सो ता पा । रि षा इ श्र ता अं श्व न्न स्तो म मा प्तु
 श खि शु पि श मि
 रां र जा स्तू रं व नो हा बु । प्र क्षा मू दा हं म्मा ए ।
 ख श
 प्रू तं ॥ १२ ॥

११/५ वाचस्सामानि त्रीणि

तु ति टा ख श
 आ सो ता पा री षि श्र ता । आ श्वा औ हो वा । न स्तो
 कि कि शा ङ ख श का
 मा म प्तु रं र ज स्तु रं हो इ व ना औ हो वा । प्र क्षा मु
 ता दाख्
 दा प्रू तां ॥ १३ ॥

खा ता यु टा
 आ सो औ हो । ता प रा इ षी श्रा ता अ श्व न्न स्तो
 कु श ख श खि शु का ता
 म मा प्तू रां र जा स्तू रं व नो हा बु । प्र क्षा मु दा आ
 टि ख श
 उ वा । प्रू तं ॥ १४ ॥

णा च कफ् खि प्लि चा ना
 आ सो ता पा हो रि षी अ ता ए । अ श्व न्न स्तो
 च य दा कि श च य दा प श ख
 मा मा प्तू रां । रा ज स्तु रं वा ना प्रा क्षां । ऊ दा प्रू
 ष्ठ शा
 तां । हा इ ॥ १५ ॥

११/६ कौम्मलबर्हिषाणि पञ्च शब्दु तृतीयं, सीदन्तीयं वा

ता दी ख ण की श
 ए तां । ऊ त्य म्म दा च्यू तं । सा ह स्र धा रां वा र्षा
 टि दा ख ण दा इ त ट खा
 भा न्दि वो दू हं । वि श्वा हो इ हो इ वा सू । ना इ बा औ
 शि ख श
 हो वा । आ तं ॥ १६ ॥

ती ता टि ख श
 ए ता मू त्यं । म दा आ उ वा । च्यू तं । स ह स्र
 की श का श दा काख् शू ता
 धा रं वृ ष भ न्दि वो दू हां वा इ श्वा वा सू । नि बा आ
 भी ख श
 उ वा ए । आ तं ॥ १७ ॥

तु ता क्ल
 ए त मु त्य मे म दा । चु तां स ह स्रा (धा?) रं वृ ष भ न्दी
 टि त टि टाच् क प ष्टि शा
 वो दू हां । वा इ श्वा वा सू नी वो वा आ तां । हा इ ॥ १८ ॥

तु ष वू त श खि
 ए त मु त्य मो हा इ म द च्यु त मो हा इ । सा हा स्रा
 श खि ण खु ण श दा टि त
 धा रां वा र्षा भं । दि वो दु ह मो हा इ । वि श्वा हो इ वा सू ।
 ट खा शि ख श
 ना इ बा औ हो वा । आ तं ॥ १९ ॥

ए ता मू त्य म्म दा च्यु तं । स ह स्र धा रां वृ षा भा
 षा च य शा द्र च्क् का ता
 न्दि वो दु ह मो इ । वि श्वा व सू नि बा हो इ भ्रा त मा आ
 टि खा श
 उ वा । ऊ ऊ पा ॥ २० ॥

ए ता मू त्य म्म दा च्यु तं । स ह स्र धा रां वृ षा भ न्दि
 टि का प श द्र टा प
 वो ओ वा । दू हां । वि श्वा व सू नि बा आ ये । भ्रा ता मे
 श्ठी श ष्ठा श
 हि या हा । हो इ डा ॥ २१ ॥

११/७ दीर्घे द्वे

सा सू । न्वे यो वा सू नां । यो रा या मा ने ता य
 टि त ट त का पा प्ल श शा
 इ डा नां । सो माः । या स्सु क्षी ता इ नां । हा इ ॥ २२ ॥

स सु हा बु । न्वे यो वा सू नां हा बु । यो रा या मा ने
 थ श टि त श टी त श का पा
 ता य इ डा नां हा बु । सो मो य स्सु हा बु । क्षि ती ना मौ
 ष्ठा प्ला श
 हो वा । हो इ डा ॥ २३ ॥

११/८ सोमसामानि त्रीणि

स स्वे सा सू । न्वे यो व सा आ उ वा । नां । यो रा
 चि थ टी खु ण कि
 या मा ने ता य इ डा नां सो मौ वा उ वो वा । या स्सु क्षी
 त भी ख
 ता आ उ वा ए । नां ॥ २४ ॥

ष तू क य व क था
 स सु न्वे या ए वा सू । नां यो रा या मा ने ता य
 टी ख ता का पाण्फ्लृ श ख
 इ डा नां सो माः । या स्सु क्षी ता इ । नां ॥ २६ ॥

पि शी क य प क थ पी ऋ
 सा सु न्वे यो व सू नां । यो रा या मा ने ता य इ डा नां ।
 दा की च दाख्
 सो मो य स्सु क्षी ति नां । सो माः ॥ २६ ॥

११/९ श्यैतेष्याणि चत्वारि

ति पी चृ कच् का ट
 त्वं हि या । ग दा इ व्य प व मा न ज नि मा नि द्यू मा ता
 दा दा दाच् क प प्ल प्ला शा
 माः । आ मा र्त्ता त्वा या घो बा षा या न् । हा इ ॥ २७ ॥

ति ष कृच् क दा त श
 त्वं हि या । ग दा इ व्य प व मा ना हो वा हा इ । ज
 टि ख फ ता त टिट् ख शि का
 नि मा नी द्यू म ता माः । अ म र्त्ता त्वा औ हो वा । य घो
 दाख्
 ष या न् ॥ २८ ॥

ती षि कृ टि
 त्वं ह्यं ग दा । व्या प व मा न ज नि मा नी द्यू म ता
 त टि तच् क प प्ल प्ला शा
 माः । आ मा र्त्ता त्वा या घो बा षा या न् । हा इ ॥ २९ ॥

खि श प्लि श टि कथ् टि य
 त्वं हा यां ग दा इ वी या । प व मा ना ज नि मा ना
 प फ ता त भि तच् क प प्ल प्ला
 ये द्यू म ता माः । आ मा र्त्ता त्वा । या घो बा षा या न् ।
 शा
 हा इ ॥ ३० ॥

११/१० सोमसामानि त्रीणि

यू टा था चक पा
 ए ष स्य धा रा या सू ताः । अ व्या वा रा इ भिः प
 कु च श का ट त श प श ख
 व ते म दि न्त माः । क्रो ड न्नु र्मा इः । आ पा मा इ
 ष्टा शा
 वो । हा इ ॥ ३१ ॥

क पा शु भि श पा
 ए षा स्या धा र या सु तः । अ व्या हो इ वा रे भिः प
 यू टा टाच् य ट ता का च क ट
 व ते म दी न्त माः । क्रो डा हो ऊ र्माः । अ पा मि वा औ
 ख ष्टा श
 हो बा । हो इ डा ॥ ३२ ॥

फी श कि था चक कि श प
 ए ष स्य धा र या सु ताः । अ व्या वा रा इ भिः प व ता
 शि ता पा कू प प्ल
 इ म दि न्त माः । क्रो ड न्नु र्मि र पा उ वा ओ बा र्मा इ
 प्लि शा
 वो । हा इ ॥ ३३ ॥

११/११ गायत्रपार्श्वञ्च

ता का ता टि ख प्ल धा
 ए षाः । स्या धा र या आउ वा । सू ताः । अ व्या
 कृच् क च टा ख च य टा ता
 वा रे भिः प व ते म दि न्ता माः । क्रो डा न्नु र्मा र पा
 प श टिख्
 ह्न् वा । मा इ वा ॥ ३४ ॥

११/१२ सन्तनि च सन्तनि च

ता त श का ता टि ख ष्ट पा
 ए षा हा बु । स्या धा र या आ उ वा । सू ताः । अ व्या
 कूच् चा ट ख ता त श का
 वा रे भिः प व ते म दि न्ता माः । क्रो ड्वा हा बु । ऊ र्म्मी र
 ता टि ख श ष कू चा टा
 पा आ उ वा । मी वा । य उ स्त्रि या अ पि या अ न्त र द्मा
 ख ता त श का ता टि ख श ष
 नी । नि र्गा हा बु । आ कृ न्त दो आ उ वा । जा सा । अ
 कु चक् टिख् ता त श
 भि व्र ज न्त त्ति षे ग व्य म श्चि व यां । व र्म्मी हा बु । वा
 का ता टि ख श
 धृ ष्ण वा आ उ वा । रू जा ॥ ३५ ॥

इत्येकादशः खण्डः ॥ ११ ॥

इति छन्दःपवमानपाठः समाप्तः ॥

❀ हरिः ओ३म् ❀